



सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र सूचनाको हकसम्बन्धी
नियमावली ३ २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण

२०८० कार्तिक देखि पौष मसान्त सम्मको
सम्पादित प्रमुख क्रियाकलापहरुको विवरण



घाडलेख गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
हायुटार, सिन्धुली



सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र सूचनाको हकसम्बन्धी नियमावली २०६५ को नियम ३ बमोजिम प्रकाशित विवरण

२०८० कार्तिक देखि पौष मसान्त सम्मको

१. गाउँपालिकाको परिचय

१.१ भौगोलिक अवस्थिति

घ्याडलेख गाउँपालिका १६६.७७ वर्ग कि.मि. क्षेत्रफलमा फौलिएको छ। समुन्द्री सतहबाट तल्लो सतह ४८४मिटर देखि माथिल्लो सतह फापरचुली २३८० मिटर सम्म उचाइमा अवस्थित यस गाउँपालिका मा उष्ण मनसुनी, न्यानो समशितोष्ण, ठण्डा समशीतोष्ण प्रकारको हावापानी पाइन्छ। यस गाउँपालिकाको औसत तापक्रम २० र औषत वर्षा १८४१ मिलिमिटर हुन्छ। महाभारतको काखमा रहेको यस घ्याडलेख गाउँपालिकामा प्राय भिरालो जमिन छ। यहाँ खोला किनारामा बलौटे पथ्थरीलो र अन्य भागमा रातो फुस्रो माटो पाइन्छ।

अक्षांश : २७ डिग्री १८ मिनटदेखि २७ डिग्री २१ मिनट उत्तरी।

देशान्तर : ८५ डिग्री ४१ मिनटदेखि ८५ डिग्री ५२ मिनटदेखि पूर्वी।

सिमाना

पूर्वमा: सिन्धुली जिल्लाको कमलामाई नगरपालिका।

पश्चिममा: काभ्रेपलान्चोक जिल्लाको महाभारत र सिन्धुली जिल्लाको मरिण गाउँपालिका।

उत्तरमा: काभ्रेपलान्चोक जिल्लाको रोशी र सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका।

दक्षिणमा: सिन्धुली जिल्लाको कमलामाई नगरपालिका र मरिण गाउँपालिका।

क्षेत्रफल: १६६.७७ वर्ग कि.मि.

लम्बाई: सरदर २०.५ कि.मि.

चौडाई: सदरदर ६.५ कि. मि.

१.२ ऐतिहासिक चिनारी तथा नामाकरण

साविकको नेत्रकाली गा.वि.स.मा रहेको घ्याडलेख डाँडोबाटनै यस गाउँपालिकाको नाम 'घ्याडलेख'रहन गएको हो। तामाङ भाषामा 'घ्याड' भन्नाले देवी देवता बस्ने ठाउ र 'लेख' भन्नाले अग्लो ठाउँ जनाउने हुँदा सो अग्लो डाँडामा तामाङहरूको इष्टदेवता रहने भएको हुनाले त्यस ठाउँको नाम घ्याडलेख रहन गएको देखिन्छ। त्यस घ्याडलेख डाँडामा परापूर्व समय देखि नै माघे सकान्तीका



दिन ठूलो मेला लाग्ने गरेको र यस क्षेत्र वरिपरिका मानिसहरु सो मेला भर्न ठूलो संख्यामा आउने गरेको तथ्यबाट पनि सो ठाउँको ऐतिहासिक महत्व रहेको छ । वर्तमान समयमा सो ठाउँमा मेला लाग्ने प्रचलन हराएता पनि यस ठाउँको ऐतिहासिक महत्वलाई पुनर्ताजगी गराउन यस गाउँपालिकाको नाम घ्याडलेख राखिएको हो ।

घ्याडलेख गाउँपालिकाको शिरमा रहेको फापरचुली(शिवजीको वासस्थान) मानिने यस धार्मिक एवं पर्यटकीय स्थानमा फापरचुली भ्यूटावरको निर्माण गरिए छ । सहिद भुमी भनेर चिनिने सिम्ले गाउँले कान्ती देखाउँछ भने लाखान, गुम्बा, सोल भञ्ज्याड जस्ता स्थानहरूलाई शान्तीको प्रतिकको रूपमा चिनारी पाएका छन् । सात दोबाटो, हायुटार, चौकी डाँडा, सिम्पाल जस्ता विभिन्न स्थानहरूले यस गाउँपालिकाको ऐतिहासिक महत्वलाई दर्शाएका छन् । सर्वेक्षण अनुसार यस गाउँपालिकामा देहाय वमोजिमका पर्यटकीय स्थलहरु रहेका छन्, जसमा तल उल्लेख गर्न सकिन्दछ ।

१. फापरचुली भ्यू टावर
२. सिम्ले गाउँ
३. सोल भञ्ज्याड
४. सात दोबाटो
५. चौकी डाँडा
६. तामाजोर नदी

१.३ राजनीतिक अवस्थिति

साविक मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलको सिन्धुली जिल्लाको साविकको ५३ वटा गा.वि.स.हरु मध्ये अमले, बस्तिपुर, तामाजोर, नेत्रकाली र शान्तेश्वरी गा.वि.स.हरूलाई समायोजन गरी ५ वटा वडामा विभाजन गरी २०७३ साल फाल्गुण २७ गते घ्याडलेख गाउँपालिका गठन भएको हो । संघीय लोकतन्त्र गणतन्त्र नेपालको ७ वटा प्रदेश मध्ये बागमती प्रदेशको १३ वटा जिल्लामध्ये सिन्धुली जिल्लाको संघीय निर्वाचन क्षेत्र नं. २ प्रदेश निर्वाचन क्षेत्र २ ख मा यो घ्याडलेख गाउँपालिका पर्दछ ।

१.४ धरातलीय अवस्था

यस गाउँपालिका महाभारत पर्वतमापनें हुनाले प्राय भिरालो जमिन छ । यहाँ खोला किनारामा बलौटे पथ्थरीलो र अन्य भागमा रातो फुस्तो माटो पाइन्छ ।

१.५ प्राकृतिक सम्पदा

प्राकृतिक रूपले मनोरम साल, सिरिस, ख्यर, बर्रो, कर्मा, जामुन, वेल, कुसुम, सिमल, लामपाते कटुस, चिलाउने, उत्तिस, लाकुरी आदी जस्ता रुखहरु र लंगुर, दुम्सी, रातो मृग, चितुवा, वादर,



मलसाप्रो, बाघ, आदि प्रकारका जनावर आदिको बासस्थानको रूपमा रहेको यस गाउँपालिकामा मरिण खोला, तामाजोर खोला, चाउखोला, रातु खोला, सिम्ले खोला, ठाडो खोला, चालिसे खोला आदि खोला, रातु खोला, लिपे खोला आदी ।

१.६ सांस्कृतिक उत्कृष्टता

यस गाउँपालिकामा मनाईने मुख्य चाडपर्वहरुमा दशै, तिहार, हरितालिका तिज, रामनवमी, शिवरात्री, फागुपुर्णिमा, बुद्धपुर्णिमा, नागपञ्चमी, माघेसकान्ती, साउने संकान्ती, कृष्णजन्माष्टमी, चैतेदशै, हरिशयनी एकादशी, हरीवोधनी एकादशी, कुशेओौंसी आदि पर्दछन भने सोनाम ल्होसार, ग्याल्पो ल्होसार, साकेला नाच, लाखे नाच, बालन नाच, साकेला नाचले संस्कृतिलाई जगेन्ना गरेको छ ।

१.७ विकासका सम्भावना

सिन्धुली जिल्लाको सांस्कृतिक तथा पर्यटकीय दृस्टीकोणले महत्वपूर्ण यस गाउँपालिकामा विकासका धेरै नै सम्भावना भएता पनि भौगोलिक विकटता को कारण ले विकास ले सोचे जस्तो फड्को मार्न सकिरहेको छैन ।

१.८ गृहस्थ उत्पादन

उत्पादनको दृष्टिले यस गाउँपालिकामा मकै, कोदो, धान, आलु, तोरी, प्याज, लसुन, गहुँ आदि खेती गरिने गरिन्छ । यस गाउँपालिकामा तोरी र आलु धेरै मात्रामा उत्पादन हुने गरेको छ ।

१.९ मानव विकास सूचकाङ्क्षा

इ.सं. २०१९ को , Global Human development sf] Report अनुसार नेपालको औषत मानव विकास सूचकाङ्क्षा ०.४९, औषत आयु ६८.८ वर्ष, र औषत बार्षिक आम्दानी १,१६० डलर प्रति व्यक्ति देखिएको छ । इ.सं. २०१९ को , Global Human development sf] Report अनुसार सिन्धुली जिल्लाको औषत मानव विकास सूचकाङ्क्षा ०.४४, औषत आयु ७०.०४ वर्ष र औषत बार्षिक आम्दानी ८८२ डलर प्रति व्यक्ति देखिएको छ ।



पारिवारिक विवरण तथा जनसंख्याको अवस्था

२.१ घरधुरी विवरण

पाँच वडामा विभाजित यस घाडलेख गाउँपालिकामा जम्मा २७११ घरधुरी छन्। जसमध्ये वडा नं.४ मा सबै भन्दा बढी घरधुरी ७२१ र सबै भन्दा कम घरधुरी ३७३ वडा नं.१ मा अवस्थित छन्।

२.२ जनसंख्या वितरणको अवस्था

घाडलेख गाउँपालिकामा जम्मा १७३०३ जनसंख्याको वसोबास रहेको छ। सबै भन्दा बढी जनसंख्या वडा नं.४ मा ४७५६ र सबै भन्दा कम जनसंख्या वडा नं.१ मा २०६४ छन्। नेपालको कुल जनसंख्याको ०.०६५ प्रतिशत जनसंख्या यस गाउँपालिकामा छन्।

२.३ उमेर तथा लिङ्गको आधारमा जनसंख्या विवरण

यस गाउँपालिकाको कुल जनसंख्याको ५१.४ प्रतिशत पुरुष र ४८.६ प्रतिशत महिला छन्। वडा अनुसार हेर्दा पनि सबै वडामा पुरुषकै बाहुल्यता बढी भएको देखियो। तलको तालिकामा वडागत रूपमा लिङ्गको आधारमा जनसंख्याको विवरण प्रस्तुत गरिएको छ।

२.४ मातृभाषाको आधारमा जनसंख्या विवरण

यस गाउँपालिकामा तामाङ भाषा मुख्य भाषाको रूपमा रहेको सर्वेक्षणबाट देखिन आउँछ। कुल जनसंख्याको ७४.१ प्रतिशत बासिन्दाले बढी मात्रामा तामाङ भाषा प्रयोग गर्ने गरेको र दोस्रो नं. मा खस पर्वते भाषा/नेपाली भाषा १८ प्रतिशतले मात्रा प्रयोग गर्ने गरेको देखिन्छ। यस्तै विभिन्न भाषा प्रयोग गर्ने जनसंख्याको आधारमा वडागत विवरण तलको तालिकामा प्रस्तुत गरिएको छ।

२.५ धर्म अनुसार जनसंख्या विवरण

यस गाउँपालिकामा बौद्ध धर्म मान्ने जनसंख्या सबै भन्दा धेरै छन्। कुल जनसंख्याको ७५ प्रतिशत जनसंख्याले बौद्ध धर्म मान्छन्। बौद्ध धर्म मान्ने जनसंख्या पछि हिन्दु धर्म मान्ने जनसंख्या २३ प्रतिशत छन्। त्यस्तै गरि किंश्चयन धर्म, किरात धर्म आदि धर्म मान्ने पनि रहेका छन्।



२.६ जातिगत आधारमा जनसंख्या विवरण

यस गाउँपालिकामा तामाङको जनसंख्या सबै भन्दा धेरै छनाजसमा कुल जनसंख्याको ७४.५७ प्रतिशत छन् ।

तालिका नं. ३.६ जातिगत आधारमा जनसंख्याको विवरण

जाति	१	२	३	४	५	जम्मा	जम्मा %
तामाङ	१७७९	२२३५	२५५३	४१६६	२१६९	१२९०२	७४.५७
थामी	०	३५५	०	०	०	३५५	२.०५
नेवार	०	०	१९०	४५३	४६४	११०७	६.४०
दमाई	७	३६	११	०	५३	१०७	०.६२
मगर	२	४८२	४१	४४	८३१	१४००	८.०९
कामी	१०५	९१	१४९	१८	१४६	५०९	२.९४
क्षेत्री	९४	३२८	५	३३	०	४६०	२.६६
बाहमण	०	१२	०	१२	०	२४	०.१४
सार्की	०	०	०	३०	०	३०	०.१७
सुनुवार	७७	२६९	६३	०	०	४०९	२.३६
जम्मा	२०६४	३८०८	३०१२	४७५६	३६६३	१७३०३	१००.००

२.७ घरमुलीको विवरण

यस गाउँपालिकामा २१६० घरधुरीमा घरमुलीको रूपमा पुरुष छन् भने ५५१ घरधुरीमा घरमुलीको रूपमा महिला रहेका छन् ।

२.८ पेशाको आधारमा जनसंख्या विवरण

च्याङ्लेख गाउँपालिकामामुख्य पेशाको रूपमा कृषि तथा पशुपालन रहेको छ । ४२८७ जनसंख्या जिविको पार्जनको लागि कृषि पेशामा आवद्ध छन् । ९४५ जनसंख्याले नोकरी पेशाबाट आफ्नो जिविको पार्जन गर्दै आइरहेका छन् । हाल सम्म पनि ६३० जनसंख्या बेरोजगार छन् । ५८८ जनसंख्या वैदेशिक रोजगारीमा आवद्ध छन् । अन्य पेशा जस्तै ज्याला, मजदुरी, उद्योग, व्यवसाय आदिमा आवद्ध रहेका छन् ।



२.९ आर्थिक रूपले सकृद जनसंख्याको विवरण :

आर्थिक रूपले हेर्दा १८ देखि ४० वर्ष को जनसंख्या कृषि तथा पशुपालन, नोकरी र बैदेसिक रोजगारीमा लागेको देखिन्छ ।

२.१० अपाङ्गताको आधारमा जनसंख्या विवरण

घ्याडलेख गाउँपालिकामाशारीरिक अपाङ्गता भएका व्यक्तिहरु १०८ जना, बोल्न तथा सुन्न नसक्ने २२ जना, मनोसामाजिक अपाङ्गता भएका १३ जना, दृष्टिविहिन ११ जना, बोलाईसम्बन्धी अपाङ्गता भएका १२ जना श्रवण दृष्टीविहिन ५ जना र वौद्धिक अपाङ्गता भएका ४ जना गरि यस गाउँपालिकामा जम्मा १७५ जना अपाङ्ग नागरिकमा गनिन्छन् । जसमध्ये ६३ जनाले अपाङ्गता परिचयपत्र हालसम्म लिएका छैनन् भने परिचय पत्र लिएका मध्ये रातो रंगको (क वर्ग) को परिचय पत्र ३७ जनाले, निलो रंग (ख वर्ग) को परिचय पत्र ३० जनाले र पहेलो रंग (ग वर्ग) को परिचय पत्र २१ जनाले लिएका छन् ।

२.११ बसाइसराई सम्बन्धी विवरण

घ्याडलेख गाउँपालिकाबाट ३६७४ जनाले अन्यत्र बसाइसराई गरेका छन् । यस गाउँपालिकाबाट काठमाडौंमा बसाइसराई गर्नेको संख्या उच्च मात्रामा देखिएको छ । २५६३ जना काठमाडौंमा बस्दै आइरहेका छन् । काभ्रेपलाञ्चोक जिल्लामा ४२१ जना र भक्तपुरमा जिल्लामा २८२ जना बसाइसराई गरेका छन् ।

२.१२ व्यक्तिगत घटना सम्बन्धी विवरण

वैवाहिक स्थिति

घ्याडलेख गाउँपालिकामा ८२७३ जना विवाहित जनसंख्या छन् । यस गाउँपालिकामा ४७८१ जनसंख्या अविवाहित छन् भने ७७ जनाले बहुविवाह गरेका छन् भने २३ जनाको बालविवाह भएको सर्भेक्षणबाट देखिन आउँछ ।

मृत्यु भएका मानिसको बडागत विवरण

घ्याडलेख गाउँपालिकामा २०७७सालमा मृत्यु भएका कुल ६९ जना मानिस मध्ये ४१ पुरुष र २८ महिला छन् । मृत्यु हुनेमा ५० जनाको रोग लागेर, ८ जनाको दुर्घटनामा र २ जना आत्महत्या



गरेर मृत्यु भएको रहेछा रोग लागेर मृत्यु हुनेमा मुटु सम्बन्धी रोगबाट मृत्यु हुने २१ जना छन् । १२ जनाको मृत्यु श्वास सम्बन्धी रोगले मृत्यु भएको छ ।

२.१३ सामाजिक सुरक्षा कार्यक्रमबाट लाभान्वित विवरण

घ्याङ्गलेख गाउँपालिकामाविगत देखि नै सामाजिक सुरक्षा कार्यक्रम नियमानुसार सञ्चालन हुँदै आएको छ ।

२.१४ संस्थागत विवरण

घ्याङ्गलेख गाउँपालिकमा विभिन्न किसिमका उद्योग तथा कलकारखाना/जलविद्युतको साथै विभिन्न संस्थागत संरचनाहरु सम्बन्धीत निकायमा दर्ता भई सञ्चालनमा आएका छन् ।

आर्थिक अवस्था

३.१ प्रमुख आर्थिक विवरण

३.१.१ प्राविधिक, सीपयुक्त तथा विशेष दक्षता भएका मानव संशाधनको विवरण

घ्याङ्गलेख गाउँपालिकामा विगत ३ वर्षमा ४५९ जनाले विभिन्न विषयमा सीप तथा तालिम लिएका छन् । जसमध्ये निर्माण सम्बन्धी तालिम लिने १४६ जना, सिलाइ बुनाइ, बुटिक सम्बन्धी तालिम लिने ११८ जना ।

३.१.२ मुख्य पेशा सम्बन्धी विवरण

यस गाउँपालिकाका मानिसहरु विभिन्न पेशामा संलग्न भएको पाइन्छ । जसमध्ये सर्वैभन्दा वढी कृषि तथा पशुपालन सम्बन्धी पेशामा ४२८७ जना सहभागी छन् भनेनोकरी तथा जागीरमा ९४५ जना, बैदेशिक रोजगारीमा ५८८ जना, उद्योग तथा व्यापारमा ३१७ जना, व्यवसायिक कार्य (पत्रकार, वकिल, परामर्श, ठेकापट्टा, पुजारी आदि) मा १४२ जना संलग्न भएको पाइन्छ ।



३.१.३ औसत आम्दानी, खर्च तथा बचत विवरण

घ्याडलेख गाउँपालिकाको परिवारको औसत वार्षिक आम्दानी करिब १,६५,७५० र खर्च करिब १,३३,००० छ। यस गाउँपालिकाको परिवारको औसत ऋण ९०,२४० देखिन आउँछ। यस तथ्यांकलाई हेर्दा यस गाउँपालिकाको नागरिकको मानव विकास क्रम निरन्तर रूपमा अगि बढी रहेको देखिएको छ।

३.१.४ पारिवारिक ऋणको विवरण

यस गाउँपालिकाका २७११ घरधुरी मध्ये १४५० घरधुरीको पारिवारिक ऋण भएको र १२०३ घरधुरीको पारिवारिक ऋण नभएको सर्वेक्षणबाट देखिन आउँछ। अन्य घरधुरी ऋणको वारेमा अनविज्ञ छन्। सर्वेक्षण अनुसार आर्थिक रूपले हाल सम्म पनि आधा घरधुरी विपन्न वर्गमा पर्ने देखिन्छ।

३.१.५ विपन्नता स्तरीकरण विवरण

घ्याडलेख गाउँपालिकामा रहेका विपन्न परिवारको अवस्थालाई स्तरीकरण गर्नको लागि विभिन्न प्रयास गरिएको छ।

३.१.६ खाद्यान्न सुरक्षाको अवस्था

घ्याडलेख गाउँपालिकामा आफ्नो उत्पादन/आम्दानीले ९ महिना भन्दा बढि खान पुग्ने परिवारको संख्या ६५३ छ, भने ३ महिना सम्म मात्र खान पुग्ने परिवारको संख्या ३७९ रहेको छ। यसको वडागत वर्गीकरण यसप्रकार रहेको छ।

३.१.७ आवास संरचना विवरण

घ्याडलेख गाउँपालिकामा माटो र हुङ्गाको जगबाट बनेका घरहरु १४७६ वटा छन्, सिमेन्टको जगबाट बनेका घरहरु ८४९ वटा छन्। घर भवन मापदण्ड अनुसार बनेका घरधुरी जम्मा १८३५, मापदण्ड अनुसार नबनेको घरहरु ७३४ छन्।



३.२ भू-उपयोग तथा स्वामित्व

३.२.१ वर्तमान भू-उपयोग

घ्याडलेख गाउँपालिका भौगोलिक रूपमा २७ डिग्री १८ मिनटदेखि २७ डिग्री २१ मिनट उत्तरी अक्षांश र पुर्वि देशान्तर ८५ डिग्री ४१ मिनटदेखि ८५ डिग्री ५२ मिनटमा विश्वमानचित्रमा सरदर २०.५ कि.मि लम्बाई र ६.५ कि.मि. चौडाईमा कुल १६६.७७ वर्ग कि.मि. क्षेत्रफलमा फौलिएको छ । यस पालिकाको पूर्वमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका, पश्चिममा काभ्रेपलाञ्चोक जिल्लाको महाभारत र सिन्धुली जिल्लाको मरिण गाउँपालिका, उत्तरमा काभ्रेपलाञ्चोक जिल्लाको रोशी र सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका र दक्षिणमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका र मरिण गाउँपालिका सिमानाका रूपमा रहेका छन् । समुन्द्री सतहबाट तल्लो सतह ४८० मिटर देखि माथिल्लो सतह फापरचुली २३० मिटर सम्म उचाइमा अवस्थित यस गाउँपालिका मा उष्ण मनसुनी, न्यानो समाशितोष्ण, ठण्डा समशीतोष्ण प्रकारको हावापानी पाइन्छ । घ्याडलेख गाउँपालिकाको शिरमा रहेको फापरचुली (शिवजीको वासस्थान) मानिने यस धार्मिक एवं पर्यटकीय स्थानमा फापरचुली स्थानिय पर्यटन स्थलका रूपमा चर्चित छ । सात दोबाटो, हायुटार, चौकी डाँडा, सिम्पाल जस्ता विभिन्न स्थानहरूले यस गाउँपालिकाको ऐतिहासिक महत्वलाई दर्शाएका छन् । अन्य पर्यटकीय स्थलहरू फापरचुली, सिम्ले गाउँ सोल भञ्याड, सात दोबाटो, चौकी डाँडा, तामाजोर नदी रहेको छन् । शहिद भुमि भनेर चिनिने सिम्ले गाउँले क्रान्ती देखाउँछ भने लाखान, गुम्बा, सोल भञ्याड जस्ता स्थानहरूलाई शान्तीको प्रतिकको रूपमा चिनारी पाएका छन् ।

महाभारतको काखमा रहेको यस घ्याडलेख गाउँपालिकामा प्राय भिरालो जमिन छ । यहाँ खोला किनारामा बलौटे पत्थरीलो र अन्य भागमा रातो फुस्तो माटो पाइन्छ । यस गाउँपालिकाको औसत तापक्रम ३० डिग्री र औषत वर्षा १८४१ मिलिमिटर हुन्छ । प्राकृतिक रूपले मनोरम सालसिरिस, खयर, बर्ग, कर्मा, जामुन, वेल, कुसुम, सिमल, लामपाते कटुस, चिलाउने, उत्तिस, लाकुरी आदी जस्ता रुखहरू र लंगुर, दुम्सी, रातो मृग, चितुवा, वादर, मलसाप्रो, बाघ, आदि प्रकारका जनावर आदिको बासस्थानको रूपमा रहेको छ । यस गाउँपालिकामा मरिण खोला, तामाजोर खोला, चाउखोला, रातु खोला, सिम्ले खोला, ठाडो खोला, चालिसे खोला आदि खोला र लिपे खोला आदीले खेतवारीहरूमा सिंचाई गर्न सहयोग गरिरहेका छन् ।

साविक अमले, बस्तिपुर, तामाजोर, नेत्रकाली र शान्तेश्वरी गा.वि.स.हरूलाई समायोजन गरी ५ वटा वडामा विभाजन गरी २०७३ साल फाल्गुण २७ गते घ्याडलेख गाउँपालिका गठन भएको हो । तत्कालिन नेत्रकाली गा.वि.स.मा रहेको घ्याडलेख डाँडोबाट नै यस गाउँपालिकाको नाम 'घ्याडलेख'रहन गएको हो । तामाड भाषामा 'घ्याड'भन्नाले देवी देवता बस्ने ठाउ र 'लेख'भन्नाले अग्लो ठाउँ जनाउने हुँदा सो अग्लो डाँडामा तामाडहरूको इष्टदेवता रहने भएको हुनाले त्यस ठाउँको नाम घ्याडलेख रहन गएको देखिन्छ । त्यस घ्याडलेख डाडामा परापूर्व समय देखि नै माघेसक्रान्तीका दिन ठूलो मेला लाग्ने गरेको र यस क्षेत्र



वरिपरिका मानिसहरु सो मेला भन्ने ठूलो संख्यामा आउने गरेको तथ्यबाट पनि सो ठाउँको ऐतिहासिक महत्व रहेको छ । वर्तमान समयमा सो ठाउँमा मेला लाग्ने प्रचलन हराए तापनि ठाउँको ऐतिहासिक महत्वलाई पुनर्जगी गराउन यस गाउँपालिकाको नाम घ्याडलेख राखिएको हो ।

३.२.२ भू-स्वामित्व

घ्याडलेख गाउँपालिका आफ्नो नाममाजगा जमिन भएका घरधुरी जम्मा २४२५ छन् आफ्नो नाममा जग्गा नभएका घरधुरी २७३ छन् । घ्याडलेख गाउँपालिका आफ्नो नाममा रहेको जग्गा जमिन जम्मा १९७४० रोपनी, १६१३ आना, २४९ पैसा र ६३ दाम रहेको छ ।

घरको स्वामित्वको आधारमा बडागत वर्गीकरण

घ्याडलेख गाउँपालिकामा आफै घरमा बसोबास गर्ने घरधुरी २६६० छन् । आफन्तकोमा बसोबास गर्ने घरधुरी १४ र भाडामा बस्ने घरधुरी ३७ छन् । आफ्नो जग्गा प्रयोग गर्ने घरधुरी २५७१ छन् भने अरुको नामको जग्गा प्रयोग गर्ने घरधुरी ७६ छन् । तपसिलको तालिकाहरुमावडागत विस्तृत विवरण प्रस्तुत गरिएको छ ।

३.२.३ जग्गाको किसिम

यस गाउँपालिकामा विभिन्न किसिमको जग्गा उपलब्ध छ । जसमध्ये खेतीयोग्य जग्गाको क्षेत्रफल ३५३१३० हेक्टर छ भने बाँझो जग्गाको क्षेत्रफल १९० हेक्टर रहेको छ

३.३ कृषि तथा पशु विकास

कृषि क्षेत्रको वर्तमान अवस्था

विगत एक दशक देखि ताजा तरकारी र दुग्ध उत्पादनलाई कृषि पेशा भित्रको आम्दानीको स्रोतका रूपमा विकास हुदै आएको छ । यस पालिकाले काठमाण्डौंका बजारहरुमा ताजा तरकारीको आपुर्ति गरिरहेको अवस्था छ । गोडागुडीमा केराऊ, सिमी, वोडी निजी क्षेत्रको संलग्नतामा लगभग १३ वटा गाई, कुखुरा, बाखा र माछाहरुको व्यवसायिक उत्पादनको लागि फर्महरुको स्थापना गरी संचालन गरेका छन् । चिसो हावापानीका कारण यहाँ उत्पादन हुने मकैलाई स्वाद र पौष्टिकताका आधारमा विशेष महत्वपूर्ण मानिएको छ । आलुको उत्पादन निकै हुने गर्दछ भने स्थानीय बजारमा यहाँको



उत्पादनको निकै माग पनि रहेको उत्पादकहरु बाताउँछन् । ताजा तरकारीको उत्पादन अहिले फस्टाउँदो व्यवसाय रहिआएको छ । पालिकाका अधिकांश उत्पादन र वालीलाई प्राङ्गारिक उत्पादन मान्न सकिन्छ । विषादिको कम प्रयोग भएकै कारण परम्परागत मौरी पालनको अभ्यास प्रसस्त देख्न सकिन्छ । समग्रमा दुग्ध उत्पादन, ताजा तरकारी उत्पादन, फलफूल, मकै र आलु उत्पादनलाई व्यावसायिक रूपमा अगाडि बढाउन किसानहरूले प्रयत्न गरिरहेको अवस्था छ । काठमाण्डौ, सिन्धुली, वनेपा सम्म ताजा तरकारी बिक्री गरेर आम्दानी बढेको अवस्था छ ।

घ्याउलेख गाउँपालिकाको मूख्य जिवीको पार्जनको कृषि उत्पादन गरी बिक्री गर्ने घरधुरी १८१६ र पशु चौपाय पाल्ने घरधुरी २३७९ छन् ।

कृषि कार्यमा जग्गाको प्रयोग

घ्याउलेख गाउँपालिकामा कृषिको लागि जग्गा प्रयोग गर्ने घरधुरी २५८७ छन् । वडा नं. ४ को ७०७ घरधुरीले कृषि कार्यका लागि जग्गा प्रयोग गर्ने गरेको देखियो ।

३.३.१ सार्वजनिक पोखरी तथा माछापालन सम्बन्धी विवरण

घ्याउलेख गाउँपालिकामा माछा, मौरी तथा रेशमपालन गर्ने घरधुरी खासै धेरै छैनन् । जम्मा १३४ घरधुरीले मात्र माछा, मौरी र रेशमपालन गर्ने गरेको देखियो जसमध्ये माछा पाल्ने घरधुरी १ र मौरी पाल्ने घरधुरी १३३ रहेको छन् ।

३.३.२ सिंचाइ सुविधाको उपलब्धता विवरण

घ्याउलेख गाउँपालिकामा जम्मा २७ वटा सिंचाइ योजना रहेका छन् ।

३.३.३ कृषि उत्पादन र बिक्री सम्बन्धी विवरण

यस गाउँपालिकामा सबैभन्दा बढी घरधुरीले मकै खेती गर्ने गरेको देखिन्छ । दोस्रोमा कोदो खेती गरिन्छ । तेस्रोमा धान खेती गरिन्छ । आलु, तोरी, प्याज, लसुन, गहुँ आदि यस गाउँपालिकामा खेती गरिने गरिन्छ । तोरी र आलु धेरै मात्रा उत्पादन हुने गरेको छ ।



३.३.४ पशुपन्धीजन्य उत्पादन सम्बन्धी विवरण

यस गाउँपालिकामा गाइगोरु/बाच्छाबाच्छी/राँगाभैसी/पाडापाडी पाल्ने घरधुरी १९४७गरेका छन् । बाखा/खसी/बोका/च्याङ्ग्रा पाल्ने घरधुरी २००० छन् । सुँगुर/वँगुर पाल्ने घरधुरी १५६ र कुखुरा/हाँस पाल्ने घरधुरी १६८७ रहेका छन् ।

पशु पालन

यस गाउँपालिकामा गाइ पाल्ने घरधुरी ४५०, भैसी पाल्ने घरधुरी १३९३, राँगा पाल्ने घरधुरी २२३ र बाच्छाबाच्छी १३४ को संख्यामा रहेको देखिन्छ । तपसिलको तालिकाहरूमा विभिन्न पशु चौपाया पाल्ने घरधुरीको आधारमा वडागत विवरण प्रस्तुत गरिएको छ ।

पशुपन्धीजन्य उत्पादन

यस गाउँपालिकामा जम्मा स्थानीय जातको थारो गाइ ६०२ र स्थानीय जातको लैनो गाइ १२२ छन् । यी गाइहरूबाट एक दिनमा सरदर २.४ लिटर दुध उत्पादन हुने गरेको छ । त्यसै गरी उन्नत जातको थारो गाइको संख्या ९ र उन्नत जातको लैनो गाइको संख्या जम्मा १५ रहेको छ । यी जातका गाइले दिनमा सरदर ४.६ लिटर मात्र दुध दिने गरेको सर्भेक्षणबाट थाहा हुन आउँछ । स्थानीय जातको थारो भैसींको संख्या १३९३ र स्थानीय जातको लैनो भैसीको संख्या ६०५ छ । यी प्रकारका भैसींबाट दिनमा सरदर ४.१ लिटर दुध उत्पादन हुन्छ । त्यसै गरी उन्नत जातको थारो भैसीको संख्या १ र उन्नत जातको लैनो भैसीको संख्या जम्मा ८ रहेको छ । यी जातका भैसीले दिनमा जम्मा सरदर ७ लिटर मात्र दुध दिन्छन् ।

पशुपंक्षीजन्य उत्पादनबाट हुने आम्दानी सम्बन्धी विवरण

यस गाउँपालिकामा राँगाको संख्या २९३, पाडापाडीको संख्या ७२८, गोरुको संख्या १५७४ र बाच्छाबाच्छी संख्या २०२ छ । यी विभिन्न प्रकारका पशुबाट वार्षिक रु १,०४,८६,०५,००० आम्दानी हुने गरेको सर्भेक्षणबाट देखिन्छ । त्यसै गरी बाखा/खसी/बोका बाट वार्षिक ४५७०६४ के.जी मासु उत्पादन हुने गरेको छ र सोबाटवार्षिक रु १,६५,५७,३११को आम्दानी हुने गरेको तपसिलको तथ्याकमा उल्लेख गरिएको छ । त्यस्तै सुँगुर/वँगुरको विक्रीबाट प्रति वर्ष रु ८,४४,५८० आम्दानी हुने गरेको



छ भने कुखुरा/हाँस बाट बार्षिका रूपमा ९२९८६२ आमदानी हुने गरेको देखिन्छ। तपसिलको तालिकाहरुमा वडागत रूपमा विस्तृत विवरण प्रस्तुत गरिएको छ।

३.३.५ व्यवसायिक कृषि गर्न इच्छुकको विवरण

यस गाउँपालिकामाव्यवसायिक कृषि गर्न इच्छुक घरधुरी २२३९ छन् भने व्यवसायिक कृषि गर्न इच्छुक नभएका घरधुरी ४७२ छन्। वडागत रूपमा व्यवसायिक कृषि गर्न इच्छुक घरधुरीको संख्या तलको तालिकामा प्रस्तुत गरिएको छ।

३.३.६ कृषि बजार तथा हाट बजार सम्बन्धी विवरण

यस गाउँपालिकाको वार्ड नं. २ चालिसे बगार भन्ने ठाँउमा हप्ताको एक पल्ट हाट बजार लाग्ने गर्दछ। जसमा कपडा, खाद्यान्न, फलफुल, तरकारी तथा मासुका व्यापार हुने गर्दछ। जसमा आन्तरिक तथा बाह्य व्यापारीहरुले विक्री गर्ने गर्दछन्।

पर्यटन विकास

.४.१ पर्यटकीय स्थलहरुको विवरण

यस गाउँपालिकामा तपशिल बमोजिमका मनमोहक पर्यटकिय स्थलहरु रहेका छन्।

पर्यटकिय स्थाल : भुमिचुली, घ्याङडाँडा, फापरचुली, ,देवीथान मन्दिर (पाखुरे)

स्मारक : वडा नं १ सहिद पार्क, वडा नं ३ दौलतसिं स्मृतिलाय (चौकिटार) वडा नं ४ कोकिल स्याडतान स्मृति भवन (कालिखोला)।

४.२ होटल, रिसोर्ट तथा रेष्टुरेन्ट सम्बन्धी विवरण

यस गाउँपालिकामा आवसीयहोटेल ३ वटा र होटेल ७ वटा र होमस्टेड २ वटा गरी जम्मा १२ वटा होटल/रिसोर्ट रहेका छन्।



४.३ धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको विवरण

यस गाउँपालिकाको सबैभन्दा समृद्ध पक्ष भनेको जैविक विविधिता सहितको बन जंगलका साथैमरिण खोला, तामाजोर खोला, चाउखोला, रातु खोला, सिम्ले खोला, ठाडो खोला, चालिसे खोला आदि खोला, लिपे खोला आदी खोलानाला हुन् प्राकृतिक रूपले मनोरम साल, सिरिस, ख्यर, बर्रो, कर्मा, जामुन, वेल, कुसुम, सिमल, लामपाते कटुस, चिलाउने, उत्तिस, लाकुरी आदी जस्ता रुखहरु र लंगुर, दुम्सी, रातो मृग, चितुवा, वादर, मलसाप्रो, बाघ, आदि प्रकारका जनावर आदिको बासस्थानको रूपमा रहेको यस गाँउपालिकामा विभिन्न संस्कर्तिक स्थल हरु पनि रहेका छन्।

ध्याडलेख गाउँपालिकाको वडा नं. १ मा अवस्थित फापरचुलि डाँडा सिन्धुली जिल्लको अग्लो डाँडा मध्येमा पर्दछ। जसमा विभिन्न पर्यटकहरुले त्यस स्थानको मनोरम दृश्य हेर्न आउने गर्दछन्। त्यसै गरी वडा नं. २ मा रहेको हाडीखोला छाँगाले पनि आन्तरिक पर्यटकलाई आकृषित गरिरहेको छ। ध्याडलेख गाउँपालिकाको भद्रकाली मन्दिर, गणेशस्थान मन्दिर, महादेव गुफा, चुवाकोट मन्दिर, उर्गेन छ्योइफिल गुम्बा जस्ता विभिन्न धार्मिक पर्यटकीय स्थलहरुले यस गाउँपालिकाको महिमा अझै उच्च गरिरहेको छ। त्यस्तै वडा नं. ४ मा पर्ने गोपे डाडो यहाँको अर्को अग्लो डाडो हो। त्यस्तै सातदोबाटो डाडों पनि वडा नं. २ मा पर्ने एक अग्लो डाडो हो।

सितल हावापानी रहेको यस गाउँपालिकामा अर्गानिक आलु, अम्रिसो उत्पादन हुन्छ र यसका साथै यहाँ बाट हिमाल देखि तराई सम्मको दृश्य अवलोकन गर्न सकिन्छ।

वडा नं. १. पशुपति मन्दिर, (खर्सुलेक), पेमादर्गी गुम्बा (थलागाउँ) चम्पालामा छ्योर्तेन(थलागाउँ सिरुटार) महासत्य धर्मकुण्ड प्राकृतिक गुम्बा (भ्वाँसेडाँडा)

वडा नं. २. देविथान, बराजुथान (चन्दनपुर), चण्डेश्वर महादेव -चन्दनपुर)थानपति (बस्तिपुर) नारायणथान (सातदोबाटो) बस्तिपुर अनुग्रह चर्च (हिर्दिङ) दमाइडाँडा माने गुम्बा (सानोभोक्टेनी) पेमा होइवरलिङ (खोलागाउँ) काडलिङ गुम्बा (खोलागाउँ) छ्योर्तेन गुम्बा (खोलागाउँ) गोक्चोमायाँ स्याडतान स्मृति स्तुप (माने भञ्ज्याङ्ग), चण्डिथान मन्दिर (सातदोबाटो), भूमेथान (बस्तिपुर), बोचिसत्व छ्योर्देन

वडा नं. ३. पेमासाडलिङ गुम्बा (कोल्टार), कालिनाग मन्दिर चौकीटार दौलतसिं स्मृतिलाय (चौकिटार)

वडा नं. ४ सिद्धिमान घलान स्मृति छ्योर्तेन (ठाडे कालिखोला) उर्गेन छ्योइफेल गुम्बा (सिम हाइटार) टासि छ्योइफेल गुम्बा (काडलिङगेट) शिव मन्दिर (बेलबोट) लाखाड गुम्बा (ध्याडडाँडा) भिमसेनस्थान(आँपडाँडा) कालिमाइ मन्दिर (आपडाँडा) कमेरो गुँफा (नकर्टे), माईथान मन्दिर (



कालिखोला), थर्पालिङ गुम्बा नेत्रकाली (मभुवा), टसी छ्योर्लिङ गुम्बा (मभुवा), टसी छ्योइफेल गुम्बा स्कुल(मभुवा), टसी दर्गेलिङ गुम्बा -मभुवा) पेमा देक्षेण गुम्बा गोपेफेदी),

बडा नं. ५. पशुपतिनाथ(रामपुर) नारायणथान मन्दिर (रामपुर) ठाकुरथान(ठाकुरडाँडा)गणेशथान(राडचा) दक्षिणकाली(सोलीथुम्का) राडचा अनुग्रह खृष्टिय मण्डली(राडचा) सिंपाल अनुग्रह खृष्टिय मण्डली(सिंपाल) पशुपतिथान मन्दिर(रातुदोभान) चमेरोगुँफा(बुदुमचुली) देविथान मन्दिर(बुदुमचुली) ।

४.४ बैंक तथा वित्तीय संस्था सम्बन्धी विवरण

घ्याडलेख गाउँपालिकामा बैंक तथा वित्तीय संस्था कम मात्रामा खोलिएका छन् । जम्मा बैंक संख्या १ (नेपाल एस वि आई बैंक) र लघु वित्त संस्थाको संख्या २ रहेका छन् ।

बैंक तथा वित्तीय संस्थामा पहुँच सम्बन्धी विवरण

घ्याडलेख गाउँपालिकामाबैंक तथा वित्तीय संस्थामा खाता भएका घरधुरी जम्मा ४२ प्रतिशत र बैंक तथा वित्तीय संस्थामा पहुँच नभएका घरधुरी ५८ प्रतिशत रहेका छन् ।

४.५ सहकारी संस्थाहरूको विवरण

यस पालिकामा हाल सम्म १५ वटा सहकारी संस्था रहेको छन् ।

सामाजिक अवस्था

५.१ शैक्षिक तथा मानव संशाधन विकास

यस गाउँपालिकामा ८६ प्रतिशत जनसंख्या साक्षर छन् । यस गाउँपालिकाबाट डाक्टर अध्ययन गरेका जम्मा ११ जना छन् भने इञ्जिनियर जम्मा ३ जना । यस गाउँपालिकाबाट एमफिल र विद्यावारिधी गर्ने जम्मा २ जना छन् । तपसिलको तालिकामा बडागत रूपमा विस्तृत विवरण प्रस्तुत गरिएको छ ।



५.१.१ तहगत रूपमा शैक्षिक संस्था/विद्यालय (सामुदायिक, संस्थागत, मदरसा, गुम्बा)

यस गाउँपालिकामा सरकारी शैक्षिक संस्था २३, सामुदायिक ३ र निजी १ गरी जम्मा २७ शैक्षिक संस्थाहरु छन्। यी मध्ये आधारभूत विद्यालय (१ देखि ८ सम्म) पढाइ हुने विद्यालय २१ वटा, पूर्व प्राथमिक (१ कक्षा भन्दा तल) मात्र पढाइ हुने विद्यालयको संख्या १ र माध्यमिक विद्यालय (९ देखि १२ सम्म) पढाइ हुने विद्यालय ५ वटा छन् भने ५ वटा सामुदायिक सिकाई केन्द्र रहेका छन्।

५.२ स्वास्थ्यतथा पोषण

५.२.१ स्वास्थ्य संस्था (अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र आयुर्वेद केन्द्र) को विवरण

घ्याङ्गलेख गाउँपालिकामा ४ स्वास्थ्य चौकी, ५ सामुदायिक स्वास्थ्य इकाई, १ प्राथमिक स्वास्थ्य केन्द्र, ३ निजी क्लिनिक र १ उप स्वास्थ्य चौकी गरी जम्मा १५ स्वास्थ्य संस्था अवस्थित छन्। तपसिलको तालिकामा वडागत रूपमा अवस्थित स्वास्थ्य संस्थाको विवरण प्रस्तुत गरिएको छ।

५.२.२ उपलब्ध स्वास्थ्य सेवा तथा सुविधाहरु

यस गाउँपालिकाका नागरिकलेप्रसुति सेवा, ल्याब, क्लिनिक, सुरक्षित मातृत्व, रक्त संचार, एक्सरे, खोप, एससिटि र परामर्श जस्ता सेवा तथा सुविधाहरुको भोग गर्दै आइरहेका छन्।

५.२.३ प्रमुख रोग र उपचार सम्बन्धी विवरण

यस गाउँपालिकामा कुल जनसंख्याको ९९ प्रतिशत जनसंख्या स्वास्थ्य छन्। अन्य ७३ जना दीर्घ रोगबाट ग्रसित छन् भने १६ जना सामान्य रोगबाट। सामान्य रोगमा ज्वरो/टाइफाइड भएका जनसंख्या बढी मात्रामा देखिन आउँछन् र दीर्घ रोगको हदमा स्वासप्रश्वास सम्बन्धी रोगी बढी देखिएका छन्। यस गाउँपालिकामा प्रमुख रोगको रूपमा स्वाशप्रश्वास सम्बन्धी रोग रहेको तथ्याकले देखाउँछ।

५.३ खानेपानी तथा सरसफाई

५.३.१ खानेपानी सुविधाको अवस्था :

यस गाउँपालिकाका सत प्रतिशत घरधुरीले खानेपानीको पहुँच पुगेको छ। करिब ७४ प्रतिशत घरधुरीले सार्वजनिक पाइपधाराबाट खानेपानीको पहुँच पाएका छन्, मूलको पानीमा आधारित जनसंख्या १५ प्रतिशत रहेकाछन् भने ६ प्रतिशतको घरधुरीको आफै घरको कम्पाउण्डमा पाइपधारा छन्।



५.३.२ शौचालय प्रयोगको अवस्था

यस गाउँपालिकामा ९७.५ प्रतिशत घरधुरीमा शौचालय छन्। फलस भएका (सेप्टिक ट्याइक) शौचालय भएका घरधुरी १३५० को संख्यामा छन् र १२८४ घरधुरीमा साधारण शौचालय छन् भने फलस भएको (सार्वजनिक ढल) भएका शैचालय ९ घरधुरीमा छन्।

५.३.३ फोहोरमैला व्यवस्थापन

यस गाउँपालिकामा १०९३ घरधुरीले वर्गीकरण नगरी खाल्डो राखी फोहोर व्यवस्थापन गर्ने गरेका छन्, २८९ जनाले वर्गीकरण गरी अलग अलग खाल्डोमा व्यवस्थापन गर्ने गरेका छन् भने १० घरधुरीको फोहोर फोहोर संकलन संस्थाले व्यवस्थापन गरेको छ। फोहोर व्यवस्थापनको लागि केहि पनि नगरेको घरधुरी १३२१ छन्।

वन तथा वातावरणीय स्थिति

६.१ वन तथा वातावरणीय :

वनस्पति :

मध्य पहाडि क्षेत्रमा पर्ने यस घ्याङ्गलेख गाउँपालिकामा साल, सिरिस, खयर, बर्च, कर्मा, जामुन, वेल, कुसुम, सिमल, लामपाते प्रजातीका रुख हरु पाइन्छ। यसका साथै अन्य प्रजातीका रुखहरु जस्तै कटुस, चिलाउने, उत्तिस, लाकुरी, चैंयु, ओखर, वाँझ, खसु, चाँप र गुराँस फलाँट, धुपी, लेक चाँप आदि यहाँ प्रशस्त पाइन्छ।

गैह काष्ठ वन पैदावर

यहाँ गैह काष्ठ वन पैदनवरमा चिराइतो, जिवन्ती, मजिने, भ्राउ, काउलो, पाषणभेद, सतुवा, हडचुर, अल्लो, गुराँस, पावन बोक्रा, सुगन्धवाल, अमला, हरो, बर्च, टिमुर, सिकाकाई, पिप्ला, पिपली, कुरिलो, लोक्ता, दालचिनी, भोर्ता, वन लसुन, बुकीफूल, विषफेज, सेत चिनीजरा, हलिक, बाँस, निगालो, हाडेकाफल, छतिवन आदि पाइन्छ।

वन्यजन्तु

यहाँ लंगुर, दुम्सी, रातो मृग, चितुवा, वादर, मलसाप्रो, बाघ, भालु, बदेल, न्याउर, निगाले, स्याल, व्वाँसो, जंगली विरालो आदि वन्यजन्तु हरु पाइन्छ।

चराचुरङ्गी

चराचुरङ्गीहरु मा कालिज, मयुर, लुइचे, बकुल्ला, मैना, ढुकुर, वन कुखुरा, सुगा, भँगोरा, गिढ्ढ, लाटोकोसेरो आदि पाइन्छ।



६.१.१ वन क्षेत्र र प्रकार सम्बन्धी विवरण

यस गाउँउपालिकामा सामुदायिक वन २९८२.०१ हेक्टर क्षेत्रफलमा रहेको छ। यहाँ १६ वटा सामुदायिक, ६५ वटा कवुलियति वन रहेको छ।

६.१.२ नदी तथा खोला सम्बन्धी विवरण

क्र.स.	खोलानालाको नाम
१.	मरिण खोला
२.	तामाजोर खोला
३.	चाउखोला
४	रातु खोला
५	सिम्ले खोला
६	ठाडो खोला
७	चालिसे खोला
८	लिपे खोला
९	राडचाखोला
१०	घट्टे खोला
११	लाइदीखोला
१२	रामपुरखोला
१३	बेसारे खोला
१४	कालीखोला

६.१.४ विपद् जोखिम व्यवस्थापन

यस गाउँउपालिकामा विपद् जोखिम व्यवस्थापन अन्तर्गत भूकम्प प्रतिरोधी घर बनाउने घरधुरी ३३.७१ प्रतिशत छन् र भूकम्प प्रतिरोधी घर नबनाउने घरधुरी ६६.२४ प्रतिशत रहेका छन्।

६.१.५ जोखिमयुक्त (संवेदनशिल स्थानमा बसोबास गरेका परिवार) विवरण

यस गाउँउपालिकामा प्राकृतिक प्रकोपको जोखिममा भएका घरधुरी ४२.७८ प्रतिशत छन् । ५७.२१ प्रतिशत घरधुरी प्राकृतिक जोखिममा छैनन्।



६.१.६ विपद्/प्रकोपको प्रकार विवरण

यस गाउँउपालिकामा भूकम्प जस्तो प्राकृतिक प्रकोपबाट जोखिममा रहेका घरधुरीको संख्या ७०९, बाढीबाट जोखिममा रहेका घरधुरी १०२, पहिरोको जोखिमबाट ४०९, चट्याडगबाट ६३७ घरधुरी, हावाहुरीबाट ७७१ घरधुरी र शितलहरबाट ३८ घरधुरी र डुवान वा कटानबाट ७ घरधुरी जोखिममा रहेका छन् ।

भौतिक विकासको अवस्था

७.१ यातायात पूर्वाधार

७.१.१ सडक संजालको विवरण अवस्था

यस गाउँउपालिकामा ४६ प्रतिशत घरधुरीले घरसम्म पुग्ने मोटरबाटाको पहुँच पाएका छन् भने छ, ४७ प्रतिशतको घर पुग्ने गोरेटो बाटो मात्र छ । ७ प्रतिशत घरधुरीको हालसम्म पनि घर पुग्ने बाटो छैन । कच्ची सडकले छोएको घरधुरी २३९० छन्, ग्रामेल सडकले छोएको घरधुरी १३९ र पक्की सडकले छोएको घरधुरी जम्म एक रहेका छन् ।

७.१.२ मुख्य सडकहरु

सि.नं.	सडकको नाम	लम्बाई (अनुमानि त कि.मि.)	सडकको स्तर
१	पिपलभञ्ज्यांग हायुटार सोलाभञ्ज्यांग सडक	२९	ग्रामेल, कच्ची
२	सोलाभञ्ज्यांग चौकीटार बेलबोट हुदै रामपुर बजार जाने सडक	१३	कच्ची
३	सिम्ले खटार देखि अमले हुदै लघुराम खोला बन्दीपुर सुनकोशी जोडने सडक	१५	कच्ची
४	अमले, थलागाउँ, लड्दी, बछिउटार, मतानबास सुनकोशी जोडने सडक	११	कच्ची
५	गुन्द्रखोला सुकाचोरी हुदै डाठे जाने सडक	१४	कच्ची
६	भद्रकाली खटारबाट बुक्ती हुदै पटबास सम्म जाने सडक	१२	कच्ची
७	चन्दनपुर भैसै हुदै सातदोबाटो जाने सडक	१७	कच्ची
८	२ नं. वडा कार्यालयबाट बजु टोल हुदै माभगाउँ च्यूरीबास सडक	१३	कच्ची
९	सोलाभञ्ज्यांग पचभैया लाप्से हुदै सातदोबाटो जाने सडक	२२	कच्ची



९	३ नं. वडा कार्यालयबाट तामाजोर टेकनपुर आधमारा हुदै गोठडँडा भन्ज्यांग जाने सडक	१७	कच्ची
१०	३ नं. वडा कार्यालयबाट पाँचघरे जाने बाटो	१५	कच्ची
११	रामभेडा जुगेपानी सडक	१४	कच्ची
१२	रामभेडा गोपे हुदै चौकीडँडा जाने सडक	१३	कच्ची
१३	सोलाभन्ज्यांग माथिल्लो आहाले हुदै तल्लो आहाले सडक	१४	कच्ची
१४	कालीखोला रामपुर बजार हुदै रामभेडा सम्म जाने सडक	१४	कच्ची
१५	रामपुर चैनपुर हुदै सिम्फल महाभारत सम्म जाने सडक	१८	कच्ची
१६	रामपुर बजारबाट पहरी लेख हुदै महाभारत जोड्ने सडक	१४	कच्ची

७.१.३ झोलुगे पुल तथा पुलपुलेसा

- पक्की पुल : १ वटा सिम्ले खोला
- झोलुगे पुल : ५ वटा

७.२ विद्युत तथा वैकल्पिक ऊर्जा

७.२.१ इन्धन उपयोग विवरण (खाना पकाउने इन्धनको आधारमा घरपरिवार)

यस गाँउपालिकामा खाना पकाउनको लागि २५६१ घरधुरीले दाउराको प्रयोग गर्दछन् । १४४ घरधुरीले एल पि ग्यास प्रयोग गर्दछन् । अन्यले मट्टीतेल र वायो ग्यास प्रयोग गर्दछन् ।

७.२.२ बत्ति बाल्ने इन्धनको प्रयोगको आधारमा घरपरिवार

यस गाँउपालिकामा ६३ प्रतिशत घरधुरीले जलविद्युतको पहुँच पाएका छन् । ३६ प्रतिशतले बत्ति बाल्नको लागि सोलार प्रयोग गर्दछन् भने १.०६ घरधुरीले मट्टीतेल र ०.२७ प्रतिशतले अन्य ऊर्जाको स्रोत प्रयोग गर्दछन् ।

७.२.३ जलविद्युत, सौर्य ऊर्जा, वायु ऊर्जाबाटा विद्युत उत्पादन विवरण :

क्र.सं.	लघु जलविद्युत आयोजनाको नाम	सेवा क्षेत्र
१	घटेखोला लघु जलविद्युत आयोजना (८ किलोवाट)	साविक अमले गाविसको वडा नं. ७
२	मरिणखोला लघु जलविद्युत आयोजना(२४ किलोवाट)	घ्याडलेख १ का स्थानीय वासीहरू
३	मरिण हायुटार लघु जलविद्युत आयोजना(१२ किलोवाट)	बस्तिपुर, घ्याडलेख २



४	दमार ठाडोखोला लघु जलविद्युत आयोजना(८ किलोवाट)	खोलागाउँ, घ्याङ्गलेख २
५	मरिणखोला लघुजलविद्युत आयोजना(८ किलोवाट)	फुलबारी, घ्याङ्गलेख २
६	चन्दनपुर लघुजलविद्युत आयोजना(८.५ किलोवाट)	उचनदनपुर, घ्याङ्गलेख २
७	चैनपुर लघुजलविद्युत आयोजना(१२ किलोवाट)	घ्याङ्गलेख ५ का बासीहरु
८	दोडछेम्पो लघुजलविद्युत आयोजना(१५ किलोवाट)	घ्याङ्गलेख ५ का बासीहरु
९	गर्के लघुजलविद्युत आयोजना(३ किलोवाट)	घ्याङ्गलेख ५ का बासीहरु
१०	पाखुरे लघुजलविद्युत आयोजना(८ किलोवाट)	घ्याङ्गलेख ५ का बासीहरु
११	सीइपाल लघुजलविद्युत आयोजना(८ किलोवाट)	घ्याङ्गलेख ५ का बासीहरु
१२	राङ्चा लघुजलविद्युत आयोजना(८ किलोवाट)	घ्याङ्गलेख ५

७.२.४ परिवारले उपभोग गरेको सुविधाहरु

यस गाउँपालिकामा रेडियो, टेलिभिजन, टेलिफोन, कम्प्यूटर, इन्टरनेट जस्ता अन्य सेवाहरु पनि उपभोग गर्दै आइरहेका छन्। मोबाइल फोन प्रयोग सबै भन्दा बढी हुने गरेको देखियो, २३८९ घरधुरीले टेलिफोन प्रयोग गर्ने गरेका छन् भने १११० घरधुरीले रेडियो, ४२३ घरधुरीले टेलिभिजन र यस गाउँपालिकामा सबै भन्दा कम उपभोग गरेको सुविधा भनेको रेफ्रिजरेटर हो।

७.४ आवास तथा भवन

७.४.१ छानोको प्रकारका आधारमा घरधुरी

यस गाउँपालिकामा सबै भन्दा बढी जस्ता वा च्यादर छाना भएको ९५ प्रतिशत घरधुरी छन्। आरसिसि ढालान भएको घरधुरी ३ प्रतिशत छन्।

२. कार्यालयको काम, कर्तव्य र अधिकार

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ बमोजिम यस गाउँपालिकाको काम कर्तव्य र अधिकार तपसिल बमोजिम रहने छ।

११. गाउँपालिकाको अधिकार:

(१) गाउँपालिकाको एकल अधिकार संविधानको अनुसूची-८ मा उल्लेख भए बमोजिम हुनेछ।

(२) उपदफा (१) को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी गाउँपालिकाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

क. गाउँपालिका प्रहरी

(१) गाउँपालिका प्रहरीको गठन, सञ्चालन, व्यवस्थापन, नियमन तथा गाउँपालिका प्रहरी सम्बन्धी नीति, कानून र मापदण्डको निर्माण तथा कार्यान्वयन,

(२) देहायका कार्यमा सहयोग पुऱ्याउनको लागि गाउँपालिका प्रहरीको परिचालन गर्न सक्ने:-



- (क) गाउँपालिकाको नीति, कानून, मापदण्ड तथा निर्णय कार्यान्वयन,
- (ख) गाउँपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण,
- (ग) स्थानीयस्तरमा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको सुरक्षा व्यवस्थापन,
- (घ) स्थानीय बजार तथा पार्किङ स्थलको रेखदेख र व्यवस्थापन,
- (ङ) गाउँ सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन,
- (च) न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन,
- (छ) सार्वजनिक ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा,
- (ज) विपद् व्यवस्थापन सम्बन्धी खोजी, उद्धार, राहत तथा पुनर्स्थापना,
- (झ) अनधिकृत विज्ञापन तथा होडिङ बोर्ड नियन्त्रण,
- (ञ) छाडा पशु चौपायाको नियन्त्रण,
- (ट) अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ति अतिक्रमण रोकथाम तथा नियन्त्रण,
- (ठ) कार्यपालिकाले तोकेको अन्य कार्य।

ख. सहकारी संस्था

- (१) सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन,
- (२) सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको भौगोलिक क्षेत्रभित्र सञ्चालन हुने सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन,
- (३) सहकारी वचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण र नियमन,
- (४) सहकारी सम्बन्धी राष्ट्रिय, केन्द्रीय, विषयगत, प्रादेशिक र स्थानीय सङ्ग संस्थासँग समन्वय र सहकार्य,
- (५) सहकारी सम्बन्धी स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान,
- (६) स्थानीय सहकारी संस्थाको क्षमता अभिवृद्धि,
- (७) स्थानीय सहकारी क्षेत्रको प्रवर्द्धन, परिचालन र विकास।

ग. एफ.एम. सञ्चालन

- (१) एक सय वाटसम्मको एफ. एम. रेडियो सञ्चालन अनुमति, नवीकरण, नियमन र खारेजी,
- (२) प्रदेश कानूनको अधीनमा रही एफ.एम. सञ्चालन सम्बन्धी अन्य कार्य।



घ. स्थानीय कर, सेवा शुल्क तथा दस्तुर

- (१) सङ्गीय तथा प्रदेश कानूनको अधीनमा रही सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), मनोरञ्जन कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
- (२) स्थानीय पूर्वाधार तथा सेवाको शुल्क निर्धारण, सङ्कलन र व्यवस्थापन,
- (३) ट्रेकिङ्ग, कायाकिङ्ग, क्यानोनिङ्ग, बञ्जी जम्प, जिपफ्लायर, च्यापिटिङ्ग, मोटरबोट, केवुलकार सेवा लगायत अन्य जल तथा स्थल क्षेत्रमा सञ्चालन हुने नवीन पर्यटकीय सेवा तथा साहसिक खेलको शुल्क,
- (४) जडीबुटी, कवाडी र जीवजन्तु कर निर्धारण तथा सङ्कलन,
- (५) स्थानीय राजस्वको आधार विस्तार तथा प्रवर्द्धन,
- (६) हुगां, गिट्टी, वालुवा, माटो, काठ दाउरा, जराजुरी, स्लेट, खरीदुगां आदि प्राकृतिक एवं खानीजन्य वस्तुको बिक्री तथा निकासी शुल्क दस्तुर संकलन
- (७) सिफारिस, दर्ता, अनुमति, नवीकरण आदिको शुल्क, दस्तुर निर्धारण र संकलन
- (८) स्थानीय राजस्व प्रवर्द्धनका लागि प्रोत्साहन,
- (९) राजस्व सूचना तथा तथ्याकंको आदान प्रदान,
- (१०) सङ्गीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीय तहमा राजस्व चुहावट नियन्त्रण सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन,
- (११) स्थानीय पूर्वाधार सेवा र उपयोगमा सेवा शुल्क दस्तुर सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन,
- (१२) मालपोत संकलन,
- (१३) कर तथा सेवा शुल्क सम्बन्धी अन्य कार्य ।

ड. स्थानीय सेवाको व्यवस्थापन

- (१) स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन,
- (२) संविधानको धारा ३०२ को उपधारा (२) बमोजिम समायोजन भएका कर्मचारीको व्यवस्थापन, उपयोग र समन्वय,
- (३) सगंठन विकास, जनशक्ति व्यवस्थापन र वृत्ति विकास,
- (४) स्थानीय कानून बमोजिम सगंठन तथा व्यवस्थापन सर्वेक्षण गरी सगंठन संरचना तथा दरबन्दी निर्धारण,
- (५) स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको उपयोग, प्रवर्द्धन र नियमन,



- (६) जनशक्ति व्यवस्थापन तथा वृत्ति विकास,
- (७) स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी अन्य कार्य ।

च. स्थानीय तथ्याकं र अभिलेख सकलन

- (१) स्थानीय तथ्याकं सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (२) आधारभूत तथ्याकं सङ्कलन र व्यवस्थापन,
- (३) जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाइसराइ दर्ता र पारिवारिक लगतको अभिलेख तथा पञ्जीकरण व्यवस्थापन,
- (४) सूचना तथा सञ्चार, प्रविधियुक्त आधारभूत तथ्याकंको सकलन र व्यवस्थापन,
- (५) स्थानीय तथ्याकं र अभिलेख सकलन सम्बन्धी अन्य कार्य ।

छ. स्थानीयस्तरका विकास आयोजना तथा परियोजना

- (१) विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याकंन र नियमन,
- (२) आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याकंन,
- (३) आयोजनाको अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्याकंन,
- (४) सम्भाव्य प्राकृतिक श्रोत तथा साधनको पहिचान तथा अभिलेख व्यवस्थापन,
- (५) सञ्जीय तथा प्रदेश कानूनको अधीनमा रही शहरी विकास, बस्ती विकास र भवन सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन,
- (६) राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति, अनुगमन र नियमन,
- (७) सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह र अन्य सार्वजनिक भवन तथा संरचनाको निर्माण र मर्मत सम्भार तथा सञ्चालन र व्यवस्थापन,
- (८) सञ्जीय र प्रदेशस्तरीय आयोजना तथा परियोजनाको कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग,
- (९) सुरक्षित बस्ती विकास सम्बन्धी नीति, योजना, कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन, नियमन र मूल्याकंन,
- (१०) सार्वजनिक निर्माण कार्यको लागि प्रचलित कानून बमोजिमको “घ” वर्गको इजाजतपत्रको जारी, नवीकरण तथा खारेजी,



- (११) पर्यटन क्षेत्रको विकास, विस्तार र प्रवर्द्धन सम्बन्धी आयोजनाहरूको पहिचान, कार्यान्वयन, व्यवस्थापन, अनुगमन तथा नियमन,
- (१२) नवीन पर्यटकीय सेवा तथा कार्यहरू सम्बन्धी आयोजनाहरूको पहिचान, कार्यान्वयन, व्यवस्थापन, अनुगमन तथा नियमन,
- (१३) विकास आयोजना तथा परियोजना सम्बन्धी अन्य कार्य ।

ज. आधारभूत र माध्यमिक शिक्षा

- (१) प्रारम्भिक बाल विकास तथा शिक्षा, आधारभूत शिक्षा, अभिभावक शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाइ, सामुदायिक सिकाइ र विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्यांकन र नियमन,
- (२) सामुदायिक, संस्थागत, गुठी र सहकारी विद्यालय स्थापना, अनुमति, सञ्चालन, व्यवस्थापन तथा नियमन,
- (३) प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति, अनुगमन, मूल्यांकन र नियमन,
- (४) मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन तथा नियमन,
- (५) गाभिएका वा बन्द गरिएका विद्यालयहरूको सम्पत्ति व्यवस्थापन,
- (६) गाउँ तथा नगर शिक्षा समिति गठन तथा व्यवस्थापन,
- (७) विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन,
- (८) विद्यालयको नामाकरण,
- (९) सामुदायिक विद्यालयको जग्गाको स्वामित्व, सम्पत्तिको अभिलेख, संरक्षण र व्यवस्थापन,
- (१०) विद्यालयको गुणस्तर अभिवृद्धि तथा पाठ्यसामग्रीको वितरण,
- (११) सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको दरबन्दी मिलान,
- (१२) विद्यालयको नक्साकंन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन,
- (१३) सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार निर्माण, मर्मत सम्भार, सञ्चालन र व्यवस्थापन,
- (१४) आधारभूत तहको परीक्षा सञ्चालन, अनुगमन तथा व्यवस्थापन,
- (१५) विद्यार्थी सिकाई उपलब्धीको परीक्षण र व्यवस्थापन,
- (१६) निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन,
- (१७) ट्यूसन, कोचिङ जस्ता विद्यालय बाहिर हुने अध्यापन सेवाको अनुमति तथा नियमन,
- (१८) स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण,



- (१९) स्थानीय पुस्तकालय र वाचनालयको सञ्चालन तथा व्यवस्थापन,
- (२०) माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन,
- (२१) सामुदायिक विद्यालयलाई दिने अनुदान तथा सोको बजेट व्यवस्थापन, विद्यालयको आय व्ययको लेखा अनुशासन कायम, अनुगमन र नियमन,
- (२२) शिक्षण सिकाइ, शिक्षक र कर्मचारीको तालिम तथा क्षमता विकास,
- (२३) अतिरिक्त शैक्षिक क्रियाकलापको सञ्चालन ।

भ. आधारभूत स्वास्थ्य र सरसफाई

- (१) आधारभूत स्वास्थ्य र सरसफाई तथा पोषण सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको तर्जुमा, कार्यान्वयन तथा नियमन,
- (२) आधारभूत स्वास्थ्य, प्रजनन स्वास्थ्य र पोषण सेवाको सञ्चालन र प्रवर्द्धन,
- (३) अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन,
- (४) स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन,
- (५) स्वच्छ खानेपानी तथा खाद्य पदार्थको गुणस्तर र वायु तथा ध्वनिको प्रदूषण नियन्त्रण र नियमन,
- (६) सरसफाई सचेतनाको अभिवृद्धि र स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन,
- (७) स्वास्थ्यजन्य फोहरमैला सङ्कलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन,
- (८) रक्त सञ्चार सेवा तथा स्थानीय र शहरी स्वास्थ्य सेवा सञ्चालन,
- (९) औषधि पसल सञ्चालन, अनुमति, अनुगमन र नियमन,
- (१०) सरसफाई तथा स्वास्थ्य क्षेत्रबाट निष्कासित फोहोरमैला व्यवस्थापनमा निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय, सहकार्य र साभेदारी,
- (११) परिवार नियोजन तथा मातृशिशु कल्याण सम्बन्धी सेवा सञ्चालन, अनुमति, अनुगमन तथा नियमन,
- (१२) महिला तथा बालबालिकाको कुपोषण न्यूनीकरण, रोकथाम, नियन्त्रण र व्यवस्थापन ।

ब. स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता

- (१) स्थानीय व्यापार, वस्तुको माग, आपूर्ति तथा अनुगमन, उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
- (२) बजार तथा हाट बजार व्यवस्थापन,
- (३) स्थानीय वस्तुहरूको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन,



- (४) स्थानीय व्यापार र वाणिज्य सम्बन्धी पूर्वाधार निर्माण,
- (५) स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन,
- (६) स्थानीयस्तरका व्यापारिक फर्मको दर्ता, अनुमति, नवीकरण, खारेजी, अनुगमन र नियमन,
- (७) स्थानीय व्यापारको तथ्याकं प्रणाली र अध्ययन अनुसन्धान,
- (८) निजी तथा गैरसरकारी क्षेत्रसग समन्वय र सहकार्य,
- (९) स्थानीय व्यापार प्रवर्द्धन, सहजीकरण र नियमन,
- (१०) स्थानीय बौद्धिक सम्पत्तिको संरक्षण, प्रवर्द्धन र अभिलेखाकं,
- (११) उपभोक्ता सचेतना अभिवृद्धि, लक्षित उपभोक्ताको लगत व्यवस्थापन र स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण,
- (१२) वातावरण संरक्षण र जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना तर्जुमा तथा त्यसको कार्यान्वयन, अनुगमन र नियमन,
- (१३) स्थानीयस्तरमा वातावरणीय जोखिम न्यूनीकरण,
- (१४) स्थानीयस्तरमा जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने किसिमका उपभोग्य वस्तुको बेचविखन र उपभोग तथा वातावरणीय प्रदूषण र हानिकारक पदार्थहरूको नियन्त्रण, अनुगमन तथा नियमन,
- (१५) स्थानीयस्तरमा सरसफाई तथा फोहरमैला व्यवस्थापन,
- (१६) स्थानीयस्तरमा न्यून कार्बनमूखी तथा वातावरणमैत्री विकास अवलम्बन,
- (१७) स्थानीयस्तरमा हरित क्षेत्रको संरक्षण र प्रवर्द्धन,
- (१८) स्थानीयस्तरमा वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन,
- (१९) स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता सम्बन्धी अन्य कार्य ।

ट. स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक र सिचाइ

- (१) स्थानीय, ग्रामीण तथा कृषि सडक र सिचाइ सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) स्थानीय, ग्रामीण तथा कृषि सडक, भोलुगें पूल, पुलेसा, सिँचाइ र तटबन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन, मर्मत, सम्भार र नियमन,
- (३) स्थानीयस्तरका सिँचाइ प्रणालीको निर्माण, सञ्चालन, रेखदेख, मर्मत सम्भार, स्तरोन्नति, अनुगमन र नियमन,
- (४) यातायात सुरक्षाको व्यवस्थापन र नियमन,
- (५) स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक सम्बन्धी अन्य कार्य ।



ठ. गाउँसभा, नगर सभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन

- (१) गाउँसभा वा नगरसभा सम्बन्धी नीति, कानून र कार्यविधि,
- (२) स्थानीयस्तरका विषय क्षेत्रगत नीति तथा रणनीति, आवधिक तथा वार्षिक योजना, कार्यक्रम र बजेट स्वीकृति,
- (३) सभाका समितिहरूको गठन र सञ्चालन ,
- (४) स्थानीय तहबीच साभा सरोकार तथा साभेदारीका विषयमा संयुक्त समिति गठन,
- (५) कार्यपालिका तथा न्यायिक समितिबाट सभामा प्रस्तुत प्रतिवेदनमाथि छलफल तथा सो सम्बन्धमा आवश्यक निर्देशन,
- (६) विकास योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा सुशासनको लागि कार्यपालिकालाई निर्देशन,
- (७) गाउँपालिका तथा नगरपालिकालाई आर्थिक व्ययभार पर्ने विषयको नियमन,
- (८) स्थानीय मेलपिलाप र मध्यस्थता,
- (९) गाउँ सभा, नगर सभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन सम्बन्धी अन्य कार्य ।

ड. स्थानीय अभिलेख व्यवस्थापन

- (१) स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) जनसाङ्गीयक, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधार, रोजगारीको अवस्था, कूल ग्राहस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, मानव विकास तथा लैगिंग सशक्तीकरण सूचकाङ्क, राजश्व तथा आयव्यय समेतको तथ्याकं सकलन र प्रशोधन गरी नवीनतम प्रविधियुक्त र राष्ट्रिय तथा स्थानीय सूचना प्रणालीमा आवद्धता र पार्श्व चित्र तथा श्रोत नक्साको अद्यावधिक अभिलेखन,
- (३) सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन,
- (४) सार्वजनिक सम्पत्ति, सामुदायिक सम्पत्ति, भवन, सडक, पसल, व्यवसायको विवरण सहितको अद्यावधिक अभिलेख,
- (५) आफ्नो क्षेत्रभित्र सम्पन्न भएका तथा चालु योजनाको विवरण र त्यस्तो योजनाको सम्पत्तिको अद्यावधिक अभिलेखन,
- (६) स्थानीय अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको उपयोग,
- (७) स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी अन्य कार्य ।



३. जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण

- (१) स्थानीय जग्गाको नाप नक्सा, कित्ताकाट, हालसाविक, रजिष्ट्रेशन नामसारी तथा दाखिल खारेज,
- (२) जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन,
- (३) भूमिको वर्गीकरण अनुसारको लगत,
- (४) सार्वजनिक प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण,
- (५) नापी नक्सा तथा जग्गाको स्वामित्व निर्धारण कार्यमा समन्वय र सहजीकरण,
- (६) जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण सम्बन्धी अन्य कार्य ।

४. कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी

- (१) कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) कृषि तथा पशुपन्छी बजार सूचना, बजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिँचाइ निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन, अनुगमन र नियमन,
- (३) कृषि तथा पशुपक्षीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण,
- (४) पशुपक्षी चिकित्सा सेवाको व्यवस्थापन,
- (५) कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवर्द्धन,
- (६) पशुनश्ल सुधार पद्धतिको विकास र व्यवस्थापन,
- (७) उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण,
- (८) स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन,
- (९) पशु आहारको गुणस्तर नियमन,
- (१०) स्थानीयस्तरमा पशुपक्षी सम्बन्धी तथ्याङ्को व्यवस्थापन र सूचना प्रणाली,
- (११) पशु बधशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन,
- (१२) पशुपक्षी सम्बन्धी बीमा र कर्जा सहजीकरण,
- (१३) पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य ।



त. जेष्ठ नागरिक, अपागंता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन

- (१) सङ्घ र प्रदेश कानूनको अधीनमा रही सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयन, सञ्चालन तथा व्यवस्थापन,
- (२) जेष्ठ नागरिक, अपागंता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण,
- (३) जेष्ठ नागरिक क्लब, दिवा सेवा केन्द्र, भेटघाट स्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन,
- (४) सङ्घ तथा प्रदेशसँगको समन्वयमा अपात्ता पुनर्स्थापना केन्द्र, जेष्ठ नागरिक केन्द्र तथा अशक्त स्याहार केन्द्रको सञ्चालन र व्यवस्थापन,
- (५) सडक बालबालिका, अनाथ, असहाय, अशक्त र मानसिक असन्तुलन भएका व्यक्तिहरूको पुनर्स्थापना केन्द्रको सञ्चालन, व्यवस्थापन, अनुगमन र नियमन,
- (६) जेष्ठ नागरिक, अपागंता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन सम्बन्धी अन्य कार्य।

थ. बेरोजगारको तथ्याकं सकलन

- (१) रोजगार तथा बेरोजगार श्रमशक्तिको तथ्याङ्क सङ्खलन, प्रशोधन र सूचना प्रणालीको स्थापना,
- (२) स्थानीयस्तरमा रहेका स्वदेशी तथा विदेशी श्रमिकको लगत सकलन तथा सूचना व्यवस्थापन,
- (३) विभिन्न क्षेत्र तथा विषयका दक्ष जनशक्तिको तथ्याकं सकलन तथा व्यवस्थापन,
- (४) सुरक्षित वैदेशिक रोजगारी र वैदेशिक रोजगारीमा रहेको श्रमशक्तिको सूचना तथा तथ्याकंको सकलन तथा व्यवस्थापन,
- (५) रोजगार सूचना केन्द्रको व्यवस्थापन तथा सञ्चालन,
- (६) वैदेशिक रोजगारीमा जाने श्रमशक्तिको लागि वित्तीय साक्षरता र सीपमूलक तालीमको सञ्चालन,
- (७) वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको सामाजिक पुनः एकीकरण,
- (८) वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप र उद्यमशीलताको उपयोग,
- (९) बेरोजगारको तथ्याकं सकलन सम्बन्धी अन्य कार्य।

द. कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण

- (१) कृषि प्रसार सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन,
- (३) कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तीकरण,
- (४) कृषि बिउविजन, नश्ल, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन,
- (५) कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय सङ्घ संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन,



- (६) स्थानीयस्तरमा कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण,
- (७) कृषि सम्बन्धी सूचनाको प्रचारप्रसार,
- (८) स्थानीयस्तरका स्रोत केन्द्रहरूको विकास र व्यवस्थापन,
- (९) प्रागांशिक खेती तथा मलको प्रवर्द्धन र प्रचार प्रसार,
- (१०) कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण सम्बन्धी अन्य कार्य ।

ध. खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक ऊर्जा

- (१) स्थानीय खानेपानी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (२) खानेपानी महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन,
- (३) एक मेगावाट सम्मका जलविद्युत आयोजना सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- (४) स्थानीय तहमा वैकल्पिक ऊर्जा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- (५) स्थानीय विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन, अनुगमन र नियमन,
- (६) स्थानीय तहमा वैकल्पिक ऊर्जा सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि र प्रवर्द्धन,
- (७) खानेपानी, साना जलविद्युत आयोजना तथा वैकल्पिक ऊर्जा सम्बन्धी अन्य कार्य ।

न. विपद् व्यवस्थापन

- (१) विपद् व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजनाको कार्यान्वयन, अनुगमन र नियमन,
- (२) स्थानीयस्तरमा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, पूर्व सूचना प्रणाली, खोज तथा उद्धार, राहत सामग्रीको पूर्व भण्डारण, वितरण र समन्वय,
- (३) स्थानीय तटबन्ध, नदी र पहिरोको नियन्त्रण तथा नदीको व्यवस्थापन र नियमन,
- (४) विपद् जोखिम क्षेत्रको नक्साङ्रुन तथा बस्तीहरूको पहिचान र स्थानान्तरण,
- (५) विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय समुदाय, सङ्घ संस्था तथा निजी क्षेत्रसँग सहयोग, समन्वय र सहकार्य,
- (६) विपद् व्यवस्थापन कोषको स्थापना तथा सञ्चालन र स्रोत साधनको परिचालन,
- (७) विपद् जोखिम न्यूनीकरण सम्बन्धी स्थानीयस्तरका आयोजनाको तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- (८) विपद् पश्चात् स्थानीयस्तरको पुनर्स्थापना र पुनर्निर्माण,
- (९) स्थानीयस्तरको विपद् सम्बन्धी तथ्याकं व्यवस्थापन र अध्ययन अनुसन्धान,



- (१०) स्थानीय आपतकालीन कार्य सञ्चालन प्रणाली,
- (११) समुदायमा आधारित विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रमको सञ्चालन,
- (१२) विपद् व्यवस्थापन सम्बन्धी अन्य कार्य ।

प. जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण

- (१) जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड तथा योजनाको कार्यान्वयन र नियमन,
- (२) पानी मुहानको संरक्षण,
- (३) सामुदायिक भू-संरक्षण र सोमा आधारित आय आर्जन कार्यक्रम,
- (४) भू-संरक्षण र जलाधार व्यवस्थापनजन्य सामुदायिक अनुकूलन,
- (५) खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्याङ्क संकलन,
- (६) बहुमूल्य धातु, पत्थर तथा खनिज पदार्थको संरक्षण र सम्बद्धनमा सहयोग,
- (७) ढुगां, गिड्ठी, बालुवा, नुन, माटो, खरीढुगां तथा स्लेट जस्ता खानीजन्य वस्तुको सर्वेक्षण, उत्खनन् तथा उपयोगको दर्ता, अनुमति, नवीकरण, खारेजी र व्यवस्थापन,
- (८) भौगोलिक नक्सा प्रकाशन ।

फ. भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास

- (१) भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) पुरातात्त्व, प्राचीन स्मारक तथा संग्रहालयको संरक्षण, सम्भार, प्रवर्द्धन र विकास,
- (३) परम्परागत जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन,
- (४) प्रचलित कानून विरुद्धका कुरीति तथा कुसंस्कार विरुद्ध सामाजिक परिचालन सम्बन्धी कार्य,
- (५) भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी अन्य कार्य ।
- (६) गाउँपालिका तथा नगरपालिकाले सङ्घ तथा प्रदेशसँगको सहकार्यमा प्रयोग गर्ने साभा अधिकार संविधानको अनुसूची-९ मा उल्लेख भए बमोजिम हुनेछ ।
- (७) उपदफा (३) को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी देहायको विषयमा सङ्घ तथा प्रदेश कानूनको अधीनमा रही गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

क. खेलकुद र पत्रपत्रिका

- (१) स्थानीयस्तरका खेलकुदको संरचनाको पूर्वाधार निर्माण, सञ्चालन तथा विकास,
- (२) स्थानीयस्तरका खेलकुद प्रशासन तथा सङ्घ संस्थाको नियमन र समन्वय,



- (३) खेलकुदको विकास र प्रवर्द्धन,
- (४) खेलकुद प्रतियोगिता आयोजना र सहभागिता,
- (५) खेलकुद सम्बन्धी पूर्वाधारको विकास,
- (६) स्थानीय तहका पत्रपत्रिकाको दर्ता, अभिलेख तथा नियमन ।

ख. स्वास्थ्य

- (१) सङ्घीय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण,
- (२) जनरल अस्पताल, नर्सिङ होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरूको क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमन,
- (३) स्थानीयस्तरमा औषधिजन्य वनस्पति, जडीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण,
- (४) स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन,
- (५) स्थानीयस्तरमा औषधि तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण र नियमन,
- (६) स्थानीयस्तरमा औषधिको उचित प्रयोग र सूक्ष्मजीव निरोधक प्रतिरोध न्यूनीकरण,
- (७) स्थानीयस्तरमा औषधि र स्वास्थ्य उपकरणको खरिद, भण्डारण र वितरण,
- (८) स्थानीयस्तरमा स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन,
- (९) स्थानीयस्तरमा जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भलेन्स),
- (१०) स्थानीयस्तरको प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको सञ्चालन,
- (११) स्वस्थ जीवनशैली, पोषण, शारीरिक व्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकर्म लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन,
- (१२) जुनोटिक र कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन,
- (१३) सुर्ती, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि,
- (१४) आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन,
- (१५) जनस्वास्थ्य, आपतकालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यान्वयन,
- (१६) रोगको नियन्त्रण तथा रोकथाम,
- (१७) आकस्मिक स्वास्थ्य सेवा प्रवाह तथा स्थानीय सेवाको व्यवस्थापन ।



ग. विद्युत, खानेपानी तथा सिँचाइ जस्ता सेवाहरू

- (१) विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन,
- (२) खानेपानी महसुल निर्धारण र खानेपानी सेवाको व्यवस्थापन,
- (३) स्थानीय साना सतह तथा भूमिगत सिँचाइ प्रणालीको सञ्चालन तथा मर्मत सम्भार, सेवा शुल्क निर्धारण र सकलन सम्बन्धी व्यवस्थापन ।

घ. सेवा शुल्क, दस्तुर, दण्ड जरिबाना तथा प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी, पर्यटन शुल्क

- (१) स्थानीय सेवा शुल्क, दस्तुर, दण्ड जरिबाना सम्बन्धी नीति, कानून, मापदण्ड योजना तर्जुमा, कार्यान्वयन र नियमन,
- (२) प्राकृतिक स्रोत साधन र सेवा शुल्क, रोयल्टी सङ्कलन, समन्वय र नियमन,
- (३) खनिज पदार्थको उत्खनन् र सो सम्बन्धी रोयल्टी सकलन,
- (४) सामुदायिक वनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त रोयल्टी सकलन,
- (५) पानीघट्ट, कुलो, पैनी जस्ता सेवा सञ्चालनबाट प्राप्त रोयल्टी सकलन ।

ड. वन, जंगल, वन्यजन्तु, चराचुरुगीं, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता

- (१) वन, जंल, वन्यजन्तु, चराचुरुगीं, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) स्थानीयस्तरमा सामुदायिक, ग्रामीण तथा शहरी, धार्मिक, कबुलियती र साभेदारी वनको संरक्षण, सम्बर्द्धन, उपयोग, अनुगमन र नियमन तथा वन उपभोक्ता समूहको व्यवस्थापन,
- (३) मध्यवर्ती क्षेत्रको सामुदायिक, धार्मिक र कबुलियती वनको व्यवस्थापन,
- (४) स्थानीयस्तरमा नदी किनार, नदी उकास, नहर किनार तथा सडक किनारमा वृक्षारोपण व्यवस्थापन,
- (५) स्थानीयस्तरमा निजी वनको प्रवर्द्धन, अनुगमन र नियमन,
- (६) स्थानीयस्तरमा सार्वजनिक खाली जग्गा, पाखा वा क्षेत्रमा वृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन,
- (७) स्थानीयस्तरमा जडीबुटी तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धी सर्वेक्षण, उत्पादन, सकलन, प्रवर्द्धन, प्रशोधन र बजार व्यवस्थापन,
- (८) वनबीउ बगैचा स्थापना, व्यवस्थापन र प्रवर्द्धन,
- (९) नर्सरी स्थापना, बिरुवा उत्पादन, वितरण, रोपण र प्रवर्द्धन,
- (१०) वन्यजन्तु र चराचुरुगींको संरक्षण, व्यावसायिक पालन, उपयोग र अनुगमन,
- (११) मानव तथा वन्यजन्तु बीचको द्वन्द्व व्यवस्थापन,



- (१२) स्थानीय प्राणी उद्यान (चिडियाखाना) को स्थापना र सञ्चालन,
- (१३) स्थानीय वन्यजन्तु पर्यटन र आयआर्जन,
- (१४) स्थानीयस्तरमा आखेटोपहारको व्यवस्थापन,
- (१५) स्थानीयस्तरमा वन, वन्यजन्तु तथा चराचुरुगींको अभिलेखाकंन र अध्ययन अनुसन्धान,
- (१६) विश्वसम्पदा सूचीमा परेका स्मारक र पुरातात्त्विक महत्वका वन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जरगा सम्बन्धी लगत,
- (१७) मिचाहा प्रजातिको नियन्त्रण,
- (१८) स्थानीयस्तरको जोखिम न्यूनीकरण,
- (१९) जैविक विविधताको अभिलेखाकंन,
- (२०) स्थानीयस्तरमा हरियाली प्रवर्द्धन,
- (२१) स्थानीय साना जल उपयोग सम्बन्धी क्षेत्रगत अयोजना तर्जुमा, कार्यान्वयन, अनुगमन र अनुगमन,
- (२२) रैथाने प्रजातिको संरक्षण र प्रवर्द्धन,
- (२३) स्थानीयस्तरमा वातावरणीय जोखिम न्यूनीकरण,
- (२४) स्थानीयस्तरमा प्रदूषण नियन्त्रण र हानिकारक पदार्थहरूको नियमन तथा व्यवस्थापन,
- (२५) स्थानीयस्तरमा न्यून कार्बनमुखी तथा वातावरणमैत्री विकास अवलम्बन,
- (२६) स्थानीयस्तरमा वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन ।

च. सामाजिक सुरक्षा र गरिबी निवारण

- (१) सामाजिक सुरक्षा तथा गरिबी निवारण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान,
- (२) लक्षित समूह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, स्रोत परिचालन र व्यवस्थापन,
- (३) सामाजिक सुरक्षाको कार्यान्वयनको लागि सङ्घ, प्रदेश र स्थानीय सङ्घ संस्थासँग सम्पर्क, समन्वय र सहकार्य,
- (४) सामाजिक सुरक्षा सम्बन्धी स्थानीय तथ्याकं र सूचना व्यवस्थापन,
- (५) गरिब घरपरिवार पहिचान सम्बन्धी स्थानीय सर्वेक्षण, सूचना व्यवस्थापन र नियमन,
- (६) स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन ।

छ. व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र तथ्याकं

- (१) व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, बसाइसराइ, सम्बन्ध विच्छेद र धर्मपुत्र र धर्मपुत्री) को दर्ता,



(२) व्यक्तिगत घटनाको स्थानीय तथ्याङ्क सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,

(३) व्यक्तिगत घटनाको अभिलेख व्यवस्थापन र प्रतिवेदन।

ज. स्थानीयस्तरमा पुरातत्व, प्राचीन स्मारक र संग्रहालय संरक्षण, सम्बद्धन र पुनः निर्माण।

झ. सुकुम्बासी व्यवस्थापन

(१) सुकुम्बासीको पहिचान र अभिलेख व्यवस्थापन,

(२) सुकुम्बासी सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्थापन।

झ. प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी

(१) प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन,

(२) प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीको सकलन तथा बाँडफाँट।

ट. सवारी साधन अनुमति

(१) यातायात व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,

(२) स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमन,

(३) वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, विपद् जोखिम संवेद्य, अपागंता र लैंगिकमैत्री यातायात प्रणालीको स्थानीय तहमा प्रवर्द्धन।

(५) उपदफा (१) र (३) मा उल्लिखित अधिकारका अतिरिक्त गाउँपालिका तथा नगरपालिकाको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

क. भूमि व्यवस्थापन

(१) सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीयस्तरको भू-उपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन,

(२) सङ्घीय तथा प्रदेशको मापदण्डको अधीनमा रही व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन, एकीकृत बस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन,

(३) स्थानीयस्तरमा अव्यवस्थित बसोबास व्यवस्थापन।

ख. सञ्चार सेवा

(१) सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीय क्षेत्रभित्र इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल तथा तारविहीन टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन,

(२) स्थानीय क्षेत्रमा सूचना प्रविधिको विकास र प्रवर्द्धन गर्ने।

ग. यातायात सेवा



(१) स्थानीय बस, ट्रली बस, ट्राम जस्ता मध्यम क्षमताका मास ट्राइजट प्रणालीको नीति, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,

(२) राष्ट्रिय रेल पूर्वाधारको उपयोग तथा महानगरीय क्षेत्रभित्र शहरी रेल सेवाको सञ्चालन, व्यवस्थापन, मर्मत सम्भार, समन्वय, साझेदारी र सहकार्य।

(६) सङ्घ वा प्रदेशले संविधान तथा प्रचलित कानून बमोजिम आफ्नो अधिकारक्षेत्रभित्रको कुनै विषय गाउँपालिका वा नगरपालिकालाई कानून बनाई निक्षेपण गर्न सक्नेछ ।

(७) गाउँपालिका वा नगरपालिकाले उपदफा (१), (३), (४) र (५) बमोजिमको काम, कर्तव्य र अधिकारको प्रयोग गर्दा आवश्यकता अनुसार कानून, नीति, योजना, मापदण्ड तथा कार्यविधि बनाई लागू गर्न सक्नेछ ।

(८) स्थानीय तहले प्रदेश सरकारको परामर्शमा नेपाल सरकारको पूर्व स्वीकृति लिई विदेशका कुनै स्थानीय सरकारसँग भगिनी सम्बन्ध कायम गर्न सक्नेछ ।

(ठ) संघ, संस्था दर्ता तथा नवीकरण

(१) संघ, संस्था परिचालन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,

(२) स्थानीय स्तरका संघ, संस्थाको दर्ता तथा नवीकरण।

१२. वडा समितिको काम, कर्तव्य र अधिकारः (१) वडा समितिको काम, कर्तव्य र अधिकार कार्यपालिकाले तोके बमोजिम हुनेछ ।

(२) उपदफा (१) बमोजिम कार्यपालिकाले वडा समितिको काम, कर्तव्य र अधिकार तोकदा कम्तीमा देहाय बमोजिम हुने गरी तोक्नु पर्नेछ:-

क. वडाभित्रका योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमन

(१) सहभगितामूलक योजना तर्जुमा प्रणाली अनुसार बस्ती वा टोलस्तरबाट योजना तर्जुमा प्रक्रिया अवलम्बन गरी बस्ती तथा टोलस्तरीय योजनाको माग सङ्कलन, प्राथमिकीकरण तथा छनौट गर्ने,

(२) टोल विकास संस्थाको गठन र परिचालन तथा वडाभित्र सञ्चालन हुने योजनाहरूका लागि उपभोक्ता समितिको गठन तथा सोको अनुगमन गर्ने,

(३) वडाभित्रका योजना तथा भौतिक पूर्वाधारको संरक्षण, मर्मत सम्भार, रेखदेख तथा व्यवस्थापन गर्ने,

ख. तथ्याकं अद्यावधिक तथा संरक्षण

(१) निजी घर तथा घर परिवारको लगत राख्ने,



(२) ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक तथा धार्मिक महत्वका सम्पदा, प्राचीन स्मारक, सार्वजनिक तथा सामुदायिक भवन, सार्वजनिक, ऐलानी, पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने,

(३) खुला क्षेत्र, चोक, घाट, पाटी, पौवा, सत्तल, धर्मशाला, धार्मिक तथा सांस्कृतिकस्थल, डाँडापाखा, चरनक्षेत्र, पानीको मूल, पोखरी, तलाउ, इनार, कुवा, धारा, दुंगेधारा, गुठीघर, बाटो, सडक, पुल पुलेसा, कुलो नहर, पानी घट, मिलको तथ्याकं सकलन गरी अद्यावधिक लगत राख्ने, संरक्षण गर्ने र खण्डीकृत तथ्याकं र सूचना सहितको वडाको पाश्वचित्र तयार तथा अद्यावधिक गर्ने,

ग. विकास कार्य

(१) बाल उद्यानको व्यवस्था गर्ने,

(२) अनौपचारिक शिक्षा कार्यक्रम, शिशु स्याहार तथा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने,

(३) पुस्तकालय, वाचनालय, सामुदायिक सिकाइ केन्द्र, बालक्लब तथा बालसञ्जालको सञ्चालन र व्यवस्थापन गर्ने,

(४) वडा तहको स्वास्थ्य संस्था तथा सेवाको व्यवस्थापन गर्ने,

(५) खोप सेवा कार्यक्रमको सञ्चालन, व्यवस्थापन तथा समन्वय गर्ने,

(६) पोषण कार्यक्रमको सञ्चालन तथा समन्वय गर्ने,

(७) वडा तहमा स्वास्थ्य जनचेतना विकास तथा स्वास्थ्य सूचना कार्यक्रमको सञ्चालन गर्ने,

(८) शहरी तथा ग्रामीण स्वास्थ्य क्लिनिकको सञ्चालन गर्ने, गराउने,

(९) सार्वजनिक शौचालय, स्नान गृह तथा प्रतिक्षालयको निर्माण र व्यवस्थापन गर्ने, गराउने,

(१०) वडास्तरीय सामुदायिक धाराको प्रबन्ध, कुवा, इनार तथा पोखरीको निर्माण, संरक्षण र गुणस्तर नियमन गर्ने,

(११) घरबाट निकास हुने फोहरमैलाको सकलन र व्यवस्थापन, चोक तथा गल्लीहरूको सरसफाई, ढल निकास, मरेका जनावरको व्यवस्थापन, सतही पानीको निकास तथा पानीको स्रोत संरक्षण गर्ने, गराउने,

(१२) कृषि तथा फलफूल नर्सरीको स्थापना, समन्वय र प्रवर्द्धन तथा वडास्तरीय अगुवा कृषक तालिमको अभिमुखीकरण गर्ने,

(१३) कृषि बीउ विजन, मल तथा औषधिको माग सकलन गर्ने,

(१४) कृषिमा लाग्ने रोगहरूको विवरण सकलन गर्ने,

(१५) पशुपक्षी विकास तथा छाडा चौपायाको व्यवस्थापन,

(१६) वडाभित्रको चरनक्षेत्र संरक्षण तथा व्यवस्थापन गर्ने,

(१७) स्थानीय समुदायका चाडपर्व, भाषा सांस्कृतिको विकासको लागि कला, नाटक, जनचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम गर्ने गराउने,



- (१८) स्थानीय मौलिकता भक्तिको सांस्कृतिक रीतिरिवाजलाई संरक्षण तथा प्रवर्द्धन गर्ने,
- (१९) वडाभित्र खेलकुद पूर्वाधारको विकास गर्ने,
- (२०) अन्तर्राष्ट्रिय तथा क्लब मार्फत खेलकुद कार्यक्रमको सञ्चालन गर्ने गराउने,
- (२१) वडा क्षेत्रभित्रको बाटोघाटो चालु अवस्थामा राख्ने तथा राख्न सहयोग गर्ने,
- (२२) वडाभित्रका सडक अधिकारक्षेत्रमा अवरोध र अतिक्रमण गर्न नदिने,
- (२३) बाटोघाटोमा बाढी, पहिरो, हुरी तथा प्राकृतिक प्रकोपबाट उत्पन्न अवरोध पञ्चाउने,
- (२४) घरेलु उद्योगको लगत सकलन तथा सम्भाव्यता पहिचान गर्ने,
- (२५) वडाभित्र घरेलु उद्योगको प्रवर्द्धन गर्ने,
- (२६) प्रचलित कानून बमोजिम व्यक्तिगत घटना दर्ता, अद्यावधिक तथा सोको अभिलेख सकलन तथा संरक्षण गर्ने,
- (२७) व्यक्तिगत घटना दर्ता सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने,
- (२८) सामाजिक सुरक्षा भत्ता वितरण तथा अभिलेख अद्यावधिक गर्ने,
- (२९) वडालाई बालमैत्री बनाउने,
- (३०) वडाभित्र आर्थिक तथा सामाजिक रूपमा पछि परेका महिला, बालबालिका, दलित, अपागांता भएका व्यक्ति, जेठ नागरिक, अल्पसङ्घयक, सीमान्तकृत समुदायको अभिलेख राखी सामाजिक र आर्थिक उत्थान सम्बन्धी काम गर्ने,
- (३१) विभिन्न समुदायविच सामाजिक सदभाव र सौहार्दता कायम गर्ने,
- (३२) बालविवाह, बहुविवाह, लैंगिक हिंसा, छुवाछुत, दहेज तथा दाइजो, हलिया प्रथा, छाउपडी, कमलरी प्रथा, बालश्रम, मानव बेचविखन जस्ता सामाजिक कुरीति र अन्यविश्वासको अन्त्य गर्ने, गराउने,
- (३३) प्रचलित कानूनको अधीनमा रही मालपोत तथा भूमि कर, व्यवसाय कर, वहाल कर, विज्ञापन कर, सःशुल्क पार्किङ, नयाँ व्यवसाय दर्ता, सिफारिस दस्तुर, सवारी साधन कर, मनोरञ्जन करको लेखाजोखा र सकलन गरी सम्बन्धित गाउँपालिका वा नगरपालिकामा प्रतिवेदन सहित रकम बुझाउने,
- (३४) अशक्त विरामी भएको बेवारिस वा असहाय व्यक्तिलाई नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा पुऱ्याई औषधोपचार गराउने,
- (३५) असहाय वा बेवारिस व्यक्तिको मृत्यु भएमा निजको दाह संस्कारको व्यवस्था मिलाउने,
- (३६) सडक बालबालिकाको उद्धार र पुनर्स्थापनाको लागि लगत सकलन गर्ने,
- (३७) वडाभित्रको सामुदायिक वन, वनजन्य सम्पदा र जैविक विविधताको संरक्षण र प्रवर्द्धन गर्ने,
- (३८) वडा, टोल, बस्तीस्तरमा हरियाली क्षेत्र विस्तार गर्ने, गराउने,
- (३९) वडालाई वातावरणमैत्री बनाउने,



(४०) प्रागारिक कृषि, सुरक्षित मातृत्व, विद्यार्थी भर्ना, पूर्ण खोप, खुला दिशामुक्त सरसफाई, वातावरणमैत्री तथा बालमैत्री शासनजस्ता प्रवर्द्धनात्मक कार्यहरू गर्ने, गराउने,

(४१) वडाभित्र घरबास पर्यटन (होम स्टे) कार्यक्रम प्रवर्द्धन गर्ने ।

घ. नियमन कार्य

(१) वडाभित्र सञ्चालित विकास योजना, आयोजना तथा संलग्न उपभोक्ता समितिहरूका कार्यको अनुगमन तथा नियमन गर्ने,

(२) सिकर्मी, डकर्मीलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम दिने,

(३) खाद्यान्न, माछा, मासु, तरकारी, फलफूल, पेय पदार्थ तथा उपभोग्य सामग्रीको गुणस्तर र मूल्यसूची अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्ने,

(४) वडाभित्रका उद्योग धन्दा र व्यवसायको प्रवर्द्धन गरी लगत राख्ने,

(५) हाट बजारको व्यवस्थापन गर्ने, गराउने,

(६) विद्युत चुहावट तथा चोरी नियन्त्रणमा सहयोग गर्ने ।

ड. सिफारिस तथा प्रमाणित गर्ने

(१) नाता प्रमाणित गर्ने,

(२) नागरिकता तथा नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिस गर्ने,

(३) बहाल करको लेखाजोखा सिफारिस गर्ने,

(४) बन्द घर तथा कोठा खोल्न रोहबरमा बस्ने,

(५) मोही लगत कटाको सिफारिस गर्ने,

(६) घर जग्गा करको लेखाजोखा सिफारिस गर्ने,

(७) जन्म मिति प्रमाणित गर्ने,

(८) व्यापार व्यवसाय बन्द भएको, सञ्चालन नभएको वा व्यापार व्यवसाय हुदै नभएको सिफारिस गर्ने,

(९) विवाह प्रमाणित तथा अविवाहित प्रमाणित गर्ने,

(१०) निःशुल्क वा सशुल्क स्वास्थ्य उपचारको सिफारिस गर्ने,

(११) वडाबाट जारी हुने सिफारिस तथा अन्य कागजलाई अंग्रेजि भाषामा समेत सिफारिस तथा प्रमाणित गर्ने,

(१२) घर पाताल प्रमाणित गर्ने,

(१३) व्यक्तिगत विवरण प्रमाणित गर्ने,

(१४) जग्गा धनी दर्ता प्रमाणपुर्जामा घर कायम गर्न सिफारिस गर्ने,



- (१५) कुनै व्यक्तिको नाम, थर, जन्म मिति तथा वतन फरक-फरक भएको भए सो व्यक्ति एकै हो भन्ने सिफारिस गर्ने,
- (१६) नाम, थर, जन्म मिति संशोधनको सिफारिस गर्ने,
- (१७) जग्गा धनी दर्ता प्रमाणपुर्जा हराएको सिफारिस गर्ने,
- (१८) कित्ताकाट गर्न सिफारिस गर्ने,
- (१९) संरक्षक प्रमाणित गर्ने तथा संस्थागत र व्यक्तिगत संरक्षक सिफारिस गर्ने,
- (२०) जीवितसँगको नाता प्रमाणित गर्ने,
- (२१) मृतकसँगको नाता प्रमाणित तथा सर्जिमिन सिफारिस गर्ने,
- (२२) जीवित रहेको सिफारिस गर्ने,
- (२३) हकवाला वा हकदार प्रमाणित गर्ने,
- (२४) नामसारी गर्न सिफारिस गर्ने,
- (२५) जग्गाको हक सम्बन्धमा सिफारिस गर्ने,
- (२६) उद्योग ठाउँसारी गर्न सिफारिस गर्ने,
- (२७) आधारभूत विद्यालय खोल्न सिफारिस गर्ने,
- (२८) जग्गा मूल्याकांन सिफारिस गर्ने,
- (२९) विद्यालयको कक्षा थप गर्न सिफारिस गर्ने,
- (३०) अशक्त, असहाय तथा अनाथको पालन पोषणको लागि सिफारिस गर्ने,
- (३१) वैवाहिक अंगीकृत नागरिकता सिफारिस गर्ने,
- (३२) आर्थिक अवस्था कमजोर वा सम्पन्न रहेको सम्बन्धी सिफारिस गर्ने,
- (३३) विद्यालय ठाउँसारी गर्न सिफारिस गर्ने,
- (३४) धारा तथा विद्युत जडानको लागि सिफारिस गर्ने,
- (३५) प्रचलित कानून अनुसार प्रत्यायोजित अधिकार बमोजिमको अन्य सिफारिस वा प्रमाणित गर्ने ।
- (३) उपदफा (१) बमोजिम कार्यपालिकाबाट वडा समितिको काम, कर्तव्य र अधिकार नतोकिएसम्म वडा समितिले उपदफा (२) बमोजिमको काम, कर्तव्य र अधिकार प्रयोग गर्नेछ ।
- (४) वडाबाट गरिने कार्य वडा कार्यालयको नाममा हुनेछ ।

१३. न्यूनतम दररेट निर्धारण गर्ने: (१) गाउँपालिका तथा नगरपालिकाले आफ्नो क्षेत्रभित्रको निर्माण कार्य तथा अन्य सेवाको प्रयोजनको लागि निर्माण सामग्री, ज्याला, भाडा तथा महसुलको स्थानीय न्यूनतम दररेट तोक्नु पर्नेछ ।



(२) उपदफा (१) बमोजिम श्रमिकको ज्यालादर निर्धारण गर्दा नेपाल सरकारले निर्धारण गरेको राष्ट्रिय न्यूनतम पारिश्रमिकभन्दा कम नहुने गरी तोक्नु पर्नेछ ।

(३) उपदफा (१) बमोजिमको दररेट प्रत्येक आर्थिक वर्ष शुरु हुनुभन्दा पन्थ दिन अगावै तोकी सक्नु पर्नेछ ।

१४. समिति, उपसमिति वा कार्यदल गठन गर्न सक्ने: (१) कार्यपालिकाले आफ्नो काम कारबाही व्यवस्थित गर्न आवश्यकता अनुसार कुनै सदस्यको संयोजकत्वमा समिति वा उपसमिति गठन गर्न सक्नेछ ।

(२) गाउँपालिका तथा नगरपालिकाले विषय विज्ञता आवश्यक पर्ने क्षेत्रमा कुनै सदस्य वा विषय विज्ञको संयोजकत्वमा कार्यदल गठन गर्न सक्नेछ ।

(३) उपदफा (१) वा (२) बमोजिम गठन हुने समिति, उपसमिति वा कार्यदलको कार्यक्षेत्र, कार्यावधि र अन्य विषय त्यस्तो समिति, उपसमिति वा कार्यदल गठन गर्दाको बखत तोके बमोजिम हुनेछ ।

१५. परिचालन र समन्वय गर्ने: गाउँपालिका तथा नगरपालिकाले स्थानीयस्तरमा विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धी कार्य गर्दा आफ्नो क्षेत्रभित्रका उपभोक्ता, निजी क्षेत्र, सामुदायिक सङ्घ संस्था, सहकारी संस्था तथा गैरसरकारी क्षेत्रको परिचालन र समन्वय प्रवर्द्धनलाई प्रोत्साहन गर्न सक्नेछ ।

१६. कार्यविभाजन र कार्यसम्पादन: (१) कार्यपालिकाको कार्यविभाजन र कार्यसम्पादन सम्बन्धी व्यवस्था सम्बन्धित कार्यपालिकाले स्वीकृत गरेको नियमावली बमोजिम हुनेछ ।

(२) उपदफा (१) बमोजिमको कार्यविभाजन नियमावलीमा अध्यक्ष तथा प्रमुख, उपाध्यक्ष तथा उपप्रमुख, वडा अध्यक्ष र सदस्यको काम, कर्तव्य र अधिकार समेत उल्लेख भएको हुनु पर्नेछ ।

(३) उपदफा (१) बमोजिमको कार्यविभाजन तथा कार्य सम्पादन नियमावली स्वीकृत वा संशोधन भएको मितिले पन्थ दिनभित्र प्रदेश र नेपाल सरकारमा पठाउनु पर्नेछ ।

(४) उपदफा (१) बमोजिमको नियमावलीबाट पदाधिकारीको कार्यविभाजन वा काम, कर्तव्य र अधिकार नतोकिएसम्मको लागि निजको काम, कर्तव्य अधिकार देहाय बमोजिम हुनेछ:-

क. अध्यक्ष वा प्रमुखको काम, कर्तव्य र अधिकार: अध्यक्ष वा प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

(१) सभा तथा कार्यपालिकाको बैठक बोलाउने र बैठकको अध्यक्षता गर्ने,

(२) सभा र कार्यपालिकाको बैठकमा बैठकको कार्यसूची तथा प्रस्ताव पेश गर्ने, गराउने,

(३) वार्षिक कार्यक्रम तथा बजेट तयार गरी सभामा पेश गराउने,

(४) सभाको अधिवेशन आवान र अन्त्य गर्ने,

(५) सभा र कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने गराउने,

(६) कार्यपालिकाको दैनिक कार्यको सामान्य रेखदेख, निर्देशन र नियन्त्रण गर्ने,



(७) उपाध्यक्ष वा उपप्रमुख, कार्यपालिकाका सदस्य तथा प्रमुख प्रशासकीय अधिकृतलाई काजमा खटाउने,

(८) दफा १२ को खण्ड ड. बमोजिम वडा समितिबाट सम्पादन हुने सिफारिस तथा प्रमाणित हुने विषय बाहेक प्रचलित नेपाल कानून बमोजिम स्थानीय तहबाट गर्नु पर्ने प्रमाणित वा सिफारिस गर्ने,

(९) गाउँपालिका तथा नगरपालिकाको चल अचल सम्पति हेरचाह तथा मर्मत सम्भार गर्ने गराउने र आम्दानी, खर्च, हिसाब र अन्य कागजपत्र सुरक्षित राख्ने, राख्न लगाउने,

(१०) गाउँपालिका तथा नगरपालिकाका समिति, उपसमिति तथा वडा समितिको कामको रेखदेख गर्ने,

(११) सार्वजनिक सेवा प्रवाह सम्बन्धी गुनासो व्यवस्थापन गर्ने, गराउने,

(१२) सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने,

(१३) सभा वा कार्यपालिकाले तोकेका अन्य काम गर्ने ।

ख. उपाध्यक्ष वा उपप्रमुखको काम, कर्तव्य र अधिकार: उपाध्यक्ष वा उपप्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

(१) न्यायिक समितिको संयोजक भई कार्य गर्ने,

(२) अध्यक्ष वा प्रमुखको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने,

(३) गैरसरकारी सङ्घ संस्थाका क्रियाकलापको समन्वय गर्ने,

(४) उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यको समन्वय गर्ने,

(५) योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षण गरी सोको प्रतिवेदन बैठकमा पेश गर्ने,

(६) सभा र कार्यपालिकाद्वारा गठित समितिहरूको काममा सहजीकरण र समन्वय गर्ने,

(७) सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा अध्यक्ष वा प्रमुखलाई जानकारी गराउने,

(८) सभा, कार्यपालिका तथा अध्यक्ष वा प्रमुखले प्रत्यायोजन गरेका वा तोकेका अन्य कार्य गर्ने।

ग. वडा अध्यक्षको काम, कर्तव्य र अधिकार: वडा अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

(१) वडा समितिको अध्यक्ष भई कार्य गर्ने,

(२) वडा समितिका सदस्यहरूको काममा समन्वय र सहजीकरण गर्ने,

(३) वडाको विकास योजना, बजेट तथा कार्यक्रम तयार गर्ने, गर्न लगाउने तथा स्वीकृतिका लागि गाउँपालिका वा नगरपालिकामा पेश गर्ने,



(४) वडावाट कार्यान्वयन हुने योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने गराउने, सोको अनुगमन तथा आवधिक समीक्षा गर्ने, गराउने,

(५) दफा १२ को खण्ड ढ मा उल्लिखित विषयमा सिफारिस तथा प्रमाणित सम्बन्धी कार्य गर्ने,

(६) सात दिनभन्दा बढी समय वडामा अनुपस्थित हुने भएमा वडाको दैनिक प्रशासनिक तथा सिफारिस सम्बन्धी कार्य गर्न सम्बन्धित वडा समितिको कुनै सदस्यलाई जिम्मेवारी तोकी सोको जानकारी अध्यक्ष वा प्रमुखलाई दिने,

(७) कार्यपालिका, सभा वा वडा समितिले तोकेका अन्य कार्य गर्ने ।

घ. कार्यपालिकाका सदस्यको काम, कर्तव्य र अधिकारः कार्यपालिकाको सदस्यको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ्-

(१) कार्यपालिकाको बैठकमा भाग लिने,

(२) अध्यक्ष वा प्रमुखले तोकेको विषयगत क्षेत्रको संयोजक वा प्रमुख भई तोकिएको कार्य गर्ने,

(३) सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा अध्यक्ष वा प्रमुखलाई जानकारी गराउने,

(४) कार्यपालिकाले तोकेका अन्य कार्य गर्ने ।

१७. बैठक र निर्णयः (१) कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नेछ ।

(२) कार्यपालिकाको बैठकमा कार्यपालिकामा तत्काल कायम रहेका सदस्य सङ्घयाको पचास प्रतिशतभन्दा बढी सदस्यहरू उपस्थित भएमा बैठकको लागि गणपूरक सङ्घया पुगेको मानिनेछ ।

(३) कार्यपालिकाको बैठकको निर्णय सर्वसम्मतिवाट हुनेछ ।

(४) उपदफा (३) बमोजिम सर्वसम्मतिवाट निर्णय हुन नसकेमा कार्यपालिकामा तत्काल कायम रहेको सदस्य सङ्घयाको बहुमत सदस्यवाट गरेको निर्णय कार्यपालिकाको निर्णय हुनेछ ।

(५) कार्यपालिकाको बैठक तथा निर्णय सम्बन्धी अन्य व्यवस्था संविधानको धारा २१८ बमोजिमको नियमावली अनुसार हुनेछ ।

१८. अधिकार प्रत्यायोजनः (१) कार्यपालिकाले आफूलाई प्राप्त अधिकारमध्ये केही अधिकार अध्यक्ष वा प्रमुख, उपाध्यक्ष वा उपप्रमुख, वडा समितिका सदस्य, आफू अन्तर्गतका समिति, उपसमिति वा प्रमुख प्रशासकीय अधिकृत वा अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।

(२) अध्यक्ष वा उपाध्यक्ष, प्रमुख वा उपप्रमुखले आफूलाई प्राप्त अधिकारमध्ये केही अधिकार कुनै सदस्य वा कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।

(३) वडा समिति वा वडा अध्यक्षले आफूलाई प्राप्त अधिकारमध्ये केही अधिकार वडा समितिका कुनै सदस्य वा कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।



स्थानीय सरकार सञ्चालन ऐन २०७४' ले तोके अनुसार नै प्रमुख प्रशासकीय अधिकृतले काम गर्नुपर्ने हुन्छ ।


- (क) सभा र कार्यपालिकाको सचिवको रूपमा कार्य गर्ने,
- (ख) सभा र कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने, गराउने,
- (ग) अध्यक्ष वा प्रमुखको निर्देशनमा वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मुत्याङ्गन गर्ने, गराउने,
- (घ) कोष तथा आर्थिक कारोबारको हिसाब तथा अभिलेख दुरुस्त फछ्यौट गर्ने, गराउने,
- (ङ) आयोजनाहरूको फरफारकका लागि प्रतिवेदन तयार गरी कार्यपालिकाको बैठकमा पेश गर्ने,
- (च) गाउँपालिका वा नगरपालिकाको चलअचल सम्पत्तिको संरक्षण गर्ने, लगत राख्ने तथा अध्यावधिक गर्ने गराउने,
- (छ) अध्यक्ष वा प्रमुखको निर्देशनमा कर्यपालिका तथा सभाको बैठक बोलाउने र बैठक सम्बन्धी आवश्यक कार्य गर्ने, गराउने,
- (ज) कार्यपालिकाको निर्णय प्रमाणित गर्ने र सभा र कार्यपालिकाको निर्णयको अभिलेख सुरक्षित गर्ने,
- (झ) न्यायिक समितिबाट भएको मिलापत्र तथा निर्णय सम्बन्धी मिसिल संरक्षण गर्ने, गराउने,
- (ञ) गाउँपालिका वा नगरपालिकाको प्रशासकीय तथा आर्थिक नियन्त्रण गर्ने,
- (ट) सार्वजनिक खरिद योजना तयार गरी खरिद सम्बन्धी कार्य गर्ने, गराउने,
- (ठ) सभा वा कार्यपालिकाले तोकेको अन्य कार्य गर्ने, गराउने ।




३. कार्यालयको संगठनात्मक संरचना

अनुसूची: १


घ्याङ्गलेख गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको संगठन संरचना







अनुसूची: १.१

छ्याडलेख गाँउपालिकाको संगठन ढाँचामा आधारित शाखा/उपशाखागत दरबन्दी विवरण







पंजीकरण तथा सामाजिक सुरक्षा उपशाखा

एम.आई.एस.अपरेटर पाँचौ तह (विविध प्रा) -१
सहायक ,चौथो तह, प्रशासन, सा.प्र, -१


पालिका अस्पताल १ र स्वास्थ्य चौकी (४)

संगठन ढाँचा र दरबन्दी अलग चाटमा
समावेश गरिएको छ ,

उपभोक्ता हकहित संरक्षण, सहकारी, उद्योग,
पर्यटन, श्रम तथा रोजगार उपशाखा

सहायक पाँचौ तह(ना.सु) प्रशासन,सा.प्र - १
अन्य थप जनशक्ति गा.पा.अन्तर्गत संचालित उद्यम
विकास कार्यक्रम र प्रधानमन्त्री रोजगार कार्यक्रम
तरफका कर्मचारिलाई कामको जिम्मेवारी तोक्ने ।

अनुसूची: २
द्याइलेख गाउँपालिका अन्तर्गत ५ वडा कार्यालयको संगठन संरचना





प्रस्तावित संगठन संरचना अनुसार वडा कार्यालयमा रहने दरबन्दी विवरण

क्र.सं.	पद नाम	तह	सेवा /समूह	दरबन्दी (प्रति वडा)	कुल दरबन्दी	जिम्मेवारी वहन गर्ने क्षेत्र
१	वडा सचिव	पाँचौ	प्रशासन / सा.प्र	१ एक	५ पाँच	सार्वजनिक सेवा र पंजीकरण
२	सहायक क. अ.	चौथो	विविध / प्रा	१ एक	५ पाँच	राजस्व तथा सामुदायिक सेवा
३	अ.सव-ईन्जिनियर	चौथो	ईन्जी/सि/जनरल	१ एक	५ पाँच	योजना तथा प्राविधिक सेवा
४	कार्यालय सहयोगी	श्रेणीवि हिन		१ एक	५ पाँच	कार्यालय संचालनमा सहयोगी
		जम्मा पद संख्या			२० बिस	



अनुसुची ३

द्याङलेख गाउँपालिका, गाउँ कार्यपालिका कार्यालयको संगठनात्मक ढाँचामा आधारित दरबन्दी विवरण

;

क्र.सं	पद नाम श्रेणी/तह		सेवा तथा समूह	संख्या	जिम्मेवारी वहन गर्ने शाखा /उपशाखा/ इकाई
क) गाउँ कार्यपालिकाको कार्यालयको नियमित दरबन्दी तर्फ रहने स्थायी पदहरू					
१	प्रमुख प्रशासकीय अधिकृत	आठौ	प्रशासन / सा.प्र	१	कार्यालय प्रमुख.(निजामति सेवा तर्फ रा.प.तृ. श्रेणी)
२	अधिकृत (प्रशासन)	सातौ/छै ठौ	प्रशासन / सा.प्र.	१	सामान्य प्रशासन तथा योजना शाखा
३	अधिकृत (जनस्वास्थ्य)	सातौ/छै ठौ	स्वास्थ्य / हे.इ.	१	स्वास्थ्य सेवा शाखा
४	अधिकृत (लेखा)	सातौ/छै ठौ	प्रशासन / लेखा	१	वित्त तथा राजस्व शाखा



५	अधिकृत /सहायक (जनस्वास्थ्य)	सातौ/छैठौ	स्वास्थ्य / हे.ई.	१	स्वास्थ्य सेवा व्यवस्थापन उपशाखा
६	अधिकृत (कृषि /भेटरीनरी)	सातौ/छैठौ	कृषि / भेटरीनरी	१	आर्थिक क्षेत्र विकास शाखा
७	अधिकृत (सूचना प्रविधि)	छैठौ	विविध प्रा. (IT)	१	सूचना, संचार तथा प्रविधि विकास उपशाखा
८	अधिकृत /सहायक (प्रशासन)	छैठौ/पाँचौ	प्रशासन / सा.प्र.	१	योजना तथा अनुगमन उपशाखा
९	सहायक (कानून)	पाँचौ	न्याय सेवा / कानून	१	कानून तथा बिधायन उपशाखा
१०	सहायक प्रशासन (ना.सु.)	पाँचौ	प्रशासन / सा.प्र.	१	प्रशासन, बैठक व्यवस्था तथा संघ संस्था समन्वय उपशाखा
११	सहायक प्रशासन (ना.सु.)	पाँचौ	प्रशासन / सा.प्र.	१	खरीद तथा जिन्सी व्यवस्था ईकाई



१२	सहायक प्रशासन (ना.सु.)	पाँचौ	प्रशासन / सा.प्र.	१	उपभोक्ता हकहित, सहकारी, उद्योग, पर्यटन, श्रम तथा रोजगार उपशाखा
१३	आ.ले.प.सहाय क	पाँचौ	प्रशासन / लेखा	१	आन्तरिक तथा पूर्व लेखापरिक्षण ईकाई
१४	सहायक (लेखापाल)	पाँचौ	प्रशासन / लेखा	१	आर्थिक प्रशासन उपशाखा
१५	सहायक (सव इंजिनियर,)	पाँचौ	इंजी /सिभिल /जनरल	२	पूर्वाधार विकास तथा प्राविधिक उपशाखा
१६	सहायक (सव इंजिनियर,)	पाँचौ	इंजी / सिभिल/बि एण्ड आर्किटेक्ट	१	वस्ती विकास, भवन निर्माण तथा नक्शापास उपशाखा
१७	प्राविधिक सहायक (शिक्षा)	पाँचौ	शिक्षा / शिक्षा प्रशासन	१	शिक्षा तथा खेलकूल विकास उपशाखा
१८	ज.स्वा.नर्स	पाँचौ	स्वास्थ /नसिड. /स्वा.प्र /क.न.	१	जनस्वास्थ्य उपशाखा



१९	सहायक (म.वि.निरीक्षक)	पाँचौ	विविध सेवा	१	महिला, बालवालिका तथा समाज कल्याण उपशाखा
२०	सहायक (कृषि प्रा स.)	पाँचौ	कृषि (कृषि /मत्स्य विकास)	१	कृषि तथा मत्स्य विकास उपशाखा
२१	सहायक (पशुसेवा प्रा.स.)	पाँचौ	कृषि (ला.पो.डे.डे)	१	पशुपन्धी विकास उपशाखा
२२	सहायक (रेन्जर)	पाँचौ	वन सेवा/ फरेष्ट्री	१	वातावरण तथा विपद व्यवस्थापन उपशाखा
२३	सहायक (खा.पा.स.टे.)	पाँचौ	इंजीनियरिंग/ स्यानिटरी	१	पूर्वाधार विकास तथा प्राविधिक उपशाखा
२४	सहायक (एम.आइ.एस.अ परेटर)	पाँचौ	विविध सेवा, प्रा.	१	सामाजिक सुरक्षा तथा पंजीकरण उपशाखा
२५	सहायक (स.कम्प्युटर अपरेटर)	चौथो	विविध सेवा, प्रा.	२	प्रशासन तथा बैठक व्यवस्था, योजना, राजस्व उपशाखा



२६	सहायक (स.म.वि.नि.)	चौथो	विविध सेवा, प्रा.	१	महिला, बालवालिका तथा समाज कल्याण उपशाखा
२७	सहायक (अमीन)	चौथो	इंजी / सर्वे	१	वस्ती विकास, भवन तथा नक्शापास उपशाखा
२८	सहायक (खरिदार स्तर)	चौथो	प्रशासन / सा.प्र.	३	पंजीकरण, राजस्व, योजना र जिन्सीमा १/१ पद रहने
२९	ना.प्रा.स (कृषि/कृ.प्र)	चौथो	कृषि /कृषि प्रसार	१	कृषि तथा मत्स्य विकास उपशाखा
३०	ना.प्रा.स. (कृषि/भेटनरी)	चौथो	कृषि /भेटनरी	१	पशुपन्धी विकास उपशाखा
		कार्यालय तर्फ रहने कुल नियमित दरबन्दी संख्या	३४		
छ) सहायक पदहरूको दरबन्दी (करार सेवा तर्फ)					
१	नगर प्रहरी हवलदार	तृतीय	विशेष सेवा	१	नगर प्रहरी तथा आकस्मिक सेवा इकाई



२	नगर प्रहरी जवान	प्रहरी श्रेणीविहि न	विशेष सेवा	५	नगर प्रहरी तथा आकस्मिक सेवा इकाई
३	हलुका सवारी चालक	श्रेणीविहि न	मेकानिकल	३	कार्यालयमा रहेको जीप, ट्रीपर, ट्रेक्टर,लोडर साधन हाक्नको लागि
४	कार्यालय सहयोगी	श्रेणीविहि न	प्रशासन	५	कार्यालयका विभिन्न शाखा/[उपशाखाहरूमा खटीने
			जम्मा पद संख्या	१४	
		कार्यालयको जम्मा जम्मी दरबन्दी संख्या	४८		
ग) वडा कार्यालय (५) तर्फको दरबन्दी विवरण					
१	वडा सचिव (ना.सु. स्तर)	पाँचौ	प्रशासन/सा.प्र	५	१ देखि ५ नं वडा कार्यालय
२	सहायक क.अ.	चौथो	विविध सेवा, प्रा	५	१ देखि ५ नं वडा कार्यालय
३	अ.सव- ईंजिनियर	चौथो	ईंजी/सि/जन	५	१ देखि ५ नं वडा कार्यालय




४	कार्यालय सहयोगी (करार तर्फ)	श्रेणीविहि न	प्रशासन	५	१ देखि ५ नं वडा कार्यालय
		बडा कार्यालय तर्फको जम्मा पद संख्या	२०		
	कार्यपालिकाको कार्यालय र वडा कार्यालय समेत गरी जम्मा कायम हुने दरबन्दी संख्या	६८			



अनुसूची: ४

घ्याङ्गलेख गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकी ५ को संगठन संरचना र दरबन्दी विवरण



१) वडा नं. १,२,३,४ र ५ मा रहेको स्वास्थ्य चौकी ५ को दरबन्दी विवरण						
सि.नं.	पद नाम	तह	सेवा/ समूह	संख्या	जम्मा	कैफियत
१.१	अधिकृत/सि.अ. हे.व./ हे.अ.	छैठौ/पाचौ	स्वास्थ्य / हे.ई.	१ एक	५ पाँच	प्रति हेपो १ ईन्चार्ज
१.२	सि.अ.हे.व./हे.अ . .	अधिकृ छैठौ /स पाँचौ	स्वास्थ्य / हे.ई.	१ एक	५ पाँच	प्रति हेपो १ पद



१.३	सि/.अ.हे.व.	पाँचौ/चौथो	स्वास्थ्य / हे.ई.	१ एक	५ पाँच	
१.४	सि/.अ.न.मि	पाँचौ/चौथो	स्वास्थ्य/ क. नसिङ	२ दुइ	१० दश	
१.५	ल्याव असिस्टेन्ट	चौथो	स्वास्थ्य/ प्याथोलो जी	-----	-----	
१.६	कार्यालय सहयोगी	श्रेणीविहिन	प्रशासन	१ एक	५ पाँच	करार दरवन्दी
		जम्मा पद संख्या		६ छ	३० तीस	



४. शाखा, ईकाइको जिम्मेवारी

क्र.सं.	शाखाको नाम	जिम्मेवारी	पद	मोवाईल नम्बर
१	आर्थिक प्रशासन शाखा	सुरेश कुमार अधिकारी	लेखा अधिकृत, सातौ	९८४९५५४६४४
२	शिक्षा तथा खेलकुद	सुरेन्द्र कुमार स्याङ्गतान	लेखा अधिकृत, साता	९८६५३६२९८९
३	स्वास्थ्य सेवा शाखा	महेन्द्र यादव	सि.अ.हे.व., छैठौ	९८४८६४६८९९
४	सूचना तथा प्रविधि	किशोर कुमार वाईवा	सूचना प्रविधि अधिकृत	९८४९९६४६६५
५	पूर्वाधार विकास तथा प्राविधिक शाखा	निराजन आले	ईन्जिनियर	९८४९८९४३९९
६	प्रशासन, बैठक व्यवस्था तथा संघ संस्था समन्वय शाखा	लक्ष्मण दत्त पन्त	सहायक पाँचौ	९८४३४९०५४१
७	महिला, बालबालिका तथा समाज कल्याण शाखा	लक्ष्मण दत्त पन्त	सहायक पाँचौ, प्रशासन	९८४३४९०५४१
८	बस्ती विकास, भवन निर्माण तथा नक्सा उपशाखा	शम्भु योन्जन	सब ईन्जिनियर	९८६३५४४८८४
९	आन्तरिक तथा पूर्व लेखापरीक्षण	पदम वहादुर सुनुवार	सहायक पाँचौ, आलेप	९८४९४४२४७४
१०	योजना तथा अनुगमन शाखा	सुधन थिड	सहायक पाँचौ, प्रशासन	९८६०२९९४६८
११	खरिद तथा जिन्सी व्यवस्था शाखा	भरत जंग थापा	सहायक पाँचौ, प्रशासन	९८५४०३९४९०
१२	बातावरण तथा विपद् व्यवस्थापन शाखा	भरत जंग थापा	सहायक पाँचौ, प्रशासन	९८५४०३९४९०
१३	कानून तथा विद्यायन	प्रकाश खतिवडा	सहायक पाँचौ, प्रशासन	९८४४९६४९७५
१४	वित्त तथा राजस्व शाखा	सुदिप विक्रम थापा	कम्प्यूटर अपरेटर	९८५४०४२६९९
१५	उपभोक्ता हकहित, सहकारी, उद्योग, पर्यटन तथा श्रम, रोजगार	सुदिप विक्रम थापा	कम्प्यूटर अपरेटर	९८५४०४२६९९
१६	सामाजिक सुरक्षा तथा पंजिकरण शाखा	रवि गोले	एमआईएस अपरेटर	९८४४०४२४२४
१७	कृषि सेवा शाखा	छिरिड दोर्जे लामा	प्रा.स.पाँचौ	९८६४०६४६६७
१८	पशुपन्ची विकास शाखा	विक्रम थिड	ना.प्रा.स.चौथो	९८६२३७६४०५
१९	वडा सचिव (वडा नं. १)	यज्ञवन कार्की	खा.पा.स.टे.	९८६१३२७६५२
२०	वडा सचिव (वडा नं. २)	देबु खड्का	सहायक, चौथों	९८६५५०२४०२
२१	वडा सचिव (वडा नं. ३)	ज्ञानलाल भोलन	सहायक पाँचौ, प्रशासन	९८६५०८२०९९
२२	वडा सचिव (वडा नं. ४)	धन वहादुर बल	सहायक पाँचौ, प्रशासन	९८५४०४८२४८



२३	वडा सचिव (वडा नं. ५)	नर वहादुर बल	सहायक प्रशासन	पाँचौं, १६२११८१३७२
२४	ब्याक हु लोडर चालक	सूर्य वहादुर वाईवा		९८६६५०२७०६
२५	अमले स्वास्थ्य चौकी	विष्णु कुमार राना	सि.अ.हे.व.	९८४४०८४८३९
२६	बस्तीपुर स्वास्थ्य चौकी	काजी विक्रम थापा मगर	सि.अ.हे.व.	९८४७८४८२७८
२७	तामाजोर स्वास्थ्य चौकी	तपेश राय	अ.हे.व.	९८४४५६९८३७
२८	नेत्रकाली स्वास्थ्य चौकी	रामनाथ मण्डल	सि.अ.हे.व.	९८६४०२२००९
२९	रामपुर स्वास्थ्य चौकी	छत्रमाया कर्मचार्य	सि.अ.न.मी.	९६१४७०२०२५

क

गाउँ पालिकाको संगठन संरचनामा आधारित शाखा /ईकाई र कार्य विवरण

गाउँपालिकाको प्रस्तावित नयाँ संगठन संरचना अनुसार कार्यपालिकाको कार्यालय अन्तर्गत देहाय बमोजिमका शाखाहरू तथा ईकाई रहने छन् ।

१. सामान्य प्रशासन तथा योजना शाखा

- क) प्रशासन, बैठक व्यवस्था तथा संघसंस्था समन्वय उपशाखा
- ख) योजना तथा अनुगमन उपशाखा
- ग) कानून तथा विधायन उपशाखा
- घ) सूचना, प्रविधि तथा अभिलेख उपशाखा
- ड) खरीद तथा जिन्सी व्यवस्था ईकाइ (खरीद ईकाइ समेत)
- च) सरसफाई तथा आकस्मिक सेवा ईकाइ

२. स्थानीय पूर्वाधार विकास शाखा

- क) पूर्वाधार विकास उपशाखा
- ख) बस्ति विकास, भवन निर्माण तथा नक्शापास उपशाखा
- ग) वातावरण तथा विपद व्यवस्थापन उपशाखा

३. शिक्षा तथा सामाजिक विकास शाखा

- क) शिक्षा तथा खेलकूद विकास उपशाखा
- ख) महिला, बालबालिका तथा समाज कल्याण उपशाखा



ग) पंजीकरण तथा सामाजिक सुरक्षा उपशाखा

४. स्वास्थ्य सेवा शाखा

- क) जनस्वास्थ्य प्रवर्द्धन उपशाखा
- ख) स्वास्थ्य व्यवस्थापन उपशाखा

५. वित्त तथा राजस्व शाखा

- क) आर्थिक प्रशासन (लेखा) उपशाखा
- ख) राजस्व प्रशासन उपशाखा

६. आर्थिक क्षेत्र विकास शाखा

- क) कृषि विकास उपशाखा
- ख) पशुपंची विकास उपशाखा
- ग) उपभोक्ता हकहित संरक्षण, सहकारी, पर्यटन, उद्योग, श्रम तथा रोजगार प्रवर्द्धन उपशाखा

७. आन्तरिक तथा पूर्व लेखापरिक्षण ईकाइ

शाखा अन्तर्गतका उपशाखा तथा ईकाईबाट सम्पादन हुने कामको कार्यविवरण देहाय अनुसार हुनेछ ।

१. सामान्य प्रशासन तथा योजना शाखा: यस शाखा अन्तर्गत ४ उपशाखा, २ ईकाई र ५ वडा कार्यालय समेत ११ वटा सेवा ईकाइहरू रहनेछ । शाखा अन्तर्गतका उपशाखा र ईकाइ र वडा कार्यालयको मुख्य कार्य जिम्मेवारी देहाय बमोजिम हुनेछ ।



प्रशासन, बैठक व्यवस्था तथा संघसंस्था समन्वय उपशाखा

- कार्यालयको दैनिक प्रशासन संचालन लगायत कर्मचारी प्रशासन र व्यवस्थापन सम्बन्धी कानून बमोजिम गर्ने तोकिएका सबै कामहरू
- गाउँपालिकामा बारूण यन्त्र उपलब्ध भएमा सो संचालनको व्यवस्था, एम्बुलेन्स , शववाहन व्यवस्थापन तथा नागरिकको जीउधनको सुरक्षाका लागि तोकिए बमोजिमको आकस्मिक सेवा सम्बन्धी कामहरू ।
- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति,मापदण्ड,सेवा शर्त निर्धारण तथा नियमन,
- कार्यालय र अन्तर्गत ईकाइहरूको शान्ति सुरक्षा, पालोपहरा, सरसफाई व्यवस्था
- सार्वजनिक विदा, उत्सव , जात्रा, पर्व, उपाधी तथा विभूषण सम्बन्धी कामहरू ,
- कार्यालय र अन्तर्गत कार्यरत सबै कर्मचारी तथा पदाधिकारीहरूको क्षमता विकास सम्बन्धी कार्यक्रम तर्जुमा तथा कार्यान्वयन ,
- कार्यपालिका बैठक लगायत विभिन्न समिति उपसमितिहरूको बैठक व्यवस्थापन, निर्णय पुस्तिका तयारी ,निर्णय प्रमाणीकरण, निर्णय वितरण एवं निर्णय सार्वजनिक गर्ने
- गाउँपालिका क्षेत्रमा हुन सक्ने विशिष्ट अतिथिको भ्रमणमा मिलाउनु पर्ने शिष्टाचार व्यवहार सम्बन्धी कामहरू,
- कानून बमोजिम भगिनी सम्बन्ध स्थापना गर्ने लगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्धका कामहरू,
- पालिकास्तरमा रहेका सामाजिक संघसंस्थहरू (गैसस,सामुदायिक संस्थाहरू)को दर्ता , नवीकरण तथा नियमन सम्बन्धी कामहरू ,
- टोल विकास समितिहरूको दर्ता लगायत सामाजिक क्षेत्र लक्षित कार्यहरूको समन्वय,सहकार्यको लागि नीतिनियम तर्जुमा ,
- सरकारी तथा गैर सरकारी क्षेत्र विच सामाजिक विकास र सशक्तिकरणका लागि सहकार्य र समन्वय सम्बन्धी काम ।



- कानून बमोजिम कुनै शाखाले गर्ने भनी स्पष्ट रूपमा नतोकिएका कामहरू,

योजना तथा अनुगमन उपशाखा

- स्थानीय तहको विकास आयोजना तथा परियोजना सम्बन्धी नीति नियम, मापदण्ड तर्जुमा र नियमन ,
- गाउँपालिकाको आवधिक तथा दीर्घकालीन विकास गुरुयोजना निर्माण सम्बन्धी काम
- सहभागितामूलक प्रकृयामा आधारित वार्षिक योजना तर्जुमाका कामहरू
- गाउँसभाबाट स्वीकृत वार्षिक विकास कार्यक्रमको कार्यान्वयन,उपभोक्ता समिति परिचालन, कार्यक्रमको अनुगमन, आवधिक समीक्षा तथा मूल्यांकन सम्बन्धी कामहरू ,
- गाउँसभाबाट स्वीकृत आयोजना तथा कार्यक्रमको अनुगमनको लागि सूचक र अनुगमन कार्यतालिका कार्यपालिकाबाट स्वीकृत गरी लागु गर्ने,
- विभिन्न तहगत अनुगमन समितिहरू क्रियाशील गरी तदनुरूप अनुगमन गर्ने गराउने व्यवस्था प्रभावकारी बनाउने ,
- गाउँसभाबाट स्वीकृत आयोजना तथा कार्यक्रमको तोकिए अनुसार चौमासिक र वार्षिक समीक्षा गरि सो समीक्षाको प्रतिवेदन वेभेपेज मार्फत सार्वजनिक गर्ने,
- योजना तर्जुमाको लागि जनप्रतिनिधि, कर्मचारी , समुदायको क्षमता विकासको कार्यक्रम संचालन गर्ने गराउने,
- प्रचलित कानूनले गर्न तोकेका योजना तर्जुमा तथा कार्यान्वयनका कामहरू,
- कार्यालय प्रमुख र कार्यपालिकाले गर्न तोकेका विषयगत कामहरू

खरीद तथा जिन्सी व्यवस्थापन ईकाइ



- बार्षिक खरीद योजना तयारी तथा स्वीकृतीको काम, सार्वजनिक खरीदका लागि शाखा, उपशाखागत मांग संकलन, तोकिए बमोजिम सार्वजनिक खरीद प्रकृया प्रारम्भ गर्ने
- सबै प्रकारका जिन्सी मालसामानको लगत अध्यावधिक गर्ने, मांगको आधारमा मालसामान आपूर्ती तथा भण्डारणको उचीत प्रबन्ध ,
कार्यालयको टिक्ने जिन्सी तथा औजार उपकरण लगायतका मालसामानहरूको मर्मत संभार तथा सार्वजनिक सम्पत्तीको व्यवस्थापन एवं संरक्षण , बार्षिक जिन्सी निरीक्षण गराइ बार्षिक प्रतिवेदन तयारी ।
- कार्यालयको नाममा रहेको वा हस्तान्तरण भई आएका जग्गा जमीन, भवन लगायतका सार्वजनिक सम्पत्तिको सप्रमाण लगत खडा गर्ने, अतिक्रमण हुन नदिन आवश्यक व्यवस्था गरी कार्यपालिका समक्ष बार्षिक प्रतिवेदन पेश गर्ने ,
गाउँपालिका क्षेत्र भित्र रहेका सबै ऐलानी पर्ती जग्गाको नक्सा , फिल्डबुक उतार र अन्य प्रमाण सहितको अद्यावधिक लगत संकलन गरी जग्गाको बर्तमान अवस्था खुलाई विवरण गाउँ कार्यपालिका समक्ष पेश गर्ने । ऐलानी पर्ती जग्गा अतिक्रमण हुन नदिन कार्यपालिका मार्फत ठोस कार्ययोजना तयार गरी गाउँसभाबाट स्वीकृत गरी लागु गर्ने ।
- सार्वजनिक खरीद नियमावली बमोजिम खरीद ईकाइको कार्य जिम्मेवारी भित्रका कामहरू ।
- गाउँपालिकाको स्वामित्वमा रहेका सबै किसिमका सवारी साधन र हेभी ईक्वीपमेन्ट (डोजर, रोलर, व्याकहो लोडर, वाटर स्प्रेयर, ट्रक टिप्पर , ट्याक्टर लगायत यातायातको साधनको रूपमा प्रयोगमा रहेको मोटर गाडी, मोटर साईकल) को लगत खडा गर्ने, नियमित र आवधिक मर्मत संभार योजना तयार गर्ने,



- साधन अनुसार संचालन नियन्त्रण किताव राख्ने व्यवस्था मिलाउने, साधनहरूको वारेन्टी अवधिको अनुशरण गर्ने, साधनहरूको वीमा लगायत समय भित्रै दर्ता नविकरण भएको सुनिश्चित गर्ने,
- साधनहरूको दुरूपयोग रोकन मापदण्ड तयार गर्ने र पालना गर्न गराउन तथा साधनहरूको सामान्य मर्मत संभारको काम ड्राईभर, अपरेटर र हेल्परबाट नै हुन सक्ने गरी उनीहरूको क्षमता विकासको कार्यक्रम तर्जुमा गरी संचालन गर्ने ,
- खरीद, आपूर्ति र जिन्सी व्यवस्थापन सम्बन्धमा कार्यालय प्रमुख र कार्यपालिकाले तोके बमोजिमका कामहरू,
- प्रशासन शाखा प्रमुखले तोके अनुसारका कामहरू ।

कानून तथा विधायन उपशाखा

- स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ५ को गाउँसभाको व्यवस्थापन सम्बन्धी कार्यविधि अन्तर्गत दफा २० देखि दफा २३ सम्म उल्लेखित कार्यहरू, सोही ऐनको परिच्छेद १५ को दफा १०२ को उपदफा १,२, ३ र ४ मा उल्लेखित कार्यहरू सम्पादनमा सहयोग र सहजीकरण,
- गाउँपालिकाको क्षेत्राधिकार भित्रका विषयमा सम्मानित अदालत, गाउँसभा, कार्यपालिकाबाट जारी भएका आदेश तथा निर्णयहरू कार्यान्वयन गर्ने गराउने ,
- गाउँपालिकाको नाममा दायर भएको वा गाउँपालिकाको तर्फबाट दायर मुद्दाको फिरादपत्र , जवाफ लेखे, पुनरावलोकन लगायत प्रचलित कानून अनुसार सम्पादन गर्नु पर्ने कार्यहरू ,
- गाउँपालिकाका नाममा दायर भई गाउँपालिका वादी वा प्रतिवादी भएका सबै मुद्दाको लगत राखे, बार्षिक प्रतिवेदन नगरसभामा पेश गर्ने ।
- नेपालको संविधानको धारा २१७ अनुसार स्थानीय तहमा रहने न्यायिक समिति सम्बन्धमा स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद १५ मा व्यवस्था



- भए अनुसार न्यायिक समितिको अधिकार क्षेत्रका विषयमा न्यायिक निरूपणका लागि आवश्यक सहयोग , समन्वय र सहजीकरण गर्ने
- गाउँपालिकाको उपाध्यक्षको अध्यक्षताको न्यायिक समितिलाई न्यायिक निरूपणमा कानूनी सल्लाह सुझाव प्रदान गर्ने तथा न्यायिक समितिको सबलीकरणमा सहयोग र समन्वय गर्ने,
 - न्यायिक समितिको क्षेत्राधिकारका विषयमा न्यायिक समितिबाट सम्पादन गर्नु पर्ने न्यायिक निरूपणका लागि स्थानीय नियम ,कानून तर्जुमा तथा परिमार्जनका काम,
 - सामुदायिक मध्यस्थता मार्फत स्थानीय विवाद निरूपणका लागि सहजकर्ताहरूको छनौट तथा प्रशिक्षणका कामहरू ,
 - गाउँ कार्यपालिका वा कार्यपालिकाको कार्यालयले मांग गरेका विषयमा कानूनी राय तथा परामर्श दिने,
 - गाउँसभाबाट गठित विधायन तथा सुशासन समितिको सचिवालयको काम गर्ने,

सूचना प्रविधि तथा अभिलेख उपशाखा

- सूचना प्रविधि मैत्री गाउँपालिकको अवधारणा कार्यान्वयन गर्न सूचना, संचार तथा प्रविधिको विकासका कामहरू ,
- नगरपालिकाका सबै सूचना तथा निर्णय र महत्वपूर्ण दस्तावेजहरू संग्रह र संरक्षण गरी Electronic version मा अभिलेखिकरण गरी सुरक्षित राख्ने,
- सार्वजनिक महत्वका सूचनाहरू, सभा तथा कार्यपालिकाका निर्णय, मासिक आमदानी खर्चका विवरण कार्यालयको वेभसाईटमा अपलोड गर्ने र अपडेट गर्ने
- गा.पा.का सेवाहरू Online पद्धतीबाट प्रवाह गर्न शाखा तह र वडा स्तरमा नेटवर्किङ्गका कामहरू,
- भरपर्दो सेवा अविद्यित उपलब्ध गराउन कर्मचारी र जनप्रतिनिधिको लागि सुचना प्रविधिमा आधारित प्रशिक्षण लगायत क्षमता विकासका कार्यक्रम संचालन,



- विद्युतीय शासन (e-governance) पद्धतीलाई संस्थागत गर्न सो सम्बन्धी कार्यहरू,
- गाउँपालिकाको संस्थागत स्वमूल्यांकनको सहजीकरण कामको फोकल ईकाईको जिम्मेवारी बहन गर्ने र सूचकको पुष्टिको लागि शाखागत र विषयगत रूपमा प्रमाण संकलन गरी सुरक्षित राख्ने ,
- सूचनाको हक सम्बन्धि कानून बमोजिमको कामहरू सम्पादन गर्ने ,
- कानून बमोजिम गाउँपालिका क्षेत्र भित्र एफ.एम. रेडियो संचालनको लागि ईजाजत प्रदान गर्ने सम्बन्धि कामहरू ।
- सूचना, संचार तथा प्रविधि विकास सम्बन्धी गाउँपालिकाको नीति अनुसार तोकिए बमोजिमका कामहरू ,

सरसफाई तथा आकस्मिक सेवा इकाई

- बजार र सार्वजनिक क्षेत्रको नियमित र आवधिक सरसफाई सम्बन्धि काम ,
- फोहरमैला संकलन, प्रशोधन र विसर्जनका लागि उपयुक्त ल्याण्डफिल साईटको खोजी र विकास गरी मानव स्वास्थ्य र वातावरणमा प्रतिकुल प्रभाव नपर्ने गरी व्यवस्थापन गर्ने,
- फोहरमैलाको घरेलु व्यवस्थापन र कम्पोष्टमल बनाउने सम्बन्धी जनचेतनामूलक र सशक्तिकरणका कामहरू,
- पालिकालाई पूर्ण सरसफाईयुक्त राख्न विभिन्न सहयोगी तथा साझेदार संस्थाहरूसंग सहकार्य गर्ने, साथै विभिन्न गुठी, ट्रृष्ण एवं कोषसंग जनहितका लागि स्वीकृत नीति भित्र रहि सहकार्य गर्ने।
- पालिकाले गर्ने भनी कानूनले तोके बमोजिमको अत्यावश्यक सेवा सम्बन्धि कामहरू कार्यपालिकाबाट स्वीकृत मापदण्ड अनुसार प्रवाहित गर्न सहजीकरण र समन्वय गर्ने,



- पालिकामा दमकल, एन्वुलेन्स, सरसफाई सम्बन्धी औजार उपकरण उपलब्ध हुन आएमा सो परिचालनको लागि मापदण्ड तयार गर्ने र संचालनको व्यवस्थापन गर्ने, गाउँपालिकाकाले नगर प्रहरी गठन गरी जनशक्ति व्यवस्थापन गरेमा नगर प्रहरी परिचालनको लागि बिनियम र मापदण्ड तयारी तोकिए बमोजिम परिचालनको काम गर्ने ,
- प्रशासन शाखा प्रमुखले तोके अनुसारका कामहरू ।

वडा कार्यालय (वडा नं. १ देखि ५ सम्म)

- बडा कार्यालयबाट सम्पादन हुन कानूनले तोकेका कामहरू सम्पादनमा वडा कार्यालयलाई सहयोग, समन्वय र सहजीकरणका कामहरू,(वडा कार्यालयको विस्तृत कार्य विवरण अनुसूची ७ मा समावेश गरिएको छ)

२. स्थानीय पूर्वाधार विकास शाखा : यस शाखा अन्तर्गत पूर्वाधार विकास तथा प्राविधिक सेवा उपशाखा , आवास, भवन तथा नक्शापास उपशाखा र वातावरण तथा विपद व्यवस्थापन उपशाखा सहित ३ वटा उपशाखा रहनेछ । यस शाखा मार्फत सम्पादन हुने प्रमुख कार्य देहाय बमोजिम हुनेछ ।

पूर्वाधार विकास तथा प्राविधिक उपशाखा

- स्थानीय पूर्वाधार विकासका लागि यातायात गुरुयोजना तर्जुमा, यातायात सम्बन्धी नीति, नियम, मापदण्ड निर्धारण तथा नियमन ,
- पालिका स्तरीय सडक तथा यातायात व्यवस्था सम्बन्धी कामहरू ,
- विद्युत, ऊर्जा , वैकल्पिक ऊर्जा तथा सडक बत्ती सम्बन्धी काम ,
- सिंचाई प्रणाली विकास तथा जलउत्पन्न प्रकोप नियन्त्रण सम्बन्धी काम ,



सतह तथा भूमीगत खानेपानी आयोजना कार्यान्वय तथा सुदृढीकरण सम्बन्धी काम

- गाउँसभाबाट स्वीकृत बार्षिक विकास आयोजना तथा कार्यक्रमको विस्तृत आयोजना प्रतिवेदन (DPR)तयारी,
- आवधिक योजनाको उद्देश्य र लक्ष प्राप्तिका लागि यातायात गुरुख्योजना लगायत दीर्घकालीन योजना तर्जुमाको लागि तोकिए बमोजिमको कामहरू गर्ने,
- स्थानीय ज्याला र सामाग्रीको दररेट निर्धारणको काम ,
- गाउँपालिका र अन्तर्गत कार्यरत प्राविधिक कर्मचारीहरूको क्षमता विकास सम्बन्धि विभिन्न प्रशिक्षण, अनुशिक्षण तथा सेवाकालिन तालिमको पहिचान र कार्यक्रम तर्जुमा ,
- बार्षिक खरीद योजना तयारीमा सहयोग र सहजीकरण,
- वडास्तरमा संचालन हुने आयोजना/कार्यक्रममा प्राविधिक सेवा, सुभरभिजन लगायत प्राविधिक परामर्श प्रदान गर्ने ,
- कार्यान्वयनमा रहेका आयोजना, परियोजना, कार्यक्रममा प्राविधिक रेखदेख तथा सुपरिवेक्षण र गुणस्तर नियन्त्रणका काम ,
- गाउँपालिकामा निर्माण सामाग्री गुणस्तर निर्धारण र परिक्षणका लागि ल्याव स्थापनाको पहल र परिक्षणका कार्यहरू,
- पूर्वाधार विकास सम्बन्धी गाउँसभाबाट स्वीकृत सबै कार्यक्रमको बार्षिक कार्यान्वयन तालिका तयारी र पालनाको व्यवस्था ,
- शाखा प्रमुख वा कार्यालय प्रमुखले सम्पादन गर्न तोकेका अन्य कार्यहरू ,

बस्ती विकास , भवन तथा नक्शापास उपशाखा

- भू-उपयोग तथा भू बर्गीकरणमा आधारित आवास तथा वस्ती विकास सम्बन्धी कार्यहरू,



- जग्गा नापी तथा नक्शा सम्बन्धी कामहरू,
- भूकम्प प्रतिरोधी सार्वजनिक भवन तथा संरचनाको विकास र भूकम्प दिवसका माध्यमले भूकम्प सुरक्षा सम्बन्धि अभियुखीकरण,
- भवन निर्माण सम्बन्धमा राष्ट्रिय भवन संहितामा आधारित स्थानीय भवन निर्माण मापदण्ड निर्धारण ,
- गाउँपालिका क्षेत्रमा निर्माण हुने सबै किसिमका सार्वजनिक, व्यवसायिक तथा निजी भवनहरूको मापदण्ड निर्धारण गर्ने,
- स्वीकृत मापदण्डका आधारमा नक्शापास गरी निर्माण ईजाजत दिने र निर्माण सम्पन्न प्रमाणपत्र दिने ,
- गाउँपालिका क्षेत्रमा भवन निर्माणको अनुगमन गर्ने र कानून विपरित निर्माण भए गरेको पाईएमा कानूनी व्यवस्था अनुसार प्रारंभिक कारवाहीका कामहरू,
- प्रत्येक वडामा घरको व्यवस्थित लगत राख्ने र वडागत रूपमा घर नम्वर प्रदान गर्ने,
- नगर विकास समिति गठन भई नगर विकास योजना तयार भएमा सो कार्यान्वयनका लागि पालिकाको फोकल प्वाईन्टको रूपमा काम गर्ने,
- सस्तो र सुलभ भवन निर्माणको अध्ययन ,अनुसन्धान गरी नमूना भवनको नक्सा तयार गर्ने,
- आवास तथा वस्ती विकास सम्बन्धि कार्यक्रम तर्जुमा र कार्यान्वयन,
- नगर विकास सम्बन्धि भौतिक योजना तर्जुमाका कामहरू,
- गाउँपालिकाको श्रोत नक्सा तयारी,
- शाखा प्रमुख र कार्यालय प्रमुखले तोकेका अन्य कामहरू,

वातावरण तथा विपद व्यवस्थापन उपशाखा



जल, जमीन र जंगलको उचीत संरक्षण , सम्बद्धन तथा बैज्ञानिक उपयोग नै वातावरण संरक्षणको आधार हो । बायुमण्डलमा उत्सर्जित कार्बन, धुलोधुंवा तथा विभिन्न खाले मानवीय प्रदुषणको कारण मानव जीवन उच्च जोखिममा रहेकोले गाउँपालिकाले आफ्नो पालिकाको अवस्था र अध्ययनलाई आधार लिएर प्रतिकूल वातावरण सुधार तथा स्तरोन्नतीको लागि स्थानीय नीति तर्जुमा गरी कार्यान्वयन गर्ने ,

पालिका क्षेत्र भित्र ध्वनी प्रदुषण नियन्त्रण तथा रोकथामका लागि प्रभावकारी कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्ने ,

समुदाय तथा विभिन्न समूहलाई नर्सरी स्थापनाको लागि प्रोत्साहन गर्ने,

गाउपालिका क्षेत्र भित्र निजी र सार्वजनिक जमीन तथा सडकका दूवै किनारामा जनपरिचालन गरि बृक्षारोपण अभियानका माध्यमले हरियाली प्रवर्द्धनका कामहरू, विभिन्न जनचेतनामूलक कार्यक्रमका माध्यमले पालिकालाई हराभरा बनाई स्वच्छ वातावरण प्रबद्धनको लागि उच्च प्राथमिकताका साथ कार्यक्रम संचालन गर्ने ,

पालिका भित्रका सबै सामुदायिक ,संस्थागत र निजी विद्यालयहरूमा वातावरण संरक्षण र प्रवर्द्धनका विषय पाठ्यक्रममा समावेश गर्न सरोकारवालहरूसंग छलफल र विमर्श गर्ने , कक्षामा छात्रछात्रालाई अभिमुखीकरण गर्ने, विभिन्न प्रतियोगिता संचालन गर्ने ,

स्वच्छ र स्वस्थ्य वातावरण प्रवर्द्धन अभियानलाई टेवा पुग्ने गरी वातावरण संरक्षण र प्रवर्द्धनमा सिर्जनशील काम गर्ने घरपरिवार वा समुदायलाई पुरस्कृत गर्न पुरस्कार स्थापनाको पहल गने ,

गाउँपालिका स्तरीय विपद व्यवस्थापन समितिको सचिवालयको काम ,समितिको वैठक व्यवस्था र निर्णय कार्यान्वयन तथा समन्वयका काम,

विपद व्यवस्थापन आवधिक प्रतिकार्य योजना तर्जुमा र सो अनुसार वार्षिक कार्यक्रम तर्जुमा, कार्यान्वयनका काम ।



३. सामाजिक विकास शाखा : यस शाखा अन्तर्गत शिक्षा तथा खेलकूद विकास उपशाखा, महिला, बालबालिका तथा समाज कल्याण उपशाखा र पंजीकरण तथा सामाजिक सुरक्षा उपशाखा सहित ३ वटा उपशाखाहरू रहनेछ । यस शाखा मार्फत सम्पादन हुने प्रमुख कार्यहरूको विवरण देहाय बमोजिम रहनेछ ।

शिक्षा तथा खेलकूद विकास उपशाखा

• पूर्व प्राथमिक (Pre-school) तथा आधारभूत विद्यालय (कक्षा १ देखि कक्षा ८ सम्म) संचालनको अनुमति प्राप्त विद्यालयको नक्शांकन, अनुमति, समायोजन तथा नियमन कार्य,



- प्रारंभिक बाल शिक्षा तथा विद्यालय शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक शिक्षा, निरन्तर सिकाई तथा विशेष शिक्षा सम्बन्धी नीति, योजना तर्जुमा तथा नियमन,
- प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको योजना तर्जुमा, संचालन, अनुमति र नियमन
- विद्यार्थी प्रोत्साहन, विद्यार्थी सिकाई परीक्षण तथा छात्रबृत्ती वितरण र व्यवस्थापन,
- आधारभूत तहमा कक्षा ८ को परीक्षा व्यवस्थापन तथा समन्वय,
- माध्यमिक विद्यालय संचालनको लागि कक्षा ९ देखि कक्षा १२ सम्मको स्वीकृती प्राप्त सबै माध्यमिक विद्यालयको शैक्षिक नीति, नियम, मापदण्ड, योजना निर्माण, कार्यान्वयन तथा नियमन सम्बन्धी कामहरू,
- शैक्षिक विकास, अध्ययन अध्यापनको अवस्था, पाठ्यक्रम र पाठ्यसामग्रीको वितरण र व्यवस्थापन, शैक्षिक प्रशासन, विषयगत शिक्षकको अवस्था, शिक्षक विद्यार्थी अनुपात, भौतिक पूर्वाधारको अवस्था लगायत नगर शिक्षा ऐन र नियमावलीले तोके बमोजिमका कामहरू,
- माध्यमिक तहमा लिईने परीक्षा संचालन, समन्वय तथा अनुगमन सम्बन्धी कामहरू,
- विद्यालय तहमा पुस्तकालयको संचालन, पत्रपत्रिकाको उपलब्धता, समुदायमा पुस्तकालय, वाचनालय, सामुदायिक सिकाई तथा अध्ययन केन्द्र संचालनको अवस्था र व्यवस्थापन,
- सबै तहमा गाउँपालिक स्तरीय पाठ्यक्रमको निर्धारण, नैतिक शिक्षा, बाल विकास केन्द्र तथा पूर्व प्राथमिक विद्यालयहरूको विकास, विस्तार र व्यवस्थापनको कार्यहरू
- स्थानीय स्तरमा खेलकूदको विकास र प्रवर्द्धन सम्बन्धि कामहरू,



- विभिन्न किसिमका खेलकूद पूर्वाधारको विकासका कार्यक्रम तर्जुमा तथा खेलकूद प्रतियोगिता आयोजनामा टेवा र प्रोत्साहन ,
- युवा लक्षित विभिन्न क्रियाकलाप संचालनका लागि स्थानीय र बाह्य संघसंस्थासंग समन्वय, सहकार्यका कामहरू ,

महिला,बालबालिका तथा समाज कल्याण उपशाखा

- महिला हकहित सम्बन्धी नीति, नियम ,योजना तर्जुमा, कार्यान्वयन, समन्वय र नियमन,
- महिलाको आर्थिक,सामाजिक,राजनीतिक सशक्तिकरण तथा क्षमता विकासका कार्यहरू,
- सबै किसिमका घरेलु हिंसा लगायत लैंगिक हिंसा निवारणका लागि निरोधात्मक,प्रवर्द्धनात्मक र संरक्षणात्मक उपायहरू अवलम्बन गर्दै पिडीतलाई पुनःस्थापना गराउने कामहरू ,
- एकल महिलाको हकहित र संरक्षण सम्बन्धी कार्यहरू ,
- बालबालिका, किशोर किशोरीहरूको हकहित संरक्षणका लागि स्थानीय नीति, नियम , कार्यक्रम तर्जुमा तथा कार्यान्वयन र नियमन सम्बन्धी कामहरू ,
- बालमैत्री शासकीय प्रवन्ध, बाल क्लवको स्थापना, बाल सञ्चाल गठन, बाल गृह स्थापना लगायत शिशु स्याहार केन्द्र र बाल विकास केन्द्र व्यवस्थापनका कामहरू,असहाय बालबालिका, सडक बालबालिकाको संरक्षणको लागि बाल सुधार तथा पुनःस्थापना केन्द्रको व्यवस्थापन,
- जेष्ठ नागरिकको लगत अध्यावधिक गर्ने, परिचयपत्र वितरण,स्वास्थ्य सुविधा लगायत सामाजिक सुरक्षा सम्बन्धी कामहरू ,



- अपांगता भएका व्यक्ति तथा असहाय , असक्तको लगत अध्यावधिक गर्ने, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन र वितरण सम्बन्धी कामहरू ,
- अपांग तथा असक्त मैत्री पूर्वाधार निर्माण र संचालनको व्यवस्था ,
- सामाजिक सुरक्षा तथा सामाजिक समावेशीकरण सम्बन्धी स्थानीय नीति, नियम, मापदण्ड तर्जुमा ,

पंजीकरण तथा सामाजिक सुरक्षा उपशाखा

- संघीय सरकारबाट उपलब्ध सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत भत्ता वा बृत्ती पाउने सबैको लगत अध्यावधिक गर्ने, तोकिए बमोजिम मासिक बृत्ती सुविधा उपलब्ध गराउने,
- व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्ध बिच्छेद र धर्मपुत्र धर्मपुत्री सम्बन्धी) अभिलेख अध्यावधिक गरी मासिक प्रतिवेदन सम्बन्धित निकायमा समयमा पठाउने,
- व्यवस्थापन सूचना प्रणाली र घटना दर्ता सम्बन्धि सफ्टवेयर र सरकारी निकायबाट स्वीकृत आधुनिक प्रविधिको प्रयोगबाट घटना दर्ताको प्रमाणपत्र वितरण लगायत नियमित प्रतिवेदन प्रस्तुतीका कामहरू ,
- सामाजिक सुरक्षाको कार्यान्वयनको लागि संघ र प्रदेश तथा स्थानीय तहमा आवश्यकता अनुसार संस्थागत सम्पर्क, समन्वय तथा सहकार्यका कामहरू गर्ने , तोकिए अनुसारका अन्य कामहरू,

४. आधारभूत स्वास्थ्य सेवा शाखा: यस शाखा अन्तर्गत जनस्वास्थ्य प्रवर्द्धन उपशाखा र स्वास्थ्य व्यवस्थापन उपशाखा सहित २ वटा उपशाखाहरू रहनेछ । यस शाखा मार्फत सम्पादन हुने प्रमुख कार्य जिम्मेवारी देहाय बमोजिम रहनेछ ।



जनस्वास्थ्य प्रवर्द्धन उपशाखा

- आधारभूत स्वास्थ्य तथा पारिवारिक सरसफाई सम्बन्धी नीति, नियम, मापदण्ड, कार्ययोजना तर्जुमा, कार्यान्वयन तथा नियमन सम्बन्धी कामहरू ,
- आधारभूत स्वास्थ्य सेवाको संचालन तथा प्रवर्द्धनका कामहरू,
- स्वास्थ्य संस्थाहरू मध्ये महनौर र अर्नमा स्वास्थ्य संस्थाहरूमा उपलब्ध प्याथोलजी सेवाको विश्वसनीयताको लागि भएकै जनशक्तिलाई प्रशिक्षित गरी सेवा प्रवाह गर्न पहल गर्ने ।
- जनस्वास्थ्य निगरानी (**Public Health Surveillance**) लाई निरन्तरता दिने , प्रबर्धनात्मक, प्रतिकात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक स्वास्थ्य सेवामा जोड , **OutReach Clinic** का माध्यमले स्वास्थ्य सेवा भरपर्दो बनाउने ,
- दूरदराजमा रहेका स्वास्थ्य चौकीहरूमा सुरक्षित मातृत्व सेवा सहित **Birthing Center** संचालन गरी भरपर्दो सेवा पु-याउन पहल गर्ने ,
- आमा र शिशुका लागि तोकिए बमोजिमका सबै किसिमका खोपहरू समयमा नै लगाउने गरी उपलब्ध स्वास्थ्यकर्मीहरू परिचालन गर्ने ,
- घातक रोगहरू विरुद्धको राष्ट्रिय अभियान सफल बनाउन उपलब्ध मानव श्रोतको परिचालन गर्ने ,
- महिला स्वयंसेविकाको परिचालन तथा क्षमता विकासका कार्यहरू,
- विश्वमा देखिने भिन्न किसिमको कोभिड जस्तै नयाँ महामारी संक्रमण नियन्त्रणका लागि राष्ट्रिय नीति र प्राथमिकता अनुसार सचेतात्मक र उपचारात्मक सेवा स्थानीय स्तरमा नै सहजरूपमा उपलब्ध गराउन बहुक्षेत्रको सहयोग र साझेदारीका कामहरू ,
- समय समयमा देखिने र फैलिने विभिन्न किसिमका महामारी, संक्रामक रोगहरूबाट स्थानिय वासिन्दाहरूलाई वच्ने वचाउने कार्यक्रम तर्जुमा गर्ने, यस सम्बन्धमा पूर्व



- तयारी गर्ने र विभिन्न तहका सरकार र संघसंस्थाहरू विच आर्थिक तथा प्राविधिक साझेदारी अभिबृद्धिका कार्यहरू गर्ने गराउने ,
शाखा प्रमुख र कार्यालय प्रमुखले तोके अनुसारका जिम्मेवारीका कामहरू ,

स्वास्थ्य व्यवस्थापन उपशाखा

- स्वास्थ्य क्षेत्रका लागि स्वीकृत राष्ट्रिय र प्रादेशिक स्वास्थ्य नीति अनुरूप स्थानीय स्वास्थ्य नीति तर्जुमा गरी एकरूपता कायम गर्ने गराउने ।
- स्वास्थ्य बीमा कार्यक्रम विस्तार लगायत स्वास्थ्य सम्बन्धि सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन र व्यवस्थापनका कामहरू ,
- पालिका स्तरीय स्वास्थ्य संस्थाको भौतिक विकास तथा सेवा विस्तार गरी स्वास्थ्य सेवामा जनताको पँहुच बढाउन पहल गर्ने ,
- गाउँपालिका स्तरीय अस्पताल संचालनका लागि व्यवस्थापकीय कामहरू गर्ने , तोकिएको मापदण्ड अनुसार जनरल अस्पताल , नर्सिङ होम , उपचार केन्द्र, स्वास्थ्य क्लिनिक, ल्याव सेवा केन्द्र स्थापना, दर्ता, संचालनको अनुमतिका लागि स्थानीय मापदण्ड बनाई लागु गर्ने ,
- स्वास्थ्य चौकीहरूमा तोकिए बमोजिमका अत्यावश्यक औषधिहरूको भरपर्दो आपूर्तीको व्यवस्था मिलाउने तथा अत्यावश्यक उपकरणहरूको अवस्था नियमित जाँच गर्ने,
- स्वास्थ्य चौकीहरूमा दरबन्दी अनुसारका स्वास्थ्य कर्मीहरूको पूर्तीको अवस्था निगरानी गर्ने र कर्मचारीको क्षमता विकासका कामहरू वार्षिक कार्यक्रममा समावेश गरी संचालन गर्ने ,
- आयुर्वेद, प्राकृतिक र अन्य परम्परागत बैकल्पिक उपचार पद्धतीको विकास र विस्तारमा पहल गर्ने ,



- स्वस्थ जीवनको लागि योगा र ध्यान (**Yoga & Meditation**) मा आकर्षण बढाउन समुदाय तथा विद्यालय स्तरमा विभिन्न अनुशिक्षणका कार्यहरू गर्ने,
- पालिका स्तरमा स्थापित सबै किसिमका निजी स्वास्थ्य संस्थाहरू (अस्पताल, पोली क्लिनिक, ल्याव) र औषधि पसलको नियमित अनुगमन गरी गाउँपालिका समक्ष प्रतिवेदन पेश गर्ने ,
- गाउँपालिकाको स्वामित्वको एम्बुलेन्स संचालनको मापदण्ड निर्धारण गर्ने र निजी तथा सामुदायिक क्षेत्रबाट संचालित एम्बुलेन्स संचालनको मापदण्ड निर्धारण र परिमार्जन गर्ने ,
- आकस्मिक स्वास्थ्य सेवाको भरपर्दो व्यवस्था मिलाउने ,
- आपतकालीन स्वास्थ्य तथा महामारी तथा संक्रमण नियन्त्रणका लागि आन्तरिक र बाह्य साधन श्रोत परिचालन गर्न पहल गर्ने ,
- स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापनका कामहरू ,
- ५) **वित्त तथा राजस्व शाखा** : यस शाखा अन्तर्गत आर्थिक प्रशासन (लेखा) उपशाखा र राजस्व प्रशासन उपशाखा समेत २ वटा उपशाखाहरू रहने छ । यस शाखा मातहत सम्पादन हुने कामको विवरण निम्नानुसार रहनेछ ।

आर्थिक प्रशासन (लेखा) उपशाखा

- आर्थिक कार्यविधि सम्बन्धी नीति, नियम, कार्यविधी तर्जुमा र कार्यान्वयन
- आर्थिक प्रशासन र व्यवस्थापन सम्बन्धी कामहरू ,
- वार्षिक बजेट तर्जुमा , बजेट सीमा निर्धारण, शिर्षकगत व्ययको अनुमान तयारी, स्थानीय संचित कोष तथा आकस्मिक कोषको व्यवस्थापन,
- लेखा व्यवस्थापन, खर्च, राजस्व, घरौटी, कार्यसंचालन कोष तथा अन्य स्थानीय कोष तथा सम्पत्तिको एकीकृत विवरण तयारी ,
- गाउँसभाबाट स्वीकृत वार्षिक बजेट अनुसार आर्थिक कारोबारको लेखांकन, नियन्त्रण र व्यवस्थापन ,



- चालु आ.व. को राजस्व तथा व्ययको प्रगतीको आधारमा आगामी आ.ब.को बार्षिक आय अनुमान तयार गरी राजस्व परामर्श समिति समक्ष पेश गर्ने,
- नियमानुसार आन्तरिक तथा पूर्व लेखापरिक्षण गराई अन्तिम लेखापरिक्षण गराउने ,
- लेखापरिक्षण प्रतिवेदन अनुसार कायम बेरुजुहरूको लगत तयारी गर्ने र सो अनुसार नियमित गर्नु पर्ने, फर्छोट गर्नु पर्ने कार्य गर्ने ,
- लेखा परिक्षण प्रतिवेदनले असूलउपर गर्नु पर्ने भनि उल्लेख गरे अनुसार बेरुजु फर्छोटका काम सम्पन्न गरी बार्षिक प्रतिवेदन कार्यपालिका र गाउँसभा समक्ष पेश गर्ने ,
- गाउँपालिकाको वित्तीय कारोबारको स्वीकृत सफ्टवेयरको संचालन र उपयोगबाट लेखापालनको आधुनिक प्रविधिको प्रयोग गर्ने ,
- पारदर्शी लेखा प्रणाली अनुशरण गरी आर्थिक अनुशासन कायम गर्ने गराउने ,
- गाउँपालिकाको बार्षिक खरीद योजना तयारीमा सहयोग गर्ने,
- कार्यपालिका वा कार्यालय प्रमुखले मांगेका आर्थिक प्रशासन विषयमा राय सल्लाह दिने ,

राजस्व प्रशासन उपशाखा

- गाउँपालिकाको राजस्व नीति, नियम तर्जुमा ,कार्यान्वयन तथा नियमन सम्बन्धी काम,
- स्थानीय सरकार संचालन ऐन २०७४ , गाउँपालिकाबाट जारी ऐन नियम, कार्यविधि र प्रचलित संघीय र प्रदेश कानून बमोजिम स्थानीय तहको अधिकार क्षेत्र भित्रका शिर्षकहरूमा गाउँसभाले तोकेको दरमा राजस्व संकलन तथा दाखिला,
- स्थानीय कर (सम्पत्ति कर, घर वहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर),सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर, मालपोत सङ्कलन



- बार्षिक बजेटले प्रक्षेपण गरे अनुसार राजस्व असूलीका लागि आन्तरिक र बाह्य सरोकारवालाहरूसंग नियमित समन्वय र सहकार्य ,
- राजस्व चुहावट नियन्त्रणका लागि आवश्यक सचेतात्मक कार्यहरू , करदाता शिक्षा तथा करदाता सम्मान कार्यक्रमहरू ,
- प्राकृतिक श्रोतको उपयोग सम्बन्धी स्थानीय नीति नियम तर्जुमा तथा संघ र प्रदेश स्तरीय मापदण्डको पालना ,
- कानून बमोजिम ढुङ्गा,गिट्टी,बालुवा,माटो,स्लेट,लगायत प्राकृतिक एवं खनीज पदार्थको सर्वेक्षण, अन्वेषण, उत्खनन र रोयल्टी संकलन र तोकिए बमोजिम बांडफांड ,
- बाकी बक्यौता राजस्व रकमको लगत अद्यावधिक र असूल उपर गर्ने गराउने,
- गाउँपालिकाको कुल आम्दानीको मासिक, चौमासिक र बार्षिक एकीकृत प्रतिवेदन तयारी,
- राजस्व परामर्श् समितिको सचिवालयको कार्य जिम्मेवारी,
- प्रचलित कानून र कार्यपालिकाले तोके बमोजिमका कामहरू ,

६. आर्थिक क्षेत्र विकास शाखा : यस शाखा अन्तर्गत कृषि तथा मत्स्य विकास उपशाखा, पशुपंछी विकास उपशाखा र सहकारी,पर्यटन, उद्योग,श्रम तथा रोजगार प्रवर्द्धन उपशाखा सहित ३ वटा उपशाखाहरू रहने छन् । यस शाखा मार्फत विषयगत रूपमा प्रमुख कार्यहरू सम्पादन गर्ने पर्ने कार्यजिम्मेवारी रहनेछ ।

कृषि तथा मत्स्य विकास उपशाखा

- कृषि विकास, कृषि प्रसार, कृषि उत्पादन र व्यवस्थापन सम्बन्धी नीति,नियम, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन र नियमन ,
- स्थानीय संभावनाका आधारमा कृषिको व्यवसायिकरण र विविधिकरण गर्न टेवा पुग्ने गरी प्रोत्साहन कार्यक्रम तर्जुमा, साना सिंचाई आयोजना संचालन,



- कृषि समूह, कृषि सहकारी गठन र संचालनमा प्रोत्साहन तथा कृषि सम्बन्धी संघसंस्थासंग समन्वय र सहकार्य ,
- कृषि सूचना प्रणालीको व्यवस्थापन, सूचनाको प्रचार प्रसार तथा कृषि तथ्यांक अध्यावधिक,
- कृषि बीउबिजनको गुणस्तर परीक्षण, मलखाद, रसायन र औषधिको आपूर्ती व्यवस्थापन,
- उच्च मूल्ययुक्त कृषिजन्य बस्तुको प्रवर्द्धन , विकास तथा बजारीकरणका कार्यहरू ,
- कृषकलाई व्यवसायिक कृषि कार्यमा उत्प्रेरित गर्ने कृषक बर्गीकरण तथा परिचय पत्र वितरण,
- परम्परागत खेती प्रणाली भन्दा पनि कृषकलाई आधुनिक खेती तर्फ आकर्षित गर्ने र स्थानीय माटो, हावापानी अनुकूल उच्च मूल्यका कृषि उत्पादनमा अभिप्रेरित गर्ने, कृषि उत्पादनको लागत घटाउन आवश्यक कृषि औजार र उपकरण प्रयोगमा प्रोत्साहन तथा अनुदानमा उपलब्ध गराउन पहल गर्ने,
- कृषि उत्पादन व्यापारसम्म पँहूच लागि हाटबजारको विकास र विस्तारका लागि पूर्वाधार निर्माण, प्राविधिक सेवा तथा प्रविधिको प्रसार, कृषि सामाग्रीको आपूर्ती लगायत कृषक क्षमता विकासका लागि अभिमुखीकरण ,तालिम संचालन गर्ने,
- संघ तथा प्रदेशका कार्यक्रमसंग सामञ्जस्य हुने गरी कृषि विकासका विभिन्न कार्यक्रमहरू सहकार्य तथा समन्वयमा संचालन गर्ने गराउने,
- कृषकको आयस्तर बढाउन पालिका भित्रका पुराना पोखरीहरूमा मत्स्य विकास कार्यक्रम तर्जुमा र कार्यान्वयनको नीतिगत व्यवस्था गरी गरिवी न्यूनिकरण कार्यक्रम संचालन गर्ने,



- किसानलाई माछा खेती तर्फ आकर्षित गर्न नया पोखरी खन्न , माछा भूरा उत्पादन गर्न र माछापालन गर्न प्रोत्साहनमूलक अनुदान कार्यक्रमहरू तर्जुमा र कार्यान्वयन ,
- वडाबाट कृषिसंग सम्बन्धित विषयमा राय सुझाव मांग भई आएमा माग बमोजिमको प्राविधिक परामर्श दिने र बडा समितिसंग कृषिका विविध सवालमा छलफल गर्ने,
- कृषकहरूबाट कृषिजन्य प्राकृतिक प्रकोप तथा महामारी रोग नियन्त्रण र विभिन्न बालीहरूमा देखिने रोगको उपचारका लागि स्थलगत भ्रमण गरी समस्या समाधानको पहल गर्ने,
- कृषिमा नविनतम प्रविधि र अनुभवको आदान प्रदानको संस्थागत व्यवस्था मिलाउने,
- तोकिएको कार्यसम्पादनको चौमासिक प्रतिवेदन कार्यपालिका समक्ष पेश गर्ने

पशुपंछी विकास उपशाखा

- पशुपक्षी पालन तथा स्वास्थ्य सम्बन्धी नीति,नियम,कार्यक्रम तर्जुमा र मापदण्ड निर्धारण
- पशुनक्ष सुधार,विकास तथा व्यवस्थापनका कार्यहरू ,
- पशुचरनका लागि खर्कको विकास सम्बन्धी कार्यक्रम,
- पशु हाटबजारको विकास तथा विस्तार लगायत पशु बधशाला स्थापनका कार्यहरू
- पशुपक्षीको उपचार तथा बीमा र सहज कर्जा प्राप्तिका लागि प्रोत्साहन कार्यहरू ,
- आधुनिक प्रविधि र सूचनामा आधारित पशुपक्षी हाटबजारको पूर्वाधार निर्माण,
- कृषकलाई प्राविधिक परामर्श, क्षमता विकासका तालिम एवं अभिमुखीकरण र प्रविधि विस्तारमा जोड़,
- उन्नत नक्षको बोयर बोका तथा बाखा पालनलाई प्रोत्साहन गर्ने,



- स्थानीय जातका लोकल कुखुरा लगायत कानूनले बर्जित नगरेका विभिन्न चराचुरूङ्गी जस्तै कालीज, अस्ट्रीच जस्ता चरा मासु उत्पादनको लागि पालन गर्न किसानलाई प्रोत्साहित गर्ने ,
- पशुपालनको संभाव्य क्षेत्रमा उन्नत नक्षका पशु उत्पादन, मासु उत्पादन, दूरध पदार्थ उत्पादनमा कृषकलाई बढी लाभ हुने गरी खर्च तथा उत्पादन लागत घटाई किसानलाई यस तर्फ आकर्षित गर्न निविन सोच र प्रविधिको उपयोगमा जोड,
- किसानको आयस्तर बढाउन विभिन्न औजार र उपकरण प्रयोगमा सहजीकरण र प्रोत्साहन,
- संघ तथा प्रदेशका कार्यक्रमसंग सामञ्जस्य हुने गरी पशुपांछी विकासका कार्यक्रम सहकार्य तथा समन्वयमा संचालन गर्ने गराउने,
- वडा स्तरबाट मांग भएका विषयमा राय सुझाव दिने तथा कृषकहरूबाट पशुपांछी पालन र विभिन्न उपचार सम्बन्धमा मांग भइ आएको विषयमा तत्काल सुनवाई गरी उपयुक्त राय परामर्श सहित स्थलगत भ्रमणबाट समस्या समाधान गर्ने, तोकिएको कार्यसम्पादनको चौमासिक प्रतिवेदन कार्यपालिका समक्ष पेश गर्ने

उपभोक्ता हकहित संरक्षण, सहकारी, उद्योग, पर्यटन, श्रम तथा रोजगार प्रबद्धन उपशाख

- आम उपभोक्ताहरूको सर्वोत्तम हितलाई प्रवर्द्धन गर्न उपभोक्ता अधिकार तथा हकहित सम्बन्धी राष्ट्रिय नीति, ऐन, नियम, कानूनको आधारमा पालिका स्तरीय नियम तथा मापदण्ड तर्जुमा गरी उपभोक्ता अधिकारको संरक्षण गर्ने गराउने ,
- दैनिक उपभोग्य स्थानीय बस्तु तथा सेवाको गुणस्तर परीक्षण तथा मापदण्ड निर्धारण ,
- आम उपभोक्ताले प्रयोग गर्ने खाद्य पदार्थको गुणस्तर परीक्षण, बजार अनुगमन र नियन्त्रण ,



उपभोक्ता जागरण तथा व्यवसायीलाई उपभोक्ता प्रति जिम्मेवार बनाउन अन्तरक्रिया र जनचेतनामूलक कार्यक्रम तर्जुमा र कार्यान्वयन ।

उत्पादक र उपभोक्ता मैत्री हाटबजारको विकास, पूर्वाधार निर्माण तथा व्यवस्थापन ,
स्थानीय व्यापार तथा व्यवसाय प्रवर्धनमा सहजीकरण र नियमन
खाद्य प्रयोगशाला स्थापना र गुणस्तर परीक्षण , नियन्त्रण र नियमन
सहकारी संस्था सम्बन्धी नीति, नियम, कार्यक्रम तर्जुमा, मापदण्ड निर्धारण र
कार्यान्वयन,
सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी तथा विघटनका काम,
सहकारी सम्बन्धी विभिन्न तहका संघसंस्थासंग समन्वय, सहकार्य,
सहकारीको विकासका लागि अध्ययन अनुसन्धान लगायत सहकारी संस्थाको कार्य
क्षमता विकासका लागि कार्यक्रम तर्जुमा ,
सहकारी बचत तथा ऋण परिचालन सम्बन्धि स्थानीय मापदण्ड निर्धारण र अनुगमन
,

पालिका स्तरीय पर्यटन नीति, नियम, मापदण्ड तयार गरी गुरुङयोजना तर्जुमा तथा
कार्यान्वयन,

स्थानीय आस्थासंग जोडिएका पर्यटकीय तथा सांस्कृतिक महत्वका मठ, मन्दिर
, गुम्बा, मस्जीद र पुरातात्त्विक महत्वका स्थानहरूको संरक्षण,

प्राकृतिक वा मानव निर्मित पर्यटकीय आकर्षणका संरचनाहरूको विकास, स्याहार
र संरक्षण,

पर्यटनको संभावनाका आधारमा साहसिक पर्यटनको विकासमा जोड ,
ग्रामीण पर्यटनको विकास र विस्तारका लागि होमस्टेको स्थापना, विकास र विस्तार,
ग्रामीण पर्यटनको विकासको माध्यमले रोजगारी सिर्जना भई गरिवी न्यूनीकरणमा
टेवा पुग्ने हुदा दक्ष जनशक्तिको विकासका लागि निजी क्षेत्रसंग सहकार्य गर्ने ,



- पर्यटनको विकासमा निजी क्षेत्रलाई आकर्षित गर्न सार्वजनिक निजी साझेदारीमा आधारित योजना कार्यक्रम पहिचान गरी लगानीका लागि आकर्षित गर्ने ,
घरेलु तथा साना उद्योग एवं लघु उद्योगको विकासका कार्यक्रम तर्जुमा सहित उद्यमशीलता प्रवर्धनका कामहरू ।
- लघु, घरेलु तथा साना उद्योग लगायत व्यापारिक फर्म तथा पसल दर्ता, अनुमति, नविकरण,, खारेजी तथा नियमनका कामहरू,
- गाउँपालिका भित्रको खानी तथा खनिज पदार्थको संरक्षणका लागि नीति, नियम, मापदण्ड तर्जुमा,
- खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्यांक संकलन, अभिलेखन र भौगोलिक नक्शा तयारी ,
- रोजगार प्रवर्धन तथा गरिवी निवारण सम्बन्धी नीति, रणनीत ,नियम तर्जुमा ,
गाउँपालिका क्षेत्रमा बेरोजगारहरूको तथ्यांक संकलन ,प्रकाशन र सूचना प्रणाली स्थापना ,
- पहिचान भएका गरिव घरपरिवार र लक्षित समूहलाई परिचय वितरण, गा.पा.स्तरका आयोजना ,कार्यक्रममा निश्चित दिन सम्म रोजगारीका अवसर सिर्जनाको प्रत्याभूती, सबै तहका सरकार र रोजगारदाता संघसंस्थासंग रोजगारीका अवसरमा पहुँचका लागि सहकार्य र समन्वय ,
- बैदेशिक रोजगारीमा सीपयुक्त जनशक्ति विकासका कार्यक्रम तर्जुमा तथा दक्ष जनशक्ति तयारीका लागि श्रोत साधन परिचालन ,
- बैदेशिक रोजगारी सम्बन्धी रोजगार सूचना प्रणालीको स्थापना र प्रचार प्रसार, श्रम शोषण हुन नदिन आवश्यक व्यवस्था मिलाउने ,



७. आन्तरिक तथा पूर्व लेखापरिक्षण ईकाइ : कानूनमा व्यवस्था भए अनुसार यस ईकाइले कार्यपालिकाको कार्यालय अन्तर्गत स्वतन्त्र शाखाको हैसियतमा देहाय बमोजिम कार्य सम्पादन गर्नेछ ।

- स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ७७ (२) बमोजिम गाउँपालिकाको समष्टीगत आय (राजस्व समेत) र व्यय (खर्च)को आन्तरिक लेखा परीक्षण गर्ने,
- कार्यपालिकाले तोकेमा भुक्तानी पूर्व गरीने परीक्षण (पूर्व लेखा परिक्षण) गर्ने,
- आन्तरिक लेखापरीक्षण प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत मार्फत कार्यपालिकामा पेश गर्ने
- गाउँपालिकाको प्रत्येक बर्षको अन्तिम लेखापरीक्षणको प्रतिवेदन सुरक्षित राख्ने,
- अन्तिम लेखापरीक्षण कार्यमा सहयोग, समन्वय र सहजीकरण गर्ने,
- लेखापालन सम्बन्धमा क्षमता विकास कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने,
- गाउँसभाबाट गठन हुने लेखा समितिको सचिवालयको काम गर्ने ,
- वडा र गाउँपालिका स्तरबाट संचालन भएका भौतिक विकास निर्माणको काममा सुशासन कायम गर्न गरीने सार्वजनिक सुनवाई, सार्वजनिक परीक्षण र सामाजिक परीक्षणका काममा सहयोग र समन्वय गरी सो सम्बन्धि प्रतिवेदन संकलन र अभिलेखिकरण गर्ने,
- पालिकाको आर्थिक कारोबारलाई पारदर्शी बनाई खर्च प्रणालीमा बेरुजु हुन नदिनका लागि लेखा शाखासंग सहकार्य गरी सम्बन्धित कर्मचारिहरू, उपभोक्ता समूह र जिम्मेवार पदाधिकारीको लागि अनुशिक्षण तथा अभिमुखीकरण कार्यक्रम संचालन गर्ने ,
- आन्तरिक तथा पूर्व लेखापरिक्षण ईकाइले गर्ने गरी कानूनले तोकेका कामहरू,



संगठन संरचनाको आधारमा पदहरूको कार्यविवरण

यस नगरपालिकाको नयाँ परिमार्जित संगठनात्मक संरचना अनुसार कायम हुने शाखा र सो अन्तर्गत रहने उपशाखाको लागि प्रस्तावित अधिकृत तहका दरबन्दीको पद अनुसारको कार्यविवरण देहाय बमोजिम हुनेछ ।

शाखा/उपशा खा	पदको नाम	पद सं ख्या	कार्यविवरण
कार्यपालिका को कार्यालय	प्रमुख प्रशासकीय अधिकृत	१	<ul style="list-style-type: none"> • स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४(२) बमोजिम प्रमुख प्रशासकीय अधिकृतको काम कर्तव्य र अधिकारमा उल्लेखित कामहरू गर्ने गराउने , • गाउँ कार्यपालिका र गाउँसभाको सचिव भई कामगर्ने । • स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १५ बमोजिमको स्थानीय स्तरमा विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धी तोकिएका क्षेत्रहरूको परिचालन, समन्वय र प्रबढ्दनका कामहरू गर्ने । • कार्यपालिकाले स्वीकृत गरेको गाउँपालिकाको कार्यसम्पादन नियमावली २०७४ र कार्यविभाजन नियमावली २०७४ अनुसार तोकिए बमोजिमका कामहरू सम्पादन गर्ने गराउने • स्वीकृत दरबन्दी अनुसार कार्यपालिका र अन्तर्गतका सबै शाखा, ईकाइ र वडा कार्यालयका कर्मचारीको नियुक्ति,, पदस्थापना, कार्य नियमन, मूल्याकांन, र नियन्त्रण गर्ने गराउने । • सुशासनमा आधारित सेवा प्रवाह र विकास निर्माणका कामहरू गाउँपालिकाका प्रत्येक तहमा अनुभूति हुने गरी कार्यान्वयन गर्ने उच्च प्राथमिकताकासाथ काम गर्ने । • कार्यसम्पादनमा प्रमावकारीता ल्याउन कार्यजिम्मेवारी सम्बन्धी विषयक्षेत्रमा क्षमता विकासका कार्यक्रम तर्जुमा गरी कर्मचारीको दक्षता अभिवृद्धी गर्ने । • गाउँसभाले स्वीकृत गरेको बार्षिक बजेट कार्यान्वयनका लागि उच्च आर्थिक अनुशासन पालनाको आधार तयार गर्ने र आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ बनाउने । • गाउँपालिकाको अधिकार क्षेत्र भित्रका आन्तरिक श्रोतसाधन संकलन र उपयोगमा पारदर्शिता कायम गर्ने गराउने एवं



		<p>नया श्रोतको खोजीका लागि आन्तरिक र बाह्य रूपमा अध्ययन गर्ने गराउने ।</p> <ul style="list-style-type: none">• गाउस्तरमा प्रकोप व्यवस्थापनकालागि आकस्मिक कोष स्थापना लगायत आवश्यक श्रोतसाधन जुटाउन सरोकारवाला निकायसंग समन्वय र सहकार्य गर्ने ।• गाउस्तरका विभिन्न सरकारी निकाय, निजी क्षेत्र तथा गैससका सञ्चालनमा रहेका कार्यक्रमको समन्वय, सुपरिवेक्षण, मूल्याकून र समीक्षा गरी प्रतिवेदन कार्यपालिका समक्ष पेश गर्ने,• संघीय सरकार तथा प्रदेश सरकारका विभिन्न मन्त्रालय, निकायबाट प्रदत्त जिम्मेवारीका कामहरु सम्पादन गर्ने गराउने ।• आफुमा अन्तर्निहित रहेको अधिकार र जिम्मेवारी मातहत अधिकृत वा अन्य सम्बद्ध कर्मचारीलाई प्रत्यायोजन गरी कार्यान्वयन गर्ने ।• कर्मचारीको कार्य सम्पादन मूल्याकून गर्न सुपरिवेक्षक तोक्ने र सबै कर्मचारीको कार्यसम्पादन मूल्याकून गर्ने गराउने व्यवस्था मिलाउने ।• अन्तर्राष्ट्रिय सम्बन्धको काम गर्ने अधिकृत नोडल अधिकृत तोक्ने ।• गाउपालिकाको वृहत्तर हित र प्राथमिकता क्षेत्रको विकासमा टेवा पुग्ने गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय नगरहरूसंग सहकार्यका प्राथमिक क्षेत्र पहिचान गरी भगिनि सम्बन्ध स्थापित गर्न समन्वयकारी भूमिका निर्वाह गर्ने ।• राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ, संस्था, सञ्जालहरूको सदस्यता लिदा गाउ पालिकाको हित प्रबढ्दन हुने भएमा मात्र सदस्यता लिन र भई रहेको सदस्यता पुनरावलोकन गरी कार्यपालिका समक्ष प्रतिवेदन दिने• गाउ पालिकाको तर्फबाट सम्मान दिनुपर्ने विदेशी राष्ट्रका सम्मानित व्यक्तित्वहरु तथा संघसंस्थाको पदाधिकारीहरूबाट गाउपालिकामा भ्रमण हुदा नगरको साचो हस्तान्तरण एंव अभिनन्दन जस्ता औपचारिक स्वागत कार्यक्रमको समन्वय र सहजीकरण गर्ने ।• आपसी हित प्रवर्द्धन र सिकाईको लागि अध्ययन, अवलोकन भ्रमण कार्यक्रमहरु मिलाउने, समन्वय र सहजीकरण गर्ने ।• कार्यपालिकाबाट तोकिएको तथा निर्देशित कामहरु कार्यान्वयन गर्ने गराउने ,• स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम गाउपालिकाले गर्ने भनी तोकिएका कामहरु सम्पादन गर्ने
--	--	---



			<p>कार्यपालिकालाई क्रियाशील बनाउन समन्वयकारी भूमिका निर्वाह गर्ने ।</p> <ul style="list-style-type: none">प्रचलित ऐन, नियम तथा निर्देशनबाट अख्तियार गरिएका र तोकिएका अन्य काम गर्ने गराउने ।
सामान्य प्रशासन शाखा	अधिकृत सातौ तह प्रशासन	१	<ul style="list-style-type: none">प्रमुख प्रशासकीय अधिकृतबाट प्रत्यायोजित तथा तोकिए बमोजिमको कार्यविवरणका आधारमा मातहत उपशाखामा कार्यरत अधिकृतहरूलाई कार्यजिम्मेवारी प्रत्यायोजित गरी काम गर्ने गराउने ।प्रशासन शाखाको शाखा प्रमुखको जिम्मेवारीमा मातहत सबै उपशाखाहरूको कामको सुपरिवेक्षण र निगरानी गरी काममा प्रभावकारीता ल्याउने ।मातहत अधिकृत तथा सहायक कर्मचारीहरूको कार्यसम्पादन मूल्यांकन गरी कार्यालय प्रमुख समक्ष पेश गर्ने ।कार्यालय संचालन तथा व्यवस्थापनका लागि सम्पूर्ण प्रशासनिक कार्यहरू गर्ने गराउने ।स्वीकृत दरबन्दीका पदहरूमा कर्मचारी नियुक्ति, बढुवा, सरुवा, कार्यजिम्मेवारी हेरफेरका कामहरू गर्ने ।कार्यपालिका लगायत तोकिए बमोजिमका समिति तथा उपसमितिहरूको बैठक व्यवस्थापन, माइन्यूट तयारी एवं निर्णय कार्यान्वयनका लागि सम्बन्धित इकाईमा पठाउने ।समस्त कार्यालयको लागि आवश्यक सामानहरू स्वीकृत बारिंग खरीद योजना अनुसार खरीद गरी आपूर्ती गर्ने ।पालिकाको पदाधिकारीहरू लगायत कार्यपालिकाको कार्यालय र मातहत सबै ईकाइहरूमा कार्यरत कर्मचारीहरूको कार्यक्षमता र कार्यदक्षतामा सुधार ल्याउन आवधिक जनशक्ति विकास योजना तजुँमा गरी कार्यान्वयन गर्ने गराउने ।पालिकाको कार्यक्षेत्र भित्रका अत्यावश्यक सेवा भरपर्दो र सुलभ तरीकाले उपलब्ध गराउने व्यवस्था मिलाउने ।गाउपालिका क्षेत्रमा वातावरण सुधार गरी स्वस्थ्य र स्वच्छता कायम गर्न बनाउन समन्वयात्मक कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने । साथै सरसफाईका लागि उपलब्ध साधनश्रोतको किफायती उपयोग गरी स्वच्छ वातावरण तयारमा योगदान गर्ने ।कार्यालयको पालोपहरा, सरसफाई र शान्तिसुरक्षा व्यवस्थाका साथै विभूषण, अलंकार, सम्मान तथा अतिथि सत्कारका कामहरू गर्ने ।कार्यपालिका तथा कार्यालय प्रमुखबाट तोकिएका अन्य कामहरू गर्ने गराउने ।



			<ul style="list-style-type: none"> वडा कार्यालयहरुको कामको समन्वय र सहजीकरण गरी सेवा प्रवाहमा प्रभावकारीता ल्याउन सहयोग गर्ने ।
अधिकृत,छैठौ तह प्रशासन	४		<ul style="list-style-type: none"> शाखा प्रमुखबाट प्रत्यायोजित र तोकिएको उपशाखाले गर्ने भनी निर्धारित कार्यविवरणका आधारमा शाखा प्रमुखको सामान्य निर्देशनमा रहि उपशाखा प्रमुखको हैसियतमा कार्यसम्पादन गर्ने , सा.प्र.शाखा मातहत रहने प्रशासन तथा जनशक्ति उपशाखा, बैठक व्यवस्था तथा शिष्टाचार उपशाखा, खरीद तथा भण्डार उपशाखा, विपद व्यवस्थापन तथा आकस्मिक सेवा उपशाखाको प्रमुखको हैसियतमा मातहत सहायक कर्मचारीहरुलाई कार्यविवरण तयार गरी कार्यजिम्मेवारी तोक्ने र कार्यसम्पादन फारममासुपरिवेक्षक भइ मूल्यांकन गर्ने । शाखाको कार्यविवरणमा उल्लेख भएको आफ्नो उपशाखासंग सम्बन्धित कामहरु शाखा प्रमुखको निर्देशनमा सम्पादन गर्ने शाखा प्रमुख तथा कार्यालय प्रमुखबाट निर्देशित तथा तोकिए बमोजिमका कामहरु गर्ने गराउने ।
वातावरण अधिकृत,छैठौ तह, प्राविधिक	१		<ul style="list-style-type: none"> शाखा प्रमुखबाट प्रत्यायोजित र तोकिएको उपशाखाले गर्ने भनी निर्धारित कार्यविवरणका आधारमा शाखा प्रमुखको सामान्य निर्देशनमा रहि उपशाखा प्रमुखको हैसियतमा कार्यसम्पादन गर्ने , स्वच्छ, तथा स्वस्थ्य वातावरण, जलाधार र वन्यजन्तु संरक्षण सम्बन्धी नीति, कानून तथा कार्यक्रम तर्जुमा, कार्यान्वयन र नियमन सम्बन्धी कामहरु गर्ने गराउने, वातावरण संरक्षण, हरियाली प्रबर्द्धन र सरसफाईका कामहरु स्थानीय समुदाय, टोल विकास संस्था, सामाजिक संघसंस्था एवं अन्य सरोकारवालाहरुसंग समन्वय र सहकार्य गरी कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने ।



			<ul style="list-style-type: none">• शहरी तथा सार्वजनिक क्षेत्रको सरसफाई सम्बन्धी काम स्थानीय समुदाय र वडा समितिको समन्वय र सहकार्यमा संचालन गर्ने ,• गाउपालिकाको बजार क्षेत्रबाट फोहर संकलन गर्दा श्रोतमा नै जैवीक र अजैवीक फोहर छुट्याई संकलन गर्ने र घरपरिवार स्तरमा जैवीक मल बनाउन अभिमुखीकरण र प्रोत्साहनका कामहरु गर्ने गराउने ।• संकलित फोहरमैला विसर्जन र व्यवस्थापनका लागि छिमेकी पालिकाहरूसंग समन्वय सहकार्य र साझेदारी गरी सामूहिक याण्डफिल साईट प्रवन्धको पहल गर्ने ,• कार्यपालिका र कार्यालय प्रमुखबाट तोकिए बमोजिमका कामहरु सम्पादन गर्ने ।• उपशाखा मातहत काम गर्न खटीएका सहायक कर्मचारीहरुको खटन पटन, कार्य जिम्मेवारी निर्धारण र कार्यसम्पादनको सुपरिवेक्षक भई मूल्यांकन गर्ने ।
योजना तथा पूर्वाधार विकास शाखा	सिभिल ईन्जीनियर, सातौं तह	१	<ul style="list-style-type: none">• प्रमुख प्रशासकीय अधिकृतबाट प्रत्यायोजित तथा तोकिए बमोजिमको कार्यविवरणका आधारमा मातहत उपशाखामा कार्यरत अधिकृतहरूलाई कार्यजिम्मेवारी प्रत्यायोजित गरी काम गर्ने गराउने ।• गाउपालिकाको दीर्घकालीन सोंच, लक्ष र उद्देश्य प्राप्त गर्न सहयोग पुग्ने गरी योजना तर्जुमाका चरण पूरा गरी बार्षिक नीति, कार्यक्रम तथा बजेट सभा समक्ष प्रस्तुत गरी सभाबाट स्वीकृत बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि सबै शाखा, उपशाखा, ईकाई , वडा कार्यालयमा पठाउने व्यवस्था मिलाउने ।• सभाबाट स्वीकृत बार्षिक नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनको चौमासिक तथा बार्षिक समीक्षा गरी तदनुरूप सुधारको प्रकृया शुरु गर्ने गराउने ।• योजना तथा पूर्वाधार विकास शाखाको शाखा प्रमुखको जिम्मेवारीमा मातहत सबै उपशाखाहरुको कामको सुपरिवेक्षण र निगरानी गरी काममा प्रभावकारीता ल्याउने ।• स्थानीय पूर्वाधार विकासका लागि यातायात सम्बन्धी नीति, नियम, मापदण्ड निर्धारण तथा यातायात गुरुयोजना तर्जुमा सम्बन्धी कामहरु गर्ने गराउने ,• सभाबाट स्वीकृत पूर्वाधार विकास कार्यक्रम तर्फको आयोजनाहरुको प्राविधिक डिजाईन,इष्टीमेट सहित विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने, प्राविधिक सुपरिवेक्षण र रेखदेख गर्ने गरी निर्माण कार्यको गर्ने गराउने ,• गाउपालिकाको जिम्मेवारीमा रहने गरी संघ र प्रदेशबाट हस्तान्तरण भएका सङ्क तथा पुलपुलेसाहरुको निर्माण,



		<p>रेखदेख, मर्मत संभारको कार्ययोजना तयार गरी तदनुरूप काम गर्ने गराउने,</p> <ul style="list-style-type: none">• सार्वजनिक निर्माण सम्बन्धी सबै काममा गुणस्तर कायम गरी आयोजना दीगो र टिकाउ बनाउनका लागि गुणस्तर नियन्त्रण मापदण्ड तयार गरी उच्च प्राथमिकताका साथ लागु गर्ने गराउने व्यवस्था मिलाउने ,• गुणस्तर निर्धारण मापदण्डले निर्धारण गरे अनुसार पूर्वाधार विकास कार्यक्रमहरूमा प्रयोग हुने विभिन्न किसिमका निर्माण सामाग्रीहरूको गुणस्तर परीक्षण गर्न गाउपालिका स्तरीय गुणस्तर परीक्षण तथा नियन्त्रण ल्याव स्थापना गरी संचालनको व्यवस्था मिलाउने ,पूर्वाधार सम्बन्धी आयोजना कार्यान्वयनका लागि सम्बन्धीत उपभोक्ता समिति, निर्माण व्यवसायी तथा साइट ईन्चार्ज प्राविधिकलाई आयोजनाको विषयमा तथा गुणस्तर नियन्त्रण सम्बन्धी अभिमुखीकरण दिने व्यवस्था गर्ने गराउने ,• वडास्तरीय पूर्वाधार विकास कार्यक्रममा प्राविधिक सेवा तथा सुपरिवेक्षण उपलब्ध गराउने र वडामा रहेका प्राविधिकलाई प्राविधिक सेवा, सुपरिवेक्षण तथा प्रतिवेदन दिनुपर्ने सम्बन्धमा अभिमुखीकरण गराउने• गाउपालिका स्तरमा सफा खानेपानीको समुचित वितरणको प्रवन्धका लागि तथा ढल निकास व्यवस्थापनको लागि खानेपानी तथा ढल निकास गुरुयोजना तयार गरी वडा कार्यालय र समुदायको साभेदारीमा कार्यान्वयनको प्रवन्ध गर्ने,• गाउसभाबाट स्वीकृत नीति भित्र रहि साना सिंचाई कार्यक्रमका आधारमा साना तथा मझौला सिचाई आयोजना निर्माणको संभाव्यता अध्ययन गर्ने, DPR तयार गर्ने गराउने र स्वीकृत आयोजना कार्यान्वयनमा लैजाने ,• जल उत्पन्न नियन्त्रण सम्बन्धी कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्ने गराउने ,• उर्जा विकास तर्फ सौर्य बत्ती, बैकल्पिक उर्जाका श्रोतहरूको अध्ययन तथा पहिचान, साना तथा लघु जलविद्युतको विकास सम्बन्धी कामहरू गर्ने गराउने ,• स्थानीय सरकार संचालन सम्बन्धी कानूनमा व्यवस्था भए अनुसार तथा कार्यपालिकाबाट तोकिए अनुसार समिति, उपसमितिको वैठक बोलाउने, सचिव वा सदस्यको हैसियतमा भाग लिने वा प्रतिनिधि तोक्ने,• मातहतका सबै प्राविधिक कर्मचारीको क्षमता विकासका लागि पद र कार्यचरित्रसंग मिलाउ गरी क्षमता विकास कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने गराउने ,
--	--	--



			<ul style="list-style-type: none"> • मात्रहत विभिन्न उपशाखामा काम गर्ने ईन्जीनियर र सहायक कर्मचारीको कार्यविवरण सहित कार्य जिम्मेवारी तोक्ने , कामको समीक्षा गर्ने, र बार्षिक कार्यसम्पादन मूल्यांकन गरी पेश गर्ने , • आफ्नो शाखा र अन्तर्गतका उपशाखा समेतको एकमुष्ट बार्षिक प्रतिवेदन आर्थिक वर्ष व्यतित भएको १५ दिन भित्रमा प्रमुख प्रशासकीय अधिकृत मार्फत नगर कार्यपालिका समक्ष पेश गर्ने । • पूर्वाधार शाखाको कार्यविवरणमा तोकिए बमोजिमको कामहरु गर्ने गराउने, • भौतिक पूर्वाधार विकास तर्फ भूउपयोग नीतिको तर्जुमा तथा शहरी विकास सम्बन्धी गुरुयोजना तर्जुमा लगायत नगर विकास सम्बन्धी कार्यहरुको समन्वय र सहजीकरण गर्ने । • अन्य तोकिए बमोजिमको कामहरु गर्ने गराउने ,
	सिभिल ईन्जीनियर छैठो तह प्राविधिक	२	<ul style="list-style-type: none"> • शाखा प्रमुखबाट प्रत्यायोजित एंव उपशाखाले गर्ने भनी निर्धारित कार्यविवरणका आधारमा शाखा प्रमुखको सामान्य निर्देशनमा रहि उपशाखा प्रमुखको हैसियतमा कार्यसम्पादन गर्ने , • गाउपालिकाको स्वीकृत बार्षिक वजेट तथा कार्यक्रम तर्फ पूर्वाधार विकास कार्यक्रम कार्यान्वयनको लागि बार्षिक कार्यान्वयन कार्ययोजना तयार गरी शाखा प्रमुख समक्ष पेश गर्ने र स्वीकृत भए अनुसार काम गर्ने गराउने , • स्वीकृत पूर्वाधार विकास कार्यक्रमका सबै आयोजनाहरुको डिजाईन ईष्टीमेट सहित DPRतयार गर्ने र स्वीकृत DPRअनुसार कार्यान्वयनमा लैजाने, • गाउपालिका स्तरीय र वडा स्तरीय सबै पूर्वाधारका आयोजनामा प्राविधिकहरुको परिचालन सुनिश्चित गर्ने , • आयोजना निर्माणको चरणमा प्राविधिकको रेखदेख तथा सुभाव सल्लाहमा आयोजना निर्माण कार्य अगाडी बढेको सुनिश्चित गर्ने र उपशाखा प्रमुखको हैसियतमा आयोजना स्थलको नियमित अनुगमन गरी प्राविधिक सुभाव र सल्लाह लिखित रूपमा दिने, • भौतिक पूर्वाधार सम्बन्धी नगरस्तरीय वा प्रदेश स्तरीय कार्यशाखा, छलफल तथा अन्तरक्रियात्मक कार्यक्रममा खटाईए अनुसार भाग लिने, • विकास निर्माण कामका लागि गाउ पालिकाको स्थानीय नर्मस तयार गर्ने , • ज्याला तथा निर्माण सामग्रीको नगर स्तरीय दररेट निर्धारण समितिले निर्धारण गरेको स्थानीय दररेटको आधारमा दर विश्लेषण गरी स्वीकृत गराउने ,



			<ul style="list-style-type: none"> • प्राविधिक जनशक्तिको क्षमता विकास सम्बन्धी योजना निर्माणमा सहयोग गर्ने , • आफूले गरेको कामको मासिक प्रतिवेदन शाखा प्रमुख समक्ष पेश गर्ने • कानूनमा तोके बमोजिमका कामहरु गर्ने गराउने ,
आर्किटेक्ट ईन्जीनियर छैठौं तह प्राविधिक (भवन निर्माण तथा नक्सापास उपशाखा)	१		<ul style="list-style-type: none"> • शाखा प्रमुखबाट प्रत्यायोजित एवं उपशाखाले गर्ने भनी निर्धारित कार्यविवरणका आधारमा शाखा प्रमुखको सामान्य निर्देशनमा रहि उपशाखा प्रमुखको हैसियतमा कार्यसम्पादन गर्ने , • गाउपालिका क्षेत्रका लागि भवन सम्बन्धी नीति, मापदण्ड, सो सम्बन्धी अध्ययन, कार्यक्रम तर्जुमा , कार्यान्वयन तथा नियमन सम्बन्धी कामहरु गर्ने , • राष्ट्रिय भवन संहिता बमोजिम गाउपालिका क्षेत्रका निर्माण हुने सबै किसिमका भवनहरुको लागि भूकम्प प्रतिरोधी सार्वजनिक भवन तथा संरचनाको डिजाइन तयार गर्ने , • भूकम्प दिवसका माध्यमले सुरक्षित भवन निर्माणको महत्व र आवश्यकताका विषयमा आमजनसमुदायलाई सचेत बनाउने • स्थानीय सरकार संचालन ऐन २०७४ मा तोकिए अनुसार भवन निर्माणको ईजाजत दिने, नक्सापास गर्ने तथा निर्माण सम्पन्न भएपछि निर्माण सम्पन्नको प्रमाणपत्र दिने , • ग्रामीण क्षेत्रमा रहेका र गाउपालिकाले रेखदेख गर्नुपर्ने पुरातात्त्विक महत्वका मठमन्दिर, प्राचीन भवनहरु, स्मारकको लगत राख्ने र संरक्षण तथा पुनःनिर्माण गर्ने व्यवस्था मिलाउने, • गाउपालिका क्षेत्रमा निर्माण हुने सबै किसिमका सार्वजनिक भवनको डिजाइन चेक गर्ने,डिजाइन नमिलेको भए सुधारको लागि निर्देशन दिने, • नयां निर्माण हुने सबै किसिमका सार्वजनिक भवनहरुमा वेसमेन्टमा पार्किङ र फरक क्षमता भएकाहरुको सहजताको लागि हिवलचेयर -याम्पको अनिवार्य व्यवस्था हुनु पर्ने सुनिश्चित गर्ने , • सबै किसिमका भवन निर्माण कार्यको सुपरिवेक्षण गर्ने तथा गुणस्तर नियन्त्रणमा उच्च प्राथमिकता दिने , • गाउपालिकाबाट स्वीकृत भूउपयोग नीतिले निर्धारण गरेको क्षेत्रमा मात्र शहरी विकास कार्यक्रम कार्यान्वयन हुने गरी एकीकृत वस्ती तथा आवास विकास कार्यक्रम संचालन गर्ने गरी गुरुयोजना तर्जुमा गर्ने र तदनुरूप योजना कार्यान्वयन गर्ने गराउने,



		<ul style="list-style-type: none">• आफ मातहत काम गर्ने सहायक कर्मचारी हरुलाई कार्यविवरण सहित कार्यजिम्मेवारी तोक्ने ,• गाउँ कार्यपालिका , कार्यालय प्रमुख तथा शाखा प्रमुखबाट तोकिए बमोजिमको काम सम्पादन गर्ने• मातहत कर्मचारीको कार्यसम्पादन मूल्यांकन गर्ने ,
अधिकृत छैठौं तह प्रशासन योजना तथा) अनुगमन (उपशाखा	१	<ul style="list-style-type: none">• शाखा प्रमुखबाट प्रत्यायोजित एवं उपशाखाले गर्ने भनी निर्धारित कार्यविवरणका आधारमा शाखा प्रमुखको सामान्य निर्देशनमा रहि उपशाखा प्रमुखको हैसियतमा कार्यसम्पादन गर्ने ,• गाउपालिकाको दीर्घकालीन सोच सहितको नीति,रणनीति र प्राथमिकतामा आधारित आवधिक विकास योजना निर्माण कामको संयोजन गर्ने ,• गाउपालिका स्तरीय विकास कार्यक्रम सम्बन्धी नीति, कानून, मापदण्ड तयारी र नियमन सम्बन्धी कामहरु गर्ने,• स्थानीय तहको योजना तथा बजेट तजुमा दिग्दर्शन बमोजिम योजना तर्जुमाका चरण र प्रकृया पूरा गरी बार्षिक विकास कार्यक्रम र बजेट तर्जुमा गर्ने ,• संघबाट स्वीकृत राष्ट्रिय योजना तथा प्रदेश स्तरीय योजनाका नीति तथा प्राथमिकता स्थानीय तहको योजना तर्जुमाको आधार हुने गरी गाउँ स्तरीय योजना तर्जुमा गर्न विशेष ध्यान दिने ।• बर्षिक योजना तर्जुमा गर्दा नेपालले गरेको प्रतिवद्धता पालना गर्ने गरी दिगो विकास लक्ष (SDG) का निर्धारित उद्देश्य र राष्ट्रिय लक्ष प्राप्त गर्न सहयोग पुग्ने गरी स्थानीयकरण गर्ने र सरोकारबालाहरुलाई अभिमुखीकरण गर्ने ,• गाउँस्तरीय मध्यमकालीन खर्च संरचना (MTEF) तयार गरी सोहि आधारमा प्राथमिकता प्राप्त आयोजनामा बजेट विनियोजन गर्ने व्यवस्था अवलम्बन गर्ने ।• विकास निर्माणका काममा स्थानीय जनसहभागिता जुटाउन सो सम्बन्धी नीति र कार्यविधि कार्यपालिकाबाट स्वीकृत गरी लागु गर्ने गराउने ,• उपभोक्ता समिति परिचालन सम्बन्धी कार्यविधि तर्जुमा तथा स्वीकृत गरी तदनुरूपा उपभोक्ता समितिको क्षमता विकासका कार्यक्रम संचालन गर्ने ,• विकास आयोजनाको अनुगमन तथा मूल्यांकनको कार्ययोजना स्वीकृत गरी चेकलिष्टको आधारमा विषयगत अनुगमन गर्ने र प्रत्येक अनुगमनको प्रतिवेदन तयार गरी कार्यपालिका समक्ष प्रस्तुत गर्ने,



		<ul style="list-style-type: none">• विकास आयोजनाको चौमासिक र बार्षिक समीक्षा गर्ने र समीक्षाबाट देखिएका कमिकमजोरी सुधारको लागि कार्यपालिका मार्फत निर्देशित गर्ने,• रु १० करोड भन्दा बढी लागतका आयोजना पूरा भएको २ वर्ष पछि बाह्य परामर्शदाताको सेवा मार्फत प्रभाव मूल्यांकन गराई सो नतीजा कार्यपालिकाका पेश गर्ने,• कार्यक्रम कार्यान्वयन गर्दा सिकिएका राम्रा तथा सबल पक्षको अभिलेख राखी अन्य आयोजनाका लागि मार्गदर्शनको रूपमा ग्रहण गर्न सबैलाई जानकारी गराउने व्यवस्था मिलाउने।• उपशाखा अन्तर्गत कार्यरत सहायक कर्मचारीहरूलाई उनीहरूले गर्ने कामको कार्यजिम्मेवारी तोकेर काममा खटाउने र सुपरिवेक्षकको हैसियतमा उनीहरूको कार्यसम्पादन मूल्यांकन गर्ने,
सूचना प्रविधि अधिकृत छैठौ तह प्राविधिक	१	<ul style="list-style-type: none">• शाखा प्रमुखबाट प्रत्यायोजित एवं उपशाखाले गर्ने भनी निर्धारित कार्यविवरणका आधारमा शाखा प्रमुखको सामान्य निर्देशनमा रहि उपशाखा प्रमुखको हैसियतमा तोकिए अनुसारका कार्य सम्पादन गर्ने,• गाउँ कार्यपालिकाको सबै बैठकका निर्णयहरु, गाउँपालिकाको सबै सूचना तथा महत्वपूर्ण दस्तावेजहरु Digitize रूपमा संरक्षण गरी अभिलेख राख्ने,• गाउँसभा, कार्यपालिका तथा कार्यालयबाट भएका सार्वजनिक सरोकारका महत्वपूर्ण निर्णय एवं सूचनाहरु कार्यालयको वेभसाईटमा अपलोड गर्ने र वेभसाईट नियमित रूपमा अपडेट गर्ने,• सूचनाको हक सम्बन्धी कानूनमा तोकिएका सूचनाको हकको कार्यान्वयनका कामहरु सम्पादन गर्ने,• गाउँपालिका क्षेत्र भित्र 100 Watt क्षमता सम्मका FM Radio संचालनको लागि ईजाजत दिने,• वडा कार्यालयहरुमा जडान भएको प्रविधि विकास र अनलाईन प्रणालीको नियमित अनुगमन र संभार गरी जनस्तरमा प्रवाहित हुने सेवा अवरुद्ध नहुने व्यवस्थाको निगरानी गर्ने,• सूचना, संचार र प्रविधिको विकासको लागि कार्यपालिका स्तरमा कार्यरत कर्मचारीहरु र वडा कार्यालयका कर्मचारीहरुबाट प्रवाहित गरीने सेवा तथा सम्पादन हुने कामहरु प्रविधिमैत्री बनाई कार्यसम्पादनमा प्रभावकारीता ल्याउन कर्मचारीको योग्यता, पद एवं सिक्ने रुची र उत्सुकताका आधारमा क्षमता विकासका कार्य संचालन गर्ने गराउने,



			<ul style="list-style-type: none">• सूचना तथा संचार प्रविधिमा आधारित अभिलेख व्यवस्थापन र तथ्यांक व्यवस्थापनमा नविनतम प्रविधिको प्रयोगमा जोड दिने ,• सूचना तथा संचार प्रविधिमा आम जनताको सहज र सरल ढंगबाट पहुँच बढाउन सूचना एवं संचार प्रविधिको विकास र विस्तार सम्बन्धी कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा ल्याउन पहल गर्ने ,• कार्यालय प्रमुख तथा शाखा प्रमुखबाट तोकिए बमोजिम सूचना प्रविधि सम्बन्धी अन्य काम गर्ने ,• आफ्नो उपशाखा मातहत काम गर्न खटाईएका सहायक कर्मचारीहरुलाई कार्य जिम्मेवारी तोकेर काममा खटाउने र उनीहरुको कार्यसम्पादन मूल्यांकन फाराममा सुपरिवेक्षकको हैसियतमा मूल्यांकन गर्ने ,
वित्त व्यवस्था तथा राजस्व शाखा	अधिकृत सातौ तह प्रशासन , लेखा)सेवा (समूह		<ul style="list-style-type: none">• प्रमुख प्रशासकीय अधिकृतबाट प्रत्यायोजित तथा तोकिए बमोजिमको कार्यविवरणका आधारमा मातहत उपशाखामा कार्यरत अधिकृतहरुलाई कार्यजिम्मेवारी प्रत्यायोजित गरी काम गर्ने गराउने ।• गाउपालिकाको आर्थिक कार्यविधि तयारी, नीति निर्माण,कानुन र मापदण्ड तर्जुम गर्ने तथा कार्यान्वयन र नियमन सम्बन्धी कामहरु सम्पादन गर्ने,• स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद १० को दफा ६९ देखि ८० सम्म उल्लेख गरिएका स्थानीय तहको आर्थिक कार्यप्रणालीको अवलम्बन गर्ने गराउने ,• गाउपालिकाको संचात कोष तथा आकस्मिक कोष संचालन तथा व्यवस्थापन गर्ने,• आर्थिक कारोबारको लेखांकन, नियन्त्रण तथा व्यवस्थापनका कामहरु गर्ने,• गाउपालिकाको बार्षिक बजेट तथा कार्यक्रम तर्जुमाका लागि विभिन्न श्रोतबाट प्राप्त हुन सक्ने आन्तरिक राजस्व आय, बाह्य आय, अनुदान लगायतका बार्षिक अनुमानित आय र चालुवर्षको खर्चको आधारमा आगामी बर्ष हुन सक्ने खर्चको बार्षिक अनुमान तयार गरी कार्यपालिका समक्ष पेश गर्ने ,• गाउसभाले स्वीकृत गरेको बार्षिक बजेटको आधारमा अनुमान गरिएका आय शिर्षक र खर्चको अनुपातको आधारमा गाउ पालिकाको समष्टिगत आर्थिक एवं वित्तीय अवस्थाको विश्लेषण गरी चौमासिक रूपमा प्रतिवेदन पेश गर्ने ,



		<ul style="list-style-type: none">• मासिक तथा चौमासिक आय तथा व्ययको विवरण कार्यपालिका समक्ष पेश गर्ने र सो विवरण वेभसाईट मार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाउने• चौमासिक रूपमा आन्तरिक लेखा परीक्षण गराउने र बार्षिक लेखा परीक्षण सम्पन्न गरी ले.प.प्रतिवेदन कार्यपालिका समक्ष जानकारी गराउनो।• ले.प.बाट कायम बेरुजुको लगत खडा गरी आ.ले.प.शाखाको समेत सहयोगमा बेरुजु सम्परीक्षण गर्ने गराउने,• गाउपालिका अध्यक्ष र कार्यालय प्रमुखले मागेको आर्थिक प्रशासन तथा लेखा व्यवस्थापन सम्बन्धी राय सल्लाह उपलब्ध गराउने।• लेखापालन सम्बन्धी सबै कारोबारहरु प्रविधि मैत्रि बनाउने ,• आर्थिक अनुशासन कायम गर्ने र आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्ने उच्च प्राथमिकता दिने र तदनुरूप कारोबारमा पारदर्शीता अपनाउने ,• आफ मातहत कार्यरत कर्मचारीहरुको क्षमता विकासका कार्यक्रम जनशक्ति विकास उपशाखासंग समन्वय गरी संचालन गर्ने,• मातहत कर्मचारीहरुको बार्षिक कार्यसम्पादन मूल्यांकनको काम सुपरिवेक्षकको हैसियतमा गर्ने,
	अधिकृत , छैठौ तह)राजस्व प्रशासन(<ul style="list-style-type: none">• शाखा प्रमुखबाट प्रत्यायोजित एवं उपशाखाले गर्ने भनी निर्धारित कार्यविवरणका आधारमा शाखा प्रमुखको सामान्य निर्देशनमा रहि उपशाखा प्रमुखको हैसियतमा तोकिए अनुसारका कार्य सम्पादन गर्ने• राजस्व सम्बन्धी नीति, कानून तर्जुमा , कार्यान्वयन तथा नियमन सम्बन्धी कामहरु गर्ने,• संघ, प्रदेश तथा स्थानीय कानून बमोजिम नगरपालिकाको अधिकार र कार्यक्षेत्र भित्रमा सबै किसिमका कर, दस्तुर,सेवाशुल्क संकलनको काम गर्ने गराउने,• स्थानीय राजस्व प्रबद्धन तथा प्रोत्साहनका कामहरु,• राजस्वको संभाव्यता अध्ययन गरी राजस्व परामर्श समितिमा पेश गर्ने,• राजस्व परामर्श समितिको काममा सहयोग र सहजीकरण गरी राजस्व प्रशासन भरपर्दो बनाउने,• कर दाताको लगत अद्यावधि गर्ने र करदाता शिक्षा र प्रोत्साहनका कार्यहरु गर्ने गराउने,• राजस्व बाडफाटबाट प्राप्त हुनु पर्ने सबै शिर्षकका आय समयमा बांडफांट भएको सुनिश्चित गर्ने ,



			<ul style="list-style-type: none">• गाउपालिकाको बडा कार्यालयबाट संकलन भएको आय रकम समयमा नै वैक दाखिला भएको सुनिश्चित गरी निरन्तर निगरानी र अनुगमन गर्ने,• आम्दानीको मासिक विवरण कार्यपालिका वैठकमा पेश गर्ने र गाउपालिकाको वेभसाईट मार्फत सार्वजनिक गर्ने,• आफ्नो उपशाखा मातहत काम गर्न खटाईएका सहायक कर्मचारीहरुलाई कार्य जिम्मेवारी तोकेर काममा खटाउने र उनीहरुको कार्यसम्पादन मूल्यांकन फाराममा सुपरिवेक्षकको हैसियतमा मूल्यांकन गर्ने ,
आन्तरिक तथा पूर्व लेखा परीक्षण ईकाई	आन्तरिक लेखापरिक्षक पाचौ तह लेखा परीक्षण		<ul style="list-style-type: none">• ध्याङलेक गाउकार्यपालिकाबाट स्वीकृत गाउ कार्यपालिका (कार्यविभाजन) नियमावली २०७४ मा व्यवस्था गरिएको आन्तरिक लेखा परिक्षणको लागि तोकिएको कार्यविवरण अनुसारका कामहरु सम्पादन गर्ने ,• स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ७७ (२) मा व्यवस्था भएको आन्तरिक लेखा परीक्षण सम्बन्धी प्रावधानलाई कार्यान्वयन गर्ने,• वार्षिक आन्तरिक लेखा परीक्षणको कार्ययोजना प्रमुख प्रशासकीय अधिकृतबाट स्वीकृत गराई आन्तरिक लेखा परीक्षण गरी प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत मार्फत कार्यपालिका समक्ष पेश गर्ने,• कार्यालयबाट हुने सेवा तथा वस्तुको खरीद सम्बन्धी भुक्तानी हुदा भुक्तानी पूर्व नै पूर्व लेखापरिक्षण गर्ने गरी व्यवस्था भएकोमा सोहि अनुसार पूर्व लेखापरिक्षण गर्ने ,• कार्यालयको वार्षिक आय व्ययको अन्तिम लेखापरीक्षण कार्यमा सहयोग, समन्वय र सहजीकरण गर्ने,• कार्यालयका सबै आर्थिक वर्षको अन्तिम लेखा परीक्षणको अभिलेख Digital or Hard Copy सुरक्षित गरी राख्ने , कार्यालयको लेखापरीक्षणबाट कायम सबै वेरुजुको लगत खडा गर्ने र सम्परिक्षण भएको आधारमा लगत कट्टा गर्ने व्यवस्था गर्ने ।• कार्यालयको आर्थिक अनुशासन र आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्न सहयोग गर्ने,• लेखापालन सम्बन्धी क्षमता विकासका कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने ,



शिक्षा, युवा तथा खेलकूद विकास	अधिकृत शिक्षा प्रशासन, छैठौं तह	१	<ul style="list-style-type: none">प्रमुख प्रशासकीय अधिकृतबाट प्रत्यायोजित तथा तोकिए बमोजिमको कार्यविवरणका आधारमा मातहत उपशाखामा कार्यरत कर्मचारीलाई कार्यजिम्मेवारी प्रत्यायोजित गरी काम गर्ने गराउने ।गाउपालिका, शिक्षा शाखा प्रमुखको हैसियतमा शिक्षा अधिकारीको भूमीका निर्वाह गर्ने ,गाउ शिक्षा समितिको सदस्य सचिव भई गाउपालिका स्तरीय शिक्षा ऐनले तोकेका कामहरु सम्पादन गर्ने ,गाउ सभाबाट स्वीकृत बार्षिक शैक्षिक कार्यक्रम कार्यान्वयन गर्ने गराउने,आधारभूत तह र माध्यमिक विद्यालय तहको बार्षिक परीक्षा संचालन तथा समन्वयको काम गर्ने ,स्वीकृत पाठ्यक्रम र पाठ्य पुस्तक विद्यालयहरूबाट प्रयोग भएको सम्बन्धमा अनुगमन गर्ने,विद्यायलयको नक्शांकन, अनुमति स्वीकृती, दिने काम ,विद्यालय समायोजन तथा विद्यार्थी शिक्षक अनुपातको आधारमा शिक्षकको आन्तरिक व्यवस्थापनका कामहरु ,शैक्षिक तथ्यांक तथा अभिलेख दुरुस्त राख्ने ,विद्यालय स्तरमा फरक क्षमता भएका गरीव तथा जेहेन्दार छात्रछात्राको लागि शिक्षाको अवसर सुनिश्चित गर्ने,माध्यमिक विद्यालय तहमा व्यवसायिक तथा प्राविधिक शिक्षालाई प्रोत्साहन गर्न CTEVTबाट सम्बन्धन लिन विभिन्न प्राविधिक तथा व्यवसायिक विषयका लागि पहल तथा समन्वय गर्नेपालिका स्तरका सबै विद्यालयहरूमा विद्यालय व्यवस्थापन समिति गठन गरी समितिको भूमीका तथा जिम्मेवारीका विषयमा अभिमुखीकरण गरी विद्यालय संचालन र व्यवस्थापन पक्ष भरपर्दो बनाउनेयुवा लक्षित खेलकूद विकास कार्यक्रम पहिचान तथा संचालन गर्नेविभिन्न अतिरिक्त क्रियाकलापहरूको माध्यमले छात्रछात्राको ज्ञानको दायरा विस्तार गर्न प्रोत्साहन गर्नेगाउ शिक्षा ऐनमा तोकिएको शिक्षा अधिकारीको काम, कर्तव्य र अधिकारको पालना तथा प्रयोग गर्ने गराउने,विद्यालयको भौतिक अवस्था, नियमित पढाई तथा गुणस्तरको नियमित अनुगमन गरी कार्यपालिका समक्ष प्रतिवेदन दिने ,आफ्नो उपशाखा मातहतका अन्य अधिकृत र सहायक कर्मचारीहरूको कार्य जिम्मेवारी तोकेर काममा खटाउने र उनीहरूको कार्यसम्पादन मूल्यांकन फाराममा सुपरिवेक्षकको हैसियतमा मूल्यांकन गर्ने ,
-------------------------------	---------------------------------	---	--



			<ul style="list-style-type: none">• शैक्षिक तथ्यांक संकलन तथा अभिलेख व्यवस्थापनका कामहरु गर्ने• गाउँ शिक्षा ऐनमा तोकिए अनुसार विद्यालय शिक्षामा सुधारका लागि शिक्षक, अभिभावक र विद्यार्थी विचमा छलफल र परामर्श गरी सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको काममा निरन्तर लागि रहने,• विद्यालयको भौतिक अवस्था, नियमित पढाई तथा स्तरको नियमित अनुगमन गरी शाखा प्रमुख समक्ष प्रतिवेदन दिने,• माध्यमिक विद्यालय तहको बार्षिक परीक्षा संचालनको लागि आवश्यक तयारी तथा तोकिए बमोजिमको जिम्मेवारीमा रहि परीक्षा संचालनमा भूमीका निर्वाह गर्ने ,• विद्यालय स्तरमा आयोजना हुने विभिन्न भेला, बैठक तथा अन्तर्रक्षियात्मक छलफलमा उपस्थित हुने र पालिकाको शैक्षिक नीति र कार्यक्रमको जानकारी दिने,• माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनमा सहजीकरण र समन्वय गर्ने र समितिको कार्य प्रभावकारीता बढाउने खालका कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने,• युवा लक्षित खेलकूद विकास कार्यक्रम पहिचान तथा संचालनमा सहयोग गर्ने ,• विभिन्न अतिरिक्त क्रियाकलापहरुको माध्यमले छात्रछात्राको ज्ञानको दायरा विस्तार गर्न भूमीका निर्वाह गर्ने ,•
	प्राविधिक सहायक शिक्षा प्रशासन पाचौ तह	१	<ul style="list-style-type: none">• शाखा प्रमुखबाट प्रत्यायोजित एवं उपशाखाले गर्ने भनी निर्धारित कार्यविवरणका आधारमा शाखा प्रमुखको सामान्य निर्देशनमा रहि उपशाखा प्रमुखको हैसियतमा तोकिए अनुसारका कार्य सम्पादन गर्ने• शैक्षिक तथ्यांक संकलन तथा अभिलेख व्यवस्थापनका कामहरु गर्ने• आधारभूत विद्यालय तहको बार्षिक परीक्षा संचालनको लागि आवश्यक तयारी तथा तोकिए बमोजिमको जिम्मेवारीमा रहि परीक्षा संचालनको व्यवस्थापन गर्ने ,• आधारभूत विद्यालय तहमा आयोजना हुने विभिन्न भेला, बैठक तथा अन्तर्रक्षियात्मक छलफलमा उपस्थित हुने र पालिकाको शैक्षिक नीति र कार्यक्रमको जानकारी दिने,



			<ul style="list-style-type: none"> आधारभूत विद्यालय तहको विद्यालय व्यवस्थापन समिति गठनमा समन्वय गर्ने र समितिको कार्य प्रभावकारीता बढाउने कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने, विभिन्न अतिरिक्त क्रियाकलापहरु संचालन गर्ने प्रोत्साहित गर्ने
समाज कल्याण शाखा	अधिकृत छैठौं तह	१	<ul style="list-style-type: none"> प्रमुख प्रशासकीय अधिकृतबाट प्रत्यायोजित तथा तोकिए बमोजिमको कार्यविवरणका आधारमा मात्रहत उपशाखामा कार्यरत अधिकृतहरूलाई कार्यजिम्मेवारी प्रत्यायोजित गरी काम गर्ने गराउने । सामाजिक र आर्थिक रूपमा पछाडी परेका वर्ग समुदायका व्यक्तिहरूलाई सामाजिक मूलधारमा ल्याई मानवोचित जीवन यापन गर्न सक्षम बनाउन र नागरिकका रूपमा सम्मानजनक स्थान प्राप्त हुने गरी राष्ट्रिय नीति र प्राथमिकतासंग मेल खाने गरी स्थानीय समावेशीकरण नीति,नियम, कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने गराउने , संघ र प्रदेशबाट निर्धारित मापदण्ड बमोजिम सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम कार्यान्वयनको समन्वय, सहजीकरण र नेतृत्व गर्ने सामाजिक सुरक्षा कार्यक्रम पालिकाबाट स्वीकृत ' स्थानीय नीति, मापदण्डलाई मूल आधार लिई कार्यान्वयन गर्ने । स्थानीय नीति र मापदण्ड निर्माणको आधार संघ र प्रदेश कानूनले निर्धारण गरे बमोजिम पालना गर्नुपर्नेछ । सामाजिक सुरक्षा कार्यक्रमको प्रमुख आधार व्यक्तिगत घटना दर्ता अभिलेख भएकोले जन्म,मृत्यु,विवाह, बसाईसराई, सम्बन्ध विच्छेद र धर्मपुत्र र धर्मपुत्री लगायतका व्यक्तिगत घटना दर्तासंग सम्बन्धित सवैकामहरु आधुनिक प्रविधिको उपयोग गरी अभिलेख व्यवस्थापनको काम गर्ने गरी कर्मचारीहरूको कार्य क्षमता अभिवृद्धी गर्ने गराउने , सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी कार्यान्वयनको लागि स्थानीय तथ्यांक संकलन र विश्लेषण सम्बन्धी काम गर्ने , लैगिंक समानता सम्बन्धी नीति नियम तथा कार्यक्रम तर्जुमा गर्ने र कार्यान्वयनको व्यवस्था मिलाउने , बालबालिका किशोर किशोरी तथा युवा लक्षित नीति,नियम र कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने गराउने, अपांगता भएका व्यक्ति तथा जेष्ठ नागरिकको सुरक्षा र हित प्रबढ्दन हुने गरी स्थानीय नीति, नियम, कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने गराउने , गैरसरकारी संस्था परिचालन,समन्वय तथा नियमनको कानून बमोजिमका तोकिएका कामहरु गर्ने गराउने ,



			<ul style="list-style-type: none">• शाखा मातहत कार्यरत अधिकृत र सहायक कर्मचारीको कामको रेखदेख , नियन्त्रण गर्ने एवं कार्यसम्पादन मूल्यांकन गर्ने ,
	महिला विकास निरीक्षक पाचौ तह	१	<ul style="list-style-type: none">• शाखा प्रमुखबाट प्रत्यायोजित एवं उपशाखाले गर्ने भनी निर्धारित कार्यविवरणका आधारमा शाखा प्रमुखको सामान्य निर्देशनमा रहि उपशाखा प्रमुखको हैसियतमा तोकिए अनुसारका कार्य सम्पादन गर्ने,• महिला हकहित सम्बन्धी स्थानीय नीति नियम योजना कार्यान्वयन गर्ने गराउने,• महिलाको आर्थिक,सामाजिक,राजनीतिक सशक्तिकरण र क्षमता विकासका लागि योजना तर्जुमा गरी कार्यान्वयन गर्ने गराउने ,• लैगिंक हिंसा निवारणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक र संरक्षणात्मक उपायहरूका अवलम्बन गर्ने र उनीहरूको पुनःस्थापनाको कार्यक्रम संचालन गर्ने,• लैगिंक उत्तरदायी बजेट निर्माण र परिक्षण सम्बन्धी कामहरू,• बालबालिकाको हकहित संरक्षण सम्बन्धी नीति,नियम, मापदण्ड, योजना तयारी र कार्यान्वयन गर्ने,• बालबालिकाको हकहित संरक्षणका लागि संघ,प्रदेश र विभिन्न सरोकारवाला निकायहरूसंग सम्पर्क,समन्वयर सहकार्य सम्बन्धी काम गर्ने गराउने ,• बाल मैत्री शासकीय प्रबन्ध, बाल क्लब, बाल संरक्षण समिति तथा बाल संजालको माध्यमले बाल विकास र हित प्रवर्द्धनका कामहरू समन्वयात्मक रूपमा गर्ने गराउने,• बालबालिका माथी हुने सवैप्रकारका हिंसा नियन्त्रणका उपायहरू अवलम्बन गरी बालहिंसा कानूनी अपराधको रूपमा दण्डनीय हुने व्यवस्था लागु गर्न पहल गर्ने,• असहाय बालबालिका, सडक बालबालिका व्यवस्थापनका काम लगायत बालगृह, पुनःस्थापना केन्द्र, शिशु स्याहार केन्द्र र बाल विकास केन्द्र स्थापना र व्यवस्थापनका कामहरू गर्ने,• आपत्कालीन बाल उद्धार कोष स्थापना गर्ने र सो को व्यवस्थापनका लागि आधार तयार गरी प्रभावकारी बनाउने,• युवा सीप,उद्यमशीलता तथा नेतृत्व विकास लगायत युवा सशक्तिकरण र परिचालनका लागि प्रभावकारी कार्यक्रम पहिचान गरी कार्यान्वयन गर्ने गराउने ,• जेठ नागरिक तथा अपांगता भएका व्यक्तिको लगत अद्यावधिक गर्ने,परिचयपत्र वितरण गर्ने,सामाजिक सुरक्षाको कार्य , तोकिए बमोजिमका सुविधा उपलब्ध गराउने एवं जेठनागरिक सम्मान कार्य संचालन गर्ने,



			<ul style="list-style-type: none"> अपांगता मैत्री पूर्वाधार निर्माणको अनुगमन र ध्यानाकर्षण गरी पूर्वाधार निर्माणमा पहल र समन्वय गर्ने, एकल महिलाको हकहितका लागि विभिन्न कार्यक्रम गर्ने गराउने,
स्वास्थ्य शाखा	जनस्वास्थ्य अधिकृत अधिकृत छैठौं , हेल्थ इन्स्पेक्शन समूह	१	<ul style="list-style-type: none"> प्रमृख प्रशासकीय अधिकृतबाट प्रत्यायोजित तथा तोकिए बमोजिमको कार्यविवरणका आधारमा मातहत उपशाखामा कार्यरत अधिकृतहरुलाई कार्यजिम्मेवारी प्रत्यायोजित गरी काम गर्ने गराउने । आधारभूत स्वास्थ्य र सरसपट्ट्य र काई सम्बन्धी स्थानीय नीति, नियम, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन र नियमन सम्बन्धी कामहरु गर्ने गराउने, राष्ट्रिय र प्रदेश स्तरीय लक्ष एवं मापदण्ड बमोजिम स्थानीय स्तरको स्वास्थ्य सम्बन्धी लक्ष, गुणस्तर कायम गर्ने गराउने, संघ र प्रदेशबाट निर्धारित मापदण्डको पालना गर्दै पालिका स्तरमा स्थापना हुने अस्पताल, नर्सिङ होम, पोली क्लिनिक र अन्य स्वास्थ्य संस्थाहरुको दर्ता, संचालन अनुमति र नियमनका कामहरु गर्ने, गाउपालिका अस्पताल स्थापना र संचालनको लागि नेपाल सरकारको स्वीकृत नीति भित्र रहि आवश्यक व्यवस्थापनका कामहरु गर्ने, कोरोना जस्तो संकामक महामारीबाट बच्न सचेतात्मक र उपचारात्मक सेवा तथा सुविधाहरुको व्यवस्थापन र निगरानी बढाउने स्वीकृत मापदण्ड र डिजाईनको स्वास्थ्य चौकी भवन निर्माण गरी भौतिक पूर्वाधारको विकासबाट भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउन पहल गर्ने, गाउँस्तरका सबै स्वास्थ्य ईकाईहरुमा तोकिएका औषधिको आपूर्तीको सुनिश्चितता गर्ने र अत्यावश्यक औजार उपकरण को उपलब्धताको प्रवर्त्य मिलाउने, जनस्वास्थ्य निगरानीको विस्तार गर्न सबै किसिमका खोप समयमा नै लगाएको, गर्भवती परिक्षण गरेको, भिटामीन ए र आईरन चक्की समयमा लिएको, हातीपाईले औषधि सेवन गरेको तथा नियमित Out Reach Clinic संचालन गरी जनस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार गरेको सुनिश्चित गर्ने, आयुर्वेद र बैकल्पिक चिकित्सा तथा औषधिको विकास र विस्तारका कामहरु गर्ने, जनस्वास्थ्य, आपतकालीन स्वास्थ्य, तथा महामारीको नियन्त्रणका कायंक्रम संचालन गर्ने



			<ul style="list-style-type: none"> शाखा मातहत कार्यरत अधिकृत र सहायक कर्मचारीको कार्यसम्पादन मूल्यांकन गर्ने ,
हे.अ.वा सि.अ.हे.व. सहायक पाचौ तह हेल्थ ईन्स्पेक्शन्स समूह	१		<ul style="list-style-type: none"> शाखा प्रमुखबाट प्रत्यायोजित एवं उपशाखाले गर्ने भनी निर्धारित कार्यविवरणका आधारमा शाखा प्रमुखको सामान्य निर्देशनमा रहि उपशाखा प्रमुखको हैसियतमा तोकिए अनुसारका कार्य सम्पादन गर्ने स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन गरी स्वास्थ्य सम्बन्धी सबै किसिमका तथ्यांक संकलन र व्यवस्थापनका काम गर्ने, औषधिको उचीत प्रयोग । सुझमजीव निरोधक प्रतिरोध न्यनीकरणका काम गर्ने , औषधि पसल संचालन अनुमति , निगरानी र नियमनका कामहरु गर्ने, स्वास्थ्य बीमा र सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी बनाउने , जुनोटिक र किटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापनका कामहरु गर्ने, सुर्ति मदिरा र लागु पदार्थजन्य बस्तुहरुको बढ्दो प्रयोग नियन्त्रणका लागि सचेतात्मक कार्यक्रम संचालन गर्ने , गाउपालिकाको वडा स्तरमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य इकाईको नियमित अनुगमन गरी संचालित स्वास्थ्य केन्द्रको भौतिक पूर्वाधार तथा औजार उपकरणको अवस्था, स्वास्थ्य सेवाको गुणस्तरीयता र सेवाग्राहीहरुको सन्तुष्टीको प्रतिवेदन चौमासिक रूपमा शाखा प्रमुख समक्ष पेश गर्ने , स्वास्थ्य सेवा सम्बन्धमा तोकिए बमोजिमका अन्य कामहरु गर्ने ।
स्टाप नर्स पाचौ तह (प.हे.नर्स)	१		<ul style="list-style-type: none"> शाखा प्रमुखबाट प्रत्यायोजित एवं उपशाखाले गर्ने भनी निर्धारित कार्यविवरणका आधारमा शाखा प्रमुखको सामान्य निर्देशनमा रहि उपशाखा प्रमुखको हैसियतमा तोकिए अनुसारका कार्य सम्पादन गर्ने नगरपालिका अन्तर्गत वडास्तरमा संचालित स्वास्थ्यचौकी, बर्थिङ सेन्टर तथा स्पतालमा उपलब्ध नर्सिङ जनशक्तिको क्षमता विकास गरी नर्सिङ सेवा प्रति समर्पित रहन उत्प्रेरित गर्ने , कुनै स्वास्थ्य इकाईमा नर्सिङ दरबन्दी रिक्त छ, भने छिटो दरबन्दी पूर्तिको लागि शाखा प्रमुख मार्फत प्रशासन शाखामा जानकारी गराउने मातृ तथा शिशु कल्याण सेवा, गर्भवती जांच तथा प्रसूति सेवा , विभिन्न खोप सेवा , उपचारात्मक सेवामा खटिने



			<p>नर्सिङ जनशक्तिको सुरक्षा र मनोवल उच्च राख्न विभिन्न प्रोत्साहनमूलक कार्यक्रम संचालन गर्ने ,</p> <ul style="list-style-type: none">• नर्सिङ जनशक्तिका लागि विभिन्न संक्रमण लगायत कोरोना विरुद्धको खोप लगाउने व्यवस्था मिर्लाई प्रोत्साहित गर्ने ,
आर्थिक क्षेत्र विकास शाखा	अधिकृत कृषि, कृषि प्रसार , छैठौं तह	१	<ul style="list-style-type: none">• प्रमृख प्रशासकीय अधिकृतबाट प्रत्यायोजित तथा तोकिए बमोजिमको कार्यविवरणका आधारमा मातहत उपशाखामा कार्यरत अधिकृतहरुलाई कार्यजिम्मेवारी प्रत्यायोजित गरी काम गर्ने गराउने ।• कृषि, कृषि प्रसार, कृषि उत्पादन तथा व्यवस्थापन सम्बन्धी नीति तर्जुमा, मापदण्ड तयारी योजना तर्जुमा , कार्यान्वयनको काम शाखा प्रमुखको हैसियतमा सम्पादन गर्ने गराउने ,• कृषि उत्पादन विक्रीका लागि कृषि हाटबजारको संभाव्यता अध्ययन , पूर्वाधार विकास तथा संचालनको लागि आवश्यक कार्यहरु गर्ने गराउने,• विभिन्न कृषक समूहहरुको क्षमता विकासका लागि मांग र आवश्यकताको आधारमा प्रविधि विकास, सुचना तथा संचार, कृषिको आधुनिकीकरण, महामारी तथा प्रकोप व्यवस्थापन, कृषि मल बीउविजनको उपयोग र आपूर्तिका विषयमा अभिमुखीकरण तालिम , प्रशिक्षणको व्यवस्था मिलाउने,• कृषि बीउ विजनको गुणस्तर नियन्त्रण, मलखाद, रसायनको सहज आपूर्तिको संस्थागत प्रवन्ध मिलायने ,• कृषि उत्पादनको संभावनाको आधारमा कृषिको व्यवसायिकरण र बालीको उत्पादनमा माटो सुहाउदो बाली लगाई लाभ लिन सक्ने गरी बालीको विविधीकरणका लागि कृषक स्तरमा विभिन्न प्रोत्साहनका कार्यक्रम संचालन गर्ने व्यवस्था मिलाउने ,• संघ तथा प्रदेश सरकारबाट कृषि विकासका लागी संचालित अनुदान सहितका विभिन्न प्रोत्साहनमा आधारित कार्यक्रमको विषयमा कृषकहरुलाई जानकारी गराई तदनुरूप लाभ लिन प्राविधिक सेवा तथा सहयोग उपलब्ध गराउने ,• कृषिजन्य प्राकृतिक प्रकोप तथा महामारी रोग नियन्त्रणको पूर्व तयारी सम्बन्धी कामहरु गर्ने गराउने ,• कृषक समूह गठन, कृषक सहकारी स्थापना र संचालनमा प्राविधिक सेवा सहित प्रोत्साहन दिने• उच्च मूल्यका कृषिजन्य उत्पादनहरु प्रति किसानलाई आकर्षित गर्न त्यस्ता बस्तुहरुको बारेमा जानकारी दिने र उत्पादन तथा बजारीकरणमा कृषकलाई सहयोग गर्ने ,



		<ul style="list-style-type: none">• नगरपालिकास्तरको कृषि प्रोफाईल तयार गर्ने, कृषि उत्पादन र कार्यक्रमको सूचना समेत समेटी सबै किसिमका कृषि तथ्यांक संकलन, तयारी र अद्यावधि गरी राख्ने व्यवस्था मिलाउने ,• कृषकलाई कृषि प्रणालीको सहज जानकारी प्राप्त हुन सक्ने गरी प्रविधिमा आधारित परामर्श सेवा उपलब्ध हुने व्यवस्था सुनिश्चित गर्ने ,• सबै कृषि सम्बन्धी सूचना र जानकारी समेटिएको कृषि एप्सको विकास गरी कृषकको हात हातमा सो पुग्ने व्यवस्था गरी प्रविधिसंग कृषकलाई आबद्ध गर्ने ,• कृषकलाई उत्पादनमा टेवा पुग्ने गरी साना सिंचाई कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने ,• कृषि बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक प्रवन्ध मिलाउने ,• कृषि कर्जामा कृषकको सहज पहुँचका लागि वित्तीय संस्थासंग आवश्यक समन्वय र सहजीकरण गर्ने ,• पालिका स्तरमा रहेका सेवा केन्द्र तथा वडा कार्यालयहरुबाट कृषि प्राविधिक सेवा सल्लाह कृषकले सहज रूपमा पाउने सक्ने संस्थागत प्रवन्ध मिलाउने,• कृषि प्राविधिकहरु कृषकको घरदैलोमा पुगी नियमित रूपमा प्राविधिक परामर्श प्रदान गर्ने प्रबन्ध मिलाउने,• आफ्नो शाखा मातहतका उपशाखामा कार्यरत अधिकृत र सहायक कर्मचारीहरुको कार्य जिम्मेवारी तोकेर काममा खटाउने र उनीहरुको कार्यसम्पादन मूल्यांकन गर्ने ,• सहकारी दर्ता, नियमनका कामहरु गर्ने गराउने,• लघु , घरेलु तथा साना उद्योगको दर्ता, विकास र प्रोत्साहन सम्बन्धी नीति तथा योजना तर्जुमा र नियमनका कामहरु, १• उद्योग र उद्यमशीलता बढाउने, खानी तथा खनीज पदार्थको संरक्षण , उत्खनन तथा विक्रीको मापदण्ड तयार गर्ने ,• स्थानीय स्तरमा रोजगार प्रबर्द्धन तथा गरिवी न्यूनीकरणका लागि कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने ,• कृषिजन्य प्राकृतिक प्रकोप तथा महामारी रोग नियन्त्रणको पूर्व तयारी सम्बन्धी कामहरु गर्ने• कृषक समूह गठन, कृषक सहकारी स्थापना र संचालनमा प्राविधिक सेवा सहित प्रोत्साहन दिने• कृषि सम्बन्धी स्थानीय संघसंस्था तथा सहकारीहरु विचमा सहयोग समन्वयका लागि सहजीकरण गर्ने,
--	--	---



			<ul style="list-style-type: none"> • उच्च मूल्यका कृषिजन्य उत्पादनहरु प्रति किसानलाई आकर्षित गर्ने त्यस्ता बस्तुहरुको बारेमा जानकारी दिई खेती गर्ने प्रोत्साहित गर्ने र कृषकलाई सहयोग गर्ने, का • कृषि प्रसार सम्बन्धी सबै काम गर्ने गराउने, • कृषि सेवा केन्द्र र कृषि श्रोत केन्द्र संचालन र व्यवस्थापनका कामहरु गर्ने, • हाटबजार विकास र विस्तारका कामहरु गर्ने, • शीत भण्डार स्थापना र संचालनको लागि स्थानीय कृषक सहकारी तथा विभिन्न व्यवसायिक फर्महरु विच सहयोग र सहकार्यका लागि सहजीकरण गर्ने ,
	अधिकृत पशु विकास छैठौ तह वा सहायक पाचौ तह प्रा.	१	<ul style="list-style-type: none"> • शाखा प्रमुखबाट प्रत्यायोजित एवं उपशाखाले गर्ने भनी निर्धारित कार्यविवरणका आधारमा शाखा प्रमुखको सामान्य निर्देशनमा रहि उपशाखा प्रमुखको हैसियतमा तोकिए अनुसारका कार्य सम्पादन गर्ने • पशुपञ्ची चिकित्सा सेवाको लागि संस्थागत व्यवस्थ गरी नियमित उपचारको प्रवन्ध मिलाउने, • पशुपञ्चीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण सम्बन्धी पूर्व तयारी गर्ने , • उपभोक्ताले स्वस्थ्य मासु उपभोग गर्न पाउने गरी पशुको स्वास्थ्य परीक्षणको नियमित अनुगमन गर्ने • वध गरिएका पशुपञ्चीको मासु सुरक्षित र स्वस्थ्य रूपमा लामो समय सम्म उपभोग योग्य राख्न विक्रीकेन्द्रहरुमा डिप फिजरको व्यवस्था हुने प्रवन्ध मिलाउने व्यवस्था गर्ने , • पालिका क्षेत्र भित्रको हाटबजारमा पशुबधशालाको व्यवस्था गर्ने,, • पशुपञ्चीमा लाग्ने विभिन्न संकामक रोगको समयमा नै उपचार तथा रोकथाम गरी मानव स्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरणमा सचेत रहने , • पशुनश्ल सुधार , विकास र व्यवस्थापनको लागि आवश्यक अध्ययन गरी सरोकारबाला कृषकसंग छलफलका माध्यमले पशुधनलाई कृषकको आयश्रोतको भरपर्दो माध्यम बनाउन टेवा पुग्ने गरी सहयोग र सहजीकरणका काम गर्ने , • पशुपञ्ची बीमा कार्यक्रम प्रभावकारी बनाउन वित्तीय संस्थासंग सहकार्य र समन्वय गरी कृषक तहम विस्तार गर्न भूमीका निर्वाह गर्ने , • पशुचरनका लागि खाली घाँसे मैदानको विकास र कृषकको घरदैलोमा उन्नत जातका घाँसको खेती गर्न प्राविधिक सहयोग उपलब्ध गराउने



		<ul style="list-style-type: none">• बजार क्षेत्रमा डेरी फर्म विकासका लागि सहयोग तथा समन्वय गर्ने र दुर्घट व्यवसायमा कृषकलाई आकर्षित गर्न विभिन्न प्रोत्साहनका कार्यक्रम संचालन गर्ने ,• पशुपंछी पालन किसानको क्षमता विकास र प्राविधिक ज्ञान विस्तारमा निरन्तर सेवा सल्लाह दिने संस्थागत पद्धती विकास गर्ने,• पशुपंछीको तथ्यांक संकलन तथा व्यवस्थापन र सूचना प्रणलीको व्यवस्थापनका कामहरु गर्ने,• पालिका स्तरमा रहेका पशु सेवा केन्द्र र बडा कार्यालयहरु मार्फत नियमित रूपमा कृषकलाई घरदैलोमा आवश्यक सल्लाह र प्राविधिक सेवा उपलब्ध हुने संस्थागत प्रवन्ध मिलाउने,• मातहत रहेका पशु प्राविधिकहरुको क्षमता विकासका कार्यक्रम संचालन गर्ने ,
सहकारी, उद्योग पर्यटन, श्रम तथा रोजगार उपशाखा	सहायक प्रशासन पाचौं तह	<ul style="list-style-type: none">• शाखा प्रमुखबाट प्रत्यायोजित एवं उपशाखाले गर्ने भनी निर्धारित कार्यविवरणका आधारमा शाखा प्रमुखको सामान्य निर्देशनमा रहि तोकिए अनुसारका कार्य सम्पादन गर्ने• सहकारी संस्था सम्बन्धी नीति,नियम, कार्यक्रम तर्जुमा, मापदण्ड निर्धारण र कार्यान्वयनका तोकिए अनुसारका काम ,• सहकारी रजिस्ट्रारको जिम्मेवारीमा रहि सहकारी कानून बमोजिम सहकारी संस्थाको दर्ता,अनुमति,खारेजी तथा विघटनका काम,• सहकारीको विकासका लागि अध्ययन अनुसन्धान लगायत सहकारी संस्थाको कार्य क्षमता विकासका लागि कार्यक्रम तर्जुमा गरी नगर कार्यपालिकामा पेश गर्ने ,• सहकारी बचत तथा ऋण परिचालन सम्बन्ध स्थानीय मापदण्ड निर्धारण र अनुगमन,• औद्योगिक ग्राम स्थापनाका लागि तोकिए बमोजिमको कामहरू गर्ने गराउने,• घेरेलु तथा साना उद्योग एवं लघु तथा कुटीर उद्योगको विकासका लागि नीति,कार्यक्रम तर्जुमा, उद्यमशीलता प्रवर्धनका कामहरू,• लघु, घेरेलु तथा साना उद्योग लगायत व्यापारिक फर्म तथा पसल दर्ता, अनुमति, नविकरण,खारेजी तथा नियमनका कामहरू,



		<ul style="list-style-type: none">• ग्रामीण पर्यटन नीति, नियम, मापदण्ड तयार गरी गुरुयोजना तर्जुमा तथा कार्यान्वयन सम्बन्धी कामहरू गर्ने गराउने,• पालिका क्षेत्र भित्र रहेका सांस्कृतिक तथा धार्मिक महत्वका मठ, मन्दिर, गुम्बा, चैत्य, दरबार, पुरातात्त्विक महत्वका धरोहरहरूको उचीत संरक्षण र संभारको लागि कार्यक्रम तर्जुमा गरी कार्यपालिका समक्ष पेश गर्ने,• पालिका क्षेत्र भित्रका पर्यटकीय महत्वका धरोहरहरूको संक्षिप्त विवरण सहितको सचित्र प्रोफाईल तयारी र प्रकाशन सम्बन्धी काम गर्ने गराउने ,• परम्परागत पर्व, जात्रा, नाचगानको निरन्तरता रहने गरी गुठियार र जातीय समूहको पहिचान गरी नगरपालिकाको भूमीका र सहयोगको क्षेत्र पहिल्याई नीति र कार्यक्रम तर्जुमा कामहरू गर्ने, बाजागाजाहरू को संरक्षण परम्परागत जातीय पोशाकको संरक्षणका काम ,• जातीय पहिचान, जातीय पोशाक र संस्कृति संरक्षणका लागि जातीय संग्रहालय स्थापना र संचालनको लागि पूर्वाधार तयारी सम्बन्धी कामहरू• पर्यटनको विकासमा निजी क्षेत्रलाई आकर्षित गर्न सार्वजनिक निजी साझेदारीमा आधारित योजना कार्यक्रम पहिचान र संचालनको लागि विभिन्न सरोकारवालाहरूसंग सहकार्यको खोजी गर्ने• गरिवी निवारण सम्बन्धी राष्ट्रिय नीति तथा प्राथमिकताका आधारमा रोजगार प्रवर्धनका लागि नीति, रणनीति एवं कार्यक्रम तर्जुमा गर्ने ,• पालिका क्षेत्र भित्र रहेका बेरोजगारहरूको तथ्यांक संकलन , प्रकाशन गरी सूचना प्रणालीसँग आबद्धता गर्ने ,• पहिचान भएका गरिव घरपरिवार र लक्षित समूहलाई तोकिएको मापदण्ड अनुसार परिचय वितरण गर्ने,• गाउँपालिका स्तरीय विकास आयोजना तथा कार्यक्रममा गाउँसभाबाट निर्धारण गरिए अनुसारको दिन सम्म रोजगारी प्राप्त हुने गरी कार्यक्रम तयार गर्ने,
--	--	--



			<ul style="list-style-type: none"> • विभिन्न रोजगारदाता संघसंस्थासंग रोजगारीका अवसरमा स्थानिय दक्ष र अदक्ष बामदारको पहुँचका लागि समन्वय र सहजीकण गर्ने, गराउने, • बैदेशिक रोजगारीको अवसरमा उच्च सीपयुक्त दक्ष जनशक्ति आपूतीका लागि विभिन्न व्यवसायिक सीप विकास तालिम केन्द्रसंग समन्वय गरी जनशक्ति विकासको कार्यक्रम तर्जुमा तथा संचालन गर्ने, • बैदेशिक रोजगारी सम्बन्धी रोजगार सूचना प्रणालीको स्थापना र प्रचार प्रसार,
कानून तथा विधायन शाखा,	अधिकृत . कानून, छैठौं तह	१	<ul style="list-style-type: none"> • प्रमुख प्रशासकीय अधिकृतबाट प्रत्यायोजित तथा तोकिए बमोजिमको कार्यविवरणका आधारमा मातहत उपशाखामा कार्यरत अधिकृतहरुलाई कार्यजिम्मेवारी प्रत्यायोजित गरी काम गर्ने गराउने । • कार्यपालिका र सभाबाट पारित गरीने विभिन्न नीति, नियम, कानूनको मस्यौदा कानूनी प्रकृया र विधि अनुसार रहेको वा भाषिक परिमार्जन आवश्यक भएमा सो गरी कानुन निर्माण र स्वीकृतीमा समन्वय र संयोजन गर्ने, • कार्यपालिका, नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृतले मागेका कानूनी रायपरामर्श दिने, • गाउपालिका बादी वा प्रतिवादी रहेको मुद्दाको फिरादपत्र, पुनरावेदन दिनु पर्ने भएमा मुद्दाको लिखत र जवाफ तैयारी लगायत मुद्दा सम्बन्धी लगत तथा मिसिल सुरक्षित राख्ने, • गाउपालिकामा स्तरीय न्यायिक समितिको कार्यसम्पादनमा निर्धारित कानूनि विधि र प्रकृया अवलम्बन गरी न्यायिक निरूपणका लागि सहजीकरण गने, • न्यायिक रूपमा गाउपालिकाको कार्यसम्पादनमा टेवा पुग्न जाने गरी विभिन्न विषयगत शाखा र उपशाखा प्रमुखहरुलाई अभिमुखीकरण गरी कार्यसम्पादनम सहजीकरण ल्याउने सहयोग गर्ने , • न्यायिक निर्णय र फैसला कार्यान्वयनको संस्थागत प्रवन्ध मिलाउने • मानवअधिकारको संरक्षण र सम्बर्द्धनका कामहरु गर्ने • कानूनमा तोकिएका वा गाउसभा र गाउ कार्यपालिकाबाट सुम्पिएका जिम्मेवारीका कामहरु सम्पादन गरी प्रतिवेदन पेश गर्ने • आफ्नो शाखा मातहतका कर्मचारीको कार्यसम्पादन मूल्यांकन गरी कार्यालय प्रमुख समक्ष पेश गर्ने



वडा कार्यालय ५	वडा सचिव सहायक पांचौ प्रशासन सेवा	<p>ध्याइलेख गाउपालिकाको कार्यविभाजन नियमावली २०७४ को अनुसूचि ३ मा रहेको वडा समितिबाट सम्पादन हुने कार्य अन्तर्गत विभिन्न ५ शिर्षकमा रहे अनुसार वडा सचिवले आफैले सम्पादन गर्नु पर्ने काम कार्यालयको समन्वय र निर्देशन अनुसार र अन्य विकास निर्माण तथा सिफारिश सम्बन्धी कामहरु वडा अध्यक्षको सामान्य नियन्त्रण र निर्देशनमा रहि सो बमोजिम कार्य सम्पादन गर्न गराउने ।</p> <p>क) वडा स्तरीय तथ्यांक संकलन तथा अद्यावधिक गर्ने , (यस अन्तर्गत प्रमुख ४ कामहरु रहेका छन्)</p> <p>ख) वडाका विकास निर्माणका योजना तर्जूमा, कार्यान्वयन, अनुगमन तथा आवधिक प्रगती समीक्षा गर्ने,)यस अन्तर्गत प्रमुख ३ कामहरु रहेका छन्)</p> <p>ग) वडाका विकास निर्माणका कार्यहरु गर्ने,(यस अन्तर्गत प्रमुख ४० कामहरु रहेका छन्)</p> <p>घ) कानून बमोजिम नियमनका कार्यहरु गर्ने ,(यस अन्तर्गत प्रमुख १० कामहरु रहेका छन्)</p> <p>ङ) अभिलेख व्यवस्थापन, सिफारिश तथा प्रमाणित गर्ने (यस अन्तर्गत प्रमुख ३८ कामहरु रहेका छन्)</p> <p>उल्लेखित सबै कामको विस्तृत विवरण वडा कार्यालयको कार्यविवरण अन्तर्गत यसै प्रतिवेदनमा समावेश रहेको छ)</p>
----------------	-----------------------------------	---

२. अन्य विशेष कानूनले तोके बमोजिमको दस्तुर

ख. सेवा प्राप्त लाग्ने अवधि

१. सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ७ ले तोकेको अवधि भित्र र

२. अन्य विशेष कानूनले तोकेको सोही बमोजिमको

- यस कार्यालयबाट प्रदान गरिने सेवामा तोकिए बमोजिमको दस्तुर लाग्ने ।
- सूचना माग गर्दा नियमानुसार दस्तुर लाग्ने छ ।

६. निवेदन, उजुरी उपर निर्णय गर्ने प्रक्रिया र अधिकारी

यस कार्यालयमा दर्ता भएका निवेदन/उजुरी प्राप्त भएपछात सम्बन्धित शाखा, ईकाइ र वडामा जाने गर्दछ । प्राप्त उजुरीहरु सम्बन्धित पदाधिकारी/कर्मचारीले हेरी सम्बन्धित शाखा, ईकाइमा आवश्यक कारबाहीको लागि पठाईने र शाखा ईकाइका प्रमुखबाट कारबाही प्रकृया अगाडी बढाईने गरिएको छ ।

७. निर्णय उपर उजुरी सुन्ने अधिकारी :

अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत

८. प्रमुख, सूचना अधिकारी र प्रवक्ताको नाम, पद र मोबाईल नम्बर :



अध्यक्ष- श्री जगत वहादुर भोलन-९८४४५९५३७९

उपाध्यक्ष- श्री शंकरमान घलान- ९८४२७८०९२२

प्रमुख प्रशासकीय अधिकृत- श्री राम कुमार कार्की-९८५४०८७८८

प्रवक्ता- श्री रोशन कुमार भ्लोन-९८६९८२५७७५

सूचना अधिकारी- सूचना प्रविधि अधिकृत श्री किशोर कुमार वाईवा-९८४११६४६६५

९. ऐन, नियम, निर्देशिका, कार्यविधि, मादण्ड, नीति

- नेपालको संविधान, २०७२
- स्थानीय सरकार सञ्चालन ऐन, २०७४
- राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४
- अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४
- आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६
- संघीय, प्रदेश र स्थानीय सरकारले जारी गरेका नीति, कानून, मार्गनिर्देशन र मापदण्ड
- स्थानीय तहमा बजेट तर्जुमा, कार्यान्वयन, आर्थिक व्यवस्थापन तथा सम्पति हस्तान्तरण सम्बन्धी निर्देशिका, २०७४
- संघीय, प्रादेशिक र गाउँपालिकाको आवधिक विकास योजनाले लिएका नीति तथा प्राथमिकताहरु,
- दिगो विकासका लक्ष्य र योजना आयोगले निर्धारण गरेका क्षेत्रहरु
- श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति र स्थानीय राजश्व परामर्श समितिका निर्णयहरु
- वडास्तरीय योजना तर्जुमा भेला, वडा समितिको सिफारिस, विषयगत समितिको र बजेट तथा कार्यक्रम तर्जुमा समितिबाट सिफारिस भई आएका योजनाहरु
- नेपालले अन्तराष्ट्रिय जगतमा जनाएका प्रतिबद्धताहरुबाट सिर्जित दायित्वहरु
- स्थानीय तहका क्षेत्रगत नीति, रणनीतिहरु, योजना तथा अध्ययन प्रतिवेदनहरु,
- विकासका समसामयिक मुद्दाहरु : सामाजिक सुरक्षा, दिगो विकास, जलवायु परिवर्तन र विपद् व्यवस्थापन, खाद्य तथा पोषण सुरक्षा, लैंगिक सशक्तिकरण तथा समावेशी विकास, बाल मैत्री स्थानीय शासन, वातावरण मैत्री स्थानीय शासन, आधारभूत स्वास्थ्य, पूर्ण सरसफाई, लगायतका अन्तर सम्बन्धित विषयहरु
- स्थानीय विशिष्ट परिस्थिति अनुसार यस गाउँपालिकाले आवश्यक ठानेका विविध विषयहरु
- घरेलु हिंसा, श्रम शोषण, बाल विवाह जस्ता जघन्य अपराध उन्मुलन गर्न न्यायको पहुच पुर्याउन चेतनामूलक सशक्तिकरण अभियान सञ्चालन गर्ने ।
- स्थानीय तहमा सहभागी राजनीतिक दलहरुको घोषणा पत्रहरु



क्र.सं.	गाउँसभा/का.पा. बाट स्वीकृत मिति	ऐन, नियमावली, कार्यविधि, निर्देशिका र मापदण्ड
ऐनहरु		
१		घ्याङ्गलेख गाउँपालिकाकोविनियोजन ऐन, २०७४
२		घ्याङ्गलेख गाउँपालिकाकोआर्थिक ऐन, २०७४
३	२०७५।०३।१० सभा	घ्याङ्गलेख गाउँपालिकाकोशिक्षा ऐन, २०७४
४	२०७५।०३।१० सभा	घ्याङ्गलेख गाउँपालिकाकोन्यायिक समितिको उजुरी, कार्वाहीकिनारा गर्दा अपनाउनु पर्ने कार्यविधि सम्बन्धमाव्यवस्थागर्न बनेको ऐन, २०७५
५	२०७५।०३।२५ सभा	घ्याङ्गलेख गाउँपालिकाको आर्थिक ऐन, २०७५
६	२०७५।०३।२५ सभा	घ्याङ्गलेख गाउँपालिकाको शिक्षा ऐन, २०७५
७	२०७६।०३।३० सभा	घ्याङ्गलेख गाउँपालिकाकोआर्थिक ऐन, २०७६
८	२०७६।०३।३० सभा	घ्याङ्गलेख गाउँपालिकाकोविनियोजन ऐन, २०७६
९	२०७७।०३।२५ सभा	घ्याङ्गलेख गाउँपालिकाकोआर्थिक ऐन, २०७७
१०	२०७७।०३।२५ सभा	घ्याङ्गलेख गाउँपालिकाको विनियोजन ऐन, २०७७
११	२०७७।०३।२५ सभा	घ्याङ्गलेख गाउँपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको कानून, २०७७
१२	२०७७।०३।२५ सभा	घ्याङ्गलेख गाउँपालिकाको कृषि व्यवसाय प्रवर्धन ऐन, २०७७
१३	२०७७।०३।२५ सभा	घ्याङ्गलेख गाउँपालिकाको वातावरण तथाप्राकृतिक स्रोत संरक्षण ऐन, २०७७
१४	२०७७।०९।२७ सभा	घ्याङ्गलेख गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७७
१५	२०७८।०३।१० सभा	घ्याङ्गलेख गाउँपालिकाको आर्थिक ऐन, २०७८
१६	२०७८।०३।१० सभा	घ्याङ्गलेख गाउँपालिकाको विनियोजन ऐन, २०७८
१७	२०७७।९।२७ गाउँसभा	घ्याङ्गलेख गाउँपालिकाको विनियोजन ऐन (संशोधन) २०७७
१८	२०७७।९।२७ गाउँसभा	घ्याङ्गलेख गाउँपालिकाको आर्थिक ऐन (संशोधन), २०७७



१९	२०७७।१।२७ गाउँसभा	घ्याङ्गलेख गाउँपालिकाको आधारभूत सरसफाई तथा फोहरमैला व्यवस्थापन ऐन, २०७७
२०	२०७७।१।२७ गाउँसभा	घ्याङ्गलेख गाउँपालिकाको सार्वजनिक-निजी साझेदारी ऐन, २०७७
२१	२०७७।१।२७ गाउँसभा	लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति, २०७७

नियमावलीहरू

१		घ्याङ्गलेख गाउँपालिकाको (कार्य विभाजन) नियमावली, २०७४
२		घ्याङ्गलेख गाउँपालिकाको (कार्य सम्पादन) नियमावली, २०७४
३		घ्याङ्गलेख गाउँपालिकाको बैठक संचालन सम्बन्धी (कार्यविधि) नियमावली, २०७४
४	२०७६।१।२।१० का.पा	कार्यपालिका निर्णय वा आदेश अधिकार पत्रको प्रमाणिकरण (कार्यविधि) सम्बन्धमा व्यवस्था गर्ने बनेको नियमावली
५	२०७६।१।२।१० का.पा	घ्याङ्गलेख गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयका कर्मचारीहरूको आचार सहित सम्बन्धी नियमावली, २०७६
६	२०७६।१।२।१० का.पा	घ्याङ्गलेख गाउँपालिकाको शिक्षा नियमावली, २०७६

कार्यविधिहरू

१		घ्याङ्गलेख गाउँपालिकाको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७४
२		घ्याङ्गलेख गाउँपालिकाको विपद् व्यवस्थापन कोष संचालन तथा व्यवस्थापन कार्यविधि, २०७४
३	२०७६।१।१२ का.पा	घ्याङ्गलेख गाउँपालिकाको व्यवसायदर्ता, नविकरण कार्यविधि, २०७६
४	२०७६।३।५ का.पा	घ्याङ्गलेख गाउँपालिकाको अपांगता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि, २०७६
५	२०७६।५।८ का.पा	घ्याङ्गलेख गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७६
६	२०७६।१।२।१० का.पा	घ्याङ्गलेख गाउँपालिकाको स्थानीय राजपत्रको कार्यविधि, २०७६



७	२०७६।।।।।१२।।।१० का.पा	घ्याडलेख गाउँपालिकाको "घ" वर्गको निर्माण व्यवशायको इजाजत-पत्र सम्बन्धी कार्यविधि, २०७६
८	२०७६।।।।।१२।।।१० का.पा	घ्याडलेख गाउँपालिकाको अनुदानतथा आर्थिक सहायता कार्यविधि, २०७६
९	२०७६।।।।।१२।।।१० का.पा	घ्याडलेख गाउँपालिकाको आपतकालिन कार्य संचालन केन्द्र कार्य संचालन विधि, २०७६
१०	२०७६।।।।।१२।।।१० का.पा	घ्याडलेख गाउँपालिकाको एकीकृत सम्पति कर व्यवस्थापन कार्यविधि, २०७६
११	२०७६।।।।।१२।।।१० का.पा	घ्याडलेख गाउँपालिकाको मर्मत संभार कोष परिचालन कार्यविधि, २०७६
१२	२०७६।।।।।१२।।।१० का.पा	घ्याडलेख गाउँपालिकाको एफ.एम. रेडियो (व्यवस्थापन तथा संचालन) कार्यविधि, २०७६
१३	२०७६।।।।।१२।।।१० का.पा	घ्याडलेख गाउँपालिकाको टोल विकास संस्था गठन तथा संचालन कार्यविधि, २०७६
१४	२०७६।।।।।१२।।।१० का.पा	घ्याडलेख गाउँपालिकाको बाल गृह संचालन कार्यविधि, २०७६
१५	२०७६।।।।।१२।।।१० का.पा	घ्याडलेख गाउँपालिकाको बालबिबाह विरुद्ध कार्यक्रम संचालन खर्च कार्यविधि, २०७६
१६	२०७६।।।।।१२।।।१० का.पा	घ्याडलेख गाउँपालिकाको सडक बालबालिका व्यवस्थापन खर्च कार्यविधि, २०७६
१७	२०७६।।।।।१२।।।१० का.पा	घ्याडलेख गाउँपालिकाको नदि तथा अन्य सार्वजनिक क्षेत्रको सरसफाई सम्बन्धी कार्यविधि, २०७६
१८	२०७६।।।।।१२।।।१० का.पा	घ्याडलेख गाउँपालिकाको व्यवसाय कर सम्बन्धी कार्यविधि, २०७६
१९	२०७६।।।।।१२।।।१० का.पा	घ्याडलेख गाउँपालिकाको फोहोरमैला व्यवस्थापन कार्यविधि, २०७६
२०	२०७६।।।।।१२।।।१० का.पा	स्थानीय विपद् व्यवस्थापन कोष संचालन कार्यविधि, (पहिलो संशोधन) २०७६
२१	२०७७।।।।।१।।।१३ का.पा	घ्याडलेख गाउँकार्यपालिका अन्तर्गत समिति/उपसमिति गठन सम्बन्धी कार्यविधि, २०७७
२२	२०७७।।।।।१।।।१३ का.पा	घ्याडलेख गाउँपालिकाको सार्वजनिक जवाफदेहिता प्रवर्द्धन सम्बन्धी कार्यविधि, २०७७



२३	२०७७।१।१।१३ का.पा	टोल विकास संस्था (गठन तथा परिचालन) संशोधित कार्यविधि, २०७७
२४	२०७७।१।१।१३ का.पा	घ्याडलेख गाउँपालिकाको सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा संचालन सम्बन्धी कार्यविधि, २०७७
२५	२०७७।१।२४ का.पा.	घ्याडलेख गाउँपालिका कार्यपालिका अन्तर्गत समिति/उपसमिति गठन सम्बन्धी कार्यविधि, २०७७
२६	२०७७।१।२४ का.पा.	१० शैयाको अस्पताल संचालन सम्बन्धी कार्यविधि, २०७७
२७	२०७७।१।२४ का.पा.	कृषि समूह दर्ता सम्बन्धी कार्यविधि, २०७७
२८	२०७७।१।२४ का.पा.	खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी कार्यविधि, २०७७
२९	२०७७।१।२४ का.पा.	फोहरमैला व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७७
३०	२०७७।१।२४ का.पा.	गाउँ अनुशासन सम्बन्धी कार्यविधि, २०७७
३१	२०७७।१।२४ का.पा.	फरफारक कार्यविधि, २०७७
३२	२०७७।१।२४ का.पा.	बालमैत्री स्थानीय शासन तथा बाल संरक्षण कार्यविधि, २०७७
३३	२०७७।१।२४ का.पा.	भवन निर्माण सम्बन्धी कार्यविधि, २०७७
३४	२०७७।१।२४ का.पा.	राजस्व संकलन तथा आयोजना व्यवस्थापन सेवा (कन्टेन्जेन्सी) खर्च सम्बन्धी कार्यविधि, २०७७
३५	२०७७।१।२४ का.पा.	श्रमिक वर्ग, असहाय र विपन्न घरपरिवारलाई राहत उपलब्ध गराईने सम्बन्धी कार्यविधि, २०७७
३६	२०७७।१।२४ का.पा.	संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धी कार्यविधि, २०७७
३७	२०७७।१।२४ का.पा.	संस्था दर्ता तथा नवीकरण सम्बन्धी कार्यविधि, २०७७
३८	२०७७।१।२४ का.पा.	सार्वजनिक जवाफदेहिता प्रवर्द्धन सम्बन्धी कार्यविधि, २०७७
३९	२०७७।१।२४ का.पा.	सीपमूलक एवम् व्यवसायिक तालिम केन्द्र सञ्चालन सम्बन्धी कार्यविधि, २०७७
४०	२०७७।१।२४ का.पा.	सूचना तथा अभिलेख केन्द्र व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७७
४१	२०७७।१।२४ का.पा.	स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति सम्बन्धी कार्यविधि, २०७७



४२	२०७७।१।२४ का.पा.	घ्याङ्लेखको छहारी, शिक्षित छोरी बुहारी कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०७७
४३	२०७७।१।२४ का.पा.	पशुगोठ तथा भकारो सुधार कार्यक्रम कार्यान्वयन सम्बन्धी कार्यविधि, २०७७
४४	२०७७।१।२४ का.पा.	अध्यक्ष पकेट ग्रामीण कुखुरा प्रवर्द्धन कार्यक्रम कार्यान्वयन सम्बन्धी कार्यविधि, २०७७
४५	२०७७।१।२४ का.पा.	अध्यक्ष पकेट प्याकेज ग्रामीण बाखा प्रवर्द्धन कार्यक्रम कार्यान्वयन सम्बन्धी कार्यविधि, २०७७
४६	२०७७।१।२४ का.पा.	अध्यक्ष पकेट प्याकेज ग्रामीण बंगुर प्रवर्द्धन कार्यक्रम कार्यान्वयन सम्बन्धी कार्यविधि, २०७७
४७	२०७७।१।२४ का.पा.	कुखुरा फार्म (खोर सुधार) कार्यान्वयन कार्यक्रम सम्बन्धी कार्यविधि, २०७७
४८	२०७७।१।२४ का.पा.	लोकल कुखुरा श्रोतकेन्द्र स्थापना कार्यान्वयन कार्यक्रम सम्बन्धी कार्यविधि, २०७७
४९	२०७७।१।२४ का.पा.	हिउदे घाँस, वर्षे घाँस तथा डाले घाँसहरुको श्रोत केन्द्र स्थापना कार्यक्रम कार्यान्वयन सम्बन्धी कार्यविधि, २०७७
५०	२०७७।१।२४ का.पा.	टोल विकास संस्था गठन तथा परिचालन (पहिलो संशोधित कार्यविधि) २०७७
५१	२०७७।१।२४ का.पा.	मेलमिलाप सम्बन्धी कार्यविधि, २०७७
५२	२०७७।१।२४ का.पा.	स्थानीय बाल अधिकार समिति गठन तथा सञ्चालन निर्धारण कार्यविधि, २०७७
५३	२०७७।१।२४ का.पा.	परजिवि नियन्त्रण कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०७७
५४	२०७७।१।२४ का.पा.	५० प्रतिशत अनुदानमा लागत साझेदारी पशुपंक्षी पालन सञ्चालन कार्यविधि, २०७७
५५	२०७८।३।९ का.पा.	स्थानीय तहको बजेट तथा कार्यक्रम तर्जुमा समितिको कार्य संचालन कार्यविधि, २०७८
५६	२०७८।३।९ का.पा.	स्थानीय तहको अनुगमन तथा सुपरीवेक्षण समितिको कार्य संचालन कार्यविधि, २०७८
५७	२०७८।३।९ का.पा.	स्थानीय तहको राजस्व परामर्श समितिको कार्य संचालन कार्यविधि, २०७८
५८	२०७८।३।९ का.पा.	गाउँपालिका मेलमिलापन केन्द्र संचालन सम्बन्धी कार्यविधि, २०७८



आचारसंहिता

१	२०७६।१२।१० का.पा	घ्याङ्गलेख गाउँपालिको पदाधिकारीहरुको आचार संहिता , २०७६
२	२०७७।९।२४ का.पा.	बालमैत्री आचार संहिता २०७६

निर्देशिकाहरु

१	२०७६।१२।१० का.पा	घ्याङ्गलेख गाउँपालिकाको ऊर्जा विकास सम्बन्धीनिर्देशिका, २०७६
२	२०७६।१२।१० का.पा	घ्याङ्गलेख गाउँपालिकाको विज्ञापन कर निर्देशिका, २०७६
३	२०७६।१२।१० का.पा	घ्याङ्गलेख गाउँपालिकाबाट गरिने बजार अनुगमन निर्देशिका, २०७६
४	२०७६।१२।१० का.पा	घ्याङ्गलेख गाउँपालिकाको जेष्ठ नागरिक परिचय-पत्रवितरण निर्देशिका, २०७६
५	२०७७।९।२४ का.पा.	बाल समूह गठन तथा सहजीकरण निर्देशिका, २०७७
६	२०७७।९।२४ का.पा.	मदिरा नियन्त्रण सम्बन्धी निर्देशिका, २०७७
७	२०७७।९।२४ का.पा.	मझौला तथा ठुला फार्म निर्देशिका, २०७७
८	२०७७।९।२४ का.पा.	सार्वजनिक - निजी साफेदारी योजना सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७७
९	२०७७।९।२४ का.पा.	आन्तरिक लेखापरीक्षण निर्देशिका, २०७७
१०	२०७७।९।२४ का.पा.	घ्याङ्गलेख गाउँपालिकाको कार्य सञ्चालन निर्देशिका, २०७७
११	२०७७।१।१३ का.पा	बाल समूह गठन तथा सहजीकरण निर्देशिका, २०७७

मापदण्डहरु

१	२०७६।५।८ का.पा	घ्याङ्गलेख गाउँपालिकाको सहकारी दर्ता, सञ्चालन, लेखापरीक्षण, अनुगमन तथा नियमन सम्बन्धी मापदण्ड, २०७६
२	२०७७।९।२४ का.पा.	वंगुर फार्म सम्बन्धी मापदण्ड, २०७७
३	२०७७।९।२४ का.पा.	गाई फार्म सम्बन्धी मापदण्ड, २०७७
४	२०७७।९।२४ का.पा.	बाखा फार्म सम्बन्धी मापदण्ड, २०७७
५	२०७७।९।२४ का.पा.	ब्रोईलर कुखुरा फार्म व्यवस्थापन सम्बन्धी मापदण्ड
६	२०७७।९।२४ का.पा.	मासु पसल सुधार सम्बन्धी मापदण्ड, २०७७



७	२०७७।९।२४ का.पा.	डेरी पसल सुधार सम्बन्धी मापदण्ड, २०७७
८	२०७७।९।२४ का.पा.	परीक्षामा खटिने कर्मचारीहरुको सेवा सुविधा सम्बन्धी मापदण्ड, २०७७
दिग्दर्शन		
१	२०७७।९।२४ का.पा.	स्थानीय तहको बार्षिक बजेट तथा बजेट तर्जुमा दिग्दर्शन, २०७७

वाहौ गाउँ सभाबाट स्वीकृत

ऐनहरू:

घाडलेख गाउँपालिकाको साभेदारीमा कार्यक्रम संचालन तथा व्यवस्थापन गर्ने सम्बन्धी ऐन, २०७९”

आर्थिक कार्यविधि ऐन, २०७९

स्थानीय सेवा ऐन, २०७९

पूर्वाधार व्यवस्थापन ऐन, २०७९

सडक तथा सार्वजनिक मापदण्ड निर्धारण ऐन, २०७९

सहकारी ऐन, २०७९

स्वास्थ्य तथा सरसफाई ऐन, २०७९

गाउँ प्रहरी ऐन, २०७९

नियमावली

सहकारी नियमावली, २०७९

सार्वजनिक खरिद नियमावली, २०७६ को पहिलो संशोधन, २०७९

सहकारी नियमावली, २०७९

घाडलेख गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली, 2078

कार्यविधि

घाडलेख गाउँपालिकाको ‘घ, वर्गको निर्माण व्यवशायको ईजाजत सम्बन्धी कार्यविधि, २०७६ को पहिलो संशोधन २०७९

घाडलेख गाउँपालिकाका आयोजना व्यवस्थापन तथा संचालन कार्यविधि, २०७९

घाडलेख गाउँपालिकाको यान्त्रिक उपकरण संचालन सम्बन्धी कार्यविधि, २०७९

घाडलेख गाउँपालिकाका कृषक समूह दर्ता कार्यविधि, २०७९

घाडलेख गाउँपालिकाका कृषक समूह गठन तथा व्यवस्थापन कार्यविधि, २०७९

घाडलेख गाउँपालिकाको संचित कोषको आन्तरिक लेखापरीक्षण सम्बन्धी कार्यविधि, २०७९

घाडलेख गाउँपालिकाको स्थानीय तहको योजना प्रक्रियामा युवा सहभागिता सम्बन्धी कार्यविधि, २०७९

घाडलेख गाउँपालिकाको लैंगिक हिंसा निवारण कोष संचालन कार्यविधि, २०७९

घाडलेख गाउँपालिकाको करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७६ को पहिलो संधोशन, २०७९



घाडलेख गाउँपालिकाको एम्बुलेन्स सेवा संचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७९

घाडलेख गाउँपालिकाको खानेपानी तथा सरसफाई तथा स्वच्छता सम्बन्धी कार्यविधि, २०७९

घाडलेख गाउँपालिकाको स्थानीय तहको अनुगमन तथा सुरपरीवेक्षण समितिको कार्यविधि, २०७९

घाडलेख गाउँपालिकाको विषयगत समिति(कार्य संचालन) कार्यविधि, २०७९

घाडलेख गाउँपालिकाको कृषि तथा पशुपालन उत्पादन तथा बजारीकरण साझेदारी कार्यक्रम संचालन कार्यविधि, २०७९

घाडलेख गाउँपालिकाको खेलकुद विकास समिति (गठन एवम् संचालन) सम्बन्ध कार्यविधि, २०७९

घाडलेख गाउँपालिकाको मेलमिलापन एकाई (गठन एवम् संचालन) सम्बन्ध कार्यविधि, २०७९

घाडलेख गाउँपालिकाको सामुदायिक सिकाइ केन्द्र (गठन एवम् संचालन) सम्बन्ध कार्यविधि, २०७९

घाडलेख गाउँपालिकाको संक्षिप्त बातावरणीय अध्यन तथा प्रारम्भिक बातावरणीय अध्ययन सम्बन्ध कार्यविधि, २०७९

घाडलेख गाउँपालिकाको विषयगत समिति (कार्य संचालन) कार्यविधि, २०७९

राष्ट्रिय व्यवशायिक योग्यता प्रणाली कार्यान्वयन कार्यविधि, २०७९

निर्देशिका

घाडलेख गाउँपालिकाको कार्य संचालन निर्देशिका, २०७९

घाडलेख गाउँपालिकाको आन्तरिक लेखापरीक्षण निर्देशिका, २०७९

उर्जा विकास सम्बन्ध निर्देशिका, २०७९

मापदण्ड

सेवा प्रवाह मापदण्ड, २०७९

घाडलेख गाउँपालिकाको खर्च सम्बन्धी मापदण्ड, २०७९

दिग्दर्शन

घाडलेख गाउँपालिकाको आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन, २०७९

१०. सम्पादित मुख्य मुख्य कामहरू:

कार्यालयले यस अबधिमा देहाय अनुसारका कार्य सम्पादन गरेको छ ।

क. निर्णयहरू: : <https://bit.ly/3XVurcm>

ख. सम्पादित कामहरू : <https://www.ghyanganglekhmun.gov.np>

घाडलेख गाउँपालिकाको आर्थिक वर्ष २०७४/०७५ देखि आ.व. २०७७/०७८ सम्मका उपलब्धीहरूलाई क्षेत्रगत रूपमा संक्षेपिकरणमा तल उल्लेख गरिएको छ ।

क) पूर्वाधार विकास (सडक, पुल तथा यातायात व्यवस्था, भोलुंगे पुल, सिंचाई, भवन,आबास, बस्ती तथा शहरी विकास, उर्जा, लघु तथा साना जलविद्युत, बैकल्पिक उर्जा, सूचना तथा सञ्चार) : आर्थिक वर्ष २०७४/०७५ देखि २०७६/०७७ सम्मका ३ आ.व.हरूमा तत्काल आवश्यक सानातिना विकास निर्माणका योजना तथा कार्यक्रमहरू सम्पन्न भए बाहेक ४८७ कि.मि. नयाँ बाटोको ट्र्याक खोलिएको छ । यसैगरी ८.४८ कि.मि.ग्रामेल बाटो, २ वटा भोलुंगे पुल, १०४३



घरपरिवारलाई खानेपानी सुविधा, ३.६३ कि.मि. ढल निर्माण, ३७८० घन मिटरको तटवन्धन लगाउने कार्य, २७ वटा सिंचाई योजना, ६ वटा बैकल्पिक उर्जाका कार्यक्रम, ३० कि.मि. राष्ट्रिय विद्युत प्रसारण लाईन विस्तार, नयाँ विद्यालय भवन निर्माण, ११ वटा विद्यालयमा ३ ओटा WASH सुविधा सहितको शौचालय, २ ओटा विद्यालयमा नमूना घेरावार निर्माण, २० वटा भवन मर्मत, १३ वटा भवन निर्माणका काम सम्पन्न भएका छन्। चालु आ.व. २०७७०७८ मा विकासका लागि महत्वपूर्ण आधार मानिएका केही सडकहरु र गाउँपालिकाको प्रशासकीय भवन, १० शैयाको अस्पतालको विस्तृत योजना प्रतिवेदन (DPR) तयारी, गाउँपालिकाको बस्तुगत विवरण (Digital Profile), गाउँ यातायात गुरुयोजना (RTMP), पंच वर्षिय आबधिक योजना तथा मध्यमकालीन खर्च संरचना प्रतिवेदन तयार भएका छन्। गत आ.व. २०७७०७८ मा सडक निर्माण तर्फ आर. सि. सि. ढलान बाटो ९० मिटर, सडक चौडाई गर्ने काम १८.४२ कि.मि., सडक सोलिङ गर्ने कार्य ३.४७ कि.मि., सडकमा मेशिनरी वाल लगाउने कार्य १.३१ कि.मि., सडक ग्रावेल गर्ने कार्य २.२२ कि.मि., पक्की नाला ३३५५ मिटर, कच्ची नाला २२७४७ मिटर, नयाँ सडक निर्माण २०.८६ कि.मि., सडक मर्मत ५०.६२ कि.मि., तार जाली लगाउने कार्य ३९७५.१२ घनमिटर, खानेपानी सिंचाईका लागि पाईप जोड्ने काम १३४६५ मिटर, २३ वटा भवन निर्माण, ५ ठाउँमा भवनका कम्पाउण्डवालहरु जस्ता भौतिक पूर्वाधारका निर्माण कार्य सम्पन्न भएका छन्। साथै यस पालिकामा पहिलो पटक सडक बोर्ड, नेपाल र गाउँपालिकाको अनुदान समेतबाट स्वास्थ्य चौकी देखि गाउँ कार्यपालिका जाने बाटो र हायुटार देखि एस वि आई हुँदै च्युरीबास जाने बाटोको स्तरोन्तरीको कार्य समेत भएको छ। यसै गरी संघीय सरकार र वागमती प्रदेश सरकारको सम्पुरक र विषेश अनुदान र गाउँपालिकाको सम्पुरक कोषबाट योजना कार्यान्वयन हुने गरी ४ वटा दुई करोड र सो माथि लागत अनुमान भएका ठुला सडक योजनाहरु समेत आर्थिक वर्ष २०७७०७८ देखि निरन्तर रूपमा ३ आ.व. मा निर्माण गर्ने गरी योजना कार्यान्वयन भई रहेका छन् भने चालु आ.व. मा संघीय सरकारको विषेश अनुदानमा हायुटारमा नागरिक हेरचाह केन्द्र (सेफ हाउस) र बस्तीपुर स्वास्थ्य चौकीको कम्पाउण्ड भित्र वर्धिड सेन्टर निर्माण कार्य अगाडी बढेको छ।

ख) सामाजिक विकास : (शिक्षा, स्वास्थ्य तथा पोषण, विज्ञान तथा प्रविधि, युवा, खेलकुद, खानेपानी तथा सरसफाई, सांस्कृतिक प्रवर्द्धन, लैंगिक समानता तथा सामाजिक समावेशिकरण (महिला, बालवालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, दलित, आदिवासी, जनजाति, अल्पसंख्यक)) : संघीय सरकारका सशर्त कार्यक्रम बाहेक गाउँपालिकाको सिमित स्रोत साधनबाट शिक्षक अभावलाई गाउँपालिका अनुदान मार्फत (शिक्षक) व्यवस्थापन र विद्यालयको आवश्यकतालाई मध्यनजर गरी गुणस्तरीय शिक्षाको प्रतिस्पर्धा रहेको वर्तमान युगमा आधारभूत शिक्षा समेतबाट वञ्चित रहेको अवस्थालाई मनन गरी २ ओटा विद्यालय स्थापना साथै केही विद्यालयहरुमा शिक्षकको थप व्यवस्थापन



गरी अध्ययन अध्यापन व्यवस्थापन गरिएको छ । सबै विद्यालयमा स्थानीय खानेकुरा प्रवर्द्धन गर्दै स्थानीय परिवेशमा पाईने दिवा खाजाको रूपमा सबै विद्यालयले दिवा खाजा को सुनिश्चिता गरी व्यवस्थापन गरेका छन् । स्वास्थ्य सेवा तर्फ पहिले रहेका ५ बटा स्वास्थ्य चौकीहरुबाट दिईने स्वास्थ्य सेवा बाहेक भौगोलिक हिसाबले कठिन बस्तीहरुमा स्वास्थ्य सेवा सहज रूपमा प्राप्त होस भन्ने उद्देश्यका साथ प्रत्येक वडामा १/१ गरी ५ ठाउँमा गाउँ स्वास्थ्य इकाई स्थापना गरी स्वास्थ्य सेवा प्रदान भई रहेको छ । नेपाल सरकारले कोभिड संक्रमणको समयमा ३ महिनाको लागि मात्र रकम उपलब्ध गराएर संचालन गरिएको ५ शैयाको डाक्टर, स्टाफ नर्स सहितको अस्थायी अस्पताललाई गाउँपालिकाको सिमित स्रोत साधनका बाबजुद पनि निरन्तर रूपमा संचालन गरी रहेका छौ । स्वास्थ्य जाँचका लागि ल्याबको स्थापना गरिएको छ भने महिला स्वास्थ्य स्वयम सेविकाको प्रोत्साहन भत्तालाई साविकको रकममा बढ़ि गरी रु. ३००००- उपलब्ध गराउने व्यवस्था मिलाईएको छ । यसै गरी गाउँपालिकाले गर्भवती सुत्कर्ता महिलालाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउदै आएको छ । खानेपानी तथा सरसफाईका क्षेत्रमा नेपाल स्वास्थ्यका लागि पानी (नेवा) जस्ता संस्थाको सहकार्य र गाउँपालिकाको आफ्नै लगानीबाट खानेपानी सेवा विस्तार गरिएको छ । यसै गरी भाषा, संस्कृतिको विकास, लैंगिक समानता तथा समावेशीकरण, युवा तथा खेलकुदका क्षेत्रमा विभिन्न तालिम, गोष्ठी, सेमिनार, अन्तर्राष्ट्रीय गोष्ठी तथा भुगोल सुहाउँदो खेलकुदहरु संचालन गरी सुदृढिकरण तर्फ लैजाने प्रयासको थालनी गरिएको छ । सामाजिक सुरक्षा तथा संरक्षण तर्फ सिमान्तकृत तथा अपांगता भएका व्यक्तिहरुका लागि स्थानीय स्तरमा नै शिविर व्यवस्थापन गरी सहज तरिकाले परिचय पत्र वितरणको व्यवस्था गरी सामाजिक सुरक्षा भत्ता उपलब्ध गराईने व्यवस्था मिलाईएको छ भने गत आ.व. २०७६।०७७ सम्म सामाजिक सरक्षा भत्ता नगदमा वितरण गरिदै आएकोमा नेपाल सरकारको नीति अनुरूप आ. व. २०७७।०७८ को शुरु चौमासिक देखि नै बैंकिङ प्रणालीबाट मात्र वितरण हुने व्यवस्था मिलाईएको छ ।

ग) आर्थिक विकास (कृषि तथा पशुपन्थी, सिंचाइ, उद्योग तथा वाणिज्य, संस्कृति तथा पर्यटन, श्रम तथा रोजगारी, सहकरी र वित्तीय क्षेत्र): यस गाउँपालिका भित्रको खेति प्रणाली परम्परागत खेती प्रणालीमा आधारित रहेकोमा हाल आएर आधुनिक खेति तर्फ उन्मुख हुदै गई रहेको छ भने उन्नत जातका पशुपालन तर्फ किसानहरु आकर्षित भई रहेका छन् । सिंचाइ सुविधाको लागि कुलोहरुको निर्माण भएको छ । कृषि विकास र पशु सेवाका लागि कृषि प्रसार कार्यक्रम अन्तर्गत समय समयमा तालिम गोष्ठी, एकिकृत शत्रुजिव व्यवस्थापन (आई.पि.एम कृषक पाठशाला) आयोजना, उन्नत खेतिपातीका लागि किटनाशक औषधि, हाते ट्याक्टर, प्लास्टिक टनेला, उन्नत वित्तीविजन वितरण, उन्नत जातको धाँसको वीउ वितरण, पशु उपचार सेवा, पशु औषधि वितरण, कर्खुराका चल्ला, सुगुरुका पाठा वितरण गरिएको छ । त्यस्तै पशुपालन गरी रहेका किसानहरुलाई चप कटर वितरण र समय समयमा घुम्ती सेवाको आयोजना गरी



सहयोगका कार्यक्रम संचालन गरिएको छ । आ.व २०७८/०७९ देखि किसान सूचिकरण कार्यको थलानी गरी किसान वर्गीकरणको आधारमा संघ, प्रदेश तथा स्थानीय तहबाट विनियोजित कृषि तथा पशु शाखा तर्फको कार्यक्रमहरू संचालन गर्ने रणनीति अंगालेको छ । यसै गरी समय समयमा अमेरिकन फौजी किरा, सलह किरा र विभिन्न महामारीजन्य रोगहरूले गर्दा किसानहरूले समस्या भेली रहेको अवस्थालाई मध्यनजर गर्दै यसै आ.व. देखि आकस्मिक बाली संरक्षण कार्यक्रम संग संगै प्रत्येक बडामा बाली उपचार शिविर संचालन गर्ने कार्यक्रम रहेको छ । त्यसै गरी माटोको उर्वर शक्ति वृद्धि गर्ने कार्यक्रम अन्तर्गत माटो परीक्षण गरी आवश्यकता अनुसार माटोको पि.एच लेबल उत्पादकत्वयूक्त बनाउन यसै आ.व देखि कृषि चुन सिफारिस गरी किसानहरूलाई उत्पादनमुखी, आत्मनिर्भर र स्वरोजगार बन्न तर्फ अभिप्रेरित गर्ने लक्ष्य लिएको छ । गाउँपालिका भित्र बढौदै गईहेको सानातिना व्यापार व्यवसाय र साना उद्योगको स्थापनाले उद्योग बाणिज्यको क्षेत्रमा दिन प्रति दिन बढोत्तरी हुँदै गएको छ । गत आ.व. २०७७।०७८ देखि प्रधानमन्त्री रोजगार कार्यक्रमका योजनाहरू संचालन गरी युवा स्वरोजगार कार्यक्रमको थालनी पूर्वाधारका रूपमा रहेको बाटोधाटोको स्तरोन्नती गरिएको छ । गत आ.व.मा नै डिभिजन सहकारी कार्यालयमा दर्ता भई अभिलेखमा नरहेका सहकारी संस्थाहरूको अभिलेख व्यवस्थापन गरी सूचीकृतको कार्य थालनी गरीसहकारी संस्थालाई सुदृढिकरण गर्ने कार्यको थालनी गरिएको छ । यसै गरी पर्यटन विकासका लागि फापरचुलीमा भ्यू टावरको निर्माण यसै वर्ष सम्पन्न हुने गरी कार्य अगाडी बढाईएको छ भने सास्कृतिक, धार्मिक र भौगोलिक रूपले पर्यटनको महत्पूर्ण मानिएका क्षेत्रहरू पहिचान गरी आन्तरिक तथा वाहय पर्यटनको विकासका लागि प्रचार प्रसार गरी पर्यटन विकासको पूर्वाधार तयार गर्ने कार्यको थालनी गरिएको छ ।

(घ) वन, वातावरण तथा विपद् व्यवस्थापन (वन तथा जैविक विविधता, भूसंरक्षण तथा जलाधार व्यवस्थापन, वात(वरण तथा फोहरमैला व्यवस्थापन, विपद् व्यवस्थापन तथा जलवायु उत्थानशीलता): महाभारतको काखमा रहेको यो गाउँपालिका भौगोलिक हिसाबले प्रकृतिको बरदान कै रूपमा रहेको छ । हराभरा प्रकृतिले सुन्दर मनमोहक, पर्याप्त वन क्षेत्र रहेको यस क्षेत्रमा रहेका सामुदायिक वन तथा कबुलियती वनहरूको संरक्षणले वातावरण संरक्षणमा उल्लेखनीय योगदान पुगेको छ । विश्वभर फै लिएको कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रणको लागि विगत २०७६ चैत्र ११ गते देखि भएका निषेधाज्ञ (बन्दाबन्दी) लाई गाउँपालिकाले पूर्ण रूपले पालन गरी कोरोना रोकथामका लागि संचार माध्यमबाट जनचेतना जगाउने सन्देशहरूको प्रसारण, विद्यालय मार्फत विपत्त न्यूनीकरणका लागि सचेत पार्ने, पि सि आर, एन्टिजिन प्रविधिबाट कोरोना परीक्षण, मास्क, सेनिटाईजर, साबुन वितरण, सबै वडा २०।२० बेडको क्वारेन्टन्टाईन निर्माण तथा संचालन, कोरोना भाईरसको महामारीका कारण रोजगारी गुमाएका परिवारहरूको पहिचान गरी राहत वितरण गर्ने कार्य समेत गरिएको छ । दोस्रो पटक फैलिएको नोवेल कोरोना भाईरस



संक्रमण समय अवधि भर नागरिकको स्वास्थ्य सेवालाई सहज रूपमा उपलब्ध होस भनी गाउँपालिकाका अध्यक्ष उपाध्यक्षज्यूले प्रयोग गर्ने सवारी साधन (जीप) सर्वसाधारणको स्वास्थ्य उपचारको आवत जावतलाई उपलब्ध गराई नमूनाको रूपमा नै कार्य भएको थियो । अन्य विपद् व्यवस्थापन तर्फ आगलागी, पहिरो, हावाहुरी, चट्यांड, जंगली जनावरबाट क्षति पुगेका पीडितहरूलाई कार्यविधि अनुसार नियमित रूपमा राहत वितरण कार्य गरिएको छ । फोहरमैला व्यवस्थापनको लागि समयमा स्थानीय नागरिक, टोल विकास संस्था, शिक्षक, कर्मचारी र स्थानीय संघ, संस्था, राजनीतिक दलका प्रतिनिधि समेतको सहयोगमा गाउँ टोल सरसफाईको थालनी गरिएको छ । विपद् व्यवस्थापन तथा जलवायु उत्थानशीलताको लागि भई रहेका कार्य बाहेक पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गरी सोही अनुसार गर्ने कार्यको थालनी गरिएको छ ।

ड) संस्थागत विकास, सेवा प्रवाह तथा सुशासन (कानून, न्याय तथा सुशासन, संगठनात्मक विकास तथा मानव संशाधन, स्रोत परिचालन, तथ्यांक प्रणाली र योजना व्यवस्थापन) : गाउँपालिका र मातहतका कार्यालयहरूमा अधिकतम मितव्यित अपनाउँदै वित्तीय अनुशासन कायम गर्ने कार्यको थालनी गरिएको छ । सुशासनको लागि पारदर्शिता अपनाई समय समयमा गाउँपालिकाबाट भएका गतिविधिहरूको बारेमा पत्रपत्रिका, रेडियो तथा सामाजिक संजालहरू, वेबसाईट र सार्वजनिक सुनुवाईका माध्यमबाट सबैमा जानकारीको लागि प्रकाशन, प्रशारण तथा सम्प्रेषण गरिएको छ । पालिकाका ५ वटै वडाहरूमा कार्यालय व्यवस्थापन गरी वडाहरूबाट सबै प्रकारका सेवा प्रवाह भई रहेको छ, भने केही सेवालाई अनलाईनमा आवद्ध गरिएको छ । ५ वटै वडाहरूको ईन्टरनेटलाई भरपर्दो बनाई अनलाईन सेवा र जुम बैठकको थालनी गरिएको छ । सबै विषयगत कार्यालयहरूको व्यवस्थापन समेत गरी कर्मचारी तथा पदाधिकारीहरूको क्षमता अभिवृद्धि गरिएको र आगामी दिनमा समेत यी कार्यहरूलाई निरन्तरता दिईने कार्यक्रम रहेको छ । छिटो, छरितो र अनुभूतियोग्य सेवा प्रवाहको लागि टोकन प्रणालीको व्यवस्था गरिएको छ । जनसमुदायलाई न्यायको पहुँच पुऱ्याउन न्यायिक समितिको इजलासको स्थापना, प्रत्येक वडामा मेलमिलाप केन्द्र र मेलमिलाप कर्ताको व्यवस्था गरिएको छ । न्यायिक समिति तर्फ पर्न आएका उजुरीका निवेदन तोकिएको समय भित्र नै छलफल तथा मेलमिलापको माध्यमबाट शत प्रतिशत विवाद समाधान गरिएको छ ।



ध्याडलेख गाउँपालिका

हायटार, सिन्धुली

आ.व. ०७४ देखि ०७५ देखि आ.व. ०७८/०७९ सम्मको

प्रगति प्रतिवेदन

क्र.सं.	निर्माण तथा स्तरोउन्नती							रोडको नाला तथा सिचाई कुलो बनाउने कार्य गुम्बा	भवन निर्माण १/ सतल (सञ्चया) गुम्बा	जाली कार्य(घ.मि)	मन्दिर निर्माण (सञ्चया)	चर्पी निर्माण (सञ्चया)						खानेप ती योजन ा निर्माण १ (सञ्चया)	धेराबेरा निर्माण (सञ्चया)			
	नयाँ ट्र्याक कि.मि.	सडक मर्मत कि.मि	ढलान रोड कि.मि. (R.C.C Road)	रोड सोलीड कि.मि.	DRY masona ry wall घ.मि	Mason ary wall(M 3)	रोड ग्रावेल कि.मि.	पर्वती नाला (कि मि)	कञ्ची नाला (कि मि)													
1.ward n. 1	18.3	14.73	21	1.5	0	50.2	0.96	0.95	2.953	4	182.2 5	182.2 5	2	1	1	2	570	1	1	0	2	
2 ward n. 2	16.00	4.90	0.10	2.52	3.50	88.05	1.59	0.65	1.55	8.00	1765.00		1.00	1.00	1.00	1.00	150 0.00	0.00	2.00	4.00	0.0 0	
3 ward n. 3	21.30	7.90	0.00	2.00	0.00	80.00	1.90	0.68	2.35	5.00	1765. 00	1765. 00	1.00	1.00	1.00	3.00	0.00	180 0.00	0.00	4.00	0.00	0.0 0
4 ward n. 4	24.30	10.90	0.03	2.25	2.50	16.20	1.60	0.86	2.64	4.00	789.5 6	789.5 6	1.00	1.00	0.00	2.00	2.00	135 0.00	0.00	3.00	0.00	0.0 0
5 ward n. 5	15.90	8.50	0.00	2.50	0.00	86.00	0.89	0.25	3.56	3.00	1038. 00	1038. 00	1.00	3.00		0.00	1.00	525 0.00	0.00	7.00	5.00	0.0 0
Total	95.80	46.93	0.13	9.27	6.00	320.45	6.94	3.39	13.05	24.0 0	5539. 81	5539. 81	6.00	1.00	2.00	6.00	3.00	104 70.0 0	1.00	14.0 0	9.00	2.0 0



छ्याङ्लेख गाउँपालिका

क्षुद्र-व्येष शान्ति-व्येषगा।

गाउँ कार्यपालिकाको कार्यालय

पत्र संख्या : २०८०।०८।०८।

चलानी नं. ६४४

गाउँ कार्यपालिकाको कार्यालय
विषय : वित्तीय विवरण पठाइएको बारे ।



हायुटार, सिन्धुली

मिति : २०८०।१०।०८

श्री कोष तथा लेखा नियन्त्रक कार्यालय,
सिन्धुली ।

उपरोक्त सम्बन्धमा यस गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८। को दोश्रो त्रैमासिक सम्मको विनियोजन, राजस्व र धरौटीको वित्तीय विवरणहरु यसै पत्रसाथ संलग्न राखी पठाइएको व्यहोरा अनुरोध छ ।

रामकुमार शाक्या

प्रमुख प्रशासकीय अधिकृत

बोधार्थः

श्री महालेखा नियन्त्रक कार्यालय, अनामनगर, काठमाडौँ ।

श्री अर्थ मन्त्रालय, सिंहदरबार, काठमाडौँ ।

श्री प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालय, बागमती प्रदेश, हेटौडा ।

श्री प्रदेश लेखा नियन्त्रक कार्यालय, बागमती प्रदेश, हेटौडा ।

मोबाइल नम्बर : ९८५४०८७८८

वेबसाइट : <https://www.ghyanglekhmun.gov.np>, ईमेल :
info@ghvanglekhmun.gov.np/ito.ghvanglekhmun@gmail.com



घाउँ-लेख गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय, सिन्धुली
कार्यालयको कोड: ८०३२५५०२३००

म.ले.प.फा.नं. ६०७

धरौटीको आर्थिक विवरण

आ.व. : २०८०/८१ महिना : पौष

१	आमदानी		
क	गत महिना/ आ.ब.को धरौटी मौज्दात	२७,६४,२२९.००	
ख	चालु महिना/ आ.ब.को प्राप्त भएको धरौटी	२,०६,०२०.००	
		जम्मा	२९,७०,२४९.००
२	खर्च		
क	चालु महिना/ आ.ब.को फिर्ता भएको धरौटी	०.००	
ख	चालु महिना/ आ.ब.को सदर स्याहा भएको धरौटी	०.००	
		जम्मा	०.००
३	सेस्ता अनुसारको बाँकी (१-२)		
क	नगद	०.००	
ख	बैंक	२९,७०,२४९.००	
		जम्मा	२९,७०,२४९.००
४	बैंक अनुसारको धरौटी मौज्दात		
५	फरक (३-४)		
६	फरक पर्नाको कारण		

महेश्वर दाहल
आर्थिक प्रशासन प्रमुख

RVM
राम विजय कार्की
प्रमुख प्रशासकीय अधिकृत



च्छाड़-लेख गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय, सिन्धुली
कार्यालयको कोड : ८०३२५५०२३००

म.ले.प.फा.नं. ६०२

गोश्वारा धरौटी खाता
 गोश्वारा धरौटी खाता
 गोश्वारा धरौटी खाता

आ.व. : २०८०/८१ महिना : पौष

SN	धरौटी जम्मा गर्ने	खा.पा.नं.	प्राप्त धरौटी			फछ्योट			बाँकी	कैफियत
			गत आ.ब.को	चालु आ.ब.को	जम्मा	धरौटी फिर्ता	धरौटी सदरस्याहा	जम्मा		
१	आई.पि.आर सप्लायर्स		४२,०००.००	०.००	४२,०००.००	०.००	०.००	०.००	४२,०००.००	
२	झम्बाक इन्जिनियरिङ सर्भिसेज प्रा.लि.		४३,८००.००	०.००	४३,८००.००	०.००	०.००	०.००	४३,८००.००	
३	एन.ई.कन्स्ट्रक्शन		२०,५००.००	०.००	२०,५००.००	०.००	०.००	०.००	२०,५००.००	
४	च्छाड़-लेख निर्माण सेवा		२,७२,४०७.००	०.००	२,७२,४०७.००	०.००	०.००	०.००	२,७२,४०७.००	
५	जलप नेपाल प्रा.लि		१,२८,०००.००	०.००	१,२८,०००.००	०.००	०.००	०.००	१,२८,०००.००	
६	जि.एस.सि. श्रीकृष्ण दाहाल निर्माण सेवा जे.भि.		०.००	५,६१,०००.००	५,६१,०००.००	५,६१,०००.००	०.००	५,६१,०००.००	०.००	
७	दुर्वे धनमना निर्माण सेवा प्रा.लि.		८,९९,१००.००	०.००	८,९९,१००.००	०.००	०.००	०.००	८,९९,१००.००	
८	प्रिन्स जे.के. बिल्डर्स कम्पनी प्रा.लि.		१,७२,०००.००	०.००	१,७२,०००.००	०.००	०.००	०.००	१,७२,०००.००	
९	बज्र निर्माण सेवा		०.००	१,६०,०००.००	१,६०,०००.००	१,६०,०००.००	०.००	१,६०,०००.००	०.००	
१०	भूमिका एण्ड सम्पर्क निर्माण सेवा प्रा० लि०		१,०६,०००.००	४,०७,५००.००	५,१३,५००.००	५,१३,५००.००	०.००	५,१३,५००.००	०.००	
११	विर विर गणेश कन्स्ट्रक्शन प्रा.लि.		१,६४,५५०.००	०.००	१,६४,५५०.००	०.००	०.००	०.००	१,६४,५५०.००	
१२	शुभ श्री निर्माण सेवा		४,८१,५४५.००	०.००	४,८१,५४५.००	०.००	०.००	०.००	४,८१,५४५.००	
१३	सुनिता एण्ड कविता कन्स्ट्रक्शन प्रा.लि		३,९६,३२७.००	०.००	३,९६,३२७.००	०.००	०.००	०.००	३,९६,३२७.००	
१४	सिकाक हुस्से निर्माण सेवा		१,४४,०००.००	०.००	१,४४,०००.००	०.००	०.००	०.००	१,४४,०००.००	
१५	सिद्धकाली / दाहाल जे.भि.		८,३०,०००.००	०.००	८,३०,०००.००	८,३०,०००.००	०.००	८,३०,०००.००	०.००	
१६	आर.डि. टेक्नोलॉजी एण्ड मल्टीपोज सर्भिसेस प्रा.लि.		०.००	२०,०००.००	२०,०००.००	२०,०००.००	०.००	२०,०००.००	०.००	
१७	झुसान जेनेरल स्टोर्स		०.००	६०,०००.००	६०,०००.००	६०,०००.००	०.००	६०,०००.००	०.००	
१८	प्रल.एस.इन्टरप्राइजेज प्रा.लि.		०.००	९०,०२०.००	९०,०२०.००	०.००	०.००	०.००	९०,०२०.००	
१९	कमलामाई कम्प्यूटर सप्प		०.००	२०,०००.००	२०,०००.००	२०,०००.००	०.००	२०,०००.००	०.००	
२०	खुशी बुक्स एण्ड स्टेशनरी सप्लायर्स		०.००	१,३०,०००.००	१,३०,०००.००	७०,०००.००	०.००	७०,०००.००	६०,०००.००	
२१	तिमल्सीना बुक्स एण्ड जनरल सप्लायर्स		०.००	६०,०००.००	६०,०००.००	६०,०००.००	०.००	६०,०००.००	०.००	
२२	प्रज्ञा ट्रेडर्स		०.००	६०,०००.००	६०,०००.००	६०,०००.००	०.००	६०,०००.००	०.००	
२३	श्रेष्ठ कम्प्युटर ट्रेडर्स		०.००	७६,०००.००	७६,०००.००	२०,०००.००	०.००	२०,०००.००	५६,०००.००	
२४	सिन्धु स्टेशनरी		०.००	६०,०००.००	६०,०००.००	६०,०००.००	०.००	६०,०००.००	०.००	
जम्मा			३७,००,२२९.००	१७,०४,५२०.००	५४,०४,७४९.००	२४,३४,५००.००	०.००	२४,३४,५००.००	२९,७०,२४९.००	

महाश्वर दाहाल
आर्थिक प्रशासन प्रमुख

राम कुमार काकी
गालाक्ष प्रशासकीय अधिकृत

RKM



च्याङ्गलेख गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय, सिन्धुली
कार्यालयको कोड : ८०३२५५०२३००

आ.व. : २०८०/८१ अवधी : २०८०/०४/०१-२०८०/०९/२९

SN	बजेट उपरीर्षक		बजेट			खर्च			खर्च (%)	मौज्दात		
	संकेत	नाम	चालु	पूँजीगत	जम्मा	चालु	पूँजीगत	जम्मा		चालु	पूँजीगत	जम्मा
१	८०३२५५०२१०१	च्याङ्गलेख गाउँपालिका	८,१३,५७,९३०.००	०.००	८,१३,५७,९३०.००	२,५५,५५,९२४.७१	०.००	२,५५,५५,९२४.७१	३१.४१	५,५८,०२,००५.२९	०.००	५,५८,०२,००५.२९
२	८०३२५५०२१०२	च्याङ्गलेख गाउँ कार्यपालिका	१७,९२,७७०.००	२,४६,८४,३००.००	२,६४,७७,०७०.००	१५,९७,७७०.००	४१,४६,३००.००	५७,४४,०७०.००	२१.६१	१,९५,०००.००	२,०५,३८,०००.००	२,०७,३३,०००.००
३	८०३२५५०२१०३	पूर्वाधार विकास	०.००	५,२९,५०,०००.००	५,२९,५०,०००.००	०.००	१,०८,१५,१९९.००	१,०८,१५,१९९.००	२०.४३	०.००	४,२१,३४,८०१.००	४,२१,३४,८०१.००
४	८०३२५५०२१०७	न्यायिक समिति	१३,५०,०००.००	०.००	१३,५०,०००.००	०.००	०.००	०.००	०	१३,५०,०००.००	०.००	१३,५०,०००.००
५	८०३२५५०२१०८	खानेपानी तथा सरसफाई	५,००,०००.००	०.००	५,००,०००.००	०.००	०.००	०.००	०	५,००,०००.००	०.००	५,००,०००.००
६	८०३२५५०२१०९	महिला बालबालिका तथा जेष्ठ नागरिक	१५,००,०००.००	०.००	१५,००,०००.००	०.००	०.००	०.००	०	१५,००,०००.००	०.००	१५,००,०००.००
७	८०३२५५०२११३	लघुउद्यम सहजकर्ता तलब सोधभर्ना	९,००,०००.००	०.००	९,००,०००.००	३,९४,८२४.००	०.००	३,९४,८२४.००	४३.८७	५,०५,१७६.००	०.००	५,०५,१७६.००
८	८०३२५५०२११५	पोषण सहजकर्ताको निर्वाह भत्ता सोधभर्ना हुने गरि	८,००,०००.००	०.००	८,००,०००.००	१,६०,७७०.००	०.००	१,६०,७७०.००	२०.१	६,३९,२३०.००	०.००	६,३९,२३०.००
९	८०३२५५०२११६	गाउँपालिका स्तरिय योजना र कार्यक्रमहरू	१,५८,७२,०००.००	२,५६,००,०००.००	४,१४,७२,०००.००	१४,८०,३६०.००	३२,४०,९४०.००	४७,२१,३००.००	११.३८	१,४३,९१,६४०.००	२,२३,५९,०६०.००	३,६७,५०,७००.००
१०	८०३२५५०२२०१	च्याङ्गलेख गाउँपालिकावडा नं.१	२,००,०००.००	३८,००,०००.००	४०,००,०००.००	२,००,०००.००	८,६७,८७५.००	१०,६७,८७५.००	२६.७	०.००	२९,३२,१२५.००	२९,३२,१२५.००
११	८०३२५५०२२०२	च्याङ्गलेख गाउँपालिकावडा नं.२	८,००,०००.००	२२,००,०००.००	३०,००,०००.००	२,१८,३५४.००	०.००	२,१८,३५४.००	७.२८	५,८१,६४६.००	२२,००,०००.००	२७,८१,६४६.००
१२	८०३२५५०२२०३	च्याङ्गलेख गाउँपालिकावडा नं.३	५,२५,०००.००	३४,७५,०००.००	४०,००,०००.००	०.००	४,७३,११२.००	४,७३,११२.००	११.८३	५,२५,०००.००	३०,०१,८८८.००	३५,२६,८८८.००
१३	८०३२५५०२२०४	च्याङ्गलेख गाउँपालिकावडा	२,००,०००.००	२३,००,०००.००	२५,००,०००.००	०.००	६,८१,५९७.००	६,८१,५९७.००	२७.२६	२,००,०००.००	१६,९८,४०३.००	१८,१८,४०३.००

महेश्वर दाहाल
आर्थिक प्रशासन प्रमुख

राम कुनार का०^१
प्रमुख प्रशासकीय अधिकृत
RUMI




च्याङ्गलेख गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय, सिन्धुली
कार्यालयको कोड : ८०३२५५०२३००

आ.व. : २०८०/८१ अवधी : २०८०/०४/०१-२०८०/०९/२९

SN	बजेट उपर्युक्त		बजेट			खर्च			खर्च (%)	मौजदात		
	संकेत	नाम	चालु	पूँजीगत	जम्मा	चालु	पूँजीगत	जम्मा		चालु	पूँजीगत	जम्मा
		नं.४										
१४	८०३२५५०२२०५	च्याङ्गलेख गाउँपालिकावडा नं.५	९,५०,०००.००	२५,५०,०००.००	३५,००,०००.००	७५,०००.००	७,६२,६५३.००	८,३७,६५३.००	२३.९३	८,७५,०००.००	१७,८७,३४७.००	२६,६२,३४७.००
१५	८०३२५५०२३०१	च्याङ्गलेख गाउँपालिका - शिक्षा	२,४२,२५,०००.००	६,५०,०००.००	२,४८,७५,०००.००	९७,३३,८९१.००	०.००	९७,३३,८९१.००	३९.१३	१,४४,९१,१०९.००	६,५०,०००.००	१,५१,४१,१०९.००
१६	८०३२५५०२३०२	च्याङ्गलेख गाउँपालिका - स्वास्थ्य	१,११,९६,६५८.००	४,००,०००.००	१,१५,९६,६५८.००	१५,६५,२८०.००	०.००	१५,६५,२८०.००	१३.५	९६,३१,३७८.००	४,००,०००.००	१,००,३१,३७८.००
१७	८०३२५५०२३०३	च्याङ्गलेख गाउँपालिका - कृषि	१,१६,७५,०००.००	१,००,०००.००	१,१७,७५,०००.००	२५,००,०००.००	०.००	२५,००,०००.००	२१.२३	९१,७५,०००.००	१,००,०००.००	१२,७५,०००.००
१८	८०३२५५०२५११	संघीय सरकारबाट हस्तान्तरित कार्यक्रम (शास्त्र अनुदान)	१३,१६,०३,०००.००	१,४९,९७,०००.००	१४,६६,००,०००.००	५,०२,८७,२९९.९४	१९,५६,२५४.००	५,२२,४३,५५३.९४	३५.६४	८,९३,१५,७००.०६	१,३०,४०,७४६.००	१,४३,५६,४४६.०६
१९	८०३२५५०२५१२	संघीय सरकारबाट हस्तान्तरित कार्यक्रम (विषेश अनुदान)	०.००	६०,००,०००.००	६०,००,०००.००	०.००	०.००	०.००	०	०.००	६०,००,०००.००	६०,००,०००.००
२०	८०३२५५०२५१३	संघीय सरकारबाट हस्तान्तरित कार्यक्रम(सम्पुरक अनुदान)	०.००	१,७५,००,०००.००	१,७५,००,०००.००	०.००	१४,१४,७८५.००	१४,१४,७८५.००	८.०८	०.००	१,६०,८५,२१५.००	१,६०,८५,२१५.००
२१	८०३२५५०२५२१	प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम (शास्त्र अनुदान)	४६,२२,०००.००	१,८५,००,०००.००	२,३१,२२,०००.००	८,५५,६२८.००	०.००	८,५५,६२८.००	३.७	३७,६६,३७२.००	१,८५,००,०००.००	२,२२,६६,३७२.००
जम्मा			२९,००,६९,३५८.००	१७,५७,०६,३००.००	४६,५७,७५,६५८.००	९,४६,२५,१०१.६५	२,४३,५८,७१५.००	११,८९,८३,८१६.६५	२५.५४	१९,४४,४४,२५६.३५	१५,१३,४७,५८५.००	३४,६७,११,८४१.३५


महेश्वर दाहल
आर्थिक प्रशासन ग्रन्थालय


राम कुमार कार्की
प्रमुख प्रशासकीय अधिकृत



च्याङ्गलेख गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय, सिन्धुली
कार्यालयको कोड : ०३२५४०७३००
श्रोतगत बजेट तथा खर्च

आ.व. : २०८०/८१ अवधी : २०८०/०४/०१-२०८०/०९/२९

SN	स्रोत समूह	बजेटको स्रोत/तह	स्रोत	विधि	आय अनुमान	सञ्चित कोष			बजेट			निकासा			खर्च					
						आमदानी	ट्रान्सफर	मौज्दात	चालु	पूँजीगत	वित्तीय	जम्मा	चालु	पूँजीगत	वित्तीय	जम्मा				
१	संघीय सरकार	नेपाल सरकार	समानिकरण अनुदान अनुदान	नगद अनुदान अनुदान	७,०९,००,०००.००	३,५०,५०,०००.००	३,५०,५०,०००.००	०.०	३,०५,९८,६६६.००	३,९५,०९,३३४.००	०.०	७,०९,००,०००.००	१,५५,००,०००.००	१,९५,५०,०००.००	०.०	३,५०,५०,०००.००	१,२८,१२,८७१.००	१,१७,००,९३१.००	०.०	२,४५,१३,८०२.००
२	संघीय सरकार	नेपाल सरकार	शसर्त अनुदान चालु	नगद अनुदान अनुदान	११,७८,००,०००.००	५,८९,००,०००.००	५,८९,००,०००.००	०.०	११,७०,८२,०००.००	७,१८,०००.००	०.०	११,७८,००,०००.००	५,८९,८२,०००.००	७,१८,०००.००	०.०	५,८९,००,०००.००	४,५५,४९,९९५.९४	५,८८,०००.००	०.०	४,६१,२७,९९५.९४
३	संघीय सरकार => बैदेशिक श्रोत	नेपाल सरकार => आई डि ए	शसर्त अनुदान चालु	सोधभर्ना हुने क्रण (बैदेशिक)	४८,००,०००.००	२४,००,०००.००	२४,००,०००.००	०.०	४८,००,०००.००	०.०	०.०	४८,००,०००.००	२४,००,०००.००	०.०	०.०	२४,००,०००.००	११,७०,८२८.००	०.०	११,७०,८२८.००	
४	संघीय सरकार => बैदेशिक श्रोत	नेपाल सरकार => एस.इ.एस.पी.	शसर्त अनुदान चालु	सोधभर्ना अनुदान (बैदेशिक)	३३,००,०००.००	१६,५०,०००.००	१६,५०,०००.००	०.०	३३,००,०००.००	०.०	०.०	३३,००,०००.००	१६,५०,०००.००	०.०	०.०	१६,५०,०००.००	१६,२९,२८९.००	०.०	१६,२९,२८९.००	
५	संघीय सरकार => बैदेशिक श्रोत	नेपाल सरकार => एस.इ.एस.पी.	शसर्त अनुदान चालु	सोधभर्ना हुने क्रण (बैदेशिक)	५६,००,०००.००	२८,००,०००.००	२८,००,०००.००	०.०	५४,२१,०००.००	१,७९,०००.००	०.०	५६,००,०००.००	२६,२१,०००.००	१,७९,०००.००	०.०	२८,००,०००.००	१९,३७,१८७.००	१,७९,०००.००	२१,१६,१८०.००	
६	संघीय सरकार => बैदेशिक श्रोत	नेपाल सरकार => युरोपियन युनियन	शसर्त अनुदान चालु	नगद अनुदान (बैदेशिक)	१०,००,०००.००	२,५०,०००.००	२,५०,०००.००	०.०	१०,००,०००.००	०.०	०.०	१०,००,०००.००	२,५०,०००.००	०.०	०.०	२,५०,०००.००	०.०	०.०	०.०	
७	संघीय सरकार	नेपाल सरकार	शसर्त अनुदान पुँजीगत	नगद अनुदान	२०,००,०००.००	१०,००,०००.००	१०,००,०००.००	०.०	१०,००,०००.००	०.०	१०,००,०००.००	१०,००,०००.००	०.०	१०,००,०००.००	१०,००,०००.००	०.०	०.०	०.०		
८	संघीय सरकार	नेपाल सरकार	शसर्त अनुदान पुँजीगत	नगद (आन्तरिक क्रण)	१,१८,००,०००.००	२९,००,०००.००	२९,००,०००.००	०.०	१०,००,०००.००	१,१८,००,०००.००	०.०	१,१८,००,०००.००	१,१८,००,०००.००	०.०	१९,००,०००.००	१९,००,०००.००	०.०	१०,४९,२५४.००		
९	संघीय सरकार => बैदेशिक श्रोत	नेपाल सरकार => आई डि ए	शसर्त अनुदान पुँजीगत	सोधभर्ना हुने क्रण (बैदेशिक)	३,००,०००.००	१,५०,०००.००	१,५०,०००.००	०.०	१,५०,०००.००	०.०	१,५०,०००.००	१,५०,०००.००	०.०	१,५०,०००.००	१,५०,०००.००	०.०	१,५०,०००.००			
१०	संघीय सरकार	नेपाल सरकार	विषेश अनुदान पुँजीगत	नगद (आन्तरिक क्रण)	६०,००,०००.००	१५,००,०००.००	१५,००,०००.००	०.०	१५,००,०००.००	६०,००,०००.००	०.०	६०,००,०००.००	६०,००,०००.००	०.०	१५,००,०००.००	१५,००,०००.००	०.०	०.०		
११	संघीय सरकार	नेपाल सरकार	सम्पुरक अनुदान पुँजीगत	नगद (आन्तरिक क्रण)	१,७५,००,०००.००	८७,५०,०००.००	८७,५०,०००.००	०.०	८७,५०,०००.००	१,७५,००,०००.००	०.०	१,७५,००,०००.००	१,७५,००,०००.००	०.०	८७,५०,०००.००	८७,५०,०००.००	०.०	१४,१४,७८५.००		
१२	प्रदेश सरकार	बागमती प्रदेश	समानिकरण नगद अनुदान	६०,५२,०००.००	३०,२६,०००.००	३०,२६,०००.००	०.०	५४,०००.००	५९,९८,०००.००	०.०	६०,५२,०००.००	५४,०००.००	०.०	२९,७२,०००.००	३०,२६,०००.००	०.०	२०,००,५११.००			
१३	प्रदेश सरकार	बागमती प्रदेश	शसर्त अनुदान चालु	नगद अनुदान	४६,२२,०००.००	२३,११,०००.००	२३,११,०००.००	०.०	४६,२२,०००.००	०.०	४६,२२,०००.००	४६,२२,०००.००	०.०	२३,११,०००.००	८,५५,६२८.००	०.०	८,५५,६२८.००			
१४	प्रदेश सरकार	बागमती प्रदेश	शसर्त अनुदान पुँजीगत	नगद अनुदान	१,२५,००,०००.००	६२,५०,०००.००	६२,५०,०००.००	०.०	१,२५,००,०००.००	१,२५,००,०००.००	०.०	१,२५,००,०००.००	६२,५०,०००.००	०.०	६२,५०,०००.००	०.०	०.०	०.०		

महेश्वर दाहाल
आर्थिक प्रशासन प्रमुख

राम कुमार कार्की
RAM KARKEY
 प्रमुख प्रशासनिक सचिव



घ्याडलेख ग्राउंपालिका
गाउँ कार्यपालिकाको कार्यालय, सिन्धुली
कार्यालयको कोड : ८०३२५४०२३००

श्रीतांगत बजेट तथा खर्च

आ.व. : २०८०/८१ अतधी : २०८०/०४/०१-२०८०/०९/२१

SN	स्रोत समूह	बजेटको स्रोत/तह	स्रोत	विधि	आय अनुमान	सञ्चित कोष			बजेट			निकासा			खर्च						
						आमदानी	ट्रान्सफर	मौज्दात	चालु	पूँजीगत	वित्तीय	जम्मा	चालु	पूँजीगत	वित्तीय	जम्मा	चालु	पूँजीगत	वित्तीय	जम्मा	
१५	प्रदेश सरकार	बागमती प्रदेश	विषेश अनुदान पुँजीगत	नगद अनुदान	६०,००,०००.००	३०,००,०००.००	३०,००,०००.००	०.००	०.००	६०,००,०००.००	०.००	६०,००,०००.००	०.००	३०,००,०००.००	०.००	३०,००,०००.००	०.००	०.००	०.००	०.००	
१६	प्रदेश सरकार	बागमती	समपुरक अनुदान पुँजीगत	नगद अनुदान	२,००,००,०००.००	१,००,००,०००.००	१,००,००,०००.००	०.००	०.००	२,००,००,०००.००	०.००	२,००,००,०००.००	०.००	१,००,००,०००.००	०.००	१,००,००,०००.००	०.००	२८,६०,६२५.००	०.००	२८,६०,६२५.००	
१७	राजस्व बाडफाड	राजस्व बाडफाड - प्रदेश सरकार	राजस्व बाडफाड	नगद	१,८९,३४,१०५.६६	८६,८९,४६५.६२	८६,८९,४६५.६२	०.००	१,८९,४८,१०५.६६	१७,७६,१००.००	०.००	१,८९,३४,१०५.६६	८९,१३,३६५.६२	१७,७६,१००.००	०.००	८६,८९,४६५.६२	४८,७९,०२९.००	१७,७६,१००.००	०.००	६६,४७,१२९.००	
१८	राजस्व बाडफाड	राजस्व संघीय सरकार	राजस्व बाडफाड	नगद	७,५५,३३,१००.००	२,८७,९३,८४१.०२	२,८७,९३,८४१.०२	०.००	६,९०,५८,१००.००	६४,७५,०००.००	०.००	७,५५,३३,१००.००	२,७६,१८,८४१.०२	११,७५,०००.००	०.००	२,८७,९३,८४१.०२	२,१८,१५,२९५.११	१७४,१७६.००	०.००	२,१९,१०,२७२.११	
१९	अन्तरिक श्रेत	सडक बोर्ड	आन्तरिक श्रेत	नगद	१४,००,०००.००	०.००	०.००	०.००	१४,००,०००.००	०.००	१४,००,०००.००	०.००	१४,००,०००.००	०.००	१४,००,०००.००	०.००	१४,००,०००.००	०.००	०.००	०.००	
२०	अन्तरिक श्रेत	आन्तरिक श्रेत	आन्तरिक श्रेत	नगद	८,०५,३४,४५२.३४	१,००,००,०००.००	१,००,००,०००.००	०.००	३,६९,७५,५८६.३४	४,३५,५८,८६६.००	०.००	८,०५,३४,४५२.३४	६०,००,०००.००	४०,००,०००.००	०.००	१,००,००,०००.००	३९,८२,९७८.८०	२४,७४,५३१.००	०.००	६४,५७,५०९.८०	
जम्मा						४६,५७,७५,६५८.००	१८,७४,२०,३०६.६४	१८,७४,२०,३०६.६४	०.००	२९,००,६९,३५८.००	१७,५७,०६,३००.००	०.००	४६,५७,७५,६५८.००	१२,३५,००,२०६.६४	६,३९,२०,१००.००	०.००	१८,७४,२०,३०६.६४	१,४६,२५,१०१.६५	२,४३,४८,७१५.००	०.००	११,८९,८३,१६.६५

महेश्वर दाहाल
आर्थिक प्रशासन प्रमुख

RKM2
राम कुमार कार्की
प्रमुख प्रशासकीय अधिकृत

च्याउलेख गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय, सिन्धुली
कार्यालयको कोड: ८०३२५५०२३००

आय व्ययको विवरण

आ.व. : २०८०/८१ अवधी : २०८०/०४/०१-२०८०/०९/२९

आय

शीर्षक	प्रस्तावित आय	वास्तविक आय	आमदानी(%)	मौज्दात
संघीय सरकार	२४,०२,००,०००.००	११,५३,५०,०००.००	४८.०२	१२,४८,५०,०००.००
१३३११ समानिकरण अनुदान	७,०१,००,०००.००	३,५०,५०,०००.००	५०	३,५०,५०,०००.००
१३३१२ शास्त्र अनुदान चालु	१३,२५,००,०००.००	६,६०,००,०००.००	४९.८१	६,६५,००,०००.००
१३३१३ शास्त्र अनुदान पुँजीगत	१,४१,००,०००.००	४०,५०,०००.००	२८.७२	१,००,५०,०००.००
१३३१५ विषेश अनुदान पुँजीगत	६०,००,०००.००	१५,००,०००.००	२५	४५,००,०००.००
१३३१७ समपुरक अनुदान पुँजीगत	१,७५,००,०००.००	८७,५०,०००.००	५०	८७,५०,०००.००
प्रदेश सरकार	४,९१,७४,०००.००	२,४५,८७,०००.००	५०	२,४५,८७,०००.००
१३३११ समानिकरण अनुदान	६०,५२,०००.००	३०,२६,०००.००	५०	३०,२६,०००.००
१३३१२ शास्त्र अनुदान चालु	४६,२२,०००.००	२३,११,०००.००	५०	२३,११,०००.००
१३३१३ शास्त्र अनुदान पुँजीगत	१,२५,००,०००.००	६२,५०,०००.००	५०	६२,५०,०००.००
१३३१५ विषेश अनुदान पुँजीगत	६०,००,०००.००	३०,००,०००.००	५०	३०,००,०००.००
१३३१७ समपुरक अनुदान पुँजीगत	२,००,००,०००.००	१,००,००,०००.००	५०	१,००,००,०००.००
राजस्व बाडफाड	९,४४,६७,२०५.६६	२,६५,०४,००३.०६	२८.०६	६,७९,६३,२०२.६०
११४११ बाँडफाँड भई प्राप्त हुने मूल्य अभिवृद्धि कर	७,५५,३३,१००.००	१,७८,१४,५३७.४४	२३.५९	५,७७,१८,५६२.५६
११४५६ बाँडफाँटबाट प्राप्त हुने सवारी साधन कर	१,८९,३४,१०५.६६	८६,८९,४६५.६२	४५.८९	१,०२,४४,६४०.०४
अन्तरिक श्रोत	८,११,३४,४५२.३४	०.००	०	८,११,३४,४५२.३४
११३१३ एकीकृत	२,००,०००.००	०.००	०	२,००,०००.००

महेश्वर दाहाल

व्यय

शीर्षक	बार्षिक बजेट	खर्च	खर्च(%)	मौज्दात
चालु	२९,००,६९,३५८.००	९,४६,२५,१०९.६५	३२.६१	११,५४,४४,२५६.३५
२११११ पारिश्रमिक कर्मचारी	१५,९४,४२,५८८.००	७,११,०९,३२८.४२	४४.६	८,८३,३३,२५९.५८
२११२१ पोशाक	१२,६०,०००.००	०.००	०	१२,६०,०००.००
२११२३ औषधीउपचार खर्च	४,००,०००.००	०.००	०	४,००,०००.००
२११३१ स्थानीय भत्ता	२०,००,०००.००	५,९२,०००.००	२९.६	१४,०८,०००.००
२११३२ महानी भत्ता	१०,००,०००.००	१,८४,०००.००	१८.३१	८,९६,०००.००
२११३३ फिल्ड भत्ता	१०,५०,०००.००	१,२१,६००.००	११.५८	९,२८,४००.००
२११३४ कर्मचारीको बैठक भत्ता	६,००,०००.००	३,००,०००.००	३७.५	५,००,०००.००
२११३५ कर्मचारी प्रोत्साहन तथा पुरस्कार	६,५०,०००.००	१,२१,४६०.००	१८.६९	५,२८,५४०.००
२११३९ अन्य भत्ता	३९,८७,०००.००	७,४५,०००.००	१८.६९	३२,४२,०००.००
२११४१ पदाधिकारी बैठक भत्ता	१०,००,०००.००	१,२१,०००.००	१२.९	८,७१,०००.००
२११४२ पदाधिकारी अन्य सुविधा	६०,५०,०००.००	२२,३८,९६५.००	३७.०१	३८,११,०३५.००
२११४९ पदाधिकारी अन्य भत्ता	१,००,०००.००	०.००	०	१,००,०००.००
२१२१२ कर्मचारीको योगदानमा आधारित निवृत्तभरण तथा उपदान कोष खर्च	१०,००,०००.००	०.००	०	१०,००,०००.००
२१२१३ कर्मचारीको योगदानमा आधारित बीमा कोष खर्च	१,००,०००.००	०.००	०	१,००,०००.००
२१२१४ कर्मचारी कल्याण कोष	२०,००,०००.००	२०,००,०००.००	१००	०.००
२१२२१ पदाधिकारी सामाजिक सुरक्षा कोष खर्च	५०,०००.००	०.००	०	५०,०००.००
२११११ पानी तथा बिजुली	८,००,०००.००	६६,५७१.००	८.३२	७,३३,४२९.००
२१११२ संचार महसुल	६,०६,०००.००	२,८२,१००.००	४६.५५	३,२३,९००.००
२१११३ सार्वनिक कुलार कोष १०५,०००.००	१०५,०००.००	१०५,०००.००	१००	१०५,०००.००

प्रदूष प्रशासनीय अधिकृत
एम्यूनिटी

छ्याङ्गलेख गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय, सिन्धुली
कार्यालयको कोड : ८०३२५५०२३००



आय व्ययको बिबरण

आ.व. : २०८०/८१ अवधी : २०८०/०४/०१-२०८०/०९/२९

छ्याङ्गलेख गाउँपालिका

आय

व्यय

सम्पत्ती कर				बायमात्र					
११३१४ भूमिकर/ मालपौत	५,५०,०००.००	०.००	०	५,५०,०००.००	उपयोगिताको सेवा खर्च				
११३२१ वहाल कर	१,४०,०००.००	०.००	०	१,४०,०००.००	२२२११ इन्धन (पदाधिकारी)	२,००,०००.००	२,००,०००.००	१००	०.००
११३२२ वहाल विटौरी कर	२०,०००.००	०.००	०	२०,०००.००	२२२१२ इन्धन (कार्यालय प्रयोजन)	२०,००,०००.००	५,८५,८४२.२३	२९.२९	१४,१४,१५७.७७
११६३१ कृषितथा पशुजन्य वस्तुको व्यावसायिक कारोबारमा लाग्ने कर	२०,०००.००	०.००	०	२०,०००.००	२२२१३ सवारी साधन मर्मत खर्च	२१,५०,०००.००	११,३३,७५०.००	५२.७३	१०,१६,२५०.००
११६९१ अन्य कर	७,००,०००.००	०.००	०	७,००,०००.००	२२२१४ बिमा तथा नवीकरण खर्च	२३,००,०००.००	२,१५,१२३.००	९.३५	२०,८४,८७६.००
१४१५१ सरकारी सम्पत्तीको वहालबाट प्राप्त आय	५,००,०००.००	०.००	०	५,००,०००.००	२२२२१ मेशिनरी तथा औजार मर्मत सम्भार तथा संचालन खर्च	१४,५०,०००.००	७,९१,२९५.००	५४.५७	६,५८,७८५.००
१४२११ कृषि उत्पादनको बिक्रीबाट प्राप्त रकम	१,००,०००.००	०.००	०	१,००,०००.००	२२२३१ निर्मित सार्वजनिक सम्पत्तिको मर्मत सम्भार खर्च	१,००,०००.००	०.००	०	१,००,०००.००
१४२१३ अन्य बिक्रीबाट प्राप्त रकम	३०,००,०००.००	०.००	०	३०,००,०००.००	२२३११ मसलन्द तथा कार्यालय सामग्री	३६,७८,०००.००	६,४१,०९०.००	१७.४३	३०,३६,९१०.००
१४२१९ अन्य सेवा शुल्क तथा बिक्री	५०,०००.००	०.००	०	५०,०००.००	२२३१३ पुस्तक तथा सामग्री खर्च	३८,३१,०००.००	५,५६,०२७.००	१४.५१	३२,७४,९७३.००
१४२४३ सिफारिश दस्तुर	७,००,०००.००	०.००	०	७,००,०००.००	२२३१४ इन्धन - अन्य प्रयोजन	२,००,०००.००	०.००	०	२,००,०००.००
१४२४९ अन्य दस्तुर	१,००,०००.००	०.००	०	१,००,०००.००	२२३१५ पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्च	१६,००,०००.००	१,४५,४३७.००	९.०९	१४,५४,५६३.००
१४२५३ व्यावसाय रजिस्ट्रेशन दस्तुर	४,००,०००.००	०.००	०	४,००,०००.००	२२३१९ अन्य कार्यालय संचालन खर्च	२,००,०००.००	०.००	०	२,००,०००.००
१४३१२ प्रशासनिक दण्ड, जरिवाना र जफत	२०,०००.००	०.००	०	२०,०००.००	२२४११ सेवा र परामर्श खर्च	७,९३,८००.००	२,९३,८००.००	३७.०१	५,००,०००.००
१४५२९ अन्य राजस्व	७,४०,३४,४५२.३४	०.००	०	७,४०,३४,४५२.३४	२२४१२ सूचना प्राणाली तथा सफ्टवेयर संचालन खर्च	३,००,०००.००	०.००	०	३,००,०००.००
३२१२१ नगद	१४,००,०००.००	०.००	०	१४,००,०००.००	२२४१३ करार सेवा शुल्क	२,००,०००.००	६०,०००.००	३०	१,४०,०००.००
जम्मा	४६,५७,७५,६५८.००	१६,६४,४१,००३.०६	३५.७३	२९,९३,३४,६५४.९४	२२४१४ सरसफाईसेवा शुल्क	२,००,०००.००	०.००	०	२,००,०००.००
					२२४१९ अन्य सेवा शुल्क	१,०४,०००.००	१०,८००.००	१०.३८	९३,२००.००
					२२५११ कर्मचारी तालिम खर्च	१२,००,०००.००	०.००	०	१२,००,०००.००
					२२५१२ सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च	१,०६,००,०००.००	२५,००,०००.००	२३.५८	८१,००,०००.००
					राम कुमार कार्की प्रमुख प्रशासकीय अधिकृत				

महेश्वर राहाल
आर्थिक प्रशासन प्रमुख

RHM/2

च्याडलेख गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय, सिन्धुली
कार्यालयको क्रोड : ८०३२५५०२३००

च्याडले आय व्ययको बिबरण
गाउँ कार्यपालिका

आ.व. : २०८०/८१ अवधी : २०८०/०४/०१-२०८०/०९/२९

आय

व्यय

२२५२१ उत्पादन सामग्री / सेवा खर्च	९,८२,०००.००	०.००	०	९,८२,०००.००
२२५२२ कार्यक्रम खर्च	२,२९,९४,५००.३४	१३,६०,७५९.००	५.१२	२,१६,३३,७४९.३४
२२५२९ विविध कार्यक्रम खर्च	१,००,९०,०००.००	११,२८,१७३.००	११.१८	८९,६९,८२७.००
२२६११ अनुगमन, मूल्यांकन खर्च	३०,३३,०००.००	१३,९७,७१०.००	४६.०८	१६,३५,२९०.००
२२६१२ भ्रमण खर्च	९१,००,०००.००	१४,०००.००	१.२७	१०,८६,०००.००
२२६१३ विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण खर्च	२,००,०००.००	०.००	०	२,००,०००.००
२२७११ विविध खर्च	७२,२३,९६९.६६	११,४७,५०२.००	२६.९६	५२,७६,४६७.६६
२२७२१ सभा सञ्चालन खर्च	४,००,०००.००	०.००	०	४,००,०००.००
२५३११ शैक्षिक संस्थाहरूलाई सहायता	९१,३८,०००.००	१८,६८,८४९.००	२०.४५	७२,६९,१५१.००
२५३१५ अन्य संस्था सहायता	५०,०००.००	०.००	०	५०,०००.००
२६४११ सरकारी निकाय, समिति, प्रतिष्ठान एवं बोर्डहरूलाई निःशर्त चालु अनुदान	६,८०,०००.००	२,४९,३००.००	३५.४९	४,३८,९००.००
२७१११ सामाजिक सुरक्षा	३५,५३,०००.००	०.००	०	३५,५३,०००.००
२७११२ अन्य सामाजिक सुरक्षा	२६,१२,५००.००	५,०२,५००.००	१९.२३	२१,१०,०००.००
२७२११ छात्रवृत्ति	२३,७३,०००.००	५,००,०००.००	२१.०७	१८,७३,०००.००
२७२१२ उद्धार, राहत तथा पुनर्स्थापना खर्च	११,००,०००.००	३,०५,०००.००	२७.७३	७,९५,०००.००
२७२१३ औषधीखरिद खर्च	५४,३७,०००.००	०.००	०	५४,३७,०००.००
२७२१४ अन्य सामाजिक सहायता	२५,००,०००.००	०.००	०	२५,००,०००.००
२८१४२ घरभाडा	७,००,०००.००	२,३९,२००.००	३४.१७	४,६०,८००.००
२८१४३ सवारी साधन तथा मेशिनर औजार भाडा	२,००,०००.००	९७,०००.००	४८.५	१,०३,०००.००
२८१४९ अन्य भाडा	२,५०,०००.००	०.००	०	२,५०,०००.००
पूँजीगत	१७,५७,०४,३००.००	२,४३,५८,७१५.००	१३.८६	१५,१३,४७,५८५.००

महेश्वर दाहाल
आर्थिक प्रशासन प्रमुख

प्रगुण प्रशासनको आवास

Ram



च्याङ्गलेख गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय, सिन्धुली
कार्यालयको कोड : ८०३२५५०२३०

आय व्ययको विवरण

आ.व. : २०८०/८१ अवधी : २०८०/०४/०१-२०८०/०९/२९

आय

व्यय

३११११ आवासीय भवन निर्माण/खरीद	६०,००,०००.००	०.००	०	६०,००,०००.००
३१११२ गैर आवासीय भवन निर्माण/खरीद	८२,५०,०००.००	०.००	०	८२,५०,०००.००
३१११३ निर्मित भवनको संरचनात्मक सुधार खर्च	१३,००,०००.००	२४,९७८.००	१.९२	१२,७५,०२२.००
३१११४ सवारी साधन	१७,७६,१००.००	१७,७६,१००.००	१००	०.००
३१११५ मेशिनरी तथा औजार	२१,९०,०००.००	१,५०,०००.००	६.८५	२०,४०,०००.००
३१११६ फन्निचर तथा फिक्चर्स	५,००,०००.००	१५,०२९.००	३.०१	४,८४,९७१.००
३१११७ पशुधन तथा बागवानी विकास खर्च	३०,००,०००.००	०.००	०	३०,००,०००.००
३१११८ कम्प्युटर सफ्टवेयर निर्माण तथा खरीद खर्च	७,५७,०००.००	७,५७,०००.००	१००	०.००
३१११९ पूँजीगत प्राप्ति खर्च	६३,७८,०००.००	०.००	०	६३,७८,०००.००
३११२० सडक तथा पूल निर्माण	८,८२,२०,२००.००	१,१५,३३,८४९.००	१३.०७	७,६६,८६,३५९.००
३११२१ तटबन्ध तथा बाँधनिर्माण	३,५०,०००.००	०.००	०	३,५०,०००.००
३११२२ सिंचाइ संरचना निर्माण	१८,५०,०००.००	०.००	०	१८,५०,०००.००
३११२३ खानेपानी संरचना निर्माण	६८,६५,०००.००	१,५०,०००.००	२.१८	६७,९५,०००.००
३११२४ सरसफाई संरचना निर्माण	४,००,०००.००	०.००	०	४,००,०००.००
३११२५ अन्य सार्वजनिक निर्माण	४,७५,८५,०००.००	९९,५१,७६७.००	२०.९१	३,७६,३३,२३३.००
३११२६ निर्मित भवनको संरचनात्मक सुधार खर्च	२,८५,०००.००	०.००	०	२,८५,०००.००
जम्मा		४६,५७,७५,६५८.००	११,८९,८३,८९६.६५	२५.५४
			३४,६७,९९,८४१.३५	

महाप्रशासन
आधिक प्रशासन प्रमुख

राम कुमार काकी
प्रशासनीय अधिकृत



**च्याङ्गलेख गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय, सिन्धुली
कार्यालयको कोड : ८०३२५५०२३००**

म.ते.प.फा.नं. २११

फछौट गर्न बाँकी पेशकीको मास्केवारी

आ.व. : २०८०/१ महिना : सबै

च्याङ्गलेख

SN	पेशकी लिएको मिति	गो. भौ. न.	पेशकीको विवरण कर्मचारी कर्मचारी भए पद कम्पनीको नाम	पेशकी लिने ब्यक्ती, कर्मचारी संकेत नं	खर्च उपरिषदक	चालु आ. व.			गत आ. व. सम्भको			जम्मा बाँकी पेशकी				
						म्याद ननाधेको		म्याद ननाधेको रकम	म्याद ननाधेको		म्याद ननाधेको रकम	फछौटको अन्तिम म्याद	म्याद ननाधेको रकम			
						रकम	फछौटको अन्तिम म्याद		रकम	फछौटको अन्तिम म्याद						
१	२	३	४	५	६	७	८	९	१०	११	१२	१३	१४	१५=(१+१२)	१६=(१३+१४)	१७=(१५+१६)
१	पदाधिकारी															
१	२०८०/०९/२४	२७०	पदाधिकारीअन्य सुविधा	जगत बहादुर भोलन	अध्यक्ष	२११४२	०.००	२०८०/११/०१	३३,६६०.००	०.००	०.००	०.००	३३,६६०.००	३३,६६०.००		
							जम्मा		०.००	३३,६६०.००	०.००	०.००	३३,६६०.००	३३,६६०.००		
२	कर्मचारी															
१	२०८०/०९/२२	१४३	वडा कार्यालय संचालन तथा व्यवस्थापन खर्च प्रति वडा १५०००० का दरले	देखु खड्का	सहायक चौथी	२२७११	४४,०००.००	२०८०/०८/२७	०.००	०.००	०.००	४४,०००.००	०.००	४४,०००.००		
२	२०८०/०९/२३	१५०	वडा कार्यालय संचालन तथा व्यवस्थापन खर्च प्रति वडा १५०००० का दरले	नर बहादुर वल	सहायक चौथी	२२७११	५०,०००.००	२०८०/०८/२८	०.००	०.००	०.००	५०,०००.००	०.००	५०,०००.००		
३	२०८०/०९/१३	१३३	गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यालय संचालन निर्देशिका, २०७७ बमोजिम लघु उद्यम विकास मोडेलमा नयाँ लघु उद्यमी सिजिना गर्ने	हिरा कुमारी (पहाडी) सापकोटा	सहायक चौथी	२२५२२	०.००	२०८०/१०/१९	१०,०००.००	०.००	०.००	१०,०००.००	१०,०००.००	१०,०००.००		
४	२०८०/०९/१३	१३५	वडा कार्यालय संचालन तथा व्यवस्थापन खर्च प्रति वडा १५०००० का दरले	ज्ञान लाल भ्लोन	सहायक पाँची	२२७११	०.००	२०८०/१०/१९	५०,०००.००	०.००	०.००	५०,०००.००	५०,०००.००	५०,०००.००		
५	२०८०/०९/१३	१३५	वडा कार्यालय संचालन तथा व्यवस्थापन खर्च प्रति वडा १५०००० का दरले	धन बहादुर वल	सहायक पाँची	२२७११	०.००	२०८०/१०/१९	५०,०००.००	०.००	०.००	५०,०००.००	५०,०००.००	५०,०००.००		
६	२०८०/०९/१७	१४७	वडा कार्यालय संचालन तथा व्यवस्थापन खर्च प्रति वडा १५०००० का दरले	नर बहादुर वल	सहायक चौथी	२२७११	०.००	२०८०/१०/२३	५०,०००.००	०.००	०.००	५०,०००.००	५०,०००.००	५०,०००.००		
							जम्मा	१४,०००.००		२,४०,०००.००	०.००	०.००	१४,०००.००	२,४०,०००.००	३,३४,०००.००	
३	ठेकेदार															
१	२०८०/०७/२२	७	बन्दीपुर गोपे मझवा सडक योजना वडा नं ४ सम्पुरक प्रदेश	दुवे धनमना निर्माण सेवा प्रा. लि.		३११५१	११,३२,०००.००	२०८०/०८/२७	०.००	०.००	०.००	११,३२,०००.००	०.००	११,३२,०००.००		
२	२०८०/०७/२२	८	चन्दन्पुर-सल्ले-केरावारी-गौरी-भैसे-वस्तीपुर-सातदीबाटोसम्म सडक निर्माण(क्रमागत)	दुवे धनमना निर्माण सेवा प्रा. लि.		३११५१	१३,०८,०००.००	२०८०/०८/२७	०.००	०.००	०.००	१३,०८,०००.००	०.००	१३,०८,०००.००		
३	२०८०/०७/२२	८	रामभेडे जुगेपानी सडक वडा नं ४ सम्पुरक प्रदेश	दुवे धनमना निर्माण सेवा प्रा. लि.		३११५१	१४,३२,०००.००	२०८०/०८/२७	०.००	०.००	०.००	१४,३२,०००.००	०.००	१४,३२,०००.००		
४	२०८०/१०/०७	१५	बन्दीपुर गोपे मझवा सडक योजना वडा नं ४	दुवे धनमना निर्माण सेवा प्रा. लि.		३११५१	०.००	२०८०/११/१३	११,३२,०००.००	०.००	०.००	११,३२,०००.००	११,३२,०००.००	११,३२,०००.००		
५	२०८०/१०/०७	४२	चन्दन्पुर-सल्ले-केरावारी-गौरी-भैसे-वस्तीपुर-सातदीबाटोसम्म सडक निर्माण सम्पुरक	दुवे धनमना निर्माण सेवा प्रा. लि.		३११५१	०.००	२०८०/११/१३	१३,०८,०००.००	०.००	०.००	१३,०८,०००.००	१३,०८,०००.००	१३,०८,०००.००		
							जम्मा	३८,७२,०००.००		२४,४०,०००.००	०.००	०.००	३८,७२,०००.००	२४,४०,०००.००	६२,१२,०००.००	



च्याउँलेख गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय, सिन्धुली
कार्यालयको कोड : ८०३२५५०२३००

म.ले.प.फा.नं. २११


फर्छ्यौट गर्न बाँकी पेशकीको मास्केवारी

आ.व. : २०८०/८१ महिना : सबै

SN	पेशकी लिएको मिति	गो. भौ. न.	पेशकीको विवरण	पेशकी लिने ब्यक्ति, फर्म वा कम्पनीको नाम	कर्मचारी भए पद	पेशकी संकेत नं	खर्च उपशिर्षक	चालु आ.व.			गत आ.व. सम्पर्को			जम्मा बाँकी पेशकी		
								म्याद ननाधेको		रकम	म्याद नाधेको		रकम	म्याद ननाधेको		जम्मा
								रकम	फर्छ्यौटको अन्तिम म्याद		रकम	फर्छ्यौटको अन्तिम म्याद		रकम	फर्छ्यौटको अन्तिम म्याद	
१	२	३	४	५	६	७	८	९	१०	११	१२	१३	१४	१५=(९+१२)	१६=(११+१४)	१७=(१५+१६)
१	२०८०/०६/२५	३	कृषि तथा पशुपालन साझेदारी कार्यक्रम	हेफर प्रोजेक्ट नेपाल		२२५१२		१०,००,०००.००	२०८०/०७/३०	०.००	०.००		०.००	१०,००,०००.००	०.००	१०,००,०००.००
२	२०८०/०९/१२	६	कृषि तथा पशुपालन साझेदारी कार्यक्रम	हेफर प्रोजेक्ट नेपाल		२२५१२		०.००	२०८०/१०/१८	१५,००,०००.००	०.००		०.००	१५,००,०००.००	१५,००,०००.००	
				जम्मा				१०,००,०००.००		१५,००,०००.००	०.००		०.००	१०,००,०००.००	१५,००,०००.००	२५,००,०००.००
५ उपभोक्ता समिति																
१	२०८०/०६/२४	३	मालोखानी, पिपालखेत, तामाजोरचिहाने झो.पु, च्याउँलेख गाउँपालिका, सिन्धुली, च्याउँलेख गा.पा.-३, बागमारा गाउँ-तामाजोर देउराली डाँडा झो.पु	पिपालखेत झोलुङ्गे पुल निर्माण उपभोक्ता समिति		३११५१		४,३६,४०३.००	२०८०/०७/२९	०.००	०.००		०.००	४,३६,४०३.००	०.००	४,३६,४०३.००
२	२०८०/०६/२६	५	मालोखानी, पिपालखेत, तामाजोरचिहाने झो.पु, च्याउँलेख गाउँपालिका, सिन्धुली, च्याउँलेख गा.पा.-३, बागमारा गाउँ-तामाजोर देउराली डाँडा झो.पु	पिपालखेत झोलुङ्गे पुल निर्माण उपभोक्ता समिति		३११५१		४,३६,४०३.००	२०८०/०७/२९	०.००	०.००		०.००	४,३६,४०३.००	०.००	४,३६,४०३.००
				जम्मा				८,७२,८०६.००		०.००	०.००		०.००	८,७२,८०६.००	०.००	८,७२,८०६.००
				कुल जम्मा				५८,३८,८०६.००		४२,१३,६६०.००	०.००		०.००	५८,३८,८०६.००	४२,१३,६६०.००	१,००,५२,४६६.००

महान् दाहाल
आर्थिक प्रशासन प्रमुख

R M J
राम कुमार कार्की
प्रमुख प्रशासकीय अधिकृत





घाड़लेख गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय, सिन्धुली
कार्यालयको कोड : ८०३२५५०२३००

म.ले.प.फा.नं. २१०

खर्चको फांटवारी

२०८० साल पौष महिना

आ.व. : २०८०/८१ महिना : पौष बजेट प्रकार : चालु

SN	खर्च संकेत नं.	खर्च शीर्षक	अन्तिम बजेट	यस महिना सम्मको निकासा	गत महिना सम्मको खर्च	यस महिनाको खर्च	यस महिना सम्मको खर्च	पेशकी	पेशकी कटाई बाँकी खर्च	बजेट बाँकी
१	२	३	४	५	६	७	८=(६+७)	९	१०=(८-९)	११=(४-९)
१	२११११	पारिश्रमिक कर्मचारी	१५,१४,४२,५८८.००	७,११,०९,३२८.४२	४,६९,२९,२४६.७२	२,४१,८०,०८१.७०	७,११,०९,३२८.४२	०.००	७,११,०९,३२८.४२	८,८३,३३,२५९.५८
२	२१११२	पोशाक	१२,६०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१२,६०,०००.००
३	२१११३	औषधीउपचार खर्च	४,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	४,००,०००.००
४	२१११४	स्थानीय भत्ता	२०,००,०००.००	५,९२,०००.००	४,८४,०००.००	१,०८,०००.००	५,९२,०००.००	०.००	५,९२,०००.००	१४,०८,०००.००
५	२१११५	महिनी भत्ता	१०,००,०००.००	१,८४,०००.००	१,४६,०००.००	३८,०००.००	१,८४,०००.००	०.००	१,८४,०००.००	८,१६,०००.००
६	२१११६	फिल्ड भत्ता	१०,५०,०००.००	१,२१,६००.००	१४,६००.००	२७,०००.००	१,२१,६००.००	०.००	१,२१,६००.००	९,२८,४००.००
७	२१११७	कर्मचारीको बैठक भत्ता	८,००,०००.००	३,००,०००.००	२,७९,०००.००	२१,०००.००	३,००,०००.००	०.००	३,००,०००.००	५,००,०००.००
८	२१११८	कर्मचारी प्रोत्साहन तथा पुरस्कार	६,५०,०००.००	१,२१,४६०.००	१,२१,४६०.००	०.००	१,२१,४६०.००	०.००	१,२१,४६०.००	५,२८,५४०.००
९	२१११९	अन्य भत्ता	३९,८७,०००.००	७,४५,०००.००	४,०५,०००.००	३,४०,०००.००	७,४५,०००.००	०.००	७,४५,०००.००	३२,४२,०००.००
१०	२११२०	पदाधिकारी बैठक भत्ता	१०,००,०००.००	१,२९,०००.००	०.००	१,२९,०००.००	१,२९,०००.००	०.००	१,२९,०००.००	८,७१,०००.००
११	२११२१	पदाधिकारीअन्य सुविधा	६०,५०,०००.००	२२,३८,९६५.००	१४,७९,६००.००	७,६७,९६५.००	२२,३८,९६५.००	३३,६६०.००	२२,०५,३०५.००	३८,११,०३५.००
१२	२११२२	पदाधिकारी अन्य भत्ता	१,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१,००,०००.००
१३	२१२१२	कर्मचारीको योगदानमा आधारित निवृत्तभरण तथा उपटान कोष खर्च	१०,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१०,००,०००.००
१४	२१२१३	कर्मचारीको योगदानमा आधारित बीमा कोष खर्च	१,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१,००,०००.००
१५	२१२१४	कर्मचारी कल्पण कोष	२०,००,०००.००	२०,००,०००.००	०.००	२०,००,०००.००	२०,००,०००.००	०.००	२०,००,०००.००	०.००
१६	२१२१५	पदाधिकारी सामाजिक सुरक्षा कोष खर्च	५०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	५०,०००.००
१७	२२१११	पानी तथा बिजुली	८,००,०००.००	६६,५७१.००	९,११३.००	५७,४४८.००	६६,५७१.००	०.००	६६,५७१.००	७,३३,४२९.००
१८	२२११२	संचार महसुल सार्वजनिक	६,०६,०००.००	२,८२,१००.००	२,००,१५०.००	८१,९५०.००	२,८२,१००.००	०.००	२,८२,१००.००	३,२३,१००.००
१९	२२११३	उपयोगिताको सेवा खर्च	२०,५०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२०,५०,०००.००
२०	२२११४	इन्धन (पदाधिकारी)	२,००,०००.००	२,००,०००.००	२,००,०००.००	०.००	२,००,०००.००	०.००	२,००,०००.००	०.००
२१	२२११५	इन्धन (कार्यालय प्रयोजन)	२०,००,०००.००	५,८५,८४२.२३	४,८१,५८७.२३	१,०४,२५५.००	५,८५,८४२.२३	०.००	५,८५,८४२.२३	१४,१४,१५७.७७
२२	२२११६	सवारी साधन मर्मत खर्च	२१,५०,०००.००	११,३३,७५०.००	७,३६,२७९.००	३,९७,४७९.००	११,३३,७५०.००	०.००	११,३३,७५०.००	१०,१६,२५०.००
२३	२२११७	बिमा तथा नवीकरण खर्च	२३,००,०००.००	२,१५,१२३.००	१,८०,०००.००	३५,१२३.००	२,१५,१२३.००	०.००	२,१५,१२३.००	२०,८४,८७६.००
२४	२२११८	मेशिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च	१४,५०,०००.००	७,९१,२१५.००	४,३९,८४२.००	३,५१,३७३.००	७,९१,२१५.००	०.००	७,९१,२१५.००	८,५८,६८५.००

राम कुमार प्रगति प्रशासकीय अधिकारी
एमस प्रशासकीय अधिकारी

RAM
KUMAR
PRAGATI
ADMIS
PRAKASHAKIYADHIKART



घाउँलेख गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय, सिन्धुली
कार्यालयको कोड : ८०३२५५०२३००

म.ले.प.फा.नं. २१०

घाउँलेख
गाउँ कार्यपालिकाको
खर्चको फांटवारी
२०८० साल पौष महिना

आ.व. : २०८०/८१ महिना : पौष बजेट प्रकार : चालु

SN	खर्च संकेत नं.	खर्च शीर्षक	अन्तिम बजेट	यस महिना सम्मको निकासा	गत महिना सम्मको खर्च	यस महिनाको खर्च	यस महिना सम्मको खर्च	पेशकी	पेशकी कटाई बाँकी खर्च	बजेट बाँकी
१	२	३	४	५	६	७	८=(६+७)	९	१०=(८-९)	११=(४-८)
२५	२२२३१	निर्मित सार्वजनिक सम्पत्तिको मर्मत सम्भार खर्च	१,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१,००,०००.००
२६	२२३११	मसलन्द तथा कार्यालय सामग्री	३६,७८,०००.००	६,४१,०९०.००	४,८१,६७२.००	१,५९,४९८.००	६,४१,०९०.००	०.००	६,४१,०९०.००	३०,३६,९१०.००
२७	२२३१३	पुस्तक तथा सामग्री खर्च	३८,३१,०००.००	५,५६,०२७.००	५,५६,०२७.००	०.००	५,५६,०२७.००	०.००	५,५६,०२७.००	३२,७४,९७३.००
२८	२२३१४	इन्धन - अन्य प्रयोजन	२,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२,००,०००.००
२९	२२३१५	पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्च	१६,००,०००.००	१,४५,४३७.००	१,४५,४३७.००	०.००	१,४५,४३७.००	०.००	१,४५,४३७.००	१४,५४,५६३.००
३०	२२३१९	अन्य कार्यालय संचालन खर्च	२,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२,००,०००.००
३१	२२४११	सेवा र परामर्श खर्च	७,९३,८००.००	२,९३,८००.००	२,९३,८००.००	०.००	२,९३,८००.००	०.००	२,९३,८००.००	५,००,०००.००
३२	२२४१२	सूचना प्रणाली तथा सफ्टवेयर संचालन खर्च	३,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	३,००,०००.००
३३	२२४१३	करार सेवा शुल्क	२,००,०००.००	६०,०००.००	६०,०००.००	०.००	६०,०००.००	०.००	६०,०००.००	१,४०,०००.००
३४	२२४१४	सरसफाई सेवा शुल्क	२,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२,००,०००.००
३५	२२४१९	अन्य सेवा शुल्क	१,०४,०००.००	१०,८००.००	०.००	१०,८००.००	१०,८००.००	०.००	१०,८००.००	९३,२००.००
३६	२२५११	कर्मचारी तालिम खर्च	१२,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१२,००,०००.००
३७	२२५१२	सीप विकास तथा जनवेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च	१,०६,००,०००.००	२५,००,०००.००	१०,००,०००.००	१५,००,०००.००	२५,००,०००.००	०.००	८१,००,०००.००	
३८	२२५२१	उत्पादन सामग्री / सेवा खर्च	९,८२,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	९,८२,०००.००
३९	२२५२२	कार्यक्रम खर्च	२,२९,१४,५००.३४	१३,६०,७५९.००	५,१६,६५०.००	८,४४,१०९.००	१३,६०,७५९.००	१०,०००.००	१२,७०,७५९.००	२,१६,३३,७४१.३४
४०	२२५२९	विविध कार्यक्रम खर्च	१,००,९०,०००.००	११,२८,१७३.००	४,९९,१७३.००	७,०९,०००.००	११,२८,१७३.००	०.००	११,२८,१७३.००	८९,६१,८२७.००
४१	२२६११	अनुगमन, मूल्यांकन खर्च	३०,३३,०००.००	१३,९७,७१०.००	११,३१,०१०.००	२,६६,७००.००	१३,९७,७१०.००	०.००	१३,९७,७१०.००	१६,३५,२९०.००
४२	२२६१२	भ्रमण खर्च	११,००,०००.००	१४,०००.००	१४,०००.००	०.००	१४,०००.००	०.००	१४,०००.००	१०,८६,०००.००
४३	२२६१३	विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण खर्च	२,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२,००,०००.००
४४	२२७११	विविध खर्च	७२,२३,१६९.६६	११,४७,५०२.००	८,५९,६२७.००	१०,८७,८७५.००	११,४७,५०२.००	१,९४,०००.००	१७,५३,५०२.००	५२,७६,४६७.६६
४५	२२७२१	सभा सञ्चालन खर्च	४,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	४,००,०००.००
४६	२५३११	शैक्षिक संस्थाहरूलाई सहायता	९१,३८,०००.००	१८,६८,८४९.००	१६,१५,९२९.००	२,५२,१२०.००	१८,६८,८४९.००	५०,०००.००	१८,१८,८४९.००	७२,६९,१५१.००
४७	२५३१५	अन्य सस्था सहायता	५०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	५०,०००.००

नेपाल दातात्र

सम. कुमार दाता
प्रमुख प्राचारना अधिकारी



ध्याङ्लेख गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय, सिन्धुली
कार्यालयको कोड: ८०३२५५०२३००

म.ले.प.फा.नं. २१०

खर्चको फाटवारी
२०८० साल पौष महिना

आ.व. : २०८०/८१ महिना : पौष बजेट प्रकार : चातु

SN	खर्च संकेत नं.	खर्च शीर्षक	अन्तिम बजेट	यस महिना सम्मको निकासा	गत महिना सम्मको खर्च	यस महिनाको खर्च	यस महिना सम्मको खर्च	पेशकी	पेशकी कटाई बाँकी खर्च	बजेट बाँकी
१	२	३	४	५	६	७	८=(६+७)	९	१०=(८-९)	११=(४-९)
४८	२६४११	सरकारी निकाय, समिति, प्रतिष्ठान एवं बोर्डहरूलाई निःशर्त चातु अनुदान	६,८०,०००.००	२,४१,३००.००	२,४१,३००.००	०.००	२,४१,३००.००	०.००	२,४१,३००.००	४,३८,७००.००
४९	२७१११	सामाजिक सुरक्षा	३५,५३,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	३५,५३,०००.००
५०	२७११२	अन्य सामाजिक सुरक्षा	२६,१२,५००.००	५,०२,५००.००	५,०२,५००.००	०.००	५,०२,५००.००	०.००	५,०२,५००.००	२१,१०,०००.००
५१	२७२११	छात्रवृत्ति	२३,७३,०००.००	५,००,०००.००	५,००,०००.००	०.००	५,००,०००.००	०.००	५,००,०००.००	१८,७३,०००.००
५२	२७२१२	उद्धार, राहत तथा पुनर्स्थापना खर्च	११,००,०००.००	३,०५,०००.००	२,२५,०००.००	८०,०००.००	३,०५,०००.००	०.००	३,०५,०००.००	७,९५,०००.००
५३	२७२१३	औषधीखरिद खर्च	५४,३७,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	५४,३७,०००.००
५४	२७२१९	अन्य सामाजिक सहायता	२५,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२५,००,०००.००
५५	२८१४२	घरभाडा	७,००,०००.००	२,३९,२००.००	२,२५,२००.००	१४,०००.००	२,३९,२००.००	०.००	२,३९,२००.००	४,६०,८००.००
५६	२८१४३	सवारी साधन तथा मेशिनर औजार भाडा	२,००,०००.००	९७,०००.००	८८,०००.००	९,०००.००	९७,०००.००	०.००	९७,०००.००	१,०३,०००.००
५७	२८१४९	अन्य भाडा	२,५०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२,५०,०००.००

जम्मा २९,००,६९,३५८.०० १,४६,२५,१०९.६५ ६,१०,५३,४०२.९५ ३,३५,७१,६९८.७० १,४६,२५,१०९.६५ २८,६७,६६०.०० १,१७,५७,४४२.६५ १९,५४,४४,२५६.३५

महावर दाहाल
आर्थिक प्रशासन प्रमुख

राम कुमार काकी
प्रग्नुख प्रशासकीय अधिकृत

RKM/2



च्याड्हलेख गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय, सिन्धुली
कार्यालयको कोड : ८०३२५५०२३००

म.ले.प.फा.नं. २१०

खर्चको फांटवारी
 च्याड्हलेख गाउँपालिका
 कार्यालय
 २०८० साल पौष महिना

आ.व. : २०८०/८१ महिना : पौष बजेट प्रकार : पूँजीगत

SN	खर्च संकेत नं.	खर्च शीर्षक	अन्तिम बजेट	यस महिना सम्मको निकासा	गत महिना सम्मको खर्च	यस महिनाको खर्च	यस महिना सम्मको खर्च	पेशकी	पेशकी कटाई बाँकी खर्च	बजेट बाँकी
१	२	३	४	५	६	७	८=(६+७)	९	१०=(८-९)	११=(४-९)
१	३११११	आवासीय भवन निर्माण/ खरिद	६०,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	६०,००,०००.००
२	३१११२	गैर आवासीय भवन निर्माण/ खरिद	८२,५०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	८२,५०,०००.००
३	३१११३	निर्मित भवनको संरचनात्मक सुधार खर्च	१३,००,०००.००	२४,९७८.००	०.००	२४,९७८.००	२४,९७८.००	०.००	२४,९७८.००	१२,७५,०२२.००
४	३११२१	सवारी साधन	१७,७६,१००.००	१७,७६,१००.००	१७,७६,१००.००	०.००	१७,७६,१००.००	०.००	१७,७६,१००.००	०.००
५	३११२२	मेशिनरी तथा औजार	२१,९०,०००.००	१,५०,०००.००	०.००	१,५०,०००.००	१,५०,०००.००	०.००	१,५०,०००.००	२०,४०,०००.००
६	३११२३	फर्निचर तथा फिक्वर्स	५,००,०००.००	१५,०२९.००	०.००	१५,०२९.००	१५,०२९.००	०.००	१५,०२९.००	४,८४,९७९.००
७	३११३१	पशुधन तथा बागवानी विकास खर्च	३०,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	३०,००,०००.००
८	३११३४	कम्प्युटर सफ्टवेयर निर्माण तथा खरीद खर्च	७,५७,०००.००	७,५७,०००.००	०.००	७,५७,०००.००	७,५७,०००.००	०.००	७,५७,०००.००	०.००
९	३११३५	पूँजीगत परामर्श खर्च	६३,७८,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	६३,७८,०००.००
१०	३११५१	सडक तथा पूल निर्माण	८,८२,२०,२००.००	१,१५,३३,८४१.००	९६,१४,९९३.००	१९,१८,८४८.००	१,१५,३३,८४१.००	४३,०८,४०३.००	७२,२५,४३८.००	७,६६,८६,३५९.००
११	३११५४	तटबन्ध तथा बाँधनिर्माण	३,५०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	३,५०,०००.००
१२	३११५५	सिंचाइ संरचना निर्माण	१८,५०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१८,५०,०००.००
१३	३११५६	खानेपानी संरचना निर्माण	६८,६५,०००.००	१,५०,०००.००	१,३५,९७८.००	१४,०२२.००	१,५०,०००.००	०.००	१,५०,०००.००	६७,१५,०००.००
१४	३११५८	सरसफाई संरचना निर्माण	४,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	४,००,०००.००
१५	३११५९	अन्य सार्वजनिक निर्माण	४,७५,८५,०००.००	११,५१,७६७.००	१४,८८,०५३.००	४,६३,७१४.००	११,५१,७६७.००	०.००	११,५१,७६७.००	३,७६,३३,२३३.००
१६	३११६१	निर्मित भवनको संरचनात्मक सुधार खर्च	२,८५,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२,८५,०००.००

जम्मा १७,५७,०६,३०० २,८५,०००.०० १६७५,००० २,१०,१५,१२४.०० ३३,४३,५९१.०० २,४३,५८,७१५.०० ४३,०८,४०३.०० २,००,५०,३१२.०० १५,१३,४७,५८५.००

महेश्वर दाहात

आर्थिक प्रशासन प्रमुख

राम कुनार काम्पा
सिन्धुली अधिकारी



छ्याङ्लेख गाउँपालिका

कुट्टीवा० शाहौंपार्वी॥

गाउँ कार्यपालिकाको कार्यालय



पत्र संख्या : २०८०।०८।०८।

चलानी नम्बर : ६९६

नेपाल गाउँपालिकाको कार्यालय
हायुटार, सिन्धुली
बानेश्वर पुदेल, नेपाल
२०८०।०८।०८।०८।

हायुटार, सिन्धुली
मिति : २०८०।१०।०३

विषय: मासिक विवरण पठाईको सम्बन्धमा ।

श्री संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,
(सोत परिचालन समन्वय शाखा)
सिंहदरबार, काठमाण्डौ ।

प्रस्तुत विषयमा यस गाउँपालिकाको आ.व. ०८०/०८। को पुस महिनाको आन्तरिक आयको विवरण पत्रसाथ संलग्न गरी पठाईको व्यहोरा अनुरोध छ ।

१५/८/२०८०।०३
महेन्द्र यादव

नि.प्रमुख प्रशासकीय अधिकृत

बोधार्थ

श्री जिल्ला समन्वय समितिको कार्यालय, सिन्धुली ।

श्री कोष तथा लेखा नियन्त्रक कार्यालय, सिन्धुली ।

श्री सूचना प्रविधि शाखा : वेवसाइटमा अपलोड गरी दिन हुन ।



घ्याडलेख गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय, सिन्धुली
कार्यालयपौरी कोड : ८०३२५५०२३००
राजस्व शीर्षक अनुसार संकलन
सिन्धुली जिल्ला गाउँपालिका कार्यालय
सिन्धुली जिल्ला प्रशासन अधिकारी

आ.व. : २०८०/८१ अवधी : २०८०/०९/०१-२०८०/०९/२९

२०१३

SN	राजस्व संकेत	राजस्व शीर्षक	रकम	कैफियत
१	११३१४	भुमिकर/मालपोत	२६,८३५.५१	
२	११३२१	वहाल कर	२,४५५.००	
३	१४१५१	सरकारी सम्पत्तीको वहालबाट प्राप्त आय	१०,०००.००	
४	१४२२४	परीक्षा शुल्क	१३,०००.००	
५	१४२४३	सिफारिश दस्तुर	४१,२००.००	
६	१४२४४	व्यक्तिगत घटना दर्ता दस्तुर	१२,७००.००	
७	१४२४५	नाता प्रमाणित दस्तुर	६००.००	
८	१४२४९	अन्य दस्तुर	७६,०००.००	
९	१४२५३	व्यावसाय रजिस्ट्रेशन दस्तुर	२,०००.००	
जम्मा			१,८४,७९०.५१	

सुदिप थापा
राजस्व शाखा प्रमुख

Mr. Prakash Shrestha
राजस्व शाखा प्रमुख



स्याङ्गलेख गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय



हायुटार, सिन्धुली
 बागमती प्रदेश, नेपाल
 (भवन नियमन शास्त्रा)

आ.व. २०८०/०८१ को मंसिर महिनाको प्रतिवेदन

क्र.सं.	विवरण	गत महिनाको	यस महिनाको	हाल सम्मको	कैफियत
१.	घर नक्सा सम्बन्धी सूचना	०	०	०	
२.	आ.व. २०७८/०७९८ ०७९/०८० को भवन मापदण्डा संशोधन गर्नु परेमा प्रस्ताव राखी निर्णय गर्ने।	०	०	०	
३.	सडक बाटो सार्वजनिक गर्न सम्बन्धित निकायलाई पत्रचार गर्न पहल गर्ने।	१	१	२	
४.	बनिसकेका घरहरुको मापदण्डा अनुसार अभिलेखिकरण दर्ता गर्ने।	१	०	१	
५.	नयाँ घर तथा नियमितिकरण, घर निर्माण गर्न पहल तथा दर्ता गर्ने।	२	२	४	
६.	बनिसकेका सार्वजनिक भवनहरुको अभिलेखिकरण गर्न पहल तथा दर्ता गर्ने।	०	०	०	
७.	नयाँ भवन तथा नियमितिकरण सार्वजनिक भवन दर्ता गर्ने।	०	०	०	
८.	सार्वजनिक जग्गा पहिचान गरी व्यावस्थापन गर्नका लागि पहल गर्ने।	१	१	२	पहल । १देखि ५ वडा सम्मा

तयार गर्ने

दस्तखत: श्री अ०५५

शम्भु बहादुर योञ्जन

पद: शब इन्जिनियर

मिति: २०८०/०८/३०

प्रमाणित गर्ने

दस्तखत:

सुरेन्द्र कुमार स्याङ्गल

नि प्रमुख प्रशासकीय अधिकत

मिति: २०८०/०

➤ स्वारश्य संस्थामा मृत्यु भएमा त्यस संस्थाको मृत्यु प्रतिवेदन वा प्रमाण आवश्यक पर्दछ ।

३९. मृत्यु दर्ताको सूचक को हुँचन् ?

मृत्यु दर्ताको सूचकका रूपमा मृतकका बाबु वा आमा, पति वा पत्नी वा छोरा वा छोरी रहन सक्दछन् । उल्लेखित सूचक नभएको प्रमाणित भएमा परिवारको १८ वर्ष उमेर पुरुगोको सदरय सूचक रहन सक्छन् ।



४०. मृत्यु दर्ता किन गर्नुपर्दछ ?

घटना दर्ता अद्यावधिक गराउन, व्यक्तिको मृत्यु भएको प्रमाण कानुन र प्रशासनिक प्रयोजनका निर्मित पेश गर्न, चल अचल सम्पत्तिको हक वा अधिकार हस्तान्तरण वा अधिकार प्रत्यायोजन गर्नका निर्मित मृत्यु दर्ता गराउनु आवश्यक रहन्छ ।

सामाजिक सुरक्षा भत्ता लिन, विधवा प्रमाणित हुन तथा राज्यवाट प्रदान गरिने अन्य सेवा सुविधा लिन मृत्यु दर्ता गर्नुपर्दछ ।

४१. विदेशमा मृत्यु भएको नेपाली नागरिकको मृत्यु दर्ता कसरी गर्ने ?

विदेशमा कोही नागरिकको मृत्यु भएमा सम्बन्धित मुलुकरित्थित नेपाली नियोगबाट प्रमाणित कागजपत्र पेश गरे पश्चात दर्ता गर्न सकिन्छ । सर्जिमिन वा आधिकारिक कागजात सहितको प्रमाणको आधारमा सूचकले पेश गरेमा दर्ता गर्न सकिने प्रावधान रहेको छ ।

४२. नेपालमा मृत्यु भएको विदेशी नागरिकको मृत्यु दर्ता गराउन मिल्दैन ?

विदेशी नागरिकको नेपालमा मृत्यु भएमा दर्ता गर्न मिल्दछ । यसका निर्मि देहायका कागजातको आवश्यकता पर्दछ ।

- मृतकको राष्ट्रियता खुल्ने कागजात,
- प्रहरीको रिपोर्ट,
- अस्पतालमा मृत्यु भए सो को रिपोर्ट, वा
- नेपालरित सम्बन्धित विदेशी नियोगको प्रमाणित कागजात र सिफारिस पेश गर्नुपर्दछ ।

४३. वेपता भएका नागरिकको मृत्यु दर्ता गर्न हुँच वा हुँदैन?

कोही नागरिक वेपता भएमा मुलुकी देवानी सहिता २०७४ को दफा ४० बमोजिमको न्यायिक मृत्यु घोषणाको प्रमाण पेश गरेपछि मृत्यु दर्ता गर्न सकिन्छ ।

नोट: व्यक्तिगत घटना दर्ताको विषयमा थप जानकारी आवश्यक भएमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ तथा नियमावली २०७७ अध्ययन गर्न अनुरोध गर्दछौ ।

व्यक्तिगत घटना दर्ता सम्बन्धी बारम्बार सोधिएका प्रश्नहरू



थप जानकारी लाग्ना

सहकार्य :



घ्याङ्गलेख गाउँपालिका

हाप्टार, सिन्धुली
बागमति प्रदेश

सम्पर्क : ९८५६०६९८९८

website: ghyanglekhmun.gov.np

Email: ito.ghyanglekhmun@gmail.com



सेपाल तरकार

गृह मन्त्रालय

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग

सिल्ड्रवार, काठमाडौं

सम्पर्क फोन न ०१४२०००१६, टोल फ़ि न १६६० ०९ ८६६६६६

email: vital@donidcr.gov.np

website: www.donidcr.gov.np

व्यक्तिगत घटना दर्ता

- १ व्यक्तिगत घटना दर्ता के हो ? किन अनिवार्य दर्ता गराउनुपर्छ ?
व्यक्तिगत घटना दर्ता भनेको प्रत्येक व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाई सराई जस्ता घटनाहरूको औपचारिक रूपमा दर्ता गरिने कार्य हो । यस्ता घटना दर्ता गर्नु / गराउनु प्रत्येक व्यक्तिको कर्तव्य हो भने जन्म दर्ता बालयालिकाको मौलिक अधिकार हो । यो व्यक्ति पहियानको पहिलो आधार भएकाले नेपाल सरकारले अनिवार्य गरेको छ । यस्ता घटना घटेको ३५ दिनभित्र निःशुल्क रूपमा दर्ता गर्न सकिन्छ । राज्यको कुल जनसंख्याको अद्यावधिक विवरण सहितको तथ्याको जानकारी सही रूपमा प्राप्त गर्न सकिन्छ ।
- २ सबै प्रकारका व्यक्तिगत घटना कहाँ र कहिले दर्ता गराउनु पर्दछ ?
व्यक्तिगत घटना व्यक्तिको स्थायी ठेगाना रहेको स्थानीय पञ्जीकारिकाको कार्यालय (वडा कार्यालय) मा र घटना घटेको स्थानको स्थानीय पञ्जीकारिको कार्यालयमा ३५ दिनभित्र निःशुल्क र त्यसपछि बिलम्ब शुल्क रु २००/- तिरी दर्ता गराउन सकिन्छ ।
- ३ घटना दर्ता गर्न कसलाई सूचक राख्ने ?
जन्म, मृत्यु र बसाई सराई घटना दर्ताको लागि सूचकको रूपमा परिवारको १८ वर्ष उमेर पुरेको सदस्य रहन सक्छन् । विवाह दर्ता गर्न पति र पत्नी दुवै आवश्यक पर्दछ । सम्बन्ध विच्छेद दर्ताको हकमा पति वा पत्नी मध्ये एक सूचक रहन सक्छन् ।
- ४ व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन २०३३ जारी हुनु भन्दा अधि घटेका घटना कसरी दर्ता गराउन सकिन्छ ?
जन्म, मृत्यु तथा अन्य घटना (दर्ता गर्ने) ऐन, २०३३ जारी भइ सम्बन्धित जिल्लामा लागू हुनु भन्दा अधिको घटना दर्ता गरी प्रमाण पत्र जारी गर्न मिल्दैन । यस्ता घटनाको हकमा व्यक्तिले सम्बन्धित वडा कार्यालयमा गई वडा अध्यक्षावाट घटना प्रमाणित गराउन सक्दछन् ।
- ५ व्यक्तिगत घटना दर्ता गर्न किन सूचकको नागरिकताको प्रमाणपत्र आवश्यक पर्दछ ?
सबै प्रकारका व्यक्तिगत घटना दर्ता गर्न, सूचक आधिकारिक र जिम्मेदार हुनुपर्न भएकाले सूचकको स्पष्ट परिचय, उमेर खुल्ने प्रमाणका रूपमा नागरिकताको प्रमाणपत्र आवश्यक पर्न हुन्छ ।
- ६ व्यक्तिगत घटना दर्ताको अभिलेख नभएमा कसरी नकल दिन सकिन्छ ?
व्यक्तिगत घटना दर्ताको अभिलेख वडा कार्यालयमा नभएको अवस्थामा सो घटना दर्ताको सूचना फाराम वा प्रमाणपत्रको प्रतिलिपि अन्यत्र कुनै निकायमा रहेमा सो को आधारमा अभिलेख तयार गर्न सकिन्छ वा नियमावलीको नियम २१ को उपनियम ४ को प्रावधान यमोजिम प्रतिलिपि खडा गर्न सकिने व्यवस्था रहेको छ ।
- ७ व्यक्तिगत घटना दर्ताको प्रतिलिपि माग गरेमा कसरी प्रदान गर्ने ?
घटनासँग सम्बन्धित व्यक्तिले निवेदन दिई व्यक्तिगत घटनाको प्रतिलिपि माग गरेमा वडा

कार्यालयमा रहेको अभिलेखको आधारमा रुजु गरी स्थानीय पञ्जीकारिले प्रतिलिपि जारी गर्न सक्छन् ।

८ व्यक्तिगत घटना दर्ता गराउन स्थानीय तहको वडा कार्यालयको दायित्व के रहन्छ ?
साट्रिय परिवर्यपत्र तथा पञ्जीकरण ऐनले सबै वडा कार्यालयहरूलाई स्थानीय पञ्जीकारिकरण कार्यालय र वडा कार्यालयको प्रशासकीय प्रमुखलाई स्थानीय पञ्जीकारिकारीका रूपमा काम काज गर्न तोकेको छ । त्यसीले सबै प्रकारका व्यक्तिगत घटना दर्ता गराउन्दा व्यक्तिलाई सूचना फाराम भर्न लगाउने, आवश्यक कागजपत्र माग गरी रुजु गर्न, नियमानुसार घटना दर्ता गर्ने, अभिलेख राख्ने, प्रमाणपत्र जारी गर्न तथा प्रतिवेदन पेश गर्नुपर्ने दायित्व सम्बन्धित वडा कार्यालयको हुन्छ । घटना दर्ताको महत्त्व, प्रक्रिया र विलम्ब शुल्कवारे नागरिकलाई जानकारी गराउने दायित्व स्थानीय तहको हुनेछ ।

९ व्यक्तिगत घटना दर्ता गर्ने व्यक्तिको कर्तव्य के रहन्छ ?
व्यक्तिगत घटना दर्ता गर्ने व्यक्ति वा सूचकले सूचना फाराममा दिईप्रको विवरण सही रूपमा भर्ने, आवश्यक कागजपत्रको सकलल तथा प्रतिलिपि दुभाउने, घटना घटेको ३५ दिनभित्र घटना दर्ता गराउने र प्राप्त प्रमाणपत्रमा भएका विवरण सही रूपमा जाँच गरेर मात्र प्रमाणपत्र बुझ्ने जस्ता कार्य व्यक्तिको कर्तव्य अन्तर्गत पर्दछन् ।

१० भुटा विवरण पेश गरी व्यक्तिगत घटना दर्ता गरेमा के गर्नुपर्छ ?
कुनै पनि व्यक्तिले भुटा विवरण पेश गरी दर्ताको प्रमाणपत्र लिएको पाईएमा वा प्रमाणित भएमा स्थानीय अधिकारी (प्रमुख जिल्ला अधिकारी) वाट ऐनको दफा २४ बमोजिम त्यस्तो घटना दर्ताको प्रमाणपत्र तत्काल रद गरी त्यसको जानकारी सम्बन्धित वडा कार्यालयलाई दिनुपर्छ । भुटा विवरण दिने सूचक र सिफारिस गर्ने व्यक्तिलाई कानून यमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्नुपर्दछ ।

क जन्म दर्ता

११ जन्म दर्ता गर्न आवश्यक कागजपत्रहरू के के हुन् ?

व्यक्तिको जन्मदर्ता गर्न देहाय बमोजिमका कागजपत्र आवश्यक पर्दछ ।

➤ बाबु वा आमाको नागरिकताको प्रतिलिपि,

➤ स्थान्य संस्थामा जन्म भएको भए उक्त संस्थावाट उपलब्ध गराएको जन्म प्रमाणित

कागज वा खोप कार्ड

➤ घरमा जन्म भएको हकमा खोप लगाएको कार्ड

➤ बाबु बेपता वा ठेगाना थाहा नमएको भए सो सम्बन्धी प्रहरी प्रतिवेदन

थप बुझ्नु परेमा वडा सर्जिमिन मुचुल्का तथा प्रहरी प्रतिवेदन



- १२ जन्मदर्ताको सूचक को को हुन्छन् ?
वाचाको जन्म दर्ता गर्दा आमा या बाबु वा निजको अनुपस्थितीमा परिवारको १८ वर्ष और पुगेको सदस्य सूचक बन्न सक्नेछन् ।
- १३ या विदेशी भएको हकमा जन्म दर्ता कसरी गर्ने ?
आको आमा विदेशी भएपा विदेशी भएको प्रमाणसहित उसको बुबाको नेपाली अधिकारिकाको आधारमा बाबु सूचक रहेर जन्म दर्ता गराउन सकिन्छ । यदि आमाको ह दर्ता भएको वा नागरिकता भएमा सोही अनुरूप आमा सूचक रहेर जन्म दर्ता उने प्रावधान समेत रहेको छ ।
- १४ याको बाबुको ठेगाना पता नलागेमा जन्म दर्ता कसरी गर्ने ?
उको बाबुको ठेगाना पता नलागेमा र असोपतो नभएमा बाबु वेपता भएको भन्ने अधिकारिक निकायबाट जारी भएको प्रमाणका आधारमा आमाले माईंती तरफको थर या राखेर आमाको माईंती रहेको बडा कार्यालयमा जन्म दर्ता गराउन सकिन्छ ।
- १५ विवाह वा बहुविवाहबाट बच्चा जन्मिएमा जन्म दर्ता कसरी गर्ने ?
उँचाई देवानी सहित २०७४ बमोजिम बाल विवाह र वहु विवाह दर्ता नहुने प्रावधान रहेको छ तर बाल विवाह र वहु विवाहको परिणामबाट बच्चा जन्मिसकेको अवस्थामा आमा र बाबु दुवैको उपरिथितमा बाबु सूचक भएर जन्म दर्ता गराउन सकिन्छ ।
- १६ अ. वा असहाय बालबालिकाको जन्म दर्ता कसरी गर्ने ?
अनाथ तथा असहाय बालबालिकाको हकमा प्रबलित कानुन बमोजिम संरक्षक वा माध्यवर या त्यस्तो व्यक्ति नभएमा स्थानीय तहको बडाध्यक्ष सूचक बनेर जन्म दर्ता गर्न सकिन्छ ।
- १७ धर्मपुत्र वा धर्मपुत्रीको दर्ता कसरी गर्ने ?
पति वा पत्नी वा दुवैको तर्फबाट धर्मपुत्र वा धर्मपुत्री राखिएकोमा दुवै जना सूचक रही दर्ता गराउन सकिन्छ ।
- १८ विदेशमा जन्मिएको बच्चाको जन्म दर्ता कसरी गराउने ?
विदेशमा बच्चा जन्मिएमा सम्बन्धित देशमा रहेको नेपाली दुतावासबाट उक्त बच्चा जन्मिएको प्रमाणपत्र गरी नेपाल आएको ३५ दिनभित्र आफ्नो स्थायी ठेगाना रहेको स्थानीय बडा कार्यालयमा गई दर्ता गराउन सकिन्छ ।
- १९ कारागारमा जन्मिएको बच्चाको जन्मदर्ता कसरी गर्ने र कस्ता कागजात आवश्यक पर्दछ ?
कारागारमा बच्चा जन्मिएमा सम्बन्धित कारागार प्रमुखले सूचना फाराम प्रमाणित गरी सम्बन्धित डडा कार्यालयमा पठाई सो बडा कार्यालयबाट जन्म दर्ता गराउन सकिन्छ ।

स. विवाह दर्ता

- २० विवाह दर्ता भनेको के हो ?
विवाह दर्ता भन्नाले प्रबलित कानुन बमोजिम २० वर्ष उमेर पूरा भई वैवाहिक सम्बन्ध कायम भएका पुरुष र महिलाले स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा श्रीमान् श्रीमतीको रूपमा स्वीकार गरी दर्ता गरिएको घटना दर्तालाई बुकिन्छ ।

- २१ विवाह दर्ता गर्न आवश्यक कागजपत्रहरू के के हुन ?
उच्चान्तीय बडामा विवाह दर्ता गराउँदा देहाए बमोजिमका कागजपत्र आवश्यक पर्दछन्
❖ दुलाहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा राइट्रियता खुल्ने कागज ।
❖ दुलाहा वा दुलही दुवैको हालै खिचैको अटो साइजको फोटो ।
यदि अदालतबाट नाता कायम भएको अवस्थामा या दुलाहा वा दुलहीमध्ये कुनै एक नभएमा अदालतबाट भएको नाता कायमको कागज पेश गर्नुपर्दछ ।
- २२ विवाह दर्ताको सूचक को को हुन्छन् ?
विवाह दर्ता गर्न पति र पत्नी दुवै सूचक हुनुपर्दछ । यदि दुई मध्ये कुनै एक उपरिथित हुन नसकेमा अनुपस्थित भएको पक्षको अधिकृत वारेसनामा लिई दर्ता गराउन सकिन्छ ।
- २३ विवाह दर्ता नगरी पति वा पत्नी वेषता भएमा कसरी विवाह दर्ता गर्ने ?
विवाह दर्ता नभई पति वा पत्नी वेपता भएमा अदालतबाट पति पत्नी नाता कायम भएका निर्णयका आधारमा विवाह दर्ता गराउन सकिन्छ ।
- २४ पति वा पत्नीले विवाह दर्ता गर्न ईन्कार गरेमा कसरी दर्ता गर्ने ?
कसैले विवाह दर्ता गर्न ईन्कार गरेमा, पति वा पत्नी मध्ये पीडितले जिल्ला अदालतमा उपरिथित भई पति वा पत्नीको नाता कायम गरी पाँऊ भनि निवेदन दिनुपर्नेछ । सो निवेदनको आधारमा अदालतले गरेको निर्णय अनुसार विवाह दर्ता गर्न सकिन्छ ।
- २५ विवाह दर्ता गर्नु पूर्व पति वा पत्नीको मृत्यु भएमा के गर्ने ?
विवाह दर्ता गर्नु पूर्व पति वा पत्नीको मृत्यु भएमा विवाह प्रमाणित गरी पति पत्नीको नाता कायम गराउनु पर्दछ । मृत्यु भैसकेको हकमा विवाह दर्ता प्रमाण पत्र जारी गर्न मिल्दैन ।
- २६ बाल विवाह वा बहु विवाह दर्ता गर्न किन हुँदैन ?
मुलुकी देवानी सहिता २०७४ अनुसार मिति २०७५ भाद्र १ गतेपछिको बाल विवाह र वहु विवाह कानुनतः स्वत बदर हुँदा विवाह दर्ता गर्न मिल्दैन । बाल विवाहको हकमा दुवै केटीको उमेर २० वर्ष पूरा गरेर मञ्जुर भई आएमा विवाह दर्ता गर्न सकिन्छ । साथै मिति २०७५ भाद्र १ गते भन्दा अगाडीको बाल विवाह र वहु विवाह भएको प्रमाणित भएमा दर्ता गर्न मिल्छ ।
- २७ नेपाली नागरिकले विदेशी नागरिकसँग विवाह गरेमा कसरी विवाह दर्ता गर्ने ?
नेपाली नागरिकले विदेशी नागरिकसँग गरेको विवाह दर्ता गर्नु परेमा प्रबलित कानुन बमोजिम दर्ताद्वारा विवाह गरेको प्रमाण हेरी पति पत्नी दुवै स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा गएर विवाह दर्ता गर्न सकिनेछ ।



ग. बसाई सराई दर्ता

२८ बसाई सराई दर्ता गर्ने आवश्यक कागजपत्रहरू के के हुन् ?

बसाई सराई गरेर जाँदा वा अँउदा आवश्यक पर्ने कागजात देहाएनुसार पर्दछन् ।

जाँदा:-

- ❖ बसाई सराई गरेर जाँदा सूचकको नागरिकताको प्रमाणपत्र,
- ❖ १६ वर्ष मुनिका बालबालिकाको हकमा जन्म दर्ताको प्रमाणपत्र र १६ वर्ष भन्दा माथिको सदस्यको नागरिकता र नागरिकता नभएका सदस्यको जन्मदर्ताको प्रमाणपत्र
- ❖ लगत हस्तान्तरण फाराम आवश्यक पर्दछ ।
बसाई सराईको लगत हस्तान्तरण फाराम दिनु पूर्व स्थानीय पञ्जीकाधिकारीले परिवारका सम्पूर्ण सदस्यको सबै खाले घटना दर्ता गराउनु पर्दछ ।



आँउदा:-

- ❖ बसाई सराई गरेर अँउदा घरमुली वा सूचकको नागरिकता
 - ❖ लगत हस्तान्तरण फाराम
- २९ बसाई सराई दर्ताको सूचक को को हुन्छन् ?
बसाई सराई गरेर जाँदा वा अँउदा परिवारको १८ वर्ष उमेर पुगेको सदस्य सूचकको रूपमा रहन सक्छन् ।
यस्ता सूचकले सम्बन्धित बडामा गई आफ्नो विवरण सही रूपमा दिनुपर्दछ ।

३० बसाई सराई दर्ता नगरी बेवास्ता गरेमा के हुन्छ ?

बसाई सराई दर्ता नगरी गएमा वा आएमा, नागरिक बसोबास गर्न राज्यवाट प्रदान गर्ने सेवा सुविधावाट बचित हुन सकिन्छ ।

३१ परिवारमा १८ वर्ष उमेर पुगेको एक जना सदस्यको मात्र बसाई सराई गर्न मिल्छ वा मिल्दैन ?

परिवारको कुनै एक सदस्यले मात्र बसाई सराई गर्न मिल्छ तर सो व्यक्ति र निजको सबै घटना अनिवार्य दर्ता भएको हुनुपर्नेछ र स्वयं व्यक्ति सूचक हुनुपर्दछ।

३२ बसाई सराई गरेको कति समयमा दर्ता गराउनु पर्दछ ?

बसाई सराई गरी गएको र आएको जुन अवस्थामा पनि सम्बन्धित बडा कार्यालयमा ३५ दिन मित्र नि शुल्क दर्ता गराउन सकिन्छ र त्यसपछिको समयमा दर्ता गराए विलम्ब शुल्क रु. २००/- तिर्नुपर्दछ ।

घ. सम्बन्ध विच्छेद दर्ता

३३ सम्बन्ध विच्छेद दर्ता गर्ने के कस्ता कागजपत्र आवश्यक पर्दछन् ?

सम्बन्ध विच्छेद दर्ता गराउन देहाए बमोजिमका कागजपत्र आवश्यक पर्दछन् ।

- ❖ सूचकको सहिताप सहितको सूचना फाराम,

❖ सूचकको नागरिकताको प्रमाणपत्र,

❖ अदालतवाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रतिलिपि,

विदेशित अदालतवाट भएको फैसलाको हकमा सम्बन्धित कुटनीतिक नियोगवाट प्रमाणित भएका अंगेजी भाषामा गरेको अनुवादाई नोटरी पब्लिक वा कन्सुलरवाट प्रमाणीकरण गरेको सक्कल प्रति ।

३४ सम्बन्ध विच्छेद दर्ताको सूचक को को हुन्छन् ?

सम्बन्ध विच्छेदको सूचकका रूपमा पति वा पत्नी मध्ये कुनै एक हुन सक्छन् ।

३५ सम्बन्ध विच्छेद गरी आमासेंग रहेका

बच्चाको जन्म दर्ता गर्दा आमाको स्थायी ठेगाना राजन मिल्छ या मिल्दैन ?

सम्बन्ध विच्छेद भई आमासेंग रहेको बच्चाको जन्म दर्ता आमाको स्थायी ठेगानामा गर्न मिल्छ तर त्यसका निमित्त बाबुको स्थायी ठेगानामा जन्म दर्ता भए नभएको एकिन गर्नुपर्ने हुन्छ ।

३६ पत्नी रहेको स्थायी ठेगानामा सम्बन्ध विच्छेद दर्ता गर्न मिल्छ वा मिल्दैन ?

सम्बन्ध विच्छेद पश्चात पत्नी रहेको स्थायी ठेगानामा दर्ता गर्न मिल्दछ । यस अवस्थामा पति तर्फको स्थायी ठेगानामा रहेको पञ्जिकाधिकारी कार्यालयमा सम्बन्ध विच्छेद दर्ता भए नभएको एकिन गर्नुपर्दछ ।

३७ विदेशमा भएको सम्बन्ध विच्छेदको दर्ता नेपालमा कसरी गर्न सकिन्छ ?

विदेशमा सम्बन्धित देशको कानून बमोजिम भएको सम्बन्ध विच्छेदको प्रमाणपत्र नेपाली दुतावास वा नियोगवाट वा दुतावास वा नियोग नभएको खण्डमा नेपालको कन्सुलर सेवा विभागवाट उक्त प्रमाणपत्रको आधिकारिकता प्रमाणित भई आएमा सम्बन्ध विच्छेद दर्ता गर्न सकिन्छ ।

इ. मृत्यु दर्ता

३८ मृत्यु दर्ता गर्ने आवश्यक कागजपत्रहरू के के हुन ?

कुनैपनि व्यक्तिको मृत्यु दर्ता गर्न देहाय बमोजिमको कागजपत्र आवश्यक पर्दछ ।

➤ मृतकको नागरिकताको प्रमाणपत्र (नागरिकता बनेको भएमा) वा जन्मदर्ताको प्रतिलिपि

➤ सूचकको सहिताप सहितको सूचना फाराम,

➤ सूचकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,

➤ मृतक विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाङ्ग तथा निज त्यस बडामा बसोबास गरिरहेको प्रमाण र सम्बन्धित मुलुकको नेपालस्थित कुटनीतिक नियोगको सिफारिस



१२. सार्वजनिक निकायको वेभसाईट भए सोको विवरण: www.ghyanglekhmun.gov.np

१३. सार्वजनिक निकायले प्राप्त गरेको बैदेशिक सहायता, ऋण, अनुदान एवं प्राविधिक सहयोग र सम्झौता सम्बन्धी विवरण : नभएको ।

१४. सार्वजनिक निकायले संचालन गरेको कार्यक्रम र सोको प्रतिवेदन : वेबसाईट र मासिक प्रगति विवरणमा हेर्न सकिने ।

Website Link: <https://bit.ly/3XURfZW>

१५. सार्वजनिक निकायले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामाबली र त्यस्तो सूचना संरक्षण गर्न तोकिएको समयावधि: नभएको ।

१६. सार्वजनिक निकायमा परेका सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिइएको विषय: नभएको ।

१७. सार्वजनिक निकायका सूचनाहरु अन्यत्र प्रकाशन भएका वा हुने भएको भए सोको विवरण: वेभसाईट र सामाजिक संजालमा प्रकाशन भएको ।

प्रस्तुत विवरण यस गाउँपालिकाको वेबसाईट [https://www.ghyanglekhmun.gov.np](http://www.ghyanglekhmun.gov.np) मा हेर्न सकिने छ ।

फोन नं. : ९८५४०४४२९९ (सूचना अधिकारी)

ईमेल : suchanaadhikari@ghyanglekhmun.gov.np

वेबसाईट : [https://www.ghyanglekhmun.gov.np](http://www.ghyanglekhmun.gov.np)

Facebook : <https://www.facebook.com/ghyanglekhrm>

Twitter : <https://twitter.com/gaunpalika>

YouTube : <https://www.youtube.com/@ghyanglekhrm>

विवरण तयार पार्ने



किशोर कुमार वाइबा

सूचना अधिकारी

९८५४०४४२९९

suchanaadhikari@ghyanglekhmun.gov.np